



# तीनपाटन गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

लाम्पान्दार, सिन्धुली  
वागमती प्रदेश, नेपाल



प.स. :- आ.प्र. २०७९/०८०

च.नं. :- १२३

मिति :- २०७९/०४/१७

विषय :- अन्तिम लेखापरीक्षण बेरुजुको अभिलेख पठाईएको बारे ।

श्री वडा कार्यालयहरु सबै (१-११)

तीनपाटन गाउँपालिका ।

उपयुक्त विषयमा साविक गा.वि.स. भएका बखत दर्तावाला लेखापरीक्षकबाट र २०७३ फाल्गुन २७ गते देखि स्थानीय तह कायम भए पश्चात महालेखा परीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७७/०७८ भएका अन्तिम लेखापरीक्षणका प्रतिवेदनहरु यस कार्यालयको वेबसाईट [www.tinpatanmun.gov.np](http://www.tinpatanmun.gov.np) मा अपलोड गरी सबैको जानकारीको लागि राखिएको व्यहोरा अनुरोध छ । यसलाई [www.tinpatanmun.gov.np](http://www.tinpatanmun.gov.np) > प्रतिवेदन > लेखापरीक्षण प्रतिवेदन > आ.व.अनुसारमा गई हेर्न सकिने व्यहोरा यहाँहरु सबैलाई जानकारी नै रहेको छ । तसर्थ पूर्ण व्यहोरा अध्ययन र बेरुजु सम्परीक्षणको लागि सोही अनुसार हेरी डाउनलोड गरी निकाल्न सक्नु हुने छ ।

यसमा कतिपय बेरुजुहरु यस कार्यालयको बैंक अफ काठमाडौंको खातामा रहेको रकमको यथार्थ जम्मा रकम, खर्च रकम र मौज्जात रकम बैंकले एकिक गरी बैंक स्टेटमेन्ट नदिएका कारण छुन् भन्ने कतिपय बेरुजु नियमित गर्नु पर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा दोहोरो परेका, तोकिएको समयमा सामाजिक सुरक्षा भत्ता लगायतका अन्य पेशकीहरु फछ्यौट नभएका, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार उपभोक्ता समिति मार्फत निर्माण सम्बन्धी मात्र गराउनु पर्नेमा अन्य कार्य गराई प्रक्रियागत त्रुटी भएका, उपभोक्ता समिति मार्फत निर्माण देखि बाहेकका कार्य समेत गराउने गरेको बारेमा समेत उल्लेख भएका छन् ।

यसरी हेर्दा बेरुजुको परिमाण ठुलो हुनुमा नियतबश नभई प्रक्रियागत त्रुटी हुनु नै मुख्य कारक भएको देखिन्छ । यसलाई न्यूनिकरण गर्दै बेरुजुको परिमाणलाई न्यून गर्न यस अधिका आ.व.हरुमा उल्लेख भएका बेरुजुहरु सबैको सहयोगबाट फछ्यौट गर्नु र अब आईन्दा बेरुजु शुन्य हुने गरी ऐन, नियमले निर्दिष्ट गरे बमोजिम मात्र कार्य गर्नु पर्ने हुन्छ ।

तसर्थ साल बसाली रुपमा हुने बेरुजुलाई कम गर्न अहिले सम्म के कस्ता व्यहोराका कार्य गर्दा बेरुजु कायम भएका छन् र बेरुजु कम गर्न के कस्ता कार्य गर्न महालेखा परीक्षकको कार्यालयबाट सुझाव प्राप्त भएका छन् भन्ने उल्लेख भएका तपसिल अनुसार आ.व.हरुका प्रतिवेदनका मुख्य मुख्य बेरुजुका बुदाँहरुको पानाहरु यसै साथ संलग्न राखी पठाईएको छ सो अनुसार बेरुजु नियमित गर्न र उपभोक्ता समितिबाट असुल गर्न आफ्ना वडाका उल्लेख भएका बेरुजुहरु हेरी तहाँ अन्तर्गत कर्मचारी वा उपभोक्ता समितिको नाममा भए सम्बन्धितलाई पत्राचार गरी के कस्ता बेरुजु छन् सोही अनुसार नियमित गर्नु पर्ने भए कारण र कागजात माग गरी र असुल उपर गर्नु पर्ने भए सम्बन्धितबाट असुल उपर गरी बेरुजु फछ्यौट गर्ने कार्यमा सहयोग गरी दिन हुन अनुरोध छ ।

तपसिल

सि.नं.	आ.व.	आ.व.अनुसार प्रतिवेदनको पाना क्रम संख्या	कैफियत
१	आ.व. २०७४/०७५	१, ११-२४, २५, २६	
२	आ.व. २०७५/०७६	१, १६-३६	
३	आ.व. २०७६/०७७	१, २०-४६	
४	आ.व. २०७७/०७८	१, ३३, ३५, ३६, ४३, ५०-७०, ८४-८६	

बोधार्थ:-

श्री महालेखा परीक्षकको कार्यालय  
प्रादेशिक लेखापरीक्षण निर्देशनालय, वागमती प्रदेश  
बबरमहल, काठमाडौं ।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सिन्धुली  
श्री अध्यक्ष/उपाध्यक्ष ज्यू, तीनपाटन गाउँपालिका ।  
श्री सूचना प्रविध शाखा

०८९/०९/१  
राम कुमार कार्की  
प्रमुख प्रशासकीय अधिकृत



**महालेखापरीक्षकको कार्यालय**  
**Office of the Auditor General**

संघीय मामिला तथा सामान्य प्रशासन महानिर्देशनालय

Phone: 4258174

4266034

4255707

A.G. Fax : 977-1-4268309

Fax : 977-1-4262798

Post Box : 13328

बबरमहल, काठमाडौं, नेपाल

**Babar Mahal, Kathmandu, Nepal**

मिति: २०७५/१२/२९

पत्र संख्या: २०७५/७६

च.नं.

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री प्रमुखज्यू/अध्यक्षज्यू,  
नगर/गाउँ कार्यपालिकाको कार्यालय,

नेपालको संविधानको धारा २४१ बमोजिम त्यस कार्यपालिकाको आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) बमोजिम यो प्रतिवेदन जारी गरिएको छ । उक्त प्रतिवेदन लेखापरीक्षण ऐन, २०७५ को दफा २०(३) र दफा २२ बमोजिम कारवाहीको लागि अनुरोध छ ।

(सुवर्णप्रसाद ढकाल)

नायब महालेखापरीक्षक

पूर्ण पालना गरेको देखिएन । उपभोक्ता समितिबाट हुने सबै वाटो तथा फिल्ड निर्माण कार्यमा हेभि इक्वीपमेन्ट प्रयोग गरि सब कन्ट्रकटमा निर्माण व्यवसायीलाई नै भुक्तानी गरेको देखिएकोले निर्माण कार्यमा प्रतिस्पर्धा नहुने, लागत वृद्धि हुने हुँदा नियमावलीमा भएको व्यवस्था वमोजिम जटिल प्राविधिक कार्य प्रतिस्पर्धात्मक रूपमा गराउने तर्फ कार्यालयको ध्यान जानु पर्दछ । यसका केही उदाहरण निम्न वमोजिम छ ।

सि.नं.	गो शौ नं./मिति	योजनाको नाम	कार्य सम्पन्न	निर्माण व्यवसायीको नाम	बजेट खर्च रकम
१.	७१,०७५/१/१३	खोरभञ्ज्याङ्ग नरापु दोभानटार सडक	२८२३९१०.००	दिर्घकालीन कन्सटक्सन	२४०००००.००
२.	८१,०७५/१/१३	लगुरेफेदी दुग्धेफेदी सडक	३३९१२३०.००	नन्दिना कन्सटक्सन	२७८००००.००
३.	३७०,०७५/३/६	धापचौकी चढाहा सिम्ले सान्दाने सडक	५६७८६७१.००	फिक्कल महाकाली निर्माण सेवा	४८०००००.००
४.	१४९,०७५/२/८	कालीमाटी हुँदै धन्सार सडक	३९६६५४९.००	एन टि वि सप्लायर्स	३३६००००.००
५.	५१,०७५/१/६	आरुवोट देखि पिपल भञ्ज्याङ्ग बुडबुङ्गे सडक	१२४३२६१.००	एन टि वि सप्लायर्स	१०५६०००.००
६.	४९७,०७५/३/२१	डिप वोरिङ्ग कार्य	२८,३३,२३३१९	अनिष ड्रिलिङ्ग सेवा	२४०००००.००
७.	५२७,०७५/३/२४	आम्पोटे विद्युत विस्तार	४५०२५५३.५१	विभिन्न सप्लायर्स	३८४००००.००
८.	५९०,०७५/३/६	बेलघारी विद्युत विस्तार	२२६३१७७.६५	विभिन्न सप्लायर्स	१९२००००.००
९.	६०७,०७५/३/२६	वाहुन तिलुङ्ग विद्युत विस्तार	३३८८२३९.७८	विभिन्न सप्लायर्स	२८०१८००.००

३२. **मुल्य अभिवृद्धि कर:** सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ वमोजिम उपभोक्ता समितिले गरेको खर्चको श्रेस्ता बिल भरपाई स्थानीय निकायले जांच गरी प्रतिवेदन लिने व्यवस्था छ । यो वर्ष उपभोक्ता समितिलाई खरिदमा मुल्य अभिवृद्धि कर सहित रकम भुक्तानी दिने गरी लागत अनुमान गरी सोही वमोजिम कार्य सम्पन्न भई भुक्तानी भएकोमा विभिन्न ४० योजनामा मात्र विलमा समावेश भएको भन्दा वढि भुक्तानी भएको मुल्य अभिवृद्धि कर रु.२६,१८,१४९.५५ भुक्तानी भएकोमा निर्माण व्यवसायीले मुल्य अभिवृद्धि कर विजक जारी नगरेकोले कार्यालयबाट वाहार कर कट्टा गरेको देखिन्छ । वहाल कर कट्टा गरेतापनी मुल्य अभिवृद्धि कर तथा वाहार कर फरक दर तथा शिर्षक भएकोले फरक रकम सम्बन्धमा कार्यालयबाट एकिन गरी असुल गर्नुपर्ने देखिएको रु.....

२६१८१४९.५५

l:-g +--	offhgfj] gfd	g'Qmfjglb /sd	d'Nofsg/sd	d'-c-s/	{n jfktf] d' c- +s/	axfn s/	km/s /fhZj /sd
१	न्याउले बलिटार कुडुले सडक	२८८००००.००	३३८८२३१.००	४४०४७०.०३	८८०९४.०१	२४९१९३.००	१०३१८३.०२
२	बेलटार बोक्सीटार फेदी सडक	९६००००.००	११३१३२१.६६	१४७०७१.८२	२९४१४.३६	९७६०६.००	२००५१.४५
३	सनिटार दोभानटार मोटरवाटो	१५३६०००.००	१८०७२००.००	२३४९३६.००	४६९८७.२०	१२६५२७.००	६१४२१.८०
४	लायोगाड आहालडाडा मोटरवाटो	११५२००.००	१३४९११७.००	१७६६८५.२१	३५३३७.०४	८३८००.००	५७५४८.१७
५	आरुवोट देखि पिपलभञ्ज्याङ्ग	१०५६०००.००	१२४३२६१.००	१६१६२३.९३	३२३२४.७९	६८६१२.००	६०६८७.१४
६	कालीमाटी देखि भञ्ज्याङ्ग गाउ सम्म मोटरवाटो	९३५५७.००	११३०५०७.५१	१४६९६५.९८	२९३९३.२०	८४०९०.००	३३४८२.७८
७	भुगा जोरसिमल छेउरे सडक	१९२००००.००	२२६१७१.००	२९४०२२.३०	५८८०४.४६	१३११५४.००	१०४०६३.८४
८	खोर भञ्ज्याङ्ग नरापु दोभानटार बोहोरी फाँट सडक	२४०००००.००	२८२३९१०.००	३६७१०८.३०	७३४२१.६६	९२०१४.००	२०१६७२.६४
९	भाडलाटार छिलिङ्गवास धापचौकी सडक	२४८९५६१.००	२९५१५९९.००	३८३७०७.८७	७६७४१.५७	१०१९८७.००	२०४९७९.३०
१०	कालीमाटी देखि चौकी भञ्ज्याङ्ग वालाजोर मोटरवाटो	१०५६०००.००	१२४६९३८.००	१६२१०१.९४	३२४२०.३९	८४०२२.००	४५६५९.५५
११	लगुरेदोभान दुग्धेफेदी सडक	२७८००००.००	१०५४७७७.००	१३७२१.०१	२७४२४.२०	९१००.००	१००५९६.८१
१२	कोटगाउ क्वामिन बोक्सेटार सडक	१४४००००.००	१६९६०३१.००	२२०४८४.०३	४४०९६.८१	१००७९.८०	७५५८९.२२
१३	लम्पनटार क्याम्पसडेखी लम्सार डेराली सडक	२४०००००.००	२८८९१७६.००	३७५५९२.८८	७५११८.५८	१७३२५१.००	१२७२२३.३०
१४	कालीमाटी हुँदै धन्सार सडक	३३६००००.००	३९६६५४९.००	५१५६५१.३७	१०३१३०.२७	२४८२७७.००	१६४२४४.१०
१५	बेलघारी भुगा लंगुरखोला सडक	३००००००.००	८१६६७६.००	१०६१०६.८८	२१२३३.५८	६७८८४.००	१७६५०.३०
१६	धापचौकी चढाहा सिम्ले गौरीखानी सान्दाने सडक	४८०००००.००	५६७८६७१.००	७३८२२७.२३	१४७६४५.४५	३३८४६७.००	२५२११४.७८
१७	चकमके वजार हुँदै लाम्पानटार सडक	५७६००००.००	१९६९६१५.००	२५६०४९.९५	५१२०९.९९	१५०१७७.००	५४६६२.९६
१८	चकमके स्याउती तिलुङ्ग सडक	२८८००००.००	३३९३१२७.०३	४४११०६.५१	८८२२१.३०	१८५१७३.००	१६७७२.२१
१९	वडा नं. ११ घडेरी निर्माण	३८४००००.००	४५१७८१२.००	५८७३१५.५६	११७४६३.११	२७७५६५.००	१९२२८७.४५
२०	विस्तार वालाजोर वडा कार्यालय सडक	९६००००.००	९६७३२०.००	१२५७५१.६०	२५१५०.३२	६४८१३.००	३५७८८.२८

२१	दोभानटार कम्मखोला कुप्री आपटार सडक	४८००००.००	५६४९९१.२०	७३४४८.८६	१४६८९.७७	३६४३६.००	२२३२३.०८	
२२	जिरायत दुगा पटुवारी डाडा रमिते सडक	४८००००.००	५९४५१५.००	७७२८६.९५	१५४५७.३९	३६७७५.००	२५०५४.५६	
२३	ढोके थाले हुँदै दमार चौकी सडक	३८४०००.००	४५९०००.००	५९६७०.००	११९३४.००	३११८०.००	१६५५६.००	
२४	दुगुवुवा विजयपुर सडक	१४४००००.००	१२४६४६४.००	१६२०४०.३२	३२४०८.०६	८७९९८.००	४२४३४.२६	
२५	विजयपुर जदाहा दोभान तोश्रामखोला सडक	११४११८०.००	१२४१०३.००	१६१३९५.३९	३२२७९.०८	९४०४४.००	३५०७२.३१	
२६	ज्यामजिम सान्दाने मोटरवाटो	३८४०००.००	४६४३६९.००	६०३६७.९७	१२०७३.५९	२९६९२.००	१८६०२.३८	
२७	जुके लप्से खपन हुँदै सानोखोल मोटरवाटो	५७४७३२.००	७०१९३३.००	९११८१.०९	१८२३६.२२	४६१३८.००	२६८०६.८७	
२८	तिलुडचौकी देखि दमार पुलचोक मोटरवाटो	९०३३६०.००	११५३६२२.००	१४९८९८.०६	२९९७९.६१	६२१७५.००	५७७४३.४५	
२९	सिदानी कटुन्जे मोटरवाटो	४७९०००.००	५७६७२.००	७४९७७.७६	१४९९५.५५	३७५७४.००	२२४०८.२१	
३०	नागभञ्ज्याङ्ग कात्तिके खोलागाउ मोटरवाटो	४७९९७९.००	३७७०१.००	४९०२३.१३	९८०४.६३	२२६२६.००	१६५९२.५०	
३१	दुयाम्के हात्तिसार पुर्वटोल भल्कीनि मोटरवाटो	७२००००.००	८१२७७३.००	१०५६६०.४९	२११३२.१०	४७४९२.००	३७०३६.३९	
३२	सान्दाने कागते सडक	४८००००.००	५०५१६६.००	६५६७५.५८	१३१३४.३२	२८१४७.००	२४३९०.२६	
३३	साखावाटो मर्मत बडा नं.९	८१६०००.००	९६५६८१.००	१२५५३८.५३	२५१०७.७१	६८९९४.००	३१४३६.८२	
३४	कन्याखोला हलडाडा सडक	३८४०००.००	४००८१२.००	५२१०५.५६	१०४२१.११	२३९८९.००	१७६९५.४५	
३५	नसरी भञ्ज्याङ्ग देखि बडा कार्यालय वाटो	४५९७६१.००	५१६७७७.००	६७८१.०१	१३४३६.२०	३१५७४.००	२२१७०.८१	
३६	धारे दगोल सडक	५२८०००.००	६२६०३४.००	८१३८४.४२	१६२७६.८८	३८८६९.००	२६२३८.५४	
३७	नगटार करमवोट सडक	४३२०००.००	४७२८८०.००	६१४७४.४०	१२२९४.८८	२९१८७.००	१९९९२.५२	
३८	लंगुरडाडा सिकारी डाडा सडक	४२२४००.००	५००१७५.००	६५०२२.७५	१३००४.५५	३००११.००	२२००७.२०	
३९	वागेटार खनीयाखर्क सडक	५७६०००.००	६६९३७३.००	८७०१८.४९	१७४०३.७०	४१८३३.००	२७७८१.७९	
४०	वैकटेश्वर मन्दिरदेखी बडा ७ कार्यालय मोटरवाटो	९५९९९१.००	९९२१०३.००	११८५७३.७८	२३७४४.७६	६९६७२.००	२५१८७.०२	
जम्मा							२६१८१४९.५५	

३३. **कर विजक:** मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रत्येक व्याक्ति वा फर्मले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि बाहेक प्रापकलाई अनुसुची ५ र ५ (क) बमोजिमको ढाँचामा कर विजक जारी गरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ । कार्यालयले विजक नम्बरमा मिति सच्याएको, विजक केरेको जस्ता कैफियत देखिएको देहायका विलवाट मूल्य अभिवृद्धि कर वापत रु.९०३५२.३४ भुक्तानी गरेको छ । उक्त फर्मवाट भुक्तानी लिएको मूल्य अभिवृद्धि कर समायोजन भएको प्रमाण पेश गर्नुपर्ने रु.....

९०३५२.३४

सि.नं	गो. भौ.नं., मिति	फर्मको नाम	भुक्तानी रकम	मु अ कर रकम	कैफियत
१	२५.०७४/१२/२३	विश्वशक्ति हार्डवेयर	१६०६०.००	२०८७.००	विजक नं. नभएको
२	६२४,०७५/३/२९	सामसाम सप्लायर्स	४२४५२८.९२	५५१८८.७६	विजक नं. हातले लेखेको
३	६२३,०७५/३/२९	श्री कृष्ण निर्माण सेवा, सुनकोसी सप्लायर्स	२५४४३५.२४	३३०७६.५८	विजक नं. ४७७ र ३७७ दोहोरो रहेको
जम्मा				९०३५२.३४	

३४. **नन फाइलर:** मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफ १८ (१) मा करदाताले प्रत्येक महिना आफूले बुझाउनु पर्ने कर रकम स्वयं निर्धारण गरी सो महिना समाप्त भएको पच्चीस दिनभित्र कर अधिकृत समक्ष तोकिए बमोजिम कर विवरण पेश गर्नु पर्ने व्यवस्था छ । त्यस्तै दफा १९(१) मा करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले पच्चीस दिन भित्र बुझाउनु पर्ने सो अवधिमा कर नबुझाउमा उपदफा (२) तथा (३) बमोजिम थप दस्तुर समेत बुझाउनु पर्ने व्यवस्था छ । कार्यालयले विभिन्न निर्माण कार्यहरु उपभोक्ता समिति मार्फत गराई देहायका फर्म तथा सप्लायर्सलाई मूल्य अभिवृद्धि कर भुक्तानी गरेकोमा उक्त आपूर्तिकर्ता आन्तरिक राजस्व कार्यालयमा ननफाइलर देखिएकाले भुक्तानी भएको मूल्य अभिवृद्धि करसमायोजन गरे नगरेको एकिन हुन सकेन । मु.अ.कर समायोजन गरेको प्रमाण पेश गर्नुपर्ने रु.....

५२२५६.४९

सि.नं.	गो भौ नं., मिति	निर्माण व्यवसायी	भुक्तानी रकम	मु अ.कर रकम	कैफियत
१.	१६८,०७४/१२/१४	दाजुभाई चकमके कन्सटक्सन एण्ड सप्लायर्स	६७५००.००	८७७५.००	2075/M/3
२.	२९३,०७५/२/२७	सिन्धुली सेती सुन्दरी कन्सटक्सन एण्ड सप्लायर्स	८८४९५.००	११५०४.४९	2075/M/2
३.	२२०,०७५/२/२५	सिन्धुली सेती सुन्दरी कन्सटक्सन एण्ड सप्लायर्स	८८४९५.६९	११५०४.४२	2075/M/2
४.	२२९,०७५/२/२८	दाजुभाई चकमके कन्सटक्सन एण्ड	८८७५०.००	११५३७.५०	2075/M/3

		सप्लायर्स			
५.	४९०,०७५/३/२०	दाजुभाई चकमके कन्सटक्सन एण्ड सप्लायर्स	२४३३६.००	३१६३.००	2075/M/3
६.	५१८,०७५/३/२२	सिन्धुली सेती सुन्दरी कन्सटक्सन एण्ड सप्लायर्स	४४२४७.००	५७७२.००	2075/M/2
	जम्मा			५२२५६.४१	

३५. **प्रमाण वेगरको खर्च:** आर्थिक कार्यविधि नियममावली, २०६४ को नियम ३६(३) बमोजिम खर्च गर्दा खर्चको विल भरपाई सहित लेखा राख्नु पर्ने व्यवस्था छ। कार्यालयले यो वर्ष बजेट खर्च गरि भुक्तानी गरेकोमा देहाय बमोजिमका कार्यक्रममा आवश्यक विल भरपाई वेगर खर्च लेखेको देखियो। बजेट खर्च गरेको विल भरपाई पेश गर्नु पर्ने रु .....

४४८३४७०.००

सि.नं.	गो. भौ.नं., मिति	विवरण	रकम
१.	८६,०७४/१/२१	श्री माध्यमिक विद्यालय पुस्तक खरिद दाखिला प्रमाण पेश नभएको	२००००.००
२.	१७२,०७५/२/१७	श्री नि मा वि रातमाटा ४ डेक्स वेन्च र २ थान दराज दाखिला प्रमाण पेश नभएको	१६८०००.००
३.	२०६,०७५/२/२३	श्री जनसेवी प्रा वि , लुभु ४ डेक्स वेन्च र २ थान टेबुल दाखिला प्रमाण पेश नभएको	९६०००.००
४.	२२९,०७५/२/२७	भिमस्थान बहुमुखी क्याम्पस १०० थान डेक्स वेन्च दाखिला प्रमाण पेश नभएको	३९०६७०.००
५.	२२७,०७५/२/२७	नि मा वि , डुम्रे ४ डेक्स वेन्च र २ थान दराज दाखिला प्रमाण पेश नभएको	१६८०००.००
६.	२७८,०७५/२/३०	श्री नि मा वि , बालाजोर ७ थान डेक्स वेन्च, १ टेबल, १ दराज दाखिला प्रमाण पेश नभएको	१४४०००.००
७.	२७५,०७५/२/३०	नि मा वि , धापाकली ४ थान टेबुल दाखिला प्रमाण पेश नभएको	४८०००.००
८.	२९३,०७५/२/३१	श्री जनकल्याण प्रा वि १ टेबुल २ डेक्स वेन्च दाखिला प्रमाण पेश नभएको	३८४००.००
९.	३०८,०७५/३/३	श्री प्रा वि गल्ली ४ थान टेबुल दाखिला प्रमाण पेश नभएको	४८०००.००
१०.	३०७,०७५/३/३	श्री धूर्वतारा प्रा वि ४ थान डेक्स वेन्च दाखिला प्रमाण पेश नभएको	४८०००.००
११.	३०६,०७५/३/१	श्री प्रा वि, खरुकीडाडा ३ थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	३८४००.००
१२.	३३७,०७५/३/५	श्री प्रा वि चकमके ७ थान डेक्सवेन्च ३ टेबुल दाखिला प्रमाण पेश नभएको	९६०००.००
१३.	३२८,०७५/३/४	श्री जनसेवा नि मा वि ६ थान डेक्सवेन्च र २ थान दराज दाखिला प्रमाण पेश नभएको	१९२०००.००
१४.	३७२,०७५/३/६	श्री नि मा वि , आम्वोटे १३ थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	११५२००.००
१५.	३७१,०७५/३/६	श्री मा वि , वतासे , आपटार दराज १, १४ थान डेक्सवेन्च र २ टेबुल दाखिला प्रमाण पेश नभएको	१९२०००.००
१६.	३६६,०७५/३/६	श्री उपिनथुम्का प्रा वि ४ थान टेबुल दाखिला प्रमाण पेश नभएको	४८०००.००
१७.	३८०,०७५/३/७	दिनदयाल प्रा वि ४ थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	४८०००.००
१८.	३९४,०७५/३/१०	मा वि, हलिडाडा १० थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	२८८०००.००
१९.	४११,०७५/३/२२	स्वरस्वती प्रा वि, डाडाखर्क ६ थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	७६८००.००
२०.	४३६,०७५/३/१३	नि मा वि, लंगुरडाडा ११ थान डेक्सवेन्च तथा २ थान दराज दाखिला प्रमाण पेश नभएको	१९२०००.००
२१.	४२३,०७५/३/१२	मा वि , हर्के ७ थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	१४४०००.००
२२.	४४९,०७५/३/१४	सुर्योदय प्रा वि वागथला, ३ कुर्सी १ टेबुल दाखिला प्रमाण पेश नभएको	४८०००.००
२३.	४४५,०७५/३/१३	श्री मा वि मभुवादोभान ४० थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	२८८०००.००
२४.	४८६,०७५/३/२०	श्री जागरण प्रा वि दराज १ , र्याक १, तथा कुर्सी १० थान दाखिला प्रमाण पेश नभएको	७२०००.००
२५.	४८४,०७५/३/२०	श्री प्रा वि गहते ३ थान डेक्सवेन्च तथा ३ थान टेबुल दाखिला प्रमाण पेश नभएको	९६०००.००
२६.	५३५,०७५/३/२४	मा वि वाङ्गिरिड ४० थान डेक्स वेन्च, २ दराज २ कुर्सी दाखिला प्रमाण पेश नभएको	५७६०००.००
२७.	५६१,०७५/३/२४	जनता प्रा वि भलायोडाडा ४ टेबुल दाखिला प्रमाण पेश नभएको	४८०००.००
२८.	५६०,०७५/३/२६	हिराथुम्की मा वि तोश्रामखोला २२ थान डेक्सवेन्च दाखिला प्रमाण पेश	२८८०००.००

			नभएको	
२९.	५४९,०७५/३/२४		श्री भिमसेन निमा वि १६ थान डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	१९२०००.००
३०.	५९४,०७५/३/६		प्रा वि वस्तीपुर ९ डेक्सवेन्च दाखिला प्रमाण पेश नभएको	९६०००.००
			<b>जम्मा</b>	<b>४४८३४७०.००</b>

३६.	<p><b>पूँजीगतबाट चालु खर्च:</b> खर्च शीर्षकको एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या, २०७४ मा पूँजीगत शीर्षकमा विनियोजित वजेटबाट चालुखर्च गर्न नपाइने उल्लेख छ । गाँउपालीकाको कार्यालयले यो वर्ष सभाबाट पारित गरि चालु खर्च पुँजिगत वजेटमा समावेश गरि वजेट खर्च लेखेको नियम सम्मत देखिएन । चालु प्रकृतिका खर्च चालु वजेट शिर्षकका समावेश गरि वजेट खर्च लेख्नुपर्ने देखिएको रु.....</p>				१५५००००/-
	सि.नं.	गो. भौ.नं., मिति	विवरण	रकम	
	१.	५,०७४/१०/१७	लम्पानटार तथा वेलघारी सि एल सि पारिश्रमिक भुक्तानी	३६६०००.००	
	२.	६,०७४/१०/१९	लम्पन वातासे माध्यमिक विद्यालय पुस्तक खरिद	२०००००.००	
	३.	१३५,०७५/२/६	सामुदायिक सिकाई केन्द्र खाना खाजा भुक्तानी	९६०००.००	
	४.	१८२,०७५/२/२२	जेष्ठ नागरिक सम्मान चिया खाजा भुक्तानी	५००००.००	
	५.	२७२,०७५/२/३०	वडा नं. ६ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	११००००	
	६.	२९२,०७५/२/३१	वडा नं. ४ पोल ढुवानी खर्च	१००००.००	
	७.	३२४,०७५/३/४	वडा नं. ४ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	४८०००.००	
	८.	३६०,०७५/३/६	वडा नं. ११ पोल ढुवानी	५००००.००	
	९.	४५९,०७५/३/१८	वडा नं. २ र ३ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	१०८०००.००	
	१०.	५११,०७५/३/२२	वडा नं. १० महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	३६०००.००	
	११.	५२३,०७५/३/२४	वडा नं. ८ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	२०००००.००	
	१२.	५६२,०७५/३/२६	वडा नं. ५ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	६००००.००	
	१३.	५७७,०७५/३/२७	वडा नं. ३ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	१०८०००.००	
	१४.	५७२,०७५/३/२६	वडा नं. १ महिला स्वास्थ्य स्यमसेविका प्रोत्साहन भत्ता भुक्तानी	१०८०००.००	
	<b>जम्मा</b>			<b>१५५००००.००</b>	

३७.	<p><b>मुल्य अभिवृद्धि कर:</b> सार्वजनिक खरिद नियमावली , २०६४ को नियम ९७ वमोजिम उपभोक्ता समितिले गरेको खर्चको श्रेस्ता विल भरपाई स्थानीय निकायले जांच गरी प्रतिवेदन लिने व्यवस्था छ । यो वर्ष उपभोक्ता समितिलाई खरिदमा मुल्य अभिवृद्धि कर सहित रकम भुक्तानी दिने गरी लागत अनुमान गरी सोही वमोजिम कार्य सम्पन्न भई भुक्तानी भएकोमा विलमा समावेश भएको भन्दा वढि भुक्तानी भएको मुल्य अभिवृद्धि कर असुल गर्नुपर्ने रु.....</p>					५५०९२.४८
	सि.नं.	गो भौ नं.,मिति	योजनाको नाम	भुक्तानी भएको मुअ कर	वास्तविक मुअ कर	बढी भुक्तानी रकम
	१.	२०,०७४/१२/२०	तिलगें कुमाल गाँउ सिमेन्ट खरिद	४११५.६३	०.००	४११५.६३
	२.	३६,०७४/१२/२७	चकमके ऐरनटार लम्पनटार	१६८६८.२५	५५१२.५०	११३५५.७५
	३.	६२,०७५/२/१	तल्लो वजारदेखी माथिल्लो वजार जोड्ने सडक	१२०८४६.३५	९८०५५.००	२२७९१.३५
	४.	५२६,०७५/३/२४	जिर्गाहा कटिगाँउ सिचाई कुलो निर्माण	१३२६९.३६	६००१.००	७२६८.३६
	५.	५३८,०७५/३/२४	जुकेडाडा पोखरी निर्माण	१०३२७.७७	५५६८.००	४७५९.७७
	६.	५३२,०७५/३/२४	ज्यामजिम गुम्वा निर्माण	१०८८८.४४	६०८६.८२	४८०१.६२
	<b>जम्मा</b>					<b>५५०९२.४८</b>

३८.	<p><b>भाडा भुक्तानी:</b> ४,०७४/१०/१२, गाँउपालिकाले भाडा रकम भुक्तानी गर्दा गाँउपालिकाले स्वीकृत गरेको स्थानीय दररेटमा उल्लेखित दर भन्दा वढि भुक्तानी गर्नु हुँदैन । गाँउपालिकाले मिति २०७५/१५/१५ मा निर्धारण</p>			
-----	--	--	--	--

	गरेको दररेट अनुसार दैनिक ट्रकवाट ढुवानी गर्दा रु.१४३००।०० कायम गरेकोमा वडा नं. ४ ले विद्युत पोल ढुवानी गर्दा दैनिक रु.१७००० का दरले २ पटकको रु.३४०००।०० भुक्तानी गरेको देखिन्छ । स्थानीय दररेट भन्दा बढि भुक्तानी भएको रकम असुल गर्नुपर्ने देखिएको रु.....	५४००.००																								
३९.	<p><b>तालीम संचालन:</b> अर्थमन्त्रालयको कार्य संचालन निर्देशिका २०७३ को बुदा नं. ७.१.१५ मा तालिम केन्द्रहरु बाहेकका निकायहरुवाट संचालनहुने कार्यक्रम लाग्ने खर्चको अधिकतम नम्स उल्लेख गरेको छ । गाँउपालीकाले पूजिगत सुधार खर्च शिर्षकवाट गाँउपालिका क्षेत्रभित्रका महिलाहरुलाई ३ महिने ढाका बुनाई तालीम संचालन गरि रु.८,००,०००।०० बजेट खर्च भुक्तानी गरेको सम्बन्धमा देखिएका व्यहोराहरु देहाय बमोजिम छन् :</p> <ol style="list-style-type: none"> <li>१. तालिम कार्यक्रम संचालन गर्दा तालिममा सहभागि संख्या, दिन तथा अन्य आवश्यक विषयहरु समावेश गरी लागत अनुमान तयार गरी स्विकृत गरी सोही अनुसार भुक्तानी गर्नुपर्नेमा लागत अनुमान तयार गरेको देखिएन ।</li> <li>२. गाँउपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरि तालिम संचालन गरेको उपभोक्ता समिति मार्फत संचालीत तालीम संचालन गर्दा सुचना प्रकाशन गरि प्रस्ताव माग नगरेको, प्रशिक्षार्थिको छनौटको मापदण्ड र छनौट वेगर तालीम संचालन गरेका तथा उपभोक्ता समितिले प्रदान गर्ने तालीमको गुणस्तर तथा प्रभावकारीतका सम्बन्धमा एकिन हुन सकिएन ।</li> <li>३. अवधिक रुपमा श्रोत व्यक्तिको व्यवस्था गरि तालिम संचालन गर्दा अधिकतम व्यक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा आवधिक स्रोत व्यक्तिले कति प्रशिक्षार्थिलाई तालीम प्रदान गरिएको हो हाजिर विवरण पेश हुन आएन ।</li> <li>४. अर्थमन्त्रालयको कार्यक्रम संचालन निर्देशिकाको बुदा नं. ७.१.१५ को ३ मा गाउ स्तरीय सिप विकास तालीमका लागि आवधिक प्रशिक्षकको हकमा प्रशिक्षक भत्ता मासिक रु१०००।०० मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । प्रशिक्षक श्री रमलि मुक्तानलाई मासिक रु.२५००।०० भुक्तानी गरेको पाइएकोले सो निर्देशिका बमोजिमको प्रशिक्षक भत्ता बढी भुक्तानी भएकोले कर वाहेको रकम असुल गर्नुपर्ने रु. ....</li> <li>५. उक्त तालीम कार्यक्रममा उपभोक्ता समितिले देहाय बमोजिमका जिन्सी सामानहरुको खरिद गरेको देखिएकोमा उल्लेखित सामानहरु जिन्सी दाखिला गरेको देखिएन । उल्लेखित सामानहरु गाउपालीकाले जिन्सी दाखिला गरि सोही प्रकृतिका तालीम प्रदान गर्दा उपयोग गर्नुपर्ने देखिएको रु.....</li> </ol> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>सामानको विवरण</th> <th>जम्मा भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>वारपिन ड्रमसेट खरिद वर्कशप एण्ड वेल्डीङ फेब्रिकेशन वाट</td> <td>६८७७.००</td> </tr> <tr> <td>२</td> <td>दिपज्योती इन्जिनियरिङ मेटल प्रा लि मेशिनरी सामान १ थान</td> <td>६७८००.००</td> </tr> <tr> <td>३</td> <td>दिपज्योती इन्जिनियरिङ मेटल प्रा लि मेशिनरी तान १४ थान</td> <td>२७९६७५.००</td> </tr> <tr> <td></td> <td><b>जम्मा</b></td> <td><b>४१६२५२.००</b></td> </tr> </tbody> </table>	सि.नं.	सामानको विवरण	जम्मा भुक्तानी	१	वारपिन ड्रमसेट खरिद वर्कशप एण्ड वेल्डीङ फेब्रिकेशन वाट	६८७७.००	२	दिपज्योती इन्जिनियरिङ मेटल प्रा लि मेशिनरी सामान १ थान	६७८००.००	३	दिपज्योती इन्जिनियरिङ मेटल प्रा लि मेशिनरी तान १४ थान	२७९६७५.००		<b>जम्मा</b>	<b>४१६२५२.००</b>	३८२५०.०० ४१६२५२.००									
सि.नं.	सामानको विवरण	जम्मा भुक्तानी																								
१	वारपिन ड्रमसेट खरिद वर्कशप एण्ड वेल्डीङ फेब्रिकेशन वाट	६८७७.००																								
२	दिपज्योती इन्जिनियरिङ मेटल प्रा लि मेशिनरी सामान १ थान	६७८००.००																								
३	दिपज्योती इन्जिनियरिङ मेटल प्रा लि मेशिनरी तान १४ थान	२७९६७५.००																								
	<b>जम्मा</b>	<b>४१६२५२.००</b>																								
४०.	<p><b>सहकारीलाई भुक्तानी:</b> गाँउपालीकाले बजेट विनियोजन तथा खर्च गर्दा नाफा कमाउने उद्देश्यले स्थापीत कुनैपनी सहकारी संस्थालाई भुक्तानी गर्नु हुँदैन । गाउपालीकाले यो वर्ष विभिन्न ४ सहकारी संस्थालाई रु.५,२८,०००।०० भुक्तानी गरेको देखियो । यसरी सहकारी संस्थालाई भुक्तानी गरेको नियम सम्मत नदेखिएको रु.....</p> <table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>गो भौ नं, मिति</th> <th>विवरण</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>५३४,०७५/३/२४</td> <td>तिनपाटन महिला दुग्द सहकारी संस्था फर्निचर खरिद</td> <td>१४४०००.००</td> </tr> <tr> <td>२</td> <td>१४२,०७५/२/७</td> <td>सारथी कृषि सहकारी संस्था फर्निचर खरिद</td> <td>१४४०००.००</td> </tr> <tr> <td>३</td> <td>२५५,०७५/२/२९</td> <td>सहज कृषि सहकारी संस्था फर्निचर खरिद</td> <td>९६०००.००</td> </tr> <tr> <td>४</td> <td>३४२,०७५/३/५</td> <td>तिनपाटन बहुद्देशिय सहकारी संस्था फर्निचार खरिद</td> <td>१४४०००.००</td> </tr> <tr> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>५२८०००.००</b></td> </tr> </tbody> </table>	सि.नं	गो भौ नं, मिति	विवरण	भुक्तानी रकम	१	५३४,०७५/३/२४	तिनपाटन महिला दुग्द सहकारी संस्था फर्निचर खरिद	१४४०००.००	२	१४२,०७५/२/७	सारथी कृषि सहकारी संस्था फर्निचर खरिद	१४४०००.००	३	२५५,०७५/२/२९	सहज कृषि सहकारी संस्था फर्निचर खरिद	९६०००.००	४	३४२,०७५/३/५	तिनपाटन बहुद्देशिय सहकारी संस्था फर्निचार खरिद	१४४०००.००			<b>जम्मा</b>	<b>५२८०००.००</b>	५२८०००.००
सि.नं	गो भौ नं, मिति	विवरण	भुक्तानी रकम																							
१	५३४,०७५/३/२४	तिनपाटन महिला दुग्द सहकारी संस्था फर्निचर खरिद	१४४०००.००																							
२	१४२,०७५/२/७	सारथी कृषि सहकारी संस्था फर्निचर खरिद	१४४०००.००																							
३	२५५,०७५/२/२९	सहज कृषि सहकारी संस्था फर्निचर खरिद	९६०००.००																							
४	३४२,०७५/३/५	तिनपाटन बहुद्देशिय सहकारी संस्था फर्निचार खरिद	१४४०००.००																							
		<b>जम्मा</b>	<b>५२८०००.००</b>																							
४१.	<p><b>चदाहा खोला नियन्त्रण :</b> १५६/२०७५/२/१०, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) बमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछी सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीवाट त्यस्तो कामको जाँचपास गराउनुपर्ने, तथा उपनियम (१३) बमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले आफुले प्राप्त गरेको कुनै रकम दुरुपयोग गरेको पाइएमा सम्बन्धीत</p>																									

	<p>सार्वजनिक निकायले छानविन गरी त्यस्तो रकम उपभोक्ता समितिका पदाधिकारीबाट दामासाहीले सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने उल्लेख छ। गाँउपालिकाले यो वर्ष चतदाहा खोला नियन्त्रण लागि रु. ५०,००,०००।०० बजेट विनियोजन गरी रु.५६४०८९४।०० को कार्यसम्पन्न गर्दा प्राविधिक मूल्याङ्कनमा ३×१×१ Heavy Rectangular जाली ४५ थान जाली निर्माणका लागि नर्स अनुसार १३४७३० के.जी. मेश वायर प्रयोग गर्नुपर्नेमा उपभोक्ता समितिले ६७५ के जि मात्र खरिद गरेको देखिन्छ। उपभोक्ता समितिले कम परिणाम खरिद गरी प्रयोग गरेको देखिन्छ। प्राविधिक मुल्यांकन भन्दा ६७२३० के.जी. मेश वायरको प्राति के जी रु.१०७५० का दरले <b>खरिदनै नभएको परिमाणको</b> भुक्तानी भएको रकम असुल गर्नुपर्ने देखिएको रु.....</p>	७२२७१.२५																									
४१.१	<p>कार्यालयले यो वर्ष मिति २०७४।१।१५ मा स्थानिय दररेट निर्धारण गरि लागु गरी स्थानीय दररेटका आधारमा प्राविधिक मुल्यांकन समावेश भएकोमा <b>चदाहाखोला नियन्त्रणको</b> निर्माण स्थल मुख्य सडकमानै रहेको अवस्थामा प्राविधिक मुल्यांकनमा पुन हुवानी कार्यको लागि रु .४२०००।०० समावेश गरि भुक्तानी गरेको देखिएकोले उल्लेखित हुवानी वापत भुक्तानी भएको रकम असुल गरि दिखिला गर्नुपर्ने देखिएको रु.....</p>	४२०००.००																									
४२.	<p><b>सेती पहिरो नियन्त्रण:</b> २२४,०७५।२।२७, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(१३) वमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले आफुल प्राप्त गरेको कुनै रकम दुरुपयोग गरेको पाइएमा सम्बन्धित सार्वजनिक नियमकाले छानविन गरी त्यस्तो रकम उपभोक्ता समितिका पदाधिकारीबाट दामासाहीले सरकारी बाँकी सरह असुल गर्नुपर्ने उल्लेख छ। गाँउपालिकाले यो वर्ष वडा नं. ११ अर्न्तगत सेती पहिरो नियन्त्रण कार्यका लागि रु.५००००।०० बजेट विनियोजन गरि प्राविधिक मुल्यांकन अनुसार रु.५७०५३८।०० मुल्यांकन गरि रु.४८०,०००।०० भुक्तानी गरेको देखिन्छ। उक्त पहिरो नियन्त्रणका लागि ५० थान ३*१*१को जाली खरिद गरेको विल भरपाई उपभोक्ता समितिले समावेश गरि भुक्तानी भएकोमा प्रायोग भएका जाली जिल्ला स्थित सरकारी कार्यालयबाट प्राप्त गरि प्रयोग भएको जानकारी प्राप्त भएको छ। यस सम्बन्धमा कार्यालयबाट छानविन गरि प्रयोग भएको जालीको मुल्य असुल गरि दिखिला गर्नुपर्ने देखिएको रु....</p>	२१०२१६.२५																									
४३.	<p><b>धरौटी कट्टी:</b> सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३(४) वमोजिम सार्वजनिक निकायले विल वा विजकको भुक्तानी गर्दा रिटेन्सन मनि वापत विजकमा उल्लेखित रकमको ५ प्रतिशत रकम कट्टा गरि भुक्तानी गर्नुपर्ने उल्लेख छ। गाँउपालिकाले यो वर्ष देहाय वमोजिमको निर्माण कार्य निर्माण व्यवसायी मार्फत गराई भुक्तानी गर्दा धरौटी कट्टा गरेको देखिएन। निर्माण कार्य गराई भुक्तानी गर्दा नियममा भएको व्यवस्था वमोजिम धरौटी कट्टा गर्नेतर्फ कार्यालयको ध्यान जानु पर्दछ।</p> <table border="1" data-bbox="170 1285 1281 1499"> <thead> <tr> <th>गो भौ .नं.,मिमि</th> <th>कामको विवरण</th> <th>निर्माण व्यवसायी</th> <th>भुक्तानी रकम</th> <th>धरौटी रकम</th> </tr> </thead> <tbody> <tr> <td>२५०,०७५/२/२९</td> <td>वडा नं. ४ कार्यालय निर्माण</td> <td>हिम गंगा विल्डर्स</td> <td>६६२९४६.३१</td> <td>२९३३९.३९</td> </tr> <tr> <td>३९६,०७५/३/११</td> <td>वडा नं. १० कार्यालय निर्माण</td> <td>सेती सुन्दरी कन्सटक्सन प्रा ली</td> <td>६०९५६६.९२</td> <td>२६९७१.९८</td> </tr> <tr> <td>५६३,०७५/३/२६</td> <td>वडा नं. १० कार्यालय निर्माण</td> <td>सेती सुन्दरी कन्सटक्सन प्रा ली</td> <td>३४००५४.००</td> <td>१५०४६.६३</td> </tr> <tr> <td>५८८,०७५/३/२६</td> <td>वडा नं. ४ कार्यालय निर्माण</td> <td>हिम गंगा विल्डर्स</td> <td>२८७९६०.००</td> <td>१२७०६.२०</td> </tr> </tbody> </table>	गो भौ .नं.,मिमि	कामको विवरण	निर्माण व्यवसायी	भुक्तानी रकम	धरौटी रकम	२५०,०७५/२/२९	वडा नं. ४ कार्यालय निर्माण	हिम गंगा विल्डर्स	६६२९४६.३१	२९३३९.३९	३९६,०७५/३/११	वडा नं. १० कार्यालय निर्माण	सेती सुन्दरी कन्सटक्सन प्रा ली	६०९५६६.९२	२६९७१.९८	५६३,०७५/३/२६	वडा नं. १० कार्यालय निर्माण	सेती सुन्दरी कन्सटक्सन प्रा ली	३४००५४.००	१५०४६.६३	५८८,०७५/३/२६	वडा नं. ४ कार्यालय निर्माण	हिम गंगा विल्डर्स	२८७९६०.००	१२७०६.२०	
गो भौ .नं.,मिमि	कामको विवरण	निर्माण व्यवसायी	भुक्तानी रकम	धरौटी रकम																							
२५०,०७५/२/२९	वडा नं. ४ कार्यालय निर्माण	हिम गंगा विल्डर्स	६६२९४६.३१	२९३३९.३९																							
३९६,०७५/३/११	वडा नं. १० कार्यालय निर्माण	सेती सुन्दरी कन्सटक्सन प्रा ली	६०९५६६.९२	२६९७१.९८																							
५६३,०७५/३/२६	वडा नं. १० कार्यालय निर्माण	सेती सुन्दरी कन्सटक्सन प्रा ली	३४००५४.००	१५०४६.६३																							
५८८,०७५/३/२६	वडा नं. ४ कार्यालय निर्माण	हिम गंगा विल्डर्स	२८७९६०.००	१२७०६.२०																							
४४.	<p><b>मुल्य अभिवृद्धि कर :</b> ३०५,०७५।३।२: गाँउपालिकाले उपभोक्ता समिति गर्ने खरिद कार्य प्रतिस्पर्धात्मक तवरबाट गराई मितव्ययी तवरबाट बजेट खर्च गर्नुपर्दछ। गाँउपालिकाले आम्वोटे विधुत विस्तारको लागि पोल वाहेकका अन्य विभिन्न सामानहरु मुल्य अभिवृद्धि कर समेत रु ७०८७५।०० मुल्यांकन गरि भुक्तानी गरेकोमा उल्लेखित नटवोल्ट तथा अन्य सामानहरु कर वीजक वेगर पान विलवाट खरिद गरि भुक्तानी गरेको देखियो। प्राविधिक मुल्यांकनमा मुल्य अभिवृद्धि कर समेतको दर मुल्यांकन गरि भुक्तानी गरेकोले मुल्य अभिवृद्धि करको रकम असुल गर्नुपर्ने देखिएको रु.....</p>	८१५३.७६																									



४५.	<p><b>भिमस्थान सेती पहिरो नियन्त्रण:</b> ३२६,०७५।३।४ : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) बमोजिम उपभोक्ता समितिका लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछि सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीवाट त्यस्तो कामको जाँचपास गराई वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालिकाले यो वर्ष भिमस्थान सेती पहिरो नियन्त्रण लागि रु.५,००,०००।०० बजेट विनियोजन गरी रु.५६४७९२।०० को कार्यसम्पन्न गर्दा प्राविधिक मूल्याङ्कनमा ३×१×१ Heavy Rectangular( 150*150 mm) ३७ थान जाली निर्माणका लागि नर्स अनुसार ११०७७८ के.जी. मेश वायर प्रयोग गर्नुपर्नेमा उपभोक्ता समितिले ८४० के.जी. मात्र खरिद गरेको देखिन्छ उपभोक्ता समितिले कम परिणाम खरिद गरी प्रयोग गरेको देखिन्छ । प्राविधिक मुल्यांकन भन्दा २६७७८ के.जी. मेश वाइरको प्राति के.जी. रु.१०७५० का दरले बढी भुक्तानी भएको रकम असुल गर्नुपर्ने देखिएको रु.....</p>	२८७८६.००																				
४६.	<p><b>चकमके वजार ठुली चौर हुँदै हस्पीटल सडक:</b> ६१७,०७५।३।२८, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) बमोजिम उपभोक्ता समितिका लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछि सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीवाट त्यस्तो कामको जाँचपास गराई वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालिकाले यो वर्ष चकमके वजार ठुली चौर हुँदै हस्पीटल सडक निर्माणकालागि रु.६०,००,०००।०० बजेट विनियोजन गरी कार्यसम्पन्न गर्दा प्राविधिक मुल्यांकन मा समावेश भएको देहाय बमोजिमका जालीमा १८६९.०८ के.जी मेस वाइर खपत भएको मुल्यांकन गरेकोमा उपभोक्ता समितिले जगदम्बा डिपो एण्ड सेल्सवाट ६११ के जी जाली खरिद गरेको देखियो । उल्लेखित जालीका सम्बन्धमा कार्यालयवाट छानविन गरि खरिद गरेको भन्दा बढि मुल्यांकन भएको १२५८.०८ केजीको प्राति के.जी. रु.१०७५० का दरले हुने रु.१३५२४३६० असुल गरि दाखिला गर्नुपर्ने देखिएको रु.....</p> <table border="1" data-bbox="170 886 1268 1058"> <thead> <tr> <th>जालीको प्रकार</th> <th>संख्या</th> <th>प्रतिजाली मेस वाइर</th> <th>जम्मा मेस वाइर</th> </tr> </thead> <tbody> <tr> <td>3*1*1 rectangular heavy 100*120 mm</td> <td>१३</td> <td>३९.११</td> <td>५०८.४३</td> </tr> <tr> <td>2*1*1 rectangular heavy 100*120 mm</td> <td>१५</td> <td>२७.०६</td> <td>५०४.९०</td> </tr> <tr> <td>3*1*.5 rectangular heavy 100*120 mm</td> <td>३५</td> <td>२४.४५</td> <td>८५५.७५</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>१८६९.०८</td> </tr> </tbody> </table>	जालीको प्रकार	संख्या	प्रतिजाली मेस वाइर	जम्मा मेस वाइर	3*1*1 rectangular heavy 100*120 mm	१३	३९.११	५०८.४३	2*1*1 rectangular heavy 100*120 mm	१५	२७.०६	५०४.९०	3*1*.5 rectangular heavy 100*120 mm	३५	२४.४५	८५५.७५	जम्मा			१८६९.०८	१३५२४३.६०
जालीको प्रकार	संख्या	प्रतिजाली मेस वाइर	जम्मा मेस वाइर																			
3*1*1 rectangular heavy 100*120 mm	१३	३९.११	५०८.४३																			
2*1*1 rectangular heavy 100*120 mm	१५	२७.०६	५०४.९०																			
3*1*.5 rectangular heavy 100*120 mm	३५	२४.४५	८५५.७५																			
जम्मा			१८६९.०८																			
४७.	<p><b>पिपल भञ्ज्याङ्ग पहिरो नियन्त्रण :</b> ३९२,०७५।३।३८, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) बमोजिम उपभोक्ता समितिका लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछि सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीवाट त्यस्तो कामको जाँचपास गराई वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालिकाले यो वर्ष चकमके वजार ठुली चौर हुँदै हस्पीटल सडक निर्माणकालागि रु.८,००,०००।०० बजेट विनियोजन गरी रु.९०३६८८।०० को कार्यसम्पन्न गरि रु.७६८०००।०० बजेट खर्च लेखेकोमा निर्माण कार्यको प्राविधिक मुल्यांकन मा समावेश भएको देहाय बमोजिमका जालीमा २२१०।२५ के.जी मेस वाइर खपत भएको मुल्यांकन गरेकोमा उपभोक्ता समितिले श्रेष्ठ हार्डवेयर सेन्टरको वि नं. २९३० वाट ९९१ के जी जाली खरिद गरेको देखियो । उल्लेखित जालीका सम्बन्धमा कार्यालयवाट छानविन गरि बढि मुल्यांकन भएको ६१९।२५ केजीको प्राति के.जी. रु.१०७५० का दरले हुने रु.६६५६९।३७ असुल गरि दाखिला गर्नुपर्ने देखिएको रु.....</p> <table border="1" data-bbox="170 1440 1279 1579"> <thead> <tr> <th>जालीको प्रकार</th> <th>संख्या</th> <th>प्रतिजाली मेस वाइर</th> <th>जम्मा मेस वाइर</th> </tr> </thead> <tbody> <tr> <td>3*1*1 rectangular heavy 100*120 mm</td> <td>१५</td> <td>३९.११</td> <td>५८६.६५</td> </tr> <tr> <td>2*1*1 rectangular heavy 100*120 mm</td> <td>६०</td> <td>२७.०६</td> <td>१६२३.६०</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>२२१०.२५</td> </tr> </tbody> </table>	जालीको प्रकार	संख्या	प्रतिजाली मेस वाइर	जम्मा मेस वाइर	3*1*1 rectangular heavy 100*120 mm	१५	३९.११	५८६.६५	2*1*1 rectangular heavy 100*120 mm	६०	२७.०६	१६२३.६०	जम्मा			२२१०.२५	६६५६९.३७				
जालीको प्रकार	संख्या	प्रतिजाली मेस वाइर	जम्मा मेस वाइर																			
3*1*1 rectangular heavy 100*120 mm	१५	३९.११	५८६.६५																			
2*1*1 rectangular heavy 100*120 mm	६०	२७.०६	१६२३.६०																			
जम्मा			२२१०.२५																			
४८.	<p><b>हाँडिखोला तटवन्धन :</b> ४००,०७५।३।११, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) बमोजिम उपभोक्ता समितिका लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछि सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीवाट त्यस्तो कामको जाँचपास गराई वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालिकाले यो वर्ष हाँडिखोला तटवन्धन लागि रु.३,००,०००।०० बजेट विनियोजन गरी रु.३४९९७३।०० को कार्यसम्पन्न गरि रु.२८८०००।०० बजेट खर्च भुक्तानी गर्दा देखिएका व्यहोराहरु देहया बमोजिम रहेका छन्</p>																					

४८.१	निर्माण कार्यमा आइटम supplying, fabricating gabion boxes(commercial) hexagonal mesh size 100mm*120 mm box size 2*1*1 कार्यको लागि प्रति बक्स २७०६ केजीका दरले मेस वायर प्रयोग भएको भनि कुल ४५ थान जालीमा १२१७७० के.जी मेस वायर खपत भएको प्राविधिक मुल्यांकन भएतापनी उपभोक्ता समितिले सारा मार्केटिङ वाट १००० केजी मात्र मेस वायर खरिद गरि प्रयोग गरेको देखियो । खपतनै नभएको मेस वाइरको वहि मुल्यांकन भएको २१७७० केजीको प्रति केजी रु.१०११७० का दरले हुने रु २२१४०१०० वहि भुक्तानी भएकोले असुल गर्नुपर्ने देखिएको रु....	२२१४०.००
४८.२	उल्लेखित जालीको कार्यमा supplying, fabricating gabion boxes(commercial) hexagonal mesh size 100mm*120 mm box size 2*1*1 जाली भर्नेकार्य दर विश्लेषण अनुसार प्रति बक्स रु ७२२६।५० भएकोमा रु.७५९९।३९ का दरले मुल्यांकन गरि वहि भुक्तानी गरेको रु १६७८०।५० असुल गर्नुपर्ने देखिएको रु.....	१६७८०.५०
४९.	<b>कालिखोला छविसे सिचाई</b> , ४२९,०७५।३।१२: निर्माण कार्यको भुक्तानी गर्दा वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्दछ । गाँउपालिकाले कालिखोला छविसे सिचाई कुलो निर्माण कार्यको रु.५६६११९।३८ को प्राविधिक मुल्यांकन गर्दा जोडजम्मा फरक पारि ४५८।१० केजी छड प्रयोग भएको मुल्यांकन गरेकोमा वास्तविक मुल्यांकन २५८।९५ केजी मात्र भएकोले वहि मुल्यांकन भएको १९९।१० केजिको प्रतिकेजी रु १०४।५८ का दरले हुने रु २०८२६।०० असुल गर्नुपर्ने देखिएको रु.....	२०८२६.००
५०.	<b>आपखोला निगरे मोटरवाटो</b> : ४६५,०७५।३।१८, आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(८) मा भुक्तानी गर्दा चेकजाँच गरि भुक्तानी गर्नुपर्ने व्यवस्था छ । गाँउपालिकाले आपखोला निगरे मोटरवाटो निर्माणको रु.२२६२६०।८० को प्राविधिक मुल्यांकन गर्दा १६ थान २*१*१ हेभि कोटेड जाली प्रयोग गरेकोमा प्राविधिक मुल्यांकनमा कुल ४३२।९६ केजी मेस वाइरको प्रयोग भएको देखिन्छ । उपभोक्ता समितिले १६ थान जालीका लागि जगदम्बा डिपो एण्ड सेल्सवाट ३३३।३३ केजी मेस वाइर खरिद गरि प्रयोग गरेको देखिएकोले वहि मुल्यांकन भएको ९९.६३ केजीको प्रति केजी रु.१०७।५० का दरले हुने रु. १०७१०।२२ असुल गर्नुपर्ने देखिएको रु.....	१०७१०.२२
५१.	<b>दोहोरो ढुवानी</b> : ५११,०७५।३।२१सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(१३) वमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले आफुले प्राप्त गरेको कुनै रकम दुरुपयोग गरेको पाइएमा सम्बन्धित सार्वजनिक नियमकाले छानविन गरी त्यस्तो रकम उपभोक्ता समितिका पदाधिकारीवाट दामासाहीले सरकारी बाँकी सरह असुल गर्नुपर्ने उल्लेख छ । गाँउपालिकाले यो वर्ष वडा नं. १० को लागि विधुत पोल खरिद योजनाको लागि संसाधित योजनाको सिं नं. १ मा रु १० लाख बजेट विनियोजन गरि उपभोक्ता समिति मार्फत विधुत पोल जडान समेतको कार्य गरि रु. ११२९८१।५९ मुल्यांकन गरि रु ९६०,०००।०० भुक्तानी गरेको देखिन्छ । उपभोक्ता समितिवाट भएको कार्यको मुल्यांकनमा विधुत पोल ढुवानी जडान तथा सम्पूर्ण कार्यको मुल्यांकन गरि भुक्तानी भैसकेपछि कार्यक्रमको सिंनं. १५ मा विनियोजन भएको विधुत पोल ढुवानी शिर्षकको रकम वडा सचिव श्री लिला रमौलीले माग गरि वुभेरेर लगेको देखिन्छ । विधुत जडानको काममा खरिद भएका सामान दुलाल सप्लायर्स चकमके वजार वाट खरिद भई ढुवानीको समेत भुक्तानी भैसकेकोमा पुन भुक्तानी गरेको रकमका सम्बन्धमा कार्यालयवाट छानविन गरि कर वाहेकको रकम असुल गर्नुपर्ने देखिएको रु....	१२९०००.००
५२.	<b>जाली खरिद</b> : ५०६,०७५।३।२१गाँउपालिकाले वडा नं. २ मा जाली तथा ह्युम पाइप खरिद योजनाको लागि रु.३०००००।०० बजेट विनियोजन गरि उपभोक्ता समिति मार्फत खरिद गरी रु.२८८०००।००बजेट खर्च भुक्तानी गरेको देखियो । उपभोक्ता समितिले कुल ८४ थान २*१*१ हेभि कोटेड जाली खरिद गरेको प्राविधिक मुल्यांकनमा समावेश भएकोमा उपभोक्ता समितिले उल्लेखित जालीको लागि प्रति जाली २७०६ केजीका दरले कुल २२७३।०४ केजी मेस वाइर खरिद गर्नुपर्नेमा जगदम्बा डिपो एण्ड सेल्सको विजक नं. १११६ वाट कुल १५९६ केजी मेस वाइर खरिद गरि ८४ थान जाली तयार गरेको देखियो । कम वजनका जाली तयार गरि कुल ६७७।०४ केजी मेस वाइरको वहि मुल्यांकन भएको देखिएकोले प्रति केजी रु.१०७।५० का दरले हुने ७२७८१।८० असुल गर्नुपर्ने देखिएको रु.....	७२७८१.८०

५३.	<p><b>केन्द्र घडेरी खाने कार्य:</b> ५०२,०७५।३२९, गाँउपालीकाले यो वर्ष वडा नं. २ मा रहेको स्वास्थ्य केन्द्र निर्माणको लागि घडेरी खाने कार्यको लागि रु.३०००००।०० वजेट विनियोजन गरि रु.८८,०००।०० वजेट खर्च भुक्तानी गरेको छ । उल्लेखित घडेरी खाने कार्यको लागि १०० प्रतिशत मानिस प्रयोग गरि भुक्तानी गरेको देखिन्छ । उल्लेखित घडेरी स्थानीय व्यक्तिको भोगचलनमा रहेको तथा कार्यालयको स्वामित्वमा नरहेकामा के कसरी घडेरी खाने कार्य भएको हो एकिन गर्न सकिएन । मानिस दर प्रयोग गरि प्राविधिक मुल्याकन भएतापनी मेशिन प्रयोग गरि घडेरी खाने कार्य भएको जानकारी प्राप्त भएकोले यस सम्बन्धमा कार्यालयबाट छानविन गरि वढि भुक्तानी भएको रकम के प्रयोजनमा प्रयोग भएको छ, एकिन गर्नुपर्ने देखिन्छ ।</p>																	
५४.	<p><b>डिप वोरिङ्ग :</b> ४९७,०७५।३/२९, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ वमोजिम उपभोक्ता वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउदा वा सो सम्बन्धी सेवा प्राप्त गर्दा मितव्ययीता, गुणस्तरीयता वा दीगोपना अभिवृद्धि हुने भएमा वा परियोजनाको मुख्य उद्देश्यनै रोजगारी सृजनागर्ने र लाभग्राही समुदायलाई सहभागि गराउने भएमामात्र उपभोक्ता समिति मार्फत कार्य गराउनु पर्नेसाथै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ (क) वमोजिम सार्वजनिक निकायले निर्माण कार्य गर्नुअघि एने दफा ४ वमोजिम स्पेशिफिकेशन, योजना, नक्सा, डिजाइन र अन्य विवरण तयार गरिमात्र खरिद गर्नुपर्ने व्यवस्था छ । यो वर्ष गाँउपालीकाले उपभोक्ता समिति मार्फत विभिन्न ३ स्थान डिप वोरिङ्ग निर्माण कार्य गर्नको लागि रु २५ लाख वजेट विनियोजन गरि रु. २४ लाख वजेट खर्च भुक्तानी गरेको सम्बन्धमा देखिएका व्यहोराहरु देहाय वमोजिम रहेका छन् ।</p>																	
५४.१	<p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(१० ) वमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले पाएको काम आफैले सम्पन्न गर्नुपर्ने तथा सब कन्ट्रकटमा काम गराउन नहुने उल्लेख भएकोमा उपभोक्ता समितिले वोरिङ्ग गर्ने कार्य अनिष ड्रिलिङ्ग सेवा गोलवजारबाट गराई विजक नं. २६ वाट रु. २३०२९७६।९२ भुक्तानी गरेको नियम सम्मत देखिएन । उपभोक्ता समितिले गर्न नसक्ने कार्य समेत कार्यलयले उपभोक्ता समिति मार्फत गराएको देखिएकोले यस सम्बन्धमा मनासिव कारण पेश हुन आएन ।</p>																	
५४.२	<p>निर्माण व्यावसायीले विभिन्न ३ स्थानमा गरेको निर्माण कार्यको लागि कुल रु.२३०२९७६।९२ मुल्य अभिवृद्धि कर समेतमा गरेकोमा प्राविधिक मुल्याकनमा उक्त कार्यको मुल्याकन कुल रु.२८,३३,२३३।९९ गरि रु.२४००००।०० भुक्तानी गरेको देखिन्छ । वोरिङ्ग गर्ने कार्यमा उपभोक्ताको जनसहभागिता समेत नरहने भएकाले अन्य विल तथा भरपाई संलग्न गरि विजक भन्दा वढि भुक्तानी गरेको रकमका सम्बन्धमा छानविन गरि एकिन गर्नु पर्दछ ।</p>																	
५४.३	<p>डिपवोरिङ्ग कार्यको लागि कार्यालयले पहिरे, भारागाँउ तथा चौतारागाँउ गरि ३ स्थानमा कार्य गरेकोमा हाल पहिरेमा मात्र पानी आई प्रयोगमा रहेको कार्यालयले जनाएको छ । भारागाँउ तथा चौतारा गाँउमा वुर्व अध्ययन वेगर वोरिङ्ग कार्य गरिएकोले पर्याप्त पानी नआएकोले भुक्तानी भएको वजेटको उपलब्धि शुन्य रहेको देखियो । कार्यालयले यस प्रकारका आयोजनाहरु संचालन गर्दा पुर्व अध्ययन गरेरमात्र संचालन गर्नुपर्दछ ।</p>																	
५५.	<p><b>वेलघारी भुँगा लंगुरखोला सडक :</b> ५९९,२०७५।३।२६,सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) वमोजिम उपभोक्ता समितिका लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछी सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीबाट त्यस्तो कामको जाँचपास गराई वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालिकाले यो वर्ष चकमके वजार ठुली चौर हुँदै हस्पीटल सडक निर्माणकालागि रु.३०,००,०००।०० वजेट विनियोजन गरी रु.३४२७३३६।५४ को कार्यसम्पन्न गरि रु.२८८०००।०० वजेट खर्च लेखेकोमा निर्माण कार्यको प्राविधिक मुल्याकन मा समावेश भएको देहाय वमोजिमका जालीमा १५७६।२४ के.जी मेस वाइर खपत भएको मुल्याकन गरेकोमा उपभोक्ता समितिले कमलामाई तारजाली वुनाई उधोगवाट १३८६ के जी जाली खरिद गरेको देखियो । उल्लेखित जालीका सम्बन्धमा कार्यालयबाट छानविन गरि वढि मुल्याकन भएको १९०।२५ केजीको प्राति के.जी. रु.१०७५० का दरले हुने रु.२०४२५।७ असुल गरि दाखिला गर्नुपर्ने देखिएको रु.....</p> <table border="1" data-bbox="170 1711 1284 1845"> <thead> <tr> <th>जालीको प्रकार</th> <th>संख्या</th> <th>प्रतिजाली मेस वाइर</th> <th>जम्मा मेस वाइर</th> </tr> </thead> <tbody> <tr> <td>3*1*1 rectangular heavy 100*120 mm</td> <td>३२</td> <td>३९.११</td> <td>३२४.७२</td> </tr> <tr> <td>2*1*1 rectangular heavy 100*120 mm</td> <td>१२</td> <td>२७.०६</td> <td>१२५।५२</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td>१५७६.२४</td> </tr> </tbody> </table>	जालीको प्रकार	संख्या	प्रतिजाली मेस वाइर	जम्मा मेस वाइर	3*1*1 rectangular heavy 100*120 mm	३२	३९.११	३२४.७२	2*1*1 rectangular heavy 100*120 mm	१२	२७.०६	१२५।५२	जम्मा			१५७६.२४	२०४२५.५७
जालीको प्रकार	संख्या	प्रतिजाली मेस वाइर	जम्मा मेस वाइर															
3*1*1 rectangular heavy 100*120 mm	३२	३९.११	३२४.७२															
2*1*1 rectangular heavy 100*120 mm	१२	२७.०६	१२५।५२															
जम्मा			१५७६.२४															

५६.

**तालीम संचालन:** गाँउपालीकाले तालीम कार्यक्रम संचालन गर्दा सुचना प्रकासन गरि प्रतिस्पर्धात्मक तवरबाट प्रशिक्षार्थी छनौटको मापदण्ड तथा लागत अनुमान स्विकृत गराई गर्नुपर्दछ । साथै अर्थमन्त्रालयको कार्य संचालन निर्देशिका,२०७३ को बुदा नं. ७.१.१५ मा तालिम केन्द्रहरु बाहेकका निकायहरुबाट संचालनहुने कार्यक्रम लाग्ने खर्चको अधिकतम नर्स उल्लेख गरेको छ । गाँउपालीकाले आयोजना गरेको देहाय वमोजिमका तालीम कार्यक्रममा सो कार्यविधि पुरा नगरी सोभै उपभोक्ता समिति सँग सम्झौता गरि तालीम संचालन गरेको,लागत अनुमान स्विकृत नगरेको, सहभागिहरुको हाजिर विवरण नराखेको, तालीमको अन्तिम प्रतिवेदन तयार नगरेको देखियो । यसरी कार्यविधि पुरा नगरी गरेको तालीम कार्यक्रम पारदर्सी, प्रतिस्पर्धी तथा मितव्ययी रहेको सम्बन्धमा विस्वस्त हुन सकिएन । अर्थ मन्त्रालयले जारी गरेको निर्देशिकामा भएको दर भन्दा बढि दर भुक्तानी भएका देहाय वमोजिमका तालीम प्रशिक्षक भत्ता असुल गर्नुपर्ने देखिएको रु.....

सि.नं.	गो भौ नं., मिति	तालीम	प्रशिक्षक	भुक्तानी भएको	पाउने	बढि भुक्तानी कर बाहेक
१.	४०२,०७५/३/११	बडा नं. ३ वेतवास तालीम	मुख्य प्रशिक्षक खड्ग बहादुर श्रेष्ठ	६२०००.००	३००००.००	२७२००.००
२.	४०२,०७५/३/११	बडा नं. ३ वेतवास तालीम	साहायक प्रशिक्षक शिव बहादुर बरुवाल	३००००.००	२१०००.००	७६५०.००
३.	४५५,०७५/३/१४	बडा नं. २ मा सिलाइकटाई तालीम	प्रशिक्षक श्री लक्ष्मी सिदाली मगर	५१०००.००	३००००.००	१७८५०.००
४.	४८२,०७५/३/२०	दलित लक्ष्मीत कम्प्युटर तालीम	प्रशिक्षक खुम बहादुर दर्लामी मगर	६०४५३.१२	३००००.००	२५८८५.१५
५.	४८२,०७५/३/२०	दलित लक्ष्मीत कम्प्युटर तालीम	प्रशिक्षक दिपेन्द्र अधिकारी	६०४५३.१२	३००००.००	२५८८५.१५
६.	४८२,०७५/३/२०	दलित लक्ष्मीत कम्प्युटर तालीम	प्रशिक्षक वसन्त चौलागाई	६०४५३.१२	३००००.००	२५८८५.१५
७.	५१६,०७५/३/२२	बडा नं. ५ सिलाइकटाई तालीम	प्रशिक्षक रामकुमारी श्रेष्ठ	६९०००.००	३००००.००	३९१५०.००
८.	५१४,०७५/३/२२	बडा नं. ६ सिलाइकटाई तालीम	प्रशिक्षक धनमाया आले	९१०००.००	३००००.००	५१८५०.००
९.	५१४,०७५/३/२२	बडा नं. ६ सिलाइकटाई तालीम	प्रशिक्षक टिकामाया राना	९१०००.००	३००००.००	५१८५०.००
१०.	५५२,०७५/३/२४	बडा नं. ६ सिलाइकटाई तालीम	मुख्य प्रशिक्षक निर्मला कुमारी श्रेष्ठ	६६०००.००	३००००.००	३०६००.००
११.	५५२,०७५/३/२४	बडा नं. ६ सिलाइकटाई तालीम	साहायक प्रशिक्षक लोक कुमारी लामिछाने	३००००.००	२१०००.००	७६५०.००
१२.	५७५,०७५/३/२६	बडा नं. १ सिलाइकटाई तालीम	प्रशिक्षक श्री मन कुमारी भोलान	७५०००.००	३००००.००	३८२५०.००
१३.	६०२,०७५/३/२६	बडा नं. ८ मा सिलाइकटाई तालीम	विभिन्न ४ प्रशिक्षकलाई २५ महिनाको रु ३०००० का दरले भुक्तानी भएकोले १ जना मुख्य प्रशिक्षक र १ साहायक प्रशिक्षक मात्र राख्न मिल्ने	१२००००.००	४२५००.००	६५८५०.००
	जम्मा					४०९५८०.४५

४०९५८०.४५

५७.

**दलित लक्ष्मीत आयमुलक तालीम, ४५४,०७५।३।१४,गाँउपालीकाले तालीम कार्यक्रम संचालन गर्दा सुचना प्रकासन गरि प्रतिस्पर्धात्मक तवरबाट प्रशिक्षार्थी छनौटको मापदण्ड तथा लागत अनुमान स्विकृत गराई गर्नुपर्दछ साथै अर्थमन्त्रालयको कार्य संचालन निर्देशिका,२०७३ को बुदा नं. ७.१.१५ मा तालिम केन्द्रहरु बाहेकका निकायहरुबाट संचालनहुने कार्यक्रममा लाग्ने खर्चको अधिकतम नर्स उल्लेख गरेको छ । गाँउपालीकाले दलित लक्ष्मीत आय आर्जनमुलक कार्यक्रम संचालनका लागि मिति २०७४।१२।२७ मा कार्यालय र सुनचादी गहना तालीम संचालन उपभोक्ता समिति विच ३ महिने तालीम संचालनका लागि सम्झौता भई रु २५०,०००।०० भुक्तानी गरेको सम्बन्धमा देखिएका व्यहोराहरु देहाय वमोजिम रहेका छन्**

१. तालिम कार्यक्रम संचालन गर्दा तालिममा सहभागि संख्या, दिन तथा अन्य आवश्यक विषयहरु समावेश गरी लागत अनुमान तयार गरी स्विकृत गरी सोही अनुसार भुक्तानी गर्नुपर्नेमा लागत अनुमान तयार गरेको देखिएन ।
२. गाँउपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरि तालिम संचालन गरेको उपभोक्ता समिति मार्फत संचालित तालीम संचालन गर्दा सुचना प्रकाशन गरि प्रस्ताव माग नगरेको, प्रशिक्षार्थिको छनौटको

	<p>मापदण्ड र छनौट वेगर तालीम संचालन गरेका तथा तालिम प्रदान गर्ने अधिकारीक निर्णय वेगर उपभोक्ता समितिले प्रदान गर्ने तालीमको गुणस्तर तथा प्रभावकारीतका सम्बन्धमा एकिन हुन सकिएन ।</p> <p>३. उल्लेखित तालीम संचालनका लागि उपभोक्ता समितिले ग्यास सिलिन्डर सेट २ थान खरिद गरि रु १६११५।०० तथा वेलन मेशिन १ भन्सार शुल्क रु.४२५८।- भुक्तानी भएको तर खरिद विल पेश नभएको तथा अन्य सामाग्रीहरु खरिद गरेको देखिएतापनी उल्लेखित जिन्सी समानहरु गाँउपालिकामा दाखिला गरेको नेदेखिएकोले उल्लेखित सामान दाखिला गर्नुपर्ने देखिएको रु.....</p> <p>४. उल्लेखित गहना बनाउने तालीमको लागि उपभोक्ता समितिले सन्तोष ज्वेलर्सवाट १९ तोला चाँदी खरिद गरि रु १४८२०।०० भुक्तानी गरेकोमा उक्त चादी विक्रि गरि उक्त रकम असुल गर्नुपर्ने देखिएको रु....</p> <p>५. उपाभोक्ता समितिले २ जना प्रशिक्षक राखि देहाय वमोजिम भुक्तानी गरेकोमा अर्थ मन्त्रालयवाट जारी भएको कार्य संचालन निर्देशिका, २०७३ मा उल्लेख भए भन्दा वढि भुक्तानी भएको पारिश्रमिक असुल गर्नुपर्ने देखिएको रु....</p> <table border="1" data-bbox="267 613 1286 850"> <thead> <tr> <th>सि.न.</th> <th>प्रशिक्षक</th> <th>भुक्तानी</th> <th>पाउने</th> <th>वढि भुक्तानी कर वाहेक</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>श्री मिन वहादुर वि. क.</td> <td>८१०००.००</td> <td>३००००.००</td> <td>४३३५०.००</td> </tr> <tr> <td>२</td> <td>श्री लोक वहादुर वि. क</td> <td>८१०००.००</td> <td>३००००.००</td> <td>४३३५०.००</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>९७७००.००</td> </tr> </tbody> </table>	सि.न.	प्रशिक्षक	भुक्तानी	पाउने	वढि भुक्तानी कर वाहेक	१	श्री मिन वहादुर वि. क.	८१०००.००	३००००.००	४३३५०.००	२	श्री लोक वहादुर वि. क	८१०००.००	३००००.००	४३३५०.००	जम्मा				९७७००.००	<p>२०३७३.००</p> <p>१४८२०.००</p> <p>९७७००.००</p>
सि.न.	प्रशिक्षक	भुक्तानी	पाउने	वढि भुक्तानी कर वाहेक																		
१	श्री मिन वहादुर वि. क.	८१०००.००	३००००.००	४३३५०.००																		
२	श्री लोक वहादुर वि. क	८१०००.००	३००००.००	४३३५०.००																		
जम्मा				९७७००.००																		
५८.	<p><b>तारजाली ह्युमपाइप खरिद ६११,०७५।३२६</b>, गाँउपालीकाले वडा नं. २ मा जाली तथा ह्युम पाइप खरिद योजनाको लागि रु उपभोक्ता समिति मार्फत खरिद गरी रु. ११४१८५३।०० बजेट खर्च भुक्तानी गरेको देखियो । उपभोक्ता समितिले कुल ९८ थान ३*१*१ हेभि कोटेड जाली, ६० थान २*१*१ हेभि कोटेड जाली समेत अन्य समान खरिद गरेको प्राविधिक मुल्याकनमा समावेश भएकोमा उपभोक्ता समितिले उल्लेखित जालीको लागि दर विश्लेषण अनुसार कुल ५०६५।२८ केजी मेस वाइर खरिद गर्नुपर्नेमा जगदम्बा डिपो एण्ड सेल्सको विजक नं. ११३१ वाट कुल ४१४० केजी मेस वाइर खरिद गरि उल्लेखित परिमाणका कुल १५८ थान जाली तयार गरेको देखिन्छ । कम वजनका जाली तयार गरि कुल ९२५।२८ के जी मेस वायर वढि मुल्याकन भएको देखिएकोले प्रति केजी १०७।५० का दरले हुने रकम रु.९९४६७।६० असुल गर्नुपर्ने देखिएको रु.....</p>	९९४६७.६०																				
५९.	<p><b>एम्बुलेन्स खरिद</b> : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ वमोजिम सार्वजनिक निकायले मालसामानको लागत अनुमान तयार गर्दा सम्बन्धित मालसामानको स्पेशिफिकेशनको अधिनमा रही सम्बन्धित सार्वजनिक निकाय वा त्यस्तो सार्वजनिक निकाय रहेको जिल्लाको अन्य सार्वजनिक निकायले चालु वा अधिल्ला वर्षहरुमा सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागतको आधार लिनु पर्ने व्यवस्था छ । गाँउपालीकाले यो वर्ष २ एम्बुलेन्स खरिदका लागि नेपाल रेडक्रस सोसाइटी शाखा, लाम्पानटार तथा स्वास्थ्य चौकी , वेलघारीलाई नेपाल सरकारको निर्णय वमोजिम भन्सार छुट गराई सिप्रदी ट्रेडिङ प्रा. ली मार्फत एम्बुलेन्स खरिद गर्न सम्भौता गरि देहाय वमोजिम भुक्तानी गर्दा देहाय वमोजिम रकम वढि भुक्तानी गरेको देखिन्छ । भुक्तानी भएको रकम अन्य सामाग्री खरिद गर्न प्रयोग भएको जनाएतापनी सक्कल विल भरपाई पेश नभएकोले सक्कल विल भरपाई पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने देखिएको रु</p> <table border="1" data-bbox="170 1537 1291 1717"> <thead> <tr> <th>सि.नं.</th> <th>विवरण</th> <th>बजेट खर्च रकम</th> <th>वास्तविक लागत</th> <th>वढि भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>रेडक्रस सोसाइटी शाखा, लाम्पानटार</td> <td>११०००००.००</td> <td>१०१२४००.००</td> <td>८७६००.००</td> </tr> <tr> <td>२</td> <td>स्वास्थ्य चौकी , वेलघारी</td> <td>११००००००.००</td> <td>१०१२४००.००</td> <td>८७६००.००</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>१७५२००.००</td> </tr> </tbody> </table>	सि.नं.	विवरण	बजेट खर्च रकम	वास्तविक लागत	वढि भुक्तानी	१	रेडक्रस सोसाइटी शाखा, लाम्पानटार	११०००००.००	१०१२४००.००	८७६००.००	२	स्वास्थ्य चौकी , वेलघारी	११००००००.००	१०१२४००.००	८७६००.००	जम्मा				१७५२००.००	१७५२००.००
सि.नं.	विवरण	बजेट खर्च रकम	वास्तविक लागत	वढि भुक्तानी																		
१	रेडक्रस सोसाइटी शाखा, लाम्पानटार	११०००००.००	१०१२४००.००	८७६००.००																		
२	स्वास्थ्य चौकी , वेलघारी	११००००००.००	१०१२४००.००	८७६००.००																		
जम्मा				१७५२००.००																		
६०.	<p><b>अग्रिम कर</b> : आयकर ऐन २०५८ को दफा ८९ अनुसार भुक्तानी रकममा अग्रिम आयकर कट्टी गर्नुपर्ने व्यवस्था छ । गाँउपालीकाको कार्यालयले यो वर्ष एम्बुलेन्स खरिदका लागि रु.२४,००,०००।०० बजेट विनियोजन गरि नेपाल सरकारको निर्णय वमोजिम भन्सार छुट गराई सिप्रदी ट्रेडिङ प्रा. ली मार्फत एम्बुलेन्स खरिद गरि रु.२०,२४,८००।०० भुक्तानी गरेकोमा अग्रिम आयकर कट्टी नगरी भुक्तानी गरेको देखियो ।</p>	३०३७२.००																				

	भुक्तानीमा अग्रिम आयकर कट्टा नगरेको रकम असुल गरि देखिला गर्नुपर्ने रु.....	
६१.	<b>खारखोला तटवन्ध, १७५,०७५।३।२२,सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) बमाजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले निर्माण कार्य सम्पन्न गरि सकेपछि सम्बन्धीत सार्वजनिक निकायले खटाएको प्राविधिक कर्मचारीवाट त्यस्तो कामको जाँचपास गराई वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालीकाले खारखोला तटवन्ध कार्यको लागि रु.५ लाख बजेट विनियोजन गरि रु. ५६६४१४।०० को प्राविधिक मुल्याकन गरी रु.४७८६३२।०० भुक्तानी गर्दा प्राविधिक मुल्याकनमा ग्याविन जालीमा हुंगा भने कार्यको लागि 2*1*1 जाली ४७ थान तथा 3*1*1 जाली १८ थान गरेको प्राविधिक मुल्याकनमा समावेश भएको देखिन्छ । उल्लेखित जालि निर्माण गर्दा कुल १९७५ केजी मेस वाइर प्रयोग भएको देखिएकोमा उपभोक्ता समितिले १७३० केजी तार मात्र श्री कमलामाई तारजाली वुनाई उधोगवाट खरिद गरि प्रयोग गरेको देखियो । यसरी वढि मुल्याकन भएको २४५ केजी मेस वायरको प्रति केजी रु.१०७५० दरले हुने रकम असुल गर्नुपर्ने देखिएको रु.....</b>	२६४२३.००
६२.	<b>लगुरदोभान दुग्धेफेदि सडक: ८१,०७५।१।२१, गाँउपालीकाले लगुरदोभान दुग्धेफेदि सडक निर्माण कार्यको लागि रु ३० लाख बजेट विनियोजन गरि प्राविधिक मुल्याकन अनुसार रु ३३९१२३०।४० को निर्माण कार्य सम्पन्न भै रु २८८०,०००।०० बजेट खर्च लेखेको देखिन्छ । उक्त सडक निर्माण कार्यको लागि हेभि मेशिनवाट माटो खन्ने कार्य को लागि चेनेज नं. ० देखि चेनेज नं. २+८५० सम्मको वाटो खन्ने कार्य गरि कुल १५९७८।८३ घनमिटर माटो खन्ने कार्य गरेको देखिन्छ । प्राविधिक मुल्याकनमा चेनेज वाइज माटो वर्गिकरण गरि मुल्याकन नगरी एकमुष्ठ नरममाटो ४० प्रतिशत, कडा माटो ३० प्रतिशत तथा नरम चट्टान ३० प्रतिशत समावेश गरि मुल्याकन गरेको नियम सम्मत देखिएन । यसरी चेनेज वाइज माटोको वर्गिकरण वेगर गरेको प्राविधिक मुल्याकन ले खन्ने कार्यको वास्तविक परिमाण नदेखिने भएकाले प्रतिशतका आधारमा गरेको मुल्याकनलाई वास्तविक मुल्याकन भएको भनि विस्वस्त हुन सकिएन । गाँउपालीकावाट संचालित अधिकांस योजनामा यसै प्रकारले मुल्याकन गरेको देखिदा यसतर्फ सुधार गर्नुपर्ने देखिन्छ ।</b>	
६३.	<b>जालीको प्रयोग : २०,०७४।१।२०, गाँउपालीकाले तिलागें कुमाल गाँउ वाटो मर्मतका लागि प्राविधिक मुल्याकन अनुसार रु.४३१७८४।०० भुक्तानी गर्दा जाली भने कार्यको लागि 2*1*1 जाली १० थान र 1.5*1*1 जाली ५ थान प्रयोग भएको देखिएकोमा उल्लेखित परिमाणको जालीमा दर विश्लेषण अनुसार कुल ३९२.८५ केजी मेस वायर लाग्नेमा उपभोक्ता समितिले स्वलपाली आइरन स्टोर्स वाट ४८० केजी मेस वाइर खरिद गरेको देखिन्छ । खरिद गरेको भन्दा वढि मुल्याकन गरि भुक्तानी भएको १४२।९२ केजीको प्रति केजी रु १०७५० का दरले हुने रकम असुल गर्नु पर्ने देखिएको रु.....</b>	१५३६३.९०
६४.	<b>चकमके माथिल्लो बजार देखि क्याम्पस सडक : १२६,०७५।२।१, गाँउपालीकाले निर्माण कार्यको भुक्तानी गर्दा वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्दछ । गाँउपालीकाले चकमके माथिल्लो बजार देखि क्याम्पस सडक निर्माण गरि प्राविधिक मुल्याकन अनुसार रु.४८०,०००।०० भुक्तानी गर्दा जाली भने कार्यको लागि 2*1*1 जाली १४ थान र 1.5*1*1 जाली १० थान प्रयोग भएको देखिएकोमा उल्लेखित परिमाणको जालीमा दर विश्लेषण अनुसार कुल ६२२.९२ केजी मेस वायर लाग्नेमा उपभोक्ता समितिले जगदम्बा डिपो एण्ड सेल्स को विजक नं. ३८८ वाट २८४।६५ केजी मेस वाइर खरिद गरेको देखिन्छ । खरिद गरेको भन्दा वढि मुल्याकन गरि भुक्तानी भएको १०८।२ केजीको प्रति केजी रु १०७५० का दरले हुने रकम असुल गर्नु पर्ने देखिएको रु.....</b>	११६३१.३०
६५.	<b>अर्चले मुल कृषि सिचाई कुलो: १२७,०७५।२।१, गाँउपालीकाले निर्माण कार्यको भुक्तानी गर्दा वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्दछ । गाँउपालिकाले १३३ मिटर आर सि सि अर्चले मुल कृषि सिचाई कुलो निर्माण कार्यको रु.६७९९३३।३४ को प्राविधिक मुल्याकन गर्दा जोडजम्मा फरक पारि ४९६३।५९ केजी छड प्रयोग भएको मुल्याकन गरेकोमा वास्तविक मुल्याकन ८६५।८३ केजी मात्र भएकोले वढि मुल्याकन भएको ९७७६ केजिको प्रति केजी रु. १०४।५८ का दरले हुने रु.१०२२३।७५असुल गर्नुपर्ने देखिएको रु.....</b>	१०२२३.७५
६६.	<b>प्राविधिक मुल्याकन: १२३,०७५।१।२८,आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(८) मा कुनै रकम भुक्तानी गर्दा चेकजाँच गरि भुक्तानी गर्नुपर्ने उल्लेख छ । गाँउपालीकाले निर्माण कार्यको भुक्तानी गर्दा वास्तविक कार्यका आधारमा भुक्तानी गर्नुपर्दछ । यो वर्ष साठिमुरे चिलाउनेखोप खोल्मेडाडा हुदै वडा कार्यालय सम्म जाने</b>	

<p>वाटो निर्माणको लागि रु ५१२६९३४२ को प्राविधिक मुल्याकन गरि रु.४३२०००१०० बजेट खर्च भुक्तानी गरेकोमा प्राविधिक मुल्याकनमा उक्त वाटो निर्माणको लागि चेनेज नं. ० देखि चेनेज नं. १+६६० सम्मको वाटो खन्ने कार्य गरेकोमा नापजाँच गर्दा प्रत्येक २० मिटरमा गरेकोमा मुल्याकनमा २५ मिटर राखि परिमाणको गणना गरेको देखियो । उल्लेखित सडकको नापजाँच गर्दा सबै चेनेजमा २० प्रतिशतका दरले बढि परिमाण कायम भएकोले देहाय बमोजिम बढि भुक्तानी भएको रु.१०२३३५.३१ का सम्बन्धमा कार्यालयबाट एकिन गरि असुल गर्नुपर्ने देखिएको रु.....</p>						१०२३३५.३१
सि.नं.	विवरण	जम्मा परिमाण ( घ.मी)	बढि मुल्याकन ( घ.मी)	दर	रकम	
१	नरम माटो खन्ने कार्य	३२०७.३३	६४१.४६	५३	३३९९७.३८	
२	कडा माटो खन्ने कार्य	३२०७.३३	६४१.४६	६३.७०	४०८६९.००	
३	नरम चट्टान खन्ने कार्य	१६०३.६६	३२०.७६	८५.७६	२७४७६.९३	
	जम्मा				१०२३३५.३१	

६७.	<p><b>आम्बोटे विद्युत विस्तार: ४९,०७५।१।६, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ बमोजिम उपभोक्ता वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउदा वा सो सम्बन्धी सेवा प्राप्त गर्दा मितव्ययीता, गुणस्तरीयता वा दीगोपना अभिवृद्धि हुने भएमा वा परियोजनाको मुख्य उद्देश्यनै रोजगारी सृजना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने भएमामात्र उपभोक्ता समिति मार्फत कार्य गराउनु पर्ने उल्लेख छ । गाँउपालीकाले यो वर्ष आम्बोटे विद्युत विस्तार कार्यको लागि रु४० लाख बजेट विनियोजन विधुतिकरणको कार्य गर्न उपभोक्ता समिति संग सम्झौता गरि प्रथम विल वापत रु ७,०२,७३२।०० भुक्तानी गर्दा विधुतिकरण कार्यको लागत अनुमान नेपाल विधुत प्राधिकरणले उपभोक्ता समितिलाई उपलब्ध गराउने गरेको र कार्यालयबाट सोही अनुमानका आधारमा नापजाँच गरि भुक्तानी गर्ने गरेको पाइयो । उल्लेखित विधुत विस्तारको कार्यको लागि ५० के.भि.ए ट्रान्सफर्मर खरिदमा विधुत प्राधिकरणले उपलब्ध गराएको लागत अनुमानमा देहाय बमोजिम फरक देखिन्छ । जटिल प्राविधिक कार्य उपभोक्ता समिति मार्फत गरिने, उपभोक्ता समितिले प्रातिस्पर्धा वेगर सोभै खरिद गर्ने भएकाले निर्माण कार्यमा मितव्ययी परक रहेको कुरामा विस्वस्त हुन सकिएन । यस निर्माण कार्यको लागि उपभोक्ता समितिले Transweld Nepal Pvt Ltdको विजक नं. ३६६ वाट २ वटा ५० के.भि.ए ट्रान्सफर्मर खरिद गरि मुल्य अभिवृद्धि कर समेत रु.८,००,०००।०० भुक्तानी गरेको देखिन्छ । प्राविधिक मुल्याकनमा समेत सोही बमोजिम मुल्याकन भएको देखिएकोले विधुत प्राधिकरणले देहायका योजनामा तयार गरेको लागत अनुमानमा समावेश भएको मुल्य फरक कायम गरेको देखिएकोले बढि मुल्यमा खरिद गरि भुक्तानी गरेको सम्बन्धमा कार्यालयबाट एकिन गरि असुल गर्नुपर्ने देखिएको रु.....</b></p>	२५२०००.००			
सि.नं.	विवरण	संख्या	आम्बोटे वतासेको लागत अनुमान	आम्बोटेको लागत अनुमान	फरक रकम
१	50 K.V.A. Low Loss Three Phase Trnsformer	२	२७५०००।००	४०९०००।००	२५२०००।००

६८.	<p><b>जिन्सी :</b> तालीम कार्यक्रम सञ्चालन गर्दा खरिद भएका जिन्सी सामानहरु कार्यालयमा देखिला गर्नुपर्दछ । गाँउपालीकाले यो वर्ष देहाय बमोजिमका तालीम कार्यक्रम संचालन गर्दा खरिद भएका जिन्सी सामानहरु दाखिला गरेको देखिएन । उल्लेखित सामानहरु प्राप्त गरि जिन्सी दाखिला गर्नुपर्ने र आगामि तालीम प्रदान गर्दा उपयोग गर्नुपर्ने देखिएको रु.....</p>	४९७२९२.००		
सि.नं.	गो भौ नं.,मिति	तालीमको नाम	खरिद सामान	मुल्य
१	१९०,०७५/२/२२	बडा नं. ६ आयमुलक तालीम	सिलाई मेशिन ४ ,स्टुल ५	६९९९०.००
२	४५५,०७५/३/१४	बडा नं. २ सिलाई कटाई तालीम	सिलाई मेशिन ८ थान	९७६६२.००
३	५९६,०७५/३/२२	बडा नं. ५ सिलाई कटाई तालीम	सिलाई मेशिन ६ थान	८९३६०.००

	४	५१४,०७५/३/२२	वडा नं. ७ सिलाई कटाई तालीम	सिलाई मेशिन ५ थान	६७८००.००	
	५	५७५,०७५/३/२६	वडा नं. १ सिलाई कटाई तालीम	सिलाई मेशिन ८ थान	१०८४८०.००	
		जम्मा			४१७२९२.००	
६९.	<p><b>सामाग्री खरिद:</b> गाउपालीकाले पुँजिगत वजेटवाट कुनै किसिमको वितरण मुखि कार्यक्रम संचालन गर्न हुदैन । कार्यालयले यो वर्ष उपभोक्ता समिति तथा देहाय वमोजिमका सप्लायर्सवाट रु.२२२०३४१.९३ रकमका देहाय वमोजिमका पाइप, जाली तथा अन्य समान खरिद गरेको देखियो । कार्यालयले उक्त सामान जिन्सी दाखिला समेत गरेको नदेखिएकोले वितरण मुखि कार्यक्रममा गरेको वजेट खर्च नियम सम्मत देखिएन । गाउपालिकाले खरिद गरेको पाइप वितरणको आधार,वितरण भरपाई तथा प्रयोगको प्राविधिक मुल्याकन पेश गर्नुपर्ने रु....</p>					२२२०३४१.९३
	सि.नं.	गो भौ नं.,मिति	सप्लायर्सको नाम	विवरण	परिमाण	रकम
	१	५०६,०७५/३/२१	जाली खरिद उपभोक्ता समिति	2*1*1 gabion boxes	७४ थान	२५४२८४.८६
	२	६११,०७५/२/२६	जाली खरिद उपभोक्ता समिति	3*1*1 gabion boxes	८० थान	३९८२३६.८०
	३	६११,०७५/२/२६	जाली खरिद उपभोक्ता समिति	2*1*1 gabion boxes	६० थान	२०६६३.४०
	४	६११,०७५/२/२६	जाली खरिद उपभोक्ता समिति	160 MM 6 Kg HDP pipe	२४३ मि.	३३८३०४.६०
	५	६११,०७५/२/२६	जाली खरिद उपभोक्ता समिति	cement	३०० मि.	२८८१५०.००
	६	६२४,०७५/३/२९	साम साम सप्लायर्स	32 Mm HDP pipe	२७४ मि.	२६६२७.३२
	७	६२४,०७५/३/२९	साम साम सप्लायर्स	25 MM HDP pipe	६०० मि.	३३९००.००
	८	६२४,०७५/३/२९	साम साम सप्लायर्स	20MM HDP pipe	१०००० मि.	३९५५००.००
	९	६२३,०७५/३/२९	श्री कृष्ण निर्माण सेवा	32MM HDP pipe	८१९ मि.	७८६६४.९५
	१०	६२३,०७५/३/२९	श्री कृष्ण निर्माण सेवा	20MM HDP pipe	३००० मि.	११८६५०.००
	११	६२३,०७५/३/२९	श्री कृष्ण निर्माण सेवा	16MM HDP pipe	३००० मि.	८१३६०.००
				जम्मा		२२२०३४१.९३
	<b>आन्तरिक आय:</b>					
७०.	<p><b>मेशिन भाडा:</b> कार्यपालीकाको मिति २०७४।१।२६ गतेको बैठकले कार्यालयले मिति २०७४।१।०।१७ मा खरिद गरि आमदानी बाँधेको व्याकहो लोडर संचालन गर्न कार्यपालीका सदस्य श्री जगदिश्वर तोलाङ्गिको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरि प्रतिघण्टा रु ८०० का दरले भाडा लिने गरि भाडामा लगाउने निर्णय गरेको पाइयो । निर्णय कार्यान्वयन गराउन व्याकहो लोडरमा इन्धन कार्यालयवाट उपलब्ध गराउन भौ नं. ५६ मिति २०७४।१।२।३० वाट संयोजक श्री जगदिश्वर तोलाङ्गिलाई रु.२००००।०० पेशकी दिएको र भौ नं. १५०, २०७५।३।२९ वाट उक्त रकम दाखिला गरि पेशकी फछ्यौट गरेको देखियो । व्याकहो लोडर संचालन गरेको अवधि र उठेको रकम को लगत राखि आमदानी बाँधनुपर्नेमा भाडा वापत कुनैपनी रकम आमदानी गरि दाखिला गरेको देखिएन । पेशकी लिएको मिति पछि ०७५ बैशाख देखि पेशकी फछ्यौट गरेको मिति ०७५।३।२९ सम्म दिन ९० दिनको प्रतिघण्टा रु ८००।- दैनिक ८ घण्टाको रु.८००।- को दरले रु.७,२०,०००।- उठाउनु पर्नेमा गाँउपालीकाले समेत उक्त भाडाका सम्बन्धमा हालसम्म कुनै पहल गरेको नदेखिएकोले समितिले भाडा वापत कस कसलाई मेशिन उपलब्ध गराएको र कति रकम असुल गरेको सम्बन्धमा कार्यालयले छानविन गरी रकम असुल गरि दाखिला गरेको प्रमाण पेश गर्नुपर्ने देखिएको रु.....</p>					७२००००.००
७१.	<p><b>राजश्व लेखा :</b> आर्थिक कार्यविधि नियमावाली २०६४ को परिच्छेद ३ मा राजश्व दाखिला गर्दा नियम १० वमोजिम प्रत्यक कार्यालयले अर्थ मन्त्रालयवाट स्वीकृत राजश्व वर्गीकरणको व्याख्या अनुरूप लगति तथा हसवली राजश्व आमदानी दाखिला गरि नियम ९ वमोजिम आमदानी जनाउदा</p>					



	दोहोरो श्रेस्ता प्रणाली अनुसार राजश्व श्रेस्ताको लागि माहालेखा परिक्षकको कार्यालयबाट तोकिएको ढाचामा लेखा अध्यावधिक गरि राख्नुपर्नेमा र लेखा भिड्ने प्रमाणित कागजहरु पनि सिलसिलाबद्ध तरिकाले राख्नुपर्नेमा सो राखिएको पाईएन । यसमा सुधार गर्नुपर्दछ ।																																																							
७२.	<b>राजश्व रकम:-</b> आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ३ राजश्व दाखिलाको नियम ९ उपनियम ३ बमोजिम कार्यालयले रु.१०००० सम्म को नगदे बुझिलिई त्यस्तो राजश्व रकम दैनिक रुपमा सम्बन्धित खातामा जम्मा गर्नु पर्ने र नगद राजश्व आम्दानि बैङ्क दाखिला विवरणमा प्रविष्ट गर्नुपर्ने छ । दैनिक रुपमा बैङ्क दाखिला गर्न नसकिने भएमा कार्यालय प्रमुखले कारण उल्लेख गरि ७ दिन भित्र त्यस्तो नगद बैङ्क दाखिला गर्नुपर्ने छ । तर कार्यालय हाताभित्र नै बैङ्क सुविधा उपलब्ध भएको अवस्थामा भने नगद बुझन पाईने छैन भने उल्लेख छ । कार्यालयले आम्दानी १०००० भन्दा बढि रकम नगदै बुझेको र नगद आम्दानी ढिला दाखिला गरेको छ ।																																																							
७३.	<b>मासिक सिवेदन :</b> आर्थिक कार्यविधि २०६४ को परिच्छेद ३ नियम ११ बमोजिम आय आम्दानि गर्ने प्रत्येक वडा कार्यालयले सम्बन्धित बैङ्कमा जम्मा भएको राजश्वको बैङ्क हिसाब मिलान गरी महिना भुक्तानि भएको ७ दिन भित्र मासिक विवरण तयार गरी कार्यालयमा पठाउनु पर्नेमा सो तयार नगरेको, नियम ११ को प्रतिवेदनको अतिरिक्त तालुक कार्यालयले माग गरे बमोजिमको प्रतिवेदन तथा विवरण राजश्व आर्जन गर्ने कार्यालयमा पेस गर्नु पर्नेमा सो गरेको देखिएन । कार्यालय प्रमुखले प्रत्येक महिना आय उठ्न छुट भए नभएको र राजश्व लेखा तथा दाखिलाको निरिक्षण गरि राजश्व हिनामिना भए वा नभएको र नियम १० बमोजिम लगति तथा हसवली राजश्व लेखा रहेनरहेको यकिन गर्नु पर्ने उल्लेख भएकोमा कार्यालय प्रमुखले वा निजले वा निजले तोकिएको पदाधिकारीबाट निरिक्षण गरेको पाइएन ।																																																							
७४.	प्रदेश नं. ३ प्रदेश सरकारद्वारा प्रकाशित स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूचि १ खण्ड (१) मा इजलास भत्ता, समिति भत्ता (विधायन समिति, लेखा समिति र सुशासन समितिका सदस्यलाई मात्र) वढीमा वार्षिक १२ वटा बैठकको मात्र भत्ता प्रदान गर्नु पर्ने उल्लेख छ । तर ऐनमा उल्लेख भएको भन्दा वाहेकका देहाय समितिको बैठक बसेको भनि देहाय अनुसार ऐन विपरित बैठक भत्ता भुक्तानी गरेकोले असुल गर्नुपर्ने रु..	७२३२२५.००																																																						
	<table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>भौ.नं</th> <th>मिति</th> <th>भत्ताको किसिम</th> <th>बैठक संख्या</th> <th>संख्या</th> <th>रकम</th> <th>करकट्टी</th> <th>असुल हुनुपर्ने</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>१४</td> <td>२०७४/०७/१६</td> <td>महिला तथा बालबालिका परामर्श बैठक</td> <td>१</td> <td>२३</td> <td>२३०००१०</td> <td>३४५०१०</td> <td>१९५५०१०</td> </tr> <tr> <td>२</td> <td>३३</td> <td>२०७४/१०/१८</td> <td>कार्यपालिकाको सदस्यहरुको बैकक भत्ता</td> <td>८</td> <td>८</td> <td>१५२०००१०</td> <td>२२८००१०</td> <td>१२९२००१०</td> </tr> <tr> <td>३</td> <td>९६</td> <td>२०७५/०२/१६</td> <td>आइ.ई.ई.बैठक</td> <td>४</td> <td>५</td> <td>२००००१०</td> <td>३०००१०</td> <td>१७०००१०</td> </tr> <tr> <td>४</td> <td>१२५</td> <td>२०७५/०३/१९</td> <td>कार्यपालिकाको पदाधिकारीको बैठक</td> <td>९</td> <td>२५</td> <td>१८३५००१०</td> <td>२७५२५१०</td> <td>१५५९७५१०</td> </tr> <tr> <td>५</td> <td>१२६</td> <td>२०७५/०३/१९</td> <td>गाउँसभाको पदाधिकारीहरुको भत्ता बैठक</td> <td>२</td> <td>५७</td> <td>२११६००१०</td> <td>२४०७५१०</td> <td>१८७५२५१०</td> </tr> </tbody> </table>	सि.नं	भौ.नं	मिति	भत्ताको किसिम	बैठक संख्या	संख्या	रकम	करकट्टी	असुल हुनुपर्ने	१	१४	२०७४/०७/१६	महिला तथा बालबालिका परामर्श बैठक	१	२३	२३०००१०	३४५०१०	१९५५०१०	२	३३	२०७४/१०/१८	कार्यपालिकाको सदस्यहरुको बैकक भत्ता	८	८	१५२०००१०	२२८००१०	१२९२००१०	३	९६	२०७५/०२/१६	आइ.ई.ई.बैठक	४	५	२००००१०	३०००१०	१७०००१०	४	१२५	२०७५/०३/१९	कार्यपालिकाको पदाधिकारीको बैठक	९	२५	१८३५००१०	२७५२५१०	१५५९७५१०	५	१२६	२०७५/०३/१९	गाउँसभाको पदाधिकारीहरुको भत्ता बैठक	२	५७	२११६००१०	२४०७५१०	१८७५२५१०	
सि.नं	भौ.नं	मिति	भत्ताको किसिम	बैठक संख्या	संख्या	रकम	करकट्टी	असुल हुनुपर्ने																																																
१	१४	२०७४/०७/१६	महिला तथा बालबालिका परामर्श बैठक	१	२३	२३०००१०	३४५०१०	१९५५०१०																																																
२	३३	२०७४/१०/१८	कार्यपालिकाको सदस्यहरुको बैकक भत्ता	८	८	१५२०००१०	२२८००१०	१२९२००१०																																																
३	९६	२०७५/०२/१६	आइ.ई.ई.बैठक	४	५	२००००१०	३०००१०	१७०००१०																																																
४	१२५	२०७५/०३/१९	कार्यपालिकाको पदाधिकारीको बैठक	९	२५	१८३५००१०	२७५२५१०	१५५९७५१०																																																
५	१२६	२०७५/०३/१९	गाउँसभाको पदाधिकारीहरुको भत्ता बैठक	२	५७	२११६००१०	२४०७५१०	१८७५२५१०																																																

६	१६६	२०७५/०३/१९	गाउँसभाको पदाधिकारीहरूको भत्ता	१	५७	१११९००१०	१२३७५। ०	९९५२५१०
७	१	२०७४/०७/१ २	गाउँसभाको पदाधिकारी बैठक भत्ता	१	५९	१२७६००१०	१३०५० १०	११४४५०। ०
<b>जम्मा</b>						-	-	७२३२२५१०


७५. **वडा कार्यालयहरूको बैठक भत्ता:-** प्रदेश नं. ३ प्रदेश सरकारले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्य तथा सभाका सदस्यहरूले पाउने सुविधा सम्बन्धी ऐन २०७५ अनुसारको सुविधा मात्र स्थानीय तहका पदाधिकारीलाई भुक्तानी गर्नु पर्दछ । ऐन अनुसार वडा कार्यालयमा बैठक बस्दा वडा अध्यक्ष तथा कर्मचारीहरूलाई बैठक भत्ता भुक्तानी गर्न मिल्ने देखिदैन । त्यस्तै अर्थ मन्त्रालयद्वारा जारी गरीएको कार्य संचालन निर्देशिका २०७४ अनुसार एउटै निकाय र अन्तरगत कार्यालयका पदाधिकारीहरू मात्र उपस्थिति हुने बैठकमा बैठक भत्ता दिन मिल्ने देखिदैन । तर यस कार्यालयको देहाय बमोजिमको वडा कार्यालयको बैठक भत्ता देहाय अनुसार भुक्तानी गरेको पाईएकोले उक्त रकम असुल गर्नु पर्ने रु

सि.नं.	वडा नं.	भौ.नं.मिति	भुक्तानी रकम	कर कट्टी	असुल गर्नुपर्ने रकम
१	१	७८१०७५/०१/२४	११८०००१०	१७७००१०	१००३००१०
२	१	१६३१०७५/०१/२४	५७०००१०	८५५०१०	४८४५०१०
३	२	४०१०७५/११/०४	१०२०००१०	१५३००१०	८६७००१०
४	२	१६२१०७५/०३/२९	७५५००१०	११३२५१०	६४१७५१०
५	३	३५१०७४/१०/२१	९३०००१०	१३९५०१०	७९०५०१०
६	३	१५५१०७५/०३/२९	७३०००१०	१०९५०१०	६२०५०१०
७	४	२९१०७४/१०/१७	१०८०००१०	१६२००१०	९१८००१०
८	४	१२२१०७५/०३/२९	७१५००१०	१०७२५१०	६०७७५१०
९	५	३०१०७४/१०/१७	९१०००१०	१३६५०१०	७७३५०१०
१०	५	१६११०७५/०३/२९	६६०००१०	९९००१०	५६१००१०
११	६	३२१०७४/१०/१८	१०७०००१०	१६०५०१०	९०९५०१०
१२	६	१५८१०७४/०३/२९	७४०००१०	१११००१०	६२९००१०
१३	७	४११०७४/११/१०	८२०००१०	१२३००१०	६९७००१०
१४	७	१५७१०७५/०३/२९	६२०००१०	९३००१०	५२७००१०
१५	८	६०१०७४/१२/२३	१०८०००१०	१६२००१०	९१८००१०
१६	८	१६०१०७५/०३/२९	७८०००१०	११७००१०	६६३००१०
१७	९	४५१०७४/११/१४	९००००१०	१३५००१०	७५५००१०
१८	९	१३२१०७५/०३/२९	७८०००१०	११७००१०	६६३००१०
१९	१०	५११०७४/११/२९	१०१०००१०	१५१५०१०	८५८५०१०
२०	१०	१५९१०७५/०३/२९	५५०००१०	८२५०१०	४६७५०१०
२१	११	३११०७४/१०/१८	१०८०००१०	१६२००१०	९१८००१०
२२	११	१५४१०७५/०३/२९	७७०००१०	११५५०१०	६५४५०१०
<b>जम्मा</b>					१५९३७५०।००


७६. **शिलबन्दी दरभाउ पत्र :** सार्वजनिक खरीद नियमावली २०६४ को नियम ८४(१) बमोजिम सार्वजनिक निकायले स्वीकृत कार्यक्रम र खरीद योजना अनुसार बिस लाख रूपैयांसम्मको लागत अनुमान भएको मालसामान र निर्माण कार्य वा जुन सुकै सेवा ऐनको दफा ४० बमोजिम शिलबन्दी दरभाउ पत्र आहवान गरी खरीद गर्नुपर्ने व्यवस्था छ । कार्यालयले कार्यलय सम्बन्धि सामान रकम खरीद गरेकोमा शिलबन्दी दरभाउ पत्र बाट खरीद नगरी कोटेशन द्वारा खरीद गरेको देखिन्छ ।

७७. **परामर्श सेवाको लागत अनुमान:-** सार्वजनिक खरीद नियमावलि २०६४ को नियम १२ अनुसार सार्वजनिक

अन्तिम लेखापरीक्षण प्रतिवेदन  
तिनपाटन गाउँपालिका, सिन्धुली



आर्थिक वर्ष २०७५/७६



महालेखापरीक्षकको कार्यालय  
काठमाडौं

दफा नं.	व्यहोरा	बेरुजू रकम रु.																																												
	<p>बढी हुन नहुने र अमानतबाट काम गर्नुपर्दा सो कामको लागि आवश्यक पर्ने प्राविधिक सेवा र निर्माण सामग्री सार्वजनिक खरिद ऐन र नियमावलीको प्रक्रिया बमोजिम खरिद गरी ज्यालामा काम लगाउनुपर्ने व्यवस्था छ । यस गाउँ कार्यपालिकाको कार्यालयले वडा कार्यालयहरु मार्फत् विभिन्न सडक आयोजनाहरुको मर्मत तथा ग्राभेलिङको कार्य अमानतबाट गराई निर्माण सामग्री तथा ज्याला वापतको रकम कर्मचारीलाई भुक्तानी गर्ने गरेको पाइयो । अमानतबाट कार्य गराउने सम्बन्धमा कुनै निर्णय भएको समेत देखिएन । तर कार्यालयले प्रमुख प्रशासकीय अधिकृतको कार्यादेशबाट वडा कार्यालयका कर्मचारी मार्फत् रु. ५० हजार देखि २ लाख सम्मको कार्य पटक पटक अमानतबाट गराएको पाइयो । त्यस्तो कार्यको प्रभावकारी अनुगमन तथा गुणस्तर नियन्त्रणको कार्यमूलक संयन्त्र समेत रहेको नपाइएकोले यस्तो कार्यमा नियन्त्रण हुनुपर्ने देखिएको छ । यसरी अमानतबाट कार्य गराएका केही उदाहरण देहाय अनुसार छन्:-</p> <table border="1"> <thead> <tr> <th>भौ.नं. / मिति</th> <th>योजनाको नाम</th> <th>वडा नं</th> <th>खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td>१०-०५/७/१५</td> <td>वडा नं. ११ मा ग्राभेल</td> <td>११</td> <td>९९,९६०/-</td> </tr> <tr> <td>१५-०५/७/९</td> <td>पुल्चोक वडा कार्यालय ग्राभेलिङ</td> <td>१०</td> <td>९९,०८०/-</td> </tr> <tr> <td>१६-०५/८/४</td> <td>पैरे शाखामाडी खण्ड मर्मत</td> <td>२</td> <td>९९,९९७/-</td> </tr> <tr> <td>१७-०५/८/४</td> <td>शाखामाडी भिमस्थान खण्ड मर्मत</td> <td>२</td> <td>१००,०००/-</td> </tr> <tr> <td>२९-०५/८/१९</td> <td>छिल्लिङ्गवास राम्चे</td> <td>३</td> <td>१००,०००/-</td> </tr> <tr> <td>३०-०५/८/२०</td> <td>सिक्रे आधामारा कोटगाउँ सडक मर्मत</td> <td>३</td> <td>९९,५००/-</td> </tr> <tr> <td>४४-०५/९/९</td> <td>वडाभरिको बाटो सरसफाइ</td> <td>३</td> <td>२००,०००/-</td> </tr> <tr> <td>४७-०५/९/९</td> <td>वाङ्गेटार काडाङ्ग सडक</td> <td>९</td> <td>९९,९१४/-</td> </tr> <tr> <td>७७-०५/१०/१५</td> <td>मूल सडक मर्मत</td> <td>९</td> <td>९९,९३३/-</td> </tr> <tr> <td>१५७-०५/३/२४</td> <td>भालुखोला स्वर्गद्वारी निर्माण</td> <td></td> <td>१००,०००/-</td> </tr> </tbody> </table>	भौ.नं. / मिति	योजनाको नाम	वडा नं	खर्च रकम	१०-०५/७/१५	वडा नं. ११ मा ग्राभेल	११	९९,९६०/-	१५-०५/७/९	पुल्चोक वडा कार्यालय ग्राभेलिङ	१०	९९,०८०/-	१६-०५/८/४	पैरे शाखामाडी खण्ड मर्मत	२	९९,९९७/-	१७-०५/८/४	शाखामाडी भिमस्थान खण्ड मर्मत	२	१००,०००/-	२९-०५/८/१९	छिल्लिङ्गवास राम्चे	३	१००,०००/-	३०-०५/८/२०	सिक्रे आधामारा कोटगाउँ सडक मर्मत	३	९९,५००/-	४४-०५/९/९	वडाभरिको बाटो सरसफाइ	३	२००,०००/-	४७-०५/९/९	वाङ्गेटार काडाङ्ग सडक	९	९९,९१४/-	७७-०५/१०/१५	मूल सडक मर्मत	९	९९,९३३/-	१५७-०५/३/२४	भालुखोला स्वर्गद्वारी निर्माण		१००,०००/-	
भौ.नं. / मिति	योजनाको नाम	वडा नं	खर्च रकम																																											
१०-०५/७/१५	वडा नं. ११ मा ग्राभेल	११	९९,९६०/-																																											
१५-०५/७/९	पुल्चोक वडा कार्यालय ग्राभेलिङ	१०	९९,०८०/-																																											
१६-०५/८/४	पैरे शाखामाडी खण्ड मर्मत	२	९९,९९७/-																																											
१७-०५/८/४	शाखामाडी भिमस्थान खण्ड मर्मत	२	१००,०००/-																																											
२९-०५/८/१९	छिल्लिङ्गवास राम्चे	३	१००,०००/-																																											
३०-०५/८/२०	सिक्रे आधामारा कोटगाउँ सडक मर्मत	३	९९,५००/-																																											
४४-०५/९/९	वडाभरिको बाटो सरसफाइ	३	२००,०००/-																																											
४७-०५/९/९	वाङ्गेटार काडाङ्ग सडक	९	९९,९१४/-																																											
७७-०५/१०/१५	मूल सडक मर्मत	९	९९,९३३/-																																											
१५७-०५/३/२४	भालुखोला स्वर्गद्वारी निर्माण		१००,०००/-																																											
३६.	<p>४४-०५/९/९ ३ नं. वडाभरिको बाटो सरसफाइ वापत वडा सचिवलाई रु. २ लाख भुक्तानी गरेकोमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९८ को प्रावधानको प्रतिकूल हुने गरी रु. १ लाखभन्दा बढीको कार्य अमानतबाट गराएको पाइएकोले उक्त कार्य नियमसम्मत नदेखिएको रु.</p>	२००,०००/-																																												
३७.	<p><b>घटी लम्बाइमा कार्य</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नर्म्स अनुसार लागत अनुमान तयार गर्नुपर्ने साथै नियम १२३ मा निर्माण कार्यको भुक्तानी गर्दा प्राविधिक नाप जाँच गरी नापी किताबमा उल्लेख भएको वास्तविक कार्य सम्पादनको आधारमा भुक्तानी दिनु पर्ने व्यवस्था छ । कार्यालयले उपभोक्ता समितिहरूसँग सम्झौता गरी निर्माण गराएका कतिपय सडक निर्माण योजनाहरुमा लागत अनुमान तथा सम्झौतामा उल्लेख भएको लम्बाइभन्दा घटी लम्बाइमा सडक खन्ने कार्य (नयाँ ट्रयाक तथा सडक विस्तार समेत) भएको पाइयो । यसरी लम्बाइ घटे तापनि उक्त आइटमको कार्य परिमाण भने पुरै वा सोभन्दा बढी परिमाणको भुक्तानी गरेको पाइयो । कतिपय योजनामा नापी किताबमा चौडाइ वा उचाइ बढाएर तथा कतिपयमा चट्टानको परिमाण बढाएको कारणबाट पुरा लम्बाइमा सडक खन्ने कार्य नभएको अवस्थामा पनि सम्झौता अनुसारको पुरै रकम भुक्तानी भएको अवस्था छ । यसरी घटी लम्बाइमा बाटो कटिडको कार्य भएको अवस्थामा नमूना छनौट गरी परीक्षण गरिएका निम्नलिखित १३ योजनाहरुमा पुरै कार्य परिमाण वा काम भएको अनुपातमा बढी कार्य परिमाणको भुक्तानी दिएको सम्बन्धमा क्रस सेक्शन ड्रइङ्ग सहितको प्राविधिक पुष्ट्याइँ पेश हुनुपर्ने देखिएको रु.</p>	३९,७२,२९१/-																																												
	<table border="1"> <thead> <tr> <th rowspan="2">भौ.नं. / मिति</th> <th rowspan="2">सडक योजनाको नाम</th> <th colspan="2">लागत अनुमान/सम्झौता अनुसार</th> <th colspan="2">नापी किताब अनुसार</th> <th rowspan="2">काम भएको ल. अनुसार हुने परिमाण (घ.मी.)</th> <th rowspan="2">लम्बाइको अनुपातमा बढी परिमाण (घ.मी.)</th> <th rowspan="2">औ. दर रु.</th> <th rowspan="2">थप रकम रु.</th> </tr> <tr> <th>कूल लम्बाई ( मी.)</th> <th>एक्साभेशनको परिमाण ( घ.मी.)</th> <th>कूल लम्बाई ( मी.)</th> <th>एक्साभेशन को परिमाण (घ.मी.)</th> </tr> </thead> <tbody> <tr> <td>१५२-०५/११/२८</td> <td>गोलेडाँडा चाँपडाँडा सडक</td> <td>५५०</td> <td>५४११</td> <td>५४०</td> <td>५२३०</td> <td>३८९६</td> <td>१३३४</td> <td>८६/४९</td> <td>११५३७८</td> </tr> <tr> <td>१४४-०५/११/२७</td> <td>घाङ्गेटार गिनीचौर वाङ्गेटार बेंसी सडक</td> <td>२०७०</td> <td>१३१९५</td> <td>१९००</td> <td>१५९९६</td> <td>१२१११</td> <td>३८०५</td> <td>७४/५५</td> <td>२८४४२३</td> </tr> </tbody> </table>	भौ.नं. / मिति	सडक योजनाको नाम	लागत अनुमान/सम्झौता अनुसार		नापी किताब अनुसार		काम भएको ल. अनुसार हुने परिमाण (घ.मी.)	लम्बाइको अनुपातमा बढी परिमाण (घ.मी.)	औ. दर रु.	थप रकम रु.	कूल लम्बाई ( मी.)	एक्साभेशनको परिमाण ( घ.मी.)	कूल लम्बाई ( मी.)	एक्साभेशन को परिमाण (घ.मी.)	१५२-०५/११/२८	गोलेडाँडा चाँपडाँडा सडक	५५०	५४११	५४०	५२३०	३८९६	१३३४	८६/४९	११५३७८	१४४-०५/११/२७	घाङ्गेटार गिनीचौर वाङ्गेटार बेंसी सडक	२०७०	१३१९५	१९००	१५९९६	१२१११	३८०५	७४/५५	२८४४२३											
भौ.नं. / मिति	सडक योजनाको नाम			लागत अनुमान/सम्झौता अनुसार		नापी किताब अनुसार						काम भएको ल. अनुसार हुने परिमाण (घ.मी.)	लम्बाइको अनुपातमा बढी परिमाण (घ.मी.)	औ. दर रु.	थप रकम रु.																															
		कूल लम्बाई ( मी.)	एक्साभेशनको परिमाण ( घ.मी.)	कूल लम्बाई ( मी.)	एक्साभेशन को परिमाण (घ.मी.)																																									
१५२-०५/११/२८	गोलेडाँडा चाँपडाँडा सडक	५५०	५४११	५४०	५२३०	३८९६	१३३४	८६/४९	११५३७८																																					
१४४-०५/११/२७	घाङ्गेटार गिनीचौर वाङ्गेटार बेंसी सडक	२०७०	१३१९५	१९००	१५९९६	१२१११	३८०५	७४/५५	२८४४२३																																					

दफा नं.	व्यहोरा									बेरजू रकम रु.
१६४- ०७५/१२/०४	फुर्याल पाखा उकालो सिरान बाहुन तिल्युङ्ग सडक	२०१०	१८२०९	१२७५	१९३७४	११५५०	७८२४	७५/८९	५९३७६३	
२१७- ०७६/१/५	फेदी लम्सार, हलीडाँडा ढाडे बेसी सडक	३६००	२०८४६	२२४०	२०४६८	१२९७१	७४९७	८२/८९	६२१४२६	
२४४- ०७६/१/१२	धोबीडाँडा रसुवा सातधारी अचले सडक	१४७०	३८५०	९५०	३१९८	२४८८	७१०	१५२/२८	१०८११९	
२६८- ०७६/१/१६	प्रा.वि. सल्ले सडक	१४७०	६८२९	९६०	६१५४	४४६०	१६९४	९१/४५	१५४९१६	
२८२- ०७६/१/१७	शानि मभुवा डुम्रेबेसी सडक	१८६०	१३८८६	१४८०	१२१२१	११०४९	१०७२	९३/२४	९९९६३	
३०४- ०७६/१/२६	हिराथुम्की मल्ले सडक	१५३०	१२६२३	११५०	१३७२४	९४८८	४२३६	९८/६६	४१७९२४	
३०६- ०७६/१/२६	भुगा जोरसिमल सडक	४३८६	१०२८१	३२००	९४५३	७५०१	१९५२	१०७/९१	२१०६४०	
३०८- ०७६/१/२६	आम्बोटे कन्ये खोला भन्ज्याङ्ग सडक	३७४०	१९८२२	३५६०	२१७५६	१८८६८	२८८८	१२९/९८	३७५३८२	
सुत्र सफ्टवेयरको भौचर										०
९-०७६/२/३२	वतासे नरापु आम्बोटे	२४००	२२९८०	२०००	२२५२१	१९१५०	३३७१	८९/९१	३०३०८७	
७८- ०७६/३/७	टुटेवर हरीभन्ज्याङ्ग सडक निर्माण	४३६०	३२२५६	३२८०	३३७०४	२४८३६	८८६८	७७/५०	६८७२७०	
जम्मा									३९७२२९१/-	

३८. **माटो र चट्टान काट्ने कार्यको अनुपात** – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नर्स अनुसार लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। साथै माटो र चट्टान काट्ने कार्यको अनुपात (Soil & Rock cutting Ratio) निर्धारण गर्दा विस्तृत सर्भे, डिजाइन रिपोर्ट (DPR) वा स्वाइल टेष्टको आधार लिएर गर्नुपर्दछ। कार्यालयले उक्त आधारहरू बेगरै क्रस सेक्शन ड्रइङ्ग समेत नराखी स्वाइल र रक कटिङ्गको अनुपात निर्धारण गर्ने गरेको पाइयो। कार्यालयबाट सञ्चालित मोटरबाटो योजनाहरूको भुक्तानीको सेस्ता परीक्षण गर्दा नरम तथा कडा चट्टान ३० देखि ६० प्रतिशतसम्म राखेको पाइयो। प्राविधिक पुष्ट्याइँ तथा आधार र क्रस सेक्शन ड्रइङ्ग बेगर लागत बढी पर्ने आईटममा बढी अनुपात राखी भुक्तानी गर्दा लागत वृद्धि हुने अवस्था देखिएको छ। यस किसिमको प्रवृत्तिमा सुधार हुनुपर्दछ। यसका केही उदाहरण देहाय अनुसार छन् :-

योजनाको नाम	कूल रोड वे एक्साभेशनपरिमाण (घ.मी.)	माटो, चट्टान अनुपात (प्रतिशत)				एक्साभेशन दर रु. (प्रति घ.मी.)			
		नरम माटो	कडा माटो	नरम चट्टान	मध्यम/कडा चट्टान	नरम माटो	कडा माटो	नरम चट्टान	मध्यम/कडा चट्टान
त्रिशुले पचरंग जरायोटा सडक	२६९१	२०	२०	४०	२०	६५/०२	७८/१५	१०५/५६	१३०/८०
डुम्री खहरे वडा कार्यालय सडक	१८६८	३८	३८	३०	-	६५/०२	७८/१५	१०५/५६	१३०/८०
कालीमाटी धन्सार सडक	१९२०९	२५	२३	२८	२४	६५/०२	७८/१५	१०५/५६	१३०/८०
प्रा.वि. सल्ले सडक	६१५३	१८	४२	४०	-	६५/०२	७८/१५	१०५/५६	१३०/८०
मभुवा भदौरे डुम्रे बेसी	१२१२१	३५	२७	२२	१६	६५/०२	७८/१५	१०५/५६	१३०/८०
हिराथुम्की मल्ले सडक	१३७२४	२६	२४	५०	-	६५/०२	७८/१५	१०५/५६	१३०/८०

३९. **थप व्ययभार** – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० बमोजिम निर्माण कार्यको स्वीकृत नर्स अनुसार लागत अनुमान तयार गरी स्वीकृत ड्रइङ्ग/डिजाइन तथा लागत अनुमान अनुसार निर्माण कार्य हुनुपर्दछ। कार्यालयले छनौट गरी सञ्चालन गरेका कतिपय सडक आयोजनाको माटो र चट्टानको अनुपात शुरु लागत अनुमान/डिजाइन तथा डि.पि.आर. मा उल्लेख भएकोभन्दा सारभूत रूपमा फरक हुने (कतिपयमा चट्टानको मात्रा २.६ गुणासम्म वृद्धि) गरी कार्य सम्पन्न गराएको पाइयो। जसको कारणबाट तोकिएकोभन्दा घटी लम्बाइ तथा परिमाणमा काम भए तापनि सम्भौता अनुसारको पुरै रकम भुक्तानी भएको छ। निम्नलिखित सडक योजनाको लागत अनुमान/डिजाइनमा उल्लेख भएभन्दा बढी चट्टान राखेको कारणबाट देहाय अनुसार रु. ७३४,१२७/- थप व्ययभार परेको देखिएकोले यसरी चट्टानको मात्रा बढाउनुको कारण, आधार तथा प्राविधिक पुष्ट्याइँ पेश हुनुपर्ने रू.

भौ.नं./मिति	सडक योजनाको नाम	चट्टानको अनुपात (प्रतिशतमा)	एक्साभेशन दर	फरक दर

दफा नं.	व्यहोरा							बेरुजू रकम रु.																				
			काम भएको परिमाण (घ.मी.)	लागत अनुमान/डिजाइन अनुसार	नापी किताब अनुसार	ल.ई. अनुसारको भारत औसत दर	भुक्तानी भएको भारत औसत दर		थप व्ययभार रु.																			
	५६-०५/१०/९	साठीमुरे चिलाउने वास खोल्मेडौँडा धाप्रि	९१२०	५	२०	७०/३४	७७/०७	६/७३	६१३७६/-																			
	१६०-०५/१२/४	कालीमाटी भन्ज्याङ्ग गाउँ सडक	९०२३	२०	३०	८३/२२	८७/०५	३/८३	३४५५८/-																			
	२५९-०५/१/१३	कालीमाटी धन्सार सडक	१९२०९	२०	५२	८२/४७	१०६/०३	२३/५६	४५२५६४/-																			
	२८२-०५/१/१७	मभुवा भदौरे डुम्रे बेसी	१२१२१	१५	३८	८१/३६	९३/२४	११/८८	१४३९९७/-																			
	३०५-०५/१/२६	कालीमाटी बालाजोर सडक	६३१७५०	२०	४०	८३/४३	९०/०२	६/५९	४१६३२/-																			
								<b>जम्मा</b>	<b>०/-</b>																			
४०.	<p><b>लम सम ढुवानी खर्च</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४ मा निर्माण कार्यको लागत अनुमान तयार गर्दा स्वीकृत नर्स तथा दररेट अनुसार दर विश्लेषण गरी आइटमको दर निर्धारण गर्नुपर्ने व्यवस्था छ। कार्यालयले निर्माणसँग सम्बन्धित विभिन्न योजनाको लागत अनुमान तयार गर्दा निर्माण सामग्री ढुवानी भनी केही निश्चत रकम लम सम (एक मुष्ट) मा राख्ने गरेको पाइयो। निर्माण सामग्रीको परिमाण, तौल तथा निर्माणस्थलसम्मको दुरीको आधारमा ढुवानी लागत तय गर्नुपर्ने वा निर्माणको आइटम दरमा नै ढुवानी लागत विश्लेषण गरी समावेश गर्नुपर्नेमा यसरी एकमुष्ट लागत समावेश गर्ने कार्य उपयुक्त नदेखिएकोले यसमा सुधार हुनुपर्दछ। लमसम ढुवानी लागत समावेश भएका केही उदाहरण निम्नानुसार छन्:-</p> <table border="1"> <thead> <tr> <th>भौ.नं./मिति</th> <th>योजनाको नाम</th> <th>कुल खर्च</th> <th>ढुवानी रकम</th> <th>प्रतिशत</th> </tr> </thead> <tbody> <tr> <td>५१-०५/९/२५</td> <td>विद्युत विस्तार, वडा नं. ९</td> <td>१७,०९,८००/-</td> <td>४५,०००/-</td> <td>२.६३</td> </tr> <tr> <td>६७-०५/३/०६</td> <td>पिपलभन्ज्याङ्ग पहिरो नियन्त्रण</td> <td>२००,०००/-</td> <td>७,९००/-</td> <td>३.९५</td> </tr> <tr> <td>११८-०५/३/२८</td> <td>विद्युत विस्तार, वडा नं. ९</td> <td>५००,०००/-</td> <td>४५,०००/-</td> <td>९.००</td> </tr> </tbody> </table>							भौ.नं./मिति	योजनाको नाम	कुल खर्च	ढुवानी रकम	प्रतिशत	५१-०५/९/२५	विद्युत विस्तार, वडा नं. ९	१७,०९,८००/-	४५,०००/-	२.६३	६७-०५/३/०६	पिपलभन्ज्याङ्ग पहिरो नियन्त्रण	२००,०००/-	७,९००/-	३.९५	११८-०५/३/२८	विद्युत विस्तार, वडा नं. ९	५००,०००/-	४५,०००/-	९.००	
भौ.नं./मिति	योजनाको नाम	कुल खर्च	ढुवानी रकम	प्रतिशत																								
५१-०५/९/२५	विद्युत विस्तार, वडा नं. ९	१७,०९,८००/-	४५,०००/-	२.६३																								
६७-०५/३/०६	पिपलभन्ज्याङ्ग पहिरो नियन्त्रण	२००,०००/-	७,९००/-	३.९५																								
११८-०५/३/२८	विद्युत विस्तार, वडा नं. ९	५००,०००/-	४५,०००/-	९.००																								
४१.	<p><b>भौ.नं. ९९-०५/३/१८ : नाफामूलक संस्थाको लागि खर्च</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ को उपदफा (३) मा गाउँपालिका तथा नगरपालिकाले विकास योजना छनौट गर्दा आर्थिक विकास तथा गरीबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आमदानी र रोजगारी बढ्ने किसिमका योजनाहरूलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ। गाउँपालिका कार्यालयले निजी तथा सहकारी क्षेत्रबाट प्रवर्द्धित तथा सञ्चालित गाउँपालिकाको वडा नं. २ मा अवस्थित तीनपाटन महिला दुग्ध उत्पादक कृषि सहकारी नामक एक सहकारी संस्थाको गोठ निर्माण वापत रु. ५९९,१३६/- भुक्तानी गरेको पाइयो। नाफामूलक संस्थाबाट गाउँपालिकालाई प्राप्त हुने प्रतिफल तथा सेवा सम्बन्धमा स्पष्ट मापदण्ड तथा कार्यविधि तर्जुमा नगरी गरिएको खर्च मनासिब देखिएन। अतः त्यस्ता संस्थामा लगानी गर्दा संस्था/कम्पनीको शेयर स्वामित्व समेत प्राप्त हुने गरी दीर्घकालीन प्रतिफल समेतको विचार गरी लगानी गर्नुपर्ने र यसरी भएको लगानी बराबरको शेयर स्वामित्व प्राप्त हुने व्यवस्था गर्नुपर्ने देखिएको रु.</p>							५९९,१३६/-																				
४२.	<p><b>भौ.नं. ९८-०५/३/१८</b> <b>नापी किताब पेश नभएको</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा निर्माण कार्यको भुक्तानी गर्दा प्राविधिक नाप जाँच गरी नापी किताबमा उल्लेख भएको वास्तविक कार्य सम्पादनको आधारमा भुक्तानी दिनु पर्ने उल्लेख छ। कार्यालयले बतासे-नरापू-आम्बोटे सडक योजना उपभोक्ता समितिलाई रु. १०,०५,३२८/- भुक्तानी गरेकोमा सोसँग सम्बन्धित लागत अनुमान, सम्भौता तथा नापी किताब पेश हुन आएन। अतः बिल भुक्तानी हुनु अघिको नाप, जाँच भएको नापी किताब, अनुमान तथा सम्भौता पेश हुनुपर्ने रु.</p>							१०,०५,३२८/-																				
४३.	<p><b>विद्युत विस्तार कार्य</b> – कार्यालयले निम्नलिखित वडामा उपभोक्ता समिति मार्फत् विद्युत विस्तार कार्यको लागि यस वर्ष देहाय अनुसार रु. ०/- खर्च लेखेकोमा देहाय अनुसारका व्यहोरा देखियो :-</p> <table border="1"> <thead> <tr> <th>भौ.नं./मिति</th> <th>योजनाको नाम</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>११८-०५/३/२२</td> <td>वडा नं. १ मा विद्युत विस्तार (पोल गाड्ने तथा तार विछ्याउने)</td> <td>५,००,०००/-</td> </tr> </tbody> </table>							भौ.नं./मिति	योजनाको नाम	रकम रु.	११८-०५/३/२२	वडा नं. १ मा विद्युत विस्तार (पोल गाड्ने तथा तार विछ्याउने)	५,००,०००/-															
भौ.नं./मिति	योजनाको नाम	रकम रु.																										
११८-०५/३/२२	वडा नं. १ मा विद्युत विस्तार (पोल गाड्ने तथा तार विछ्याउने)	५,००,०००/-																										

वफा नं.	व्यहोरा		बेरजू रकम रु.																										
	६९.८७.०५/३/१८	वडा नं. ९ मा विद्युत विस्तार (पोल, तार सप्लाइ तथा जडान)	२६,८८,०००/-																										
	जम्मा		०/-																										
४३.१.	<b>विद्युतीकरण कार्य उपभोक्ताबाट गराएको</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९.७ अनुसार उपभोक्ता समितिहरुलाई मेशिन, औजार उपकरणहरुको आवश्यक नपने, श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ। तर कार्यालयले विद्युतीय उपकरण (ट्रान्सफर्मर, पोल, तार, कन्डक्टर आदि) खरिद तथा तार विछ्याउने जस्तो जटिल प्राविधिक पक्ष समावेश कार्य उपभोक्ता समितिहरु मार्फत् गराएको मनासिब देखिएन। यस्ता कार्य व्यावसायिक, अनुभवी र योग्य फर्मबाट बोलपत्र प्रतिस्पर्धा मार्फत् गराउनु पर्दछ।																												
४३.२.	<b>गुणस्तर परीक्षण तथा भौतिक निरीक्षण</b> – विद्युत विस्तार कार्यक्रम अन्तर्गत उपभोक्ताले विभिन्न आपूर्तिकर्ताबाट ट्रान्सफर्मर, ग्याल्भनाइज्ड स्टील पोल, तार, कन्डक्टर लगायतका विभिन्न विद्युतीय उपकरण/सामग्रीहरु खरिद गरी ल्याएकोमा सोको Technical Specification तथा गुणस्तर मापदण्ड निर्धारण गर्ने Quality Assurance Plan (QAP) अनुसार गुणस्तर परीक्षण गर्नुपर्नेमा सो अनुसार गुणस्तर परीक्षण गरे, गराएको पाइएन। अतः त्यस्ता उपकरण/सामग्रीको प्रयोगशाला परीक्षण तथा भौतिक परीक्षण गर्ने व्यवस्था मिलाई निर्धारित गुणस्तर कायम गर्नुपर्दछ।																												
४३.३.	<b>फरक दर</b> – कार्यालयले विद्युत विस्तार कार्यको लागत अनुमान तयार गर्दा नेपाल विद्युत प्राधिकरणको नर्मस तथा दर रेटको आधारमा गरेको उल्लेख गरेको छ। तर कतिपय सामग्रीको दररेट तथा जडानको ज्याला भुक्तानी गर्दा प्राधिकरणले उपलब्ध गराएको दरभन्दा बढी दरबाट देखिएकोले असूल हुनुपर्दछ।																												
	(क) <b>वडा नं. १</b> मा विद्युत विस्तार कार्यका उपभोक्ता समितिलाई रु. ५००,०००/- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा निम्न आइटमको भुक्तानी नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत दरभन्दा बढी दरबाट भुक्तानी गरेको देखिएकोले बढी भुक्तानी देखिएको रु. ०६४२/- असूल हुनुपर्ने रु.		१,३७,६४२/-																										
	<table border="1"> <thead> <tr> <th>विवरण</th> <th>परिमाण</th> <th>भुक्तानी भएको दर</th> <th>हुनुपर्ने दर</th> <th>फरक दर</th> <th>बढी भुक्तानी रु.</th> </tr> </thead> <tbody> <tr> <td>Erection work of 8 m. Long STP poles</td> <td>90 Nos</td> <td>४७९४/३५</td> <td>३२६४/९९</td> <td>१५२९/३६</td> <td>१३७,६४२/-</td> </tr> </tbody> </table>		विवरण	परिमाण	भुक्तानी भएको दर	हुनुपर्ने दर	फरक दर	बढी भुक्तानी रु.	Erection work of 8 m. Long STP poles	90 Nos	४७९४/३५	३२६४/९९	१५२९/३६	१३७,६४२/-															
विवरण	परिमाण	भुक्तानी भएको दर	हुनुपर्ने दर	फरक दर	बढी भुक्तानी रु.																								
Erection work of 8 m. Long STP poles	90 Nos	४७९४/३५	३२६४/९९	१५२९/३६	१३७,६४२/-																								
	(ख) <b>वडा नं. ९</b> मा विद्युत विस्तार कार्यका उपभोक्ता समितिलाई रु. २६,८८,०००/- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत दरभन्दा बढी दरबाट भुक्तानी गरेको देखिएकोले बढी भुक्तानी देखिएको रु. २,१२,६७४/- असूल हुनुपर्ने रु. रु.		२,१२,६७४/-																										
	<table border="1"> <thead> <tr> <th>विवरण</th> <th>परिमाण</th> <th>स्वीकृत दर</th> <th>भुक्तानी भएको दर</th> <th>फरक दर</th> <th>बढी भुक्तानी रु.</th> </tr> </thead> <tbody> <tr> <td>8 m. Long STP poles</td> <td>26 Nos</td> <td>१४,८१४/३०</td> <td>१६७७०/-</td> <td>१९५५/७०</td> <td>१७६,०१३/-</td> </tr> <tr> <td>30 sq. mm ACSR conductor</td> <td>18.32 Km</td> <td>३३४९८/८५</td> <td>३५,५००/-</td> <td>२००१/१५</td> <td>३६,६६९/-</td> </tr> <tr> <td colspan="4"></td> <td>जम्मा</td> <td>०/-</td> </tr> </tbody> </table>		विवरण	परिमाण	स्वीकृत दर	भुक्तानी भएको दर	फरक दर	बढी भुक्तानी रु.	8 m. Long STP poles	26 Nos	१४,८१४/३०	१६७७०/-	१९५५/७०	१७६,०१३/-	30 sq. mm ACSR conductor	18.32 Km	३३४९८/८५	३५,५००/-	२००१/१५	३६,६६९/-					जम्मा	०/-			
विवरण	परिमाण	स्वीकृत दर	भुक्तानी भएको दर	फरक दर	बढी भुक्तानी रु.																								
8 m. Long STP poles	26 Nos	१४,८१४/३०	१६७७०/-	१९५५/७०	१७६,०१३/-																								
30 sq. mm ACSR conductor	18.32 Km	३३४९८/८५	३५,५००/-	२००१/१५	३६,६६९/-																								
				जम्मा	०/-																								
४४.	<b>विद्युत उपकरण/सामग्री आपूर्ति</b> – निम्नलिखित वडाहरुमा विद्युत विस्तारका लागि आवश्यक पर्ने विद्युत पोल, तार तथा अन्य सामग्री आपूर्तिको लागि बोलपत्रको माध्यमबाट छनौट भएका निम्नलिखित आपूर्तिकर्तालाई रु. ७७,५७,६०७/- भुक्तानी गरेकोमा निम्न व्यहोरा देखियो :-																												
	<table border="1"> <thead> <tr> <th>भौ.नं. / मिति</th> <th>विवरण</th> <th>आपूर्तिकर्ताको नाम</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>३१५-०५/१/२७, ७६-०५/३/०७</td> <td>वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा ट्रान्सफर्मर आपूर्ति</td> <td>न्यू जगदम्बा सप्लायर्स, काठमाडौं</td> <td>४८,७५,९३४/-</td> </tr> <tr> <td>३२१-०५/१/२७</td> <td>वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा अन्य सामग्री आपूर्ति</td> <td>एस. एम. ट्रेडर्स एण्ड सप्लायर्स, काठमाडौं</td> <td>२८,८१,६७३/-</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>७७,५७,६०७/-</td> </tr> </tbody> </table>		भौ.नं. / मिति	विवरण	आपूर्तिकर्ताको नाम	रकम रु.	३१५-०५/१/२७, ७६-०५/३/०७	वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा ट्रान्सफर्मर आपूर्ति	न्यू जगदम्बा सप्लायर्स, काठमाडौं	४८,७५,९३४/-	३२१-०५/१/२७	वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा अन्य सामग्री आपूर्ति	एस. एम. ट्रेडर्स एण्ड सप्लायर्स, काठमाडौं	२८,८१,६७३/-	जम्मा			७७,५७,६०७/-											
भौ.नं. / मिति	विवरण	आपूर्तिकर्ताको नाम	रकम रु.																										
३१५-०५/१/२७, ७६-०५/३/०७	वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा ट्रान्सफर्मर आपूर्ति	न्यू जगदम्बा सप्लायर्स, काठमाडौं	४८,७५,९३४/-																										
३२१-०५/१/२७	वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा अन्य सामग्री आपूर्ति	एस. एम. ट्रेडर्स एण्ड सप्लायर्स, काठमाडौं	२८,८१,६७३/-																										
जम्मा			७७,५७,६०७/-																										
४४.१.	<b>गुणस्तर परीक्षण तथा भौतिक निरीक्षण</b> – विद्युत विस्तार कार्यक्रम अन्तर्गत माथि उल्लेखित आपूर्तिकर्ताले ट्रान्सफर्मर, ग्याल्भनाइज्ड स्टील पोल, तार, कन्डक्टर लगायतका विभिन्न विद्युतीय उपकरण/सामग्रीहरु खरिद गरी ल्याएकोमा सोको Technical Specification तथा गुणस्तर मापदण्ड निर्धारण गर्ने Quality Assurance Plan अनुसार गुणस्तर परीक्षण गर्नुपर्नेमा सो अनुसार गुणस्तर परीक्षण गरे, गराएको पाइएन। अतः त्यस्ता उपकरण/सामग्रीको प्रयोगशाला परीक्षण तथा भौतिक परीक्षण गर्ने व्यवस्था मिलाई निर्धारित गुणस्तर कायम गर्नुपर्दछ।																												

दफा नं.	व्यहोरा	बेरुजू रकम रु.																				
४४.२.	<p><b>ट्रान्सफर्मरको गुणस्तर परीक्षण</b> – न्यू जगदम्बा सप्लायर्स, काठमाडौंले निम्नानुसारका २ थान ट्रान्सफर्मर आपूर्ति गरेकोमा सो को गुणस्तर परीक्षण प्रतिवेदन संलग्न गरेको पाइएन । नेपाल ट्रान्सफर्मर एण्ड एलाइड प्रा.लि. बाट उत्पादित उक्त ट्रान्सफर्मरको वारेण्टी पिरियड ६ वर्ष उल्लेख भएकोमा विद्युतीकरण कार्यको लागि नेपालको आधिकारिक निकाय नेपाल विद्युत प्राधिकरणबाट सो को पुष्ट्याई तथा गुणस्तर परीक्षण गरिएको प्रमाण पेश हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>विवरण</th> <th>क्षमता</th> <th>आपूर्तिकर्ताको नाम</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>१. ट्रान्सफर्मर</td> <td>50 KVA</td> <td>न्यू जगदम्बा सप्लायर्स, काठमाडौं</td> <td>३७५,०००/-</td> </tr> <tr> <td>२. ट्रान्सफर्मर</td> <td>100 KVA</td> <td>न्यू जगदम्बा सप्लायर्स, काठमाडौं</td> <td>५९५,०००/-</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>०/-</td> </tr> </tbody> </table>	विवरण	क्षमता	आपूर्तिकर्ताको नाम	रकम रु.	१. ट्रान्सफर्मर	50 KVA	न्यू जगदम्बा सप्लायर्स, काठमाडौं	३७५,०००/-	२. ट्रान्सफर्मर	100 KVA	न्यू जगदम्बा सप्लायर्स, काठमाडौं	५९५,०००/-	जम्मा			०/-	९७०,०००/-				
विवरण	क्षमता	आपूर्तिकर्ताको नाम	रकम रु.																			
१. ट्रान्सफर्मर	50 KVA	न्यू जगदम्बा सप्लायर्स, काठमाडौं	३७५,०००/-																			
२. ट्रान्सफर्मर	100 KVA	न्यू जगदम्बा सप्लायर्स, काठमाडौं	५९५,०००/-																			
जम्मा			०/-																			
४४.३.	<p><b>नपाउने रकम भुक्तानी</b> – वडा नं. ७ र ८ मा विद्युत विस्तारको लागि पोल, तार तथा अन्य सामग्री आपूर्तिको लागि एस. एम. ट्रेडर्स एण्ड सप्लायर्स, काठमाडौंलाई ढुवानी भाडा वापत रु. ९६,०००/- भुक्तानी गरेकोमा स्वीकृत लागत अनुमान तथा बिड डकुमेण्ट्स अनुसार उक्त मालसामानको आइटम दरमा नै ढुवानी लागत समावेश भइसकेको पाइयो । आपूर्तिकर्ताले पेश गरेको प्रस्ताव, बिड डकुमेण्ट्स तथा सम्झौतामा नभएको ढुवानी खर्च पछि कार्यादेशमा समावेश गरी दिएको पाइएकोले उक्त रकम सम्बन्धित आपूर्तिकर्ताबाट असूल हुनुपर्ने रु.</p>	९६,०००/-																				
४५.	<p>३२०-०७६/१/२७ (निर्माण सामग्री आपूर्ति, ठेक्का नं. १२) र्याबियन बक्स, एच.डी.पी. पाइप लगायतका निर्माण सामग्री आपूर्ति वापत एस.एम.ट्रेडर्स एण्ड सप्लायर्स, काठमाडौंलाई रु. १७,८०,८००/- भुक्तानी भएकोमा निम्न व्यहोरा देखियो :-</p>																					
४५.१	<p><b>भेरिेशन बेगर थप भुक्तानी</b> – सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५४ मा खरिद सम्झौता गर्दाका बखत पूर्वानुमान गर्न नकिएको परिस्थिति सिर्जना भएमा सो को स्पष्ट कारण खुलाई नियमावलीमा तोकिएको कार्यविधि अपनाई भेरिेशन आदेश जारी गर्न सकिने व्यवस्था छ । कार्यालयले उक्त आपूर्तिकर्तासँग मिति २०७५/१२/२६ मा उल्लेखित मालसामान आपूर्तिको लागि रु. १२,१४,२९८/- को सम्झौता गरेकोमा रु. १७,८०,८००/- भुक्तानी गरेको पाइयो । यसरी सम्झौता तथा कार्यादेश भन्दा रु. ५,६६,५०२/- भुक्तानी गरेकोमा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार भेरिेशन आदेश स्वीकृत समेत गरेको नपाइएकोले उक्त थप भुक्तानी नियमसम्मत नदेखिएको रु.</p>	५,६६,५०२/-																				
४५.२	<p><b>नपाउने ढुवानी रकम भुक्तानी</b> – निर्माण सामग्री आपूर्तिकर्ता एस. एम. ट्रेडर्स एण्ड सप्लायर्स, काठमाडौंलाई ढुवानी भाडा वापत रु. १८१,४०५/- भुक्तानी गरेकोमा स्वीकृत लागत अनुमान तथा बिड डकुमेण्ट्स अनुसार उक्त मालसामानको आइटम दरमा नै ढुवानी लागत समावेश भइसकेको पाइयो । आपूर्तिकर्ताले पेश गरेको प्रस्ताव, बिड डकुमेण्ट्स तथा सम्झौतामा नभएको ढुवानी खर्च पछि कार्यादेशमा समावेश गरी दिएको पाइएकोले उक्त रकम सम्बन्धित आपूर्तिकर्ताबाट असूल हुनुपर्ने रु.</p>	१८१,४०५/-																				
४६.	<p><b>एज बिल्ट ड्रइङ्ग पेश नभएको</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५(१) मा खरिद सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न भएको ३० दिनभित्र निर्माण व्यवसायीले एज बिल्ट ड्रइङ्ग पेश गर्नुपर्ने व्यवस्था छ । साथै निम्नलिखित भवन निर्माणका लागि निर्माण व्यवसायीसँग भएको सम्झौताको जि.सी.सी. ५६.२ मा पनि एज बिल्ट ड्रइङ्ग पेश गर्नुपर्ने, पेश नगरेमा कबोल अंकको ५ प्रतिशतले हुने रकम रोक्का राख्नुपर्ने व्यवस्था छ । कार्यालयले निम्नलिखित भवन निर्माण कार्यका निर्माण व्यवसायीलाई देहाय अनुसार अन्तिम बिल भुक्तानी गरेकोमा भवन निर्माण कार्य सम्पन्न भएको ७ महिना अवधिसम्म पनि एज बिल्ट ड्रइङ्ग पेश गरेको नपाइएकोले सम्झौता अनुसार कबोल अंकको ५ प्रतिशतले हुने रकम असूल हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>भौ.नं./मिति</th> <th>योजनाको नाम</th> <th>निर्माण व्यवसायी</th> <th>सम्झौता रकम</th> <th>५ प्रतिशतले हुने रकम</th> </tr> </thead> <tbody> <tr> <td>१६६-०७६/३/२६</td> <td>वडा कार्यालय भवन, वडा नं. ७</td> <td>श्री चन्दन कन्स्ट्रक्सन</td> <td>१४३९६९१/-</td> <td>६३७००</td> </tr> <tr> <td>१००-०७६/३/१९</td> <td>वडा कार्यालय भवन, वडा नं. ६</td> <td>श्री एल.बी. कन्स्ट्रक्सन</td> <td>१४२५४६७/-</td> <td>६३०७३</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td></td> <td>१२६७७३/-</td> </tr> </tbody> </table>	भौ.नं./मिति	योजनाको नाम	निर्माण व्यवसायी	सम्झौता रकम	५ प्रतिशतले हुने रकम	१६६-०७६/३/२६	वडा कार्यालय भवन, वडा नं. ७	श्री चन्दन कन्स्ट्रक्सन	१४३९६९१/-	६३७००	१००-०७६/३/१९	वडा कार्यालय भवन, वडा नं. ६	श्री एल.बी. कन्स्ट्रक्सन	१४२५४६७/-	६३०७३	जम्मा				१२६७७३/-	०/-
भौ.नं./मिति	योजनाको नाम	निर्माण व्यवसायी	सम्झौता रकम	५ प्रतिशतले हुने रकम																		
१६६-०७६/३/२६	वडा कार्यालय भवन, वडा नं. ७	श्री चन्दन कन्स्ट्रक्सन	१४३९६९१/-	६३७००																		
१००-०७६/३/१९	वडा कार्यालय भवन, वडा नं. ६	श्री एल.बी. कन्स्ट्रक्सन	१४२५४६७/-	६३०७३																		
जम्मा				१२६७७३/-																		
४७.	<p><b>बढी भुक्तानी</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ मा निर्माण कार्यको भुक्तानी गर्दा प्राविधिक नाप जाँच गरी नापी किताबमा उल्लेख भएको वास्तविक कार्य सम्पादनको आधारमा भुक्तानी दिनु पर्ने उल्लेख छ । यस सम्बन्धमा निम्न व्यहोरा देखिएका छन् :-</p>																					



वफा नं.	व्यहोरा	बेरजू रकम रु.																																				
४७.१.	<p>४३-०७५/९/०९ सुन्दरफाँट ऐरेनीटार (११ नं.) मा इनार तथा टंकी निर्माण उपभोक्ता समितिलाई रु. २११,६०८। भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा इनार खन्ने कार्यको भुक्तानी देहाय अनुसार बढी दरबाट गरेको कारणबाट बढी भुक्तानी भएको देखिएको रु. ६९५९/- असूल हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>इनारको गहिराइ</th> <th>परिमाण (घ.मी.)</th> <th>स्वीकृत दर</th> <th>भुक्तानी भएको दर</th> <th>फरक दर</th> <th>बढी भुक्तानी रु.</th> </tr> </thead> <tbody> <tr> <td>Depth upto 3 m</td> <td>8.25</td> <td>२६६७/७०</td> <td>३०६७/८६</td> <td>४००/१६</td> <td>३३०१/-</td> </tr> <tr> <td>Depth upto 4 m</td> <td>2.75</td> <td>२७३९/८०</td> <td>३१५०/७७</td> <td>४१०/९७</td> <td>११३०/-</td> </tr> <tr> <td>Depth upto 5 m</td> <td>2.75</td> <td>३०२८/२०</td> <td>३४८२/४३</td> <td>४५४/२३</td> <td>१२४९/-</td> </tr> <tr> <td>Depth upto 6 m</td> <td>2.75</td> <td>३१००/३०</td> <td>३५६५/३५</td> <td>४६५/०५</td> <td>१२७९/-</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>०/-</td> </tr> </tbody> </table>	इनारको गहिराइ	परिमाण (घ.मी.)	स्वीकृत दर	भुक्तानी भएको दर	फरक दर	बढी भुक्तानी रु.	Depth upto 3 m	8.25	२६६७/७०	३०६७/८६	४००/१६	३३०१/-	Depth upto 4 m	2.75	२७३९/८०	३१५०/७७	४१०/९७	११३०/-	Depth upto 5 m	2.75	३०२८/२०	३४८२/४३	४५४/२३	१२४९/-	Depth upto 6 m	2.75	३१००/३०	३५६५/३५	४६५/०५	१२७९/-					जम्मा	०/-	६९५९/-
इनारको गहिराइ	परिमाण (घ.मी.)	स्वीकृत दर	भुक्तानी भएको दर	फरक दर	बढी भुक्तानी रु.																																	
Depth upto 3 m	8.25	२६६७/७०	३०६७/८६	४००/१६	३३०१/-																																	
Depth upto 4 m	2.75	२७३९/८०	३१५०/७७	४१०/९७	११३०/-																																	
Depth upto 5 m	2.75	३०२८/२०	३४८२/४३	४५४/२३	१२४९/-																																	
Depth upto 6 m	2.75	३१००/३०	३५६५/३५	४६५/०५	१२७९/-																																	
				जम्मा	०/-																																	
४७.२.	<p>३६ इन्च डायको आर.सी.सी. रिङ्गको स्वीकृत पालिका दर प्रति थान रु. ९५७११ रहेकोमा सुन्दरफाँट ऐरेनीटार (११ नं.) मा इनार तथा टंकी निर्माण निर्माण उपभोक्ता समितिलाई रु. १०२५।४८ दरले भुक्तानी गरी प्रति थान रु. ६८।३७ बढी भुक्तानी गरेको पाइयो । उक्त इनारमा ९० वटा रिङ्ग प्रयोग भएको देखिएकोले उक्त संख्याको लागि बढी भुक्तानी भएको बढी भुक्तानी भएको देखिएको रु. ६१५३- असूल हुनुपर्ने रु.</p>	६१५३/-																																				
४७.३.	<p>५६-०७५/१०/०९ साठीमुरे चिलाउने वास खोल्ले डाँडा धाप्रे लंगूरडाँडा सडक स्तरोन्नति उपभोक्ता समितिलाई रु. २११,६०८। भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा उक्त योजनाको स्वीकृत लागत अनुमान/डिजाइन अनुसार स्टोन सोलिङ्गको मोटाइ १५ से.मी. रहेकोमा नापी किताबमा २० से.मी. राखी कार्य परिमाण गणना गरेको पाइयो । जसको कारणबाट १७० मीटर लम्बाइ र ५.५ मीटर चौडाइमा स्टोन सोलिङ्ग हुँदा ४६.७५ घ.मी. को प्रति घ.मी. रु. २१९५। का दरले बढी भुक्तानी भएको देखिएकोले यस सम्बन्धमा यकिन गरी बढी भुक्तानी भएको देखिएको असूल हुनुपर्ने रु.</p>	१०२,६१६/-																																				
४७.४.	<p>९२-०७५/११/८ बांगेटार काडांग सडक स्तरोन्नति उपभोक्ता समितिलाई रु. ७७९,८०७- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा उक्त योजनाको स्वीकृत लागत अनुमान/डिजाइन अनुसार साइड ड्रेनको जगमा गरिने स्टोन सोलिङ्गको मोटाइ १५ से.मी. रहेकोमा नापी किताबमा २० से.मी. राखी कार्य परिमाण गणना गरेको पाइयो । जसको कारणबाट ११४ मीटर लम्बाइ र ०.६० मीटर चौडाइमा स्टोन सोलिङ्ग हुँदा ३.४२ घ.मी. को प्रति घ.मी. रु. २१९५। का दरले बढी भुक्तानी भएको देखिएकोले यस सम्बन्धमा यकिन गरी बढी भुक्तानी भएको देखिएको असूल हुनुपर्ने रु.</p>	७५०७/-																																				
४७.५.	<p>१७५-०७५/१२/११, ७९-०७६/३/०७ बेलघारी सडक स्तरोन्नति उपभोक्ता समितिलाई २ वटा बिलबाट रु. २९,४७,६२८।- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा उक्त योजनाको स्वीकृत लागत अनुमान/डिजाइन, नापी किताब तथा संलग्न फोटोग्राफ समेतबाट नाला खन्ने कार्य मेशिनद्वारा भएकोमा म्यानुअल दरबाट भुक्तानी गरेको पाइयो । जसको कारणबाट देहाय अनुसार बढी भुक्तानी भएको देखिएको रु. २१०,३५२।- असूल हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>विवरण</th> <th>परिमाण (घ.मी.)</th> <th>मेशिन एक्सामेशन दर रु.</th> <th>भुक्तानी भएको दर रु.</th> <th>फरक दर रु.</th> <th>बढी भुक्तानी रु.</th> </tr> </thead> <tbody> <tr> <td>Side drain</td> <td>711.93</td> <td>६५/०२</td> <td>३६०/५०</td> <td>२९५/४८</td> <td>२१०,३५२/-</td> </tr> </tbody> </table>	विवरण	परिमाण (घ.मी.)	मेशिन एक्सामेशन दर रु.	भुक्तानी भएको दर रु.	फरक दर रु.	बढी भुक्तानी रु.	Side drain	711.93	६५/०२	३६०/५०	२९५/४८	२१०,३५२/-	२१०,३५२/-																								
विवरण	परिमाण (घ.मी.)	मेशिन एक्सामेशन दर रु.	भुक्तानी भएको दर रु.	फरक दर रु.	बढी भुक्तानी रु.																																	
Side drain	711.93	६५/०२	३६०/५०	२९५/४८	२१०,३५२/-																																	
४७.६.	<p>२१०-०७५/१२/२८ लाम्पनटार-बस्तीपुर-देउराली सडक स्तरोन्नति उपभोक्ता समितिलाई रु. ८६४,०००।- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा उक्त योजनाको स्वीकृत लागत अनुमान/डिजाइन अनुसार साइड ड्रेनको जगमा गरिने स्टोन सोलिङ्गको मोटाइ १० से.मी. रहेकोमा नापी किताबमा १५ से.मी. राखी कार्य परिमाण गणना गरेको पाइयो । जसको कारणबाट १२४ मीटर लम्बाइ र ०.७० मीटर चौडाइमा स्टोन सोलिङ्ग हुँदा ४.३४ घ.मी. को प्रति घ.मी. रु. २१९५। का दरले बढी भुक्तानी भएको देखिएकोले यस सम्बन्धमा यकिन गरी बढी भुक्तानी भएको देखिएको असूल हुनुपर्ने रु.</p>	९५,२६/-																																				
४७.७.	<p>८१-०७६/३/७ जोगे बोक्सेटार इनार निर्माण उपभोक्ता समितिलाई रु. ४५०,०००।- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा ३६ इन्च डायको आर.सी.सी. रिङ्गको स्वीकृत पालिका दर प्रति थान रु. ९५७११ रहेकोमा सुन्दरफाँट ऐरेनीटार</p>																																					

दफा नं.	व्यहोरा	बेरुजू रकम रु.																												
	(११ नं.) मा इनार तथा टंकी निर्माण निर्माण उपभोक्ता समितिलाई रु. १०२५।४८ दरले भुक्तानी गरी प्रति थान रु. ६८।३७ बढी भुक्तानी गरेको पाइयो । उक्त इनारमा ३६ वटा रिङ्ग प्रयोग भएको देखिएकोले उक्त संख्याको लागि बढी भुक्तानी भएको बढी भुक्तानी भएको देखिएको रु. २४६१- असूल हुनुपर्ने रु.	२४६१/-																												
४८.	<b>स्वीकृत डिजाइन/लागत अनुमान अनुसार नभएको</b> – सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४(१) अनुसार निर्माण कार्य गर्नु अघि त्यस सम्बन्धी स्पेसिफिकेशन, नक्शा, डिजाइन तयार गरी दफा ५क बमोजिम स्वीकृत गर्नुपर्ने र स्वीकृत ड्रइङ्ग, डिजाइन तथा लागत अनुमान अनुसार निर्माण गर्न गराउनु पर्ने व्यवस्था छ । यस सम्बन्धमा निम्न व्यहोरा देखिएका छन् :																													
४८.१.	<u>९५-०५/११/१०</u> वडा नं. १० का सडकहरु मर्मत उपभोक्ता समितिलाई रु. ६८८,८३७- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा स्वीकृत लागत अनुमान/डिजाइनमा विभिन्न सडक मर्मत तथा ४ वटा सडकमा ५ कि.मी. साइड नालाको कार्य गर्ने उल्लेख भएकोमा नापी किताब अनुसार उक्त कार्य नै नगराई खरिद सम्झौता फरकफारक गरेको नियमसम्मत नदेखिएको रु. (५०००*०.४५*०.२०=१०९२.५० घ.मी. *७१.७९)	७२,४८०/-																												
४८.२.	<u>२०५-०५/१२/०८</u> गाउँपालिका भरिका मूल सडक मर्मत उपभोक्ता समितिलाई रु. १४,३७,४२६- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा स्वीकृत डिजाइन/ लागत अनुमान अनुसार विभिन्न सडकमा २५ मी. पक्की नालाको कार्य समेत गर्ने उल्लेख भएकोमा नापी किताब अनुसार उक्त कार्य नै नगराई सबै भुक्तानी लेभलिङ्ग/सर्फेसिङ्गको कार्यको लागि गरेको पाइयो । यसरी सडकको दिगोपनाको लागि गर्नुपर्ने एउटा प्रमुख आइटमको कार्य नै नगराई खरिद सम्झौता फरकफारक गरेको नियमसम्मत नदेखिएको रु.	२३२,२२६/-																												
४८.३.	सोही सडक योजनाको नापी किताब अनुसार एकमुष्ट ४६०० मीटर तथा विभिन्न ३३ स्थानमा ९५० मीटर सडक लेभलिङ्ग/सर्फेसिङ्गको भएको देखाएको कुन, कुन स्थान तथा चेनेजमा कार्य भएको हो, खुलाएको पाइएन ।																													
४८.४.	<u>८२-०५/१०/२९</u> शहरे ह्याङ्ग्रे पञ्चरंग सडक मर्मत उपभोक्ता समितिलाई रु. २११,६०८- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा नापी किताब अनुसार १०५५ मीटर लम्बाइमा सडक मर्मत कार्य भएकोमा साइड ड्रेन खन्ने कार्य १६०० मी. राखेको पाइयो । जस अनुसार थप ५२५ मी. मा उक्त कार्य हुँदा ६४.३१ घ.मी. को प्रति घ.मी. म्यानुअल दर रु. ३६०।५० का दरले थप भुक्तानी भएको सम्बन्धमा प्राविधिक पुष्ट्याई तथा आधार पेश हुनुपर्ने रु.	२३,१८५/-																												
४८.५.	<u>४७-०५/३/६</u> अर्मले थापा टोल सिंचाइ उपभोक्ता समितिलाई रु. ३००,०००- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा स्वीकृत डिजाइन/ लागत अनुमान अनुसार २६८ मीटर लम्बाइको कुलो बनाउनुपर्नेमा नापी किताब अनुसार १६० मीटर मात्र बनाएको पाइयो । कुलोको बेडको चौडाइ ४० से.मी. रहेकोमा ६० मी. राखी कार्य परिमाण गणना गरेको पाइयो । जसले गर्दा देहायका आइटम रु. ५३५९६/- थप व्ययभार परेको देखियो । यसरी स्वीकृत डिजाइन/ लागत अनुमानभन्दा फरक गरी कार्य गराएको नियमसम्मत नदेखिएको रु.	५३,५९६/-																												
	<table border="1"> <thead> <tr> <th>कार्य विवरण</th> <th>लंबाइ. (मी.)</th> <th>थप चौ. (मी.)</th> <th>मोटाइ (मी.)</th> <th>थप परिमाण</th> <th>दर</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>Soling</td> <td>१६०</td> <td>०.२</td> <td>०.१५</td> <td>४.८०</td> <td>२१९५/-</td> <td>१०५३६/-</td> </tr> <tr> <td>PCC in Bed (1:2:4)</td> <td>१६०</td> <td>०.२०</td> <td>०.१०</td> <td>३.२</td> <td>१३४५६/२०</td> <td>४३,०६०/-</td> </tr> <tr> <td colspan="6" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>०/-</b></td> </tr> </tbody> </table>	कार्य विवरण	लंबाइ. (मी.)	थप चौ. (मी.)	मोटाइ (मी.)	थप परिमाण	दर	रकम	Soling	१६०	०.२	०.१५	४.८०	२१९५/-	१०५३६/-	PCC in Bed (1:2:4)	१६०	०.२०	०.१०	३.२	१३४५६/२०	४३,०६०/-	<b>जम्मा</b>						<b>०/-</b>	
कार्य विवरण	लंबाइ. (मी.)	थप चौ. (मी.)	मोटाइ (मी.)	थप परिमाण	दर	रकम																								
Soling	१६०	०.२	०.१५	४.८०	२१९५/-	१०५३६/-																								
PCC in Bed (1:2:4)	१६०	०.२०	०.१०	३.२	१३४५६/२०	४३,०६०/-																								
<b>जम्मा</b>						<b>०/-</b>																								
४८.६.	<u>४७-०५/३/६</u> पाखाबारी सिंचाइ उपभोक्ता समितिलाई रु. १५०,०००- भुक्तानी गरेकोमा स्वीकृत डिजाइन/ लागत अनुमान अनुसार ७०.५० मीटर लम्बाइको आर.सि.सी. कुलो बनाउनुपर्नेमा उक्त कार्य नगरी १३.७१ घ.मी. ढुंगाको गाह्रो लगाई सम्झौता फरकफारक गरेको पाइयो । स्वीकृत डिजाइन/ लागत अनुमान, तथा सम्झौतामा उल्लेख भएभन्दा फरक कार्य गराई भुक्तानी गरेको नियमसम्मत नदेखिएको रु.	१५०,०००/-																												
४९.	<b>जि.आई. तार घटी परिमाण</b> – सार्वजनिक खरिद ऐन तथा नियमावली, २०६४ मा स्वीकृत नर्स अनुसार निर्माण सामग्रीको प्रयोग हुनुपर्ने व्यवस्था छ । कार्यालयले तटबन्ध, सडक संरक्षण लगायतमा प्रयोग गर्ने ग्याबियन तारजाली कतिपय योजनाको नापी किताबमा चढाएको परिमाणभन्दा कम परिमाणको																													

दफा नं.	व्यहोरा								बेरुजू रकम रु.																												
	बिल, विजक पेश भएको पाइयो । निम्नलिखित आयोजनामा नर्समा उल्लेख भएभन्दा घटी तारजाली प्रयोग भएको अथवा खरिद भएको वास्तविक परिमाणभन्दा नापी किताब तथा प्राविधिक बिलमा बढी राखेको अवस्था देखिएकोले यस सम्बन्धमा यकिन गरी बढी भुक्तानी भएको रकम असूल हुनुपर्ने रु.								१३१,९४५/-																												
	भौ.नं./मिति	योजनाको नाम	तार जालीको साइज	नापीमा राखेको संख्या	नर्स अनुसार हुने परिमाण (के.जी.)	पेश भएको बिलको परिमाण (के.जी.)	तयार हुने बक्स संख्या	फरक संख्या	फरक रकम रु.																												
	१६८-०५/१२/०८	टाउके डाँडा किराँते ढुँडे सडक	२*१*१	३२	८४२	४३२	१६	१६	१३१,९४५/-																												
५०.	<p><b>जि.आई. तारको टेष्ट रिपोर्ट –</b> निर्माण सामग्रीको Technial Specification अनुसार गुणस्तर कायम रहे, नरहेको सन्दर्भमा आवश्यक ल्याब टेष्ट गराई सोको प्रतिवेदन लिनुपर्दछ । कार्यालयले तटबन्ध, सडक संरक्षण लगायतमा प्रयोग गर्नको लागि उपभोक्ता समिति मार्फत् ग्याबियन तारजाली खरिद गर्ने गरेकोमा सो को गुणस्तर परीक्षण प्रतिवेदन गराउने गरेको पाइएन । अतः निर्माण कार्यको सम्भौता गर्दा Quality Assurance Plan (QAP) पेश गर्न लगाई सो अनुसार आवश्यक मात्रा तथा संख्या (Volume and Frequency) मा गुणस्तर परीक्षण गरी निर्माण गरिएका संरचनाहरूको गुणस्तर कायम गर्नुपर्दछ । जि.आई. तारको टेष्ट रिपोर्ट पेश नभएका केही उदाहरण देहाय अनुसार छन् :-</p> <table border="1"> <thead> <tr> <th>भौ.नं./मिति</th> <th>योजनाको नाम</th> <th>तार जालीको साइज</th> <th>संख्या</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">११६-०५/११/२२</td> <td rowspan="2">आम्बोटे कन्येखोला भन्ज्याङ्ग सडक</td> <td>३*१*१</td> <td>३७</td> <td>४४९६५/-</td> </tr> <tr> <td>२*१*१</td> <td>३०</td> <td>२४७३९७/-</td> </tr> <tr> <td>१६८-०५/१२/०८</td> <td>टाउके डाँडा किराँते ढुँडे सडक</td> <td>२*१*१</td> <td>३२</td> <td>२६३८९०/-</td> </tr> <tr> <td>१९०-०५/१२/२३</td> <td>साठीमुरे चिलाउनेटार खोल्मेडाँडा सडक</td> <td>३*१*१</td> <td>४८</td> <td>५८३३६१</td> </tr> <tr> <td>६७-०५/३/०६</td> <td>पिपलभन्ज्याङ्ग पहिरो नियन्त्रण</td> <td>२*१*१</td> <td>४८</td> <td>४४८७४०/-</td> </tr> </tbody> </table>								भौ.नं./मिति	योजनाको नाम	तार जालीको साइज	संख्या	रकम रु.	११६-०५/११/२२	आम्बोटे कन्येखोला भन्ज्याङ्ग सडक	३*१*१	३७	४४९६५/-	२*१*१	३०	२४७३९७/-	१६८-०५/१२/०८	टाउके डाँडा किराँते ढुँडे सडक	२*१*१	३२	२६३८९०/-	१९०-०५/१२/२३	साठीमुरे चिलाउनेटार खोल्मेडाँडा सडक	३*१*१	४८	५८३३६१	६७-०५/३/०६	पिपलभन्ज्याङ्ग पहिरो नियन्त्रण	२*१*१	४८	४४८७४०/-	
भौ.नं./मिति	योजनाको नाम	तार जालीको साइज	संख्या	रकम रु.																																	
११६-०५/११/२२	आम्बोटे कन्येखोला भन्ज्याङ्ग सडक	३*१*१	३७	४४९६५/-																																	
		२*१*१	३०	२४७३९७/-																																	
१६८-०५/१२/०८	टाउके डाँडा किराँते ढुँडे सडक	२*१*१	३२	२६३८९०/-																																	
१९०-०५/१२/२३	साठीमुरे चिलाउनेटार खोल्मेडाँडा सडक	३*१*१	४८	५८३३६१																																	
६७-०५/३/०६	पिपलभन्ज्याङ्ग पहिरो नियन्त्रण	२*१*१	४८	४४८७४०/-																																	
५१.	<p><b>३१२-०५/१/२७</b>  <b>पूर्व निर्धारित क्षतिपूर्ति –</b> सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ मा आपूर्तिकर्ता, परामर्शदाता वा निर्माण व्यवसायीको ढिलाइका कारण खरिद सम्भौता अनुसारको काम तोकिएको समयभित्र सम्पन्न हुन नसकेमा निजले सार्वजनिक निकायलाई सम्भौता रकमको १० प्रतिशतमा नबढ्ने गरी प्रतिदिन सम्भौता रकमको ०.०५ प्रतिशत पूर्व निर्धारित क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था छ । कार्यालयले निम्न २ योजनाको डि.पि.आर. वापत निम्न २ परामर्शदातृ फर्मलाई देहाय अनुसार रु. ०/- भुक्तानी गरेकोमा निजहरूले परामर्श सेवा खरिद सम्भौतामा तोकिएको अवधिभित्र डि.पि.आर. को प्रतिवेदन पेश गरेको नपाइएकोले नियमावलीको व्यवस्था बमोजिम देहाय अनुसारको पूर्व निर्धारित क्षतिपूर्ति असूल गर्नुपर्ने देखिएको रु.</p>								०/-																												
	योजनाको नाम	परामर्शदाताको नाम	सम्भौता रकम (मु.अ.कर बाहेक)	प्रतिवेदन पेश गर्नुपर्ने मिति	पेश गरेको मिति	ढिला दिन	०.०५ प्रतिशतले हुने जरिवाना रकम																														
	लंगुरखोला पुलको डि.पि.आर.	सखुवा इन्जि. कन्सल्टेन्सी प्रा.लि.	१०२५,०००	२०५/१/१३	२०५/१/२७	१४	७१५/-																														
	गा.पा. कार्यालय भवनको डि.पि.आर.	डिजाइन एसोसिएट्स नेपाल	८८०,२५४	२०५/१०/०३	२०५/१/१७	६५	२८,६०८/-																														
		<b>जम्मा</b>	<b>१,९०५,२५४/-</b>				<b>०/-</b>																														
५२.	<p><b>३१२-०५/१/२७</b>  <b>निर्माणस्थल छनौट नगरी डि.पि.आर. –</b> कार्यालयले तीनपाटन पार्कको सर्वे/डि.पि.आर. वापत ऋषिकेश सर्विस प्रा.लि., ललितपुरलाई रु. ४९६,०७०/- भुक्तानी गरेको छ । उक्त पार्क बन्ने स्थान बारे कार्यालयका प्राविधिकसँग छलफल गर्दा सो बारे जानकारी नभएको जवाफ प्राप्त भयो । पार्क बन्ने स्थान, सोको लागि उपलब्ध हुने क्षेत्रफल, भौगोलिक अवस्थिति लगायतका अवस्थाको अध्ययन गरेर मात्र सर्वे/डि.पि.आर. प्रतिवेदन तयार हुनुपर्नेमा सम्बन्धित योजनाको निर्माणस्थल नै यकिन नभएको अवस्थामा यसरी तयार गरिएको डि.पि.आर. प्रतिवेदनको यथार्थता, विश्वसनीयता र औचित्य सम्बन्धमा यकिन गर्न सकिने आधार छैन । यसरी निर्माणस्थलको छनौट नगरी गरिएको डि.पि.आर. वापतको खर्च नियमसम्मत नदेखिएको रु. यस्तो अनुत्पादक र प्रतिफलविहीन कार्यमा खर्च गर्ने प्रवृत्तिमा सुधार हुनुपर्दछ ।</p>								४,९६,०७०/-																												
५३.	<p><b>१३२-०५/११/२६, ३१३-०५/१/२७</b></p>																																				

दफा नं.	व्यहोरा	बेरजू रकम रु.																						
	<b>युवा दलित लक्षित सीप विकास तथा आय आर्जन</b> उपभोक्ता समितिका अध्यक्ष श्री मीन बहादुर वि.क. लाई रु. १० लाख भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा निम्न व्यहोरा देखियो :-																							
५३.१.	<b>सहभागीको विवरण</b> - कार्यालय र उपभोक्ता समिति बीच मिति २०७५।१।२५ मा भएको सम्झौता अनुसार ५५ जनालाई ३ महिना अवधिको ड्राइभिङ्ग तालिम वापत रु. ५ लाख र २२ जनालाई ३ महिना अवधिको सिलाइ/कटाई तालिम वापत रु. ५ लाख दिइने र प्रत्येक वडाबाट क्रमशः ५ जना र २ जनाका दले छनौट गरिने उल्लेख भएकोमा कुन, कुन तालिममा कति जना सहभागी भए, सहभागीको विवरण तथा हाजिरी विवरण पेश भएको छैन। साथै सहभागी छनौटको आधार र मापदण्ड समेत पेश हुन आएन। यसबाट उक्त कार्यमा खर्च भएको रु. १० लाखको उद्देश्य अनुरूप खर्च भए, नभएको यकिन हुन अवस्था छैन।																							
५३.२.	<b>अनुगमन</b> - तालिमको प्रभावकारिता तथा स्वरोजगारको स्थिति सम्बन्धमा कार्यालयबाट अनुगमन/मूल्यांकन भएको पाइएन।																							
५३.३.	<b>घटी कर कट्टी</b> - आयकर ऐन, २०५८ को दफा ८८ अनुसार प्रशिक्षकहरुको सेवा वापतको भुक्तानीमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्नेमा १ प्रतिशतका दरले मात्र कट्टी गरेको पाइएकोले देहाय अनुसार छुट १४ प्रतिशतले हुने अग्रिम आयकर वापतको रकम असूल हुनुपर्ने रु.	०/-																						
	<table border="1"> <thead> <tr> <th>तालिमको किसिम</th> <th>प्रशिक्षकको नाम</th> <th>भुक्तानी रकम</th> <th>छुट कर (१४ प्रतिशत)</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">ड्राइभिङ्ग</td> <td>श्री धन बहादुर वजु</td> <td>३१५,०००</td> <td>४४२५०</td> </tr> <tr> <td>श्री इन्द्र बहादुर परियार</td> <td>७५,०००</td> <td>१०५००</td> </tr> <tr> <td rowspan="2">सिलाइ/कटाई</td> <td>श्री धन बहादुर वजु</td> <td>७५,०००</td> <td>१०५००</td> </tr> <tr> <td>श्री बुद्धराम परियार</td> <td>७५,०००</td> <td>१०५००</td> </tr> <tr> <td colspan="2">जम्मा</td> <td>५४०,०००/-</td> <td>७८७५०/-</td> </tr> </tbody> </table>	तालिमको किसिम	प्रशिक्षकको नाम	भुक्तानी रकम	छुट कर (१४ प्रतिशत)	ड्राइभिङ्ग	श्री धन बहादुर वजु	३१५,०००	४४२५०	श्री इन्द्र बहादुर परियार	७५,०००	१०५००	सिलाइ/कटाई	श्री धन बहादुर वजु	७५,०००	१०५००	श्री बुद्धराम परियार	७५,०००	१०५००	जम्मा		५४०,०००/-	७८७५०/-	
तालिमको किसिम	प्रशिक्षकको नाम	भुक्तानी रकम	छुट कर (१४ प्रतिशत)																					
ड्राइभिङ्ग	श्री धन बहादुर वजु	३१५,०००	४४२५०																					
	श्री इन्द्र बहादुर परियार	७५,०००	१०५००																					
सिलाइ/कटाई	श्री धन बहादुर वजु	७५,०००	१०५००																					
	श्री बुद्धराम परियार	७५,०००	१०५००																					
जम्मा		५४०,०००/-	७८७५०/-																					
५४.	<b>१५८-०७६/३/२५ (पूँजीगत अनुसन्धान, परामर्श)</b> जिल्ला उद्यमी समूह संघ (डि-मेगा) सिन्धुलीलाई विभिन्न सीपमूलक उद्यमशीलता कार्यक्रम सञ्चालन वापत रु. २८,१९,०४०/- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा निम्न व्यहोरा देखियो :-																							
५४.१.	<b>बढी ओभरहेड भुक्तानी</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ को अनुसूची १क अनुसार परामर्श सेवाको लागतमा ओभरहेड वापत ५ प्रतिशत मात्र राख्न मिलेमा उक्त कार्यको लागत अनुमान बनाउँदा १० प्रतिशत राखेको पाइयो। उक्त संस्थासँग लागत अनुमान दरमै सम्झौता भएको र ओभरहेड वापत १० प्रतिशतले हुने रु. १२४,०४६/- समावेश गरेकोले सो को ५० प्रतिशतले हुने रकम बढी भुक्तानी भएको हुँदा बढी भुक्तानी भएको रकम असूल हुनुपर्ने रु.	६२,०२३/-																						
५४.२.	<b>अनुगमन</b> - तालिमको प्रभावकारिता तथा स्वरोजगारको स्थिति सम्बन्धमा कार्यालयबाट अनुगमन/मूल्यांकन भएको पाइएन।																							
५५.	<b>१८२-०७५/१२/२१</b> <b>औजार/उपकरण भर्पाई</b> - जिल्ला उद्यमी समूह संघ (डि-मेगा) सिन्धुलीलाई सिलाइ कटाइ तालिम तथा सिलाइ मेशिन वापत रु. ४ लाख भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा १० थान सिलाइ मेशिनको समेत भुक्तानी गरेको देखिन्छ। तर उक्त सिलाइ मेशिन सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरेको नदेखिएकोले सम्बन्धितलाई बुझाएको भर्पाई पेश हुनुपर्ने रु.	१७१,२३५/-																						
५६.	<b>१२१-०७५/११/२३</b> <b>लाम्पनटार बहुमुखी क्याम्पसलाई</b> भवन निर्माण तथा शिक्षक/कर्मचारीको तबल वापत रु. ४० लाख भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा निम्न व्यहोरा देखियो :-																							
५६.१.	<b>अन्य निकायद्वारा व्यहोरिने रकम भुक्तानी</b> - उक्त क्याम्पसले भुक्तानीका लागि पेश गरेको बिल, भर्पाई तथा गाउँपालिका कार्यालयबाट स्वीकृत पुस्तकालय भवनको लागत अनुमान अनुसार कूल लागत अनुमान रु. ३१,२७,२३२।६१ मध्ये प्रदेश सामाजिक विकास मन्त्रालयको योगदान (MoSD Contribution) रु. २०,००,०००।- र गाउँपालिको योगदान रु. ११,२७,२३१।६१ भनी उल्लेख छ। गाउँपालिका कार्यालयले भवन निर्माणको लागी रु. ११,२७,२३१।६१, विभिन्न ४ शिक्षक तथा २ कर्मचारीको २०७६ श्रावणदेखि माघसम्मको तलब, भत्ता रु. १०,६९,४४४।- र प्रदेश सामाजिक विकास मन्त्रालयले व्यहोर्ने भनी उल्लेख रु. २० लाख समेत गरी जम्मा रु. ४० लाख भुक्तानी गरेको पाइयो। यसरी अन्य निकायबाट व्यहोर्ने	२०,००,०००/-																						

दफा नं.	व्यहोरा	बेरजू रकम रु.																																													
	भनिएको रकम समेत यस कार्यालयले व्यहोरेको देखिएकोले उक्त रकम व्यहोर्नुपर्ने आधार तथा पुष्ट्याइँ भए पेश हुनुपर्ने अन्यथा असूल हुनुपर्ने रु.																																														
५६.२.	<b>कार्य सम्पन्न प्रतिवेदन पेश नभएको</b> – उक्त क्याम्पस भवनको कूल लागत अनुमान रु. ३१,२७,२३२।६१ रहेकोमा भवन निर्माण सम्बन्धी बिल, भर्पाई, प्राविधिक मूल्यांकन तथा कार्य सम्पन्न प्रतिवेदन पेश भएको नपाइएकोले उक्त प्रमाण, कागजात पेश हुनुपर्दछ ।																																														
५७.	भौ.नं.: २१९-०७६/१/०५, - रु. ३८,११,४४४/-, १९९-०७५/१२/२७ र ३२२/०७६/१/२७ - रु. १९,५०,०००/- <b>गाउँपालिकाको भवन निर्माणको लागि घडेरी खार्ने कार्य</b> को लागि यस वर्ष माथि उल्लिखित ३ भौचरबाट २ उपभोक्ता समितिलाई रु. ५७,६१,४४४।- भुक्तानी गरेको बिल, भर्पाई परीक्षण गर्दा निम्न व्यहोरा देखियो :-																																														
५७.१.	<b>विनियोजनभन्दा बढी खर्च</b> – आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ तथा गाउँ सभाबाट स्वीकृत बजेटको सीमाभित्र रही खर्च गर्नुपर्ने व्यवस्था छ । गाउँ सभाबाट स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार यस वर्ष घडेरी खार्ने कार्यको लागि रु. ४० लाख तथा भवन निर्माणको लागि रु. ५० लाख विनियोजन भएको देखिन्छ । कार्यालयले यस वर्ष घडेरी खार्ने कार्यको लागि मात्रै रु. ५७,६१,४४४।- खर्च गरेको पाइयो । गत वर्ष पनि उक्त कार्यको लागि रु. ४० लाख खर्च लेखेको जानकारी हुन आयो । यसरी उक्त घडेरी खार्ने कार्यको लागि मात्रै गत वर्ष र यस वर्ष गरी करिब रु. ९८ लाख खर्च गरेको पाइयो । उक्त कार्यको लागि यस वर्ष रु. ४० लाख विनियोजन भएकोमा रु. ५७,६१,४४४।- खर्च गरी विनियोजित बजेटभन्दा रु. १७,६१,४४४।- बढी खर्च गरेको पाइयो । बढी खर्च भएको उक्त रकम भवन निर्माण शीर्षकबाट ल्याई खर्च गरेको पाइयो । यसरी खर्च खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन तथा आन्तरिक नियन्त्रण पक्षलाई कमजोर बनाउने हुँदा यस तर्फ कार्यालयको ध्यान जानुपर्ने देखिन्छ ।																																														
५७.२.	<b>निर्माण स्थलबाट हटाइएको रुख सम्बन्धमा</b> – गाउँपालिका कार्यालय भवन निर्माणको लागि तयार गरिएको उक्त स्थानमा पहिले रुख, विरुवा रहे नरहेको यकिन गरी सो सम्बन्धी अभिलेख राखेको पाइएन । रुख, विरुवा सहितको भू-भागमा जग्गा खार्ने काम हुँदा सो को वरिपरि वृक्षारोपण तथा बायो-इन्जिनियरिङ्ग कार्य गरी वातावरणीय पक्षमा ध्यान दिनुपर्ने देखिन्छ ।																																														
५८.	<b>बढी मू.अ.कर भुक्तानी</b> – मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ अनुसार मू.अ.कर दर्ता भएको व्यक्ति वा फर्मले विजक जारी विजक जारी गर्नुपर्ने र त्यससरी जारी भएको अनुसारको मू.अ.कर भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले उपभोक्ता समिति मार्फत् गराइने निर्माण कार्यको लागत अनुमान तयार गर्दा ईँटा, सिमेण्ट, डण्डी लगायतका नन-लोकल निर्माण सामग्रीको स्वीकृत पालिका दरमा १३ प्रतिशतले हुने मू.अ.कर वापतको रकम समावेश गरी सम्बद्ध आइटमहरूको दर विश्लेषण गरेको पाइयो । लागत अनुमानको लागि गरिएको दर विश्लेषणमा समावेश भएको त्यस्ता निर्माण सामग्रीको दरभन्दा उपभोक्ता समितिहरूले खरिद गरेको दर घटी रहेको पाइयो । उपभोक्ता समितिहरू निर्माण कार्यको रनिङ्ग तथा अन्तिम बिल भुक्तानीका लागि पेश भएको बिल, विजक अनुसार त्यसरी निर्माण सामग्रीको दरमा भिन्नता भएको कारण लागत अनुमानमा समावेश भएको त्यस्ता निर्माण सामग्रीको मू.अ.कर भन्दा उपभोक्ताले यथार्थ रुपमा आपूर्तिकर्तालाई तिरेको मू.अ.कर घटी रहेको देखिन्छ । अतः उपभोक्ता समितिलाई देहाय अनुसार बढी भुक्तानी देखिएको मू.अ.कर रकम असूल हुनुपर्ने रु.	६८,१८४/-																																													
	<table border="1"> <thead> <tr> <th>भौ.नं./मिति</th> <th>योजनाको नाम</th> <th>निर्माण सामग्री</th> <th>परिमाण</th> <th>दर विश्लेषण अनुसारको दर</th> <th>बिल, विजक अनुसारको दर</th> <th>फरक दर</th> <th>फरक मू.अ.कर दर</th> <th>बढी भुक्तानी भएको मू.अ.कर.</th> </tr> </thead> <tbody> <tr> <td>१८२-०७५/१२/२१</td> <td>विद्यालय भवन निर्माण (वडा नं. ५)</td> <td>ईँटा</td> <td>८७१९ (१५.७७ घ.मी.)</td> <td>१६/-</td> <td>९/२९</td> <td>६/७१</td> <td>०/८७</td> <td>७५८५</td> </tr> <tr> <td>२०१-०७५/१२/२७</td> <td>भिमसेन मन्दिर निर्माण</td> <td>ईँटा</td> <td>५५१० (९.८४ घ.मी.)</td> <td>१६/-</td> <td>९/-</td> <td>७/-</td> <td>०/९१</td> <td>४५६३</td> </tr> <tr> <td>३१०-०७६/१/२६</td> <td>देब्रेखोला क्वामिन गुर्जेल खयरघारी चिलाउने टार सिंचाइ योजना</td> <td>सिमेण्ट</td> <td>३४६ बोरा</td> <td>९७५/-</td> <td>७२०/-</td> <td>२५५/-</td> <td>३३/१५</td> <td>११४७०</td> </tr> <tr> <td>०१-०७६/२/३१</td> <td>सिंचाइ कुलो मर्मत, वडा नं. १</td> <td>सिमेण्ट</td> <td>३३७ बोरा</td> <td>९७५/-</td> <td>७२५/-</td> <td>२५०/-</td> <td>३२/५०</td> <td>१०९५३</td> </tr> </tbody> </table>	भौ.नं./मिति	योजनाको नाम	निर्माण सामग्री	परिमाण	दर विश्लेषण अनुसारको दर	बिल, विजक अनुसारको दर	फरक दर	फरक मू.अ.कर दर	बढी भुक्तानी भएको मू.अ.कर.	१८२-०७५/१२/२१	विद्यालय भवन निर्माण (वडा नं. ५)	ईँटा	८७१९ (१५.७७ घ.मी.)	१६/-	९/२९	६/७१	०/८७	७५८५	२०१-०७५/१२/२७	भिमसेन मन्दिर निर्माण	ईँटा	५५१० (९.८४ घ.मी.)	१६/-	९/-	७/-	०/९१	४५६३	३१०-०७६/१/२६	देब्रेखोला क्वामिन गुर्जेल खयरघारी चिलाउने टार सिंचाइ योजना	सिमेण्ट	३४६ बोरा	९७५/-	७२०/-	२५५/-	३३/१५	११४७०	०१-०७६/२/३१	सिंचाइ कुलो मर्मत, वडा नं. १	सिमेण्ट	३३७ बोरा	९७५/-	७२५/-	२५०/-	३२/५०	१०९५३	
भौ.नं./मिति	योजनाको नाम	निर्माण सामग्री	परिमाण	दर विश्लेषण अनुसारको दर	बिल, विजक अनुसारको दर	फरक दर	फरक मू.अ.कर दर	बढी भुक्तानी भएको मू.अ.कर.																																							
१८२-०७५/१२/२१	विद्यालय भवन निर्माण (वडा नं. ५)	ईँटा	८७१९ (१५.७७ घ.मी.)	१६/-	९/२९	६/७१	०/८७	७५८५																																							
२०१-०७५/१२/२७	भिमसेन मन्दिर निर्माण	ईँटा	५५१० (९.८४ घ.मी.)	१६/-	९/-	७/-	०/९१	४५६३																																							
३१०-०७६/१/२६	देब्रेखोला क्वामिन गुर्जेल खयरघारी चिलाउने टार सिंचाइ योजना	सिमेण्ट	३४६ बोरा	९७५/-	७२०/-	२५५/-	३३/१५	११४७०																																							
०१-०७६/२/३१	सिंचाइ कुलो मर्मत, वडा नं. १	सिमेण्ट	३३७ बोरा	९७५/-	७२५/-	२५०/-	३२/५०	१०९५३																																							

दफा नं.	व्यहोरा							बेरजू रकम रु.	
	१८-०७६/२/३२	दोभानटार चुदारपाखा सिंचाइ कुला	सिमेट	२५३ बोरा	९७५/-	७००/-	२७५/-	३५/७५	९०४५
	२३-०७६/३/०१	सिंचाइ कुलो मर्मत, वडा नं. ८	सिमेट	२२४ बोरा	९७५/-	६४८/-	३२७/-	४२/५१	९५२२
	१२६-०७६/३/२२	विन्ध्यवासिनी मन्दिर निर्माण, वडा नं. १	सिमेट	१३० बोरा	९७५/-	७६५/-	२१०/-	२७/३०	३५४९
	१५३-०७६/३/२४	हुंग्रगढी संरक्षण वडा नं. १०	सिमेट	३३० बोरा	९७५/-	७०७/-	२६८/-	३४/८४	११४९७
								जम्मा	६८१८४/-
५९.	<b>बिजक जारी नगरेको</b> – मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ अनुसार मू.अ.कर दर्ता भएको व्यक्ति वा फर्मले बिजक जारी बिजक जारी गर्नुपर्ने र त्यसरी बिजक जारी नगरेको अवस्थामा दफा २९ अनुसार हरेक पटक रु. ५ हजार जरिवाना हुने व्यवस्था छ। कार्यालयले विभिन्न सडक निर्माण योजना निर्माणको लागि उपभोक्ता समितिसँग सम्झौता गरे तापनि सडक खन्ने कार्यको लागि उपभोक्ता समितिले अन्य फर्म/निर्माण कम्पनीहरुको हेभी इक्विपमेण्ट/मेशिन प्रयोग गर्ने गरेकोमा मू.अ.कर दर्ता भएका कतिपय त्यस्ता व्यक्ति, फर्मले मू.अ. कर बिजक जारी नगरी रकम बुझलिएको भर्पाई मात्र पेश गरेको पाइयो। यसरी निर्धारित ढाँचाको बिल, बिजक जारी नहुँदा त्यस्ता फर्मको बिक्री खातामा कारोबार रकम प्रविष्टि नहुने र मू.अ.करको साथै आयकर समेत छलिने सम्भावना रहने हुँदा निर्धारित ढाँचाको बिल, बिजक जारी भएको अवस्थामा मात्र भुक्तानी गर्ने व्यवस्था हुने गरी आन्तरिक नियन्त्रण सुदृढ पार्नु पर्ने देखिन्छ, साथै देहाय अनुसारका फर्मबाट निम्नानुसारको कारोबारमा मू.अ.कर समायोजन गरेको प्रमाण पेश हुनुपर्ने हुनुपर्ने रु.							०/-	
	गो.भौ.न./मिति	योजनाको नाम	फर्मको नाम	स्थायी लेखा नम्बर	भुक्तानी रकम	समावेश भएको मू. अ. कर रकम			
	५५-०७५/११/८	फेदी लम्सार, हलीडाँडा ढाडेवेँसी	भर्पाईमा फर्मको नाम उल्लेख नभएको	उल्लेख नभएको	३१४५००	३६१८१			
	६७-०७५/१०/१४	गैरी वरभञ्ज्याङ्ग मूल डाँडा	" "	उल्लेख नभएको	३२००००	३६८१४			
	५६-०७५/१०/९	साठीमुरे चिलाउनेटार खोल्मेडाँडा	" "	उल्लेख नभएको	४२००००	४८३१९			
	२१७-०७६/१/०३	फेदी लम्सार, हलीडाँडा ढाडेवेँसी	" "	उल्लेख नभएको	३१४५००	३६१८१			
					जम्मा	१५७४९५/-			
६०.	<b>भौ.नं.१२९ मिति २०७६/३/२३ बाट वडा नं. १० मा गरिवी निवारण आयमूलक कार्यक्रम अन्तर्गत ४० वटा बाखा, २० वटा बंगुर वितरण गरे वापत श्री लिला रमौलीलाई रु.५७६,०००/- भुक्तानी दिएकोमा पशु सेवा कार्यालय वा अनुमती प्राप्त भेटेरीनरी पशु चिकित्सकबाट बाखा र बंगुरको नश्ल परीक्षण, स्वास्थ्य परीक्षण र तौल प्रमाणित गरिएको रिपोर्ट संलग्न रहेको छैन। साथै उक्त बाखा र बंगुरको पशु विमा समेत गराएको छैन। बाखा र बंगुर वितरण गर्दा अनिवार्यरूपमा नश्ल तथा स्वास्थ्य परीक्षण गर्नुका साथै पशु विमा गर्न लगाउनु पर्दछ।</b>								
६१.	<b>मू.अ.कर कट्टी नगरेको</b> – मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को (२१ औँ संशोधन-२०७६।२।१५) को नियम ६ग (१) मा सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ, संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु, सेवा वा दुवै आपूर्ति गरी सो वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मू.अ.कर रकमको ५० प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने मू.अ.कर वापतको रकम मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था छ। कार्यालयले देहाय अनुसारका फर्महरुलाई निम्न वस्तु, सेवा तथा कार्यको लागि भुक्तानी गर्दा उक्त व्यवस्था अनुसार ५० प्रतिशतले हुन आउने रकम कट्टी नगरी मू.अ.कर वापतको पुरै रकम भुक्तानी गरेको पाइकोले देहाय अनुसार हुने मू.अ. करसमायोजन गरेको प्रमाण पेश हुनुपर्ने रु.								
	भौ.नं./मिति	कार्य विवरण	फर्मको नाम	भुक्तानी भएको मू.अ.कर	५०प्रतिशतले हुने रु.				
	१७४-०७६/३/२७	भिमस्थान साखामाडी सडक ग्राभेल	अमर कन्स्ट्रक्सन (६०८९५४०३५)	५७,४८४/-	२८७४१				
	१७४-०७६/३/२७	लम्पन्टार - आम्वोटे सडक खण्ड ग्राभेल	थापा कन्स्ट्रक्सन सर्भिसेज (३०५६८०५६९)	५७,५३२/-	२८७६६				
	१७४-०७६/३/२७	चकमके तिलपुङ्ग सडक निर्माण खण्ड	पुलामी निर्माण सेवा (३००१५४८०३)	५७,३१०/-	२८६५५				
	१८१-०७६/३/२९	सिमिटार आलेखोप सडक निर्माण	थापा कन्स्ट्रक्सन सर्भिसेज (३०५६८०५६९)	५६,५७५/-	२८२८८				
				जम्मा	११४४५०/-				

दफा नं.	व्यहोरा	बेरजू रकम रु.																																				
६२.	<p><b>खोर सुधार अनुदान :</b> गाउँपालिकाको पशु शाखाबाट विभिन्न समूहहरूलाई खोर सुधारको लागि सहयोग गरिएको छ । विभिन्न वडाहरूबाट बाखा र बंगुर फर्मलाई छनौट गरी खोर सुधार गर्न अनुदान दिइएको पाइयो । साथै सबै वडाहरूबाट किसान छनौट गरी बाखा र बंगुरको खोर सुधारका लागि पनि अनुदान दिइएकोमा प्राय : धेरै फर्महरू २०७६ जेष्ठ महिनामा गाउँपालिकामा दर्ता भएका र अनुदान लिएको पाइयो । यसले गर्दा ति फर्महरूलाई गरिएको अनुदान खोर सुधारकालागी नभई नयाँ खोर निर्माणको लागि वितरण गरिएको जस्तो देखिन्छ । कार्यालयले अनुदान वितरण गर्दा पहिले देखी फर्म स्थापना गरी बाखा र बंगुर पालन गरि राखेको किसानहरू लाई वितरण गर्दा अझ प्रभावकारी हुने देखिन्छ । कार्यालयले वितरण गरेको रु. २४ लाख अनुदान प्राप्त गर्ने फर्म र किसानहरूले खोर बनाए नबनाएको र बाखा तथा बंगुर पालन गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने तर्फ कार्यालयको ध्यान जानु पर्दछ । कार्यालयले वितरण गरेको अनुदान देहाय वमोजिम रहेको छ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>व्यहोरा</th> <th>संख्या</th> <th>अनुदान दर</th> <th>अनुदान रकम</th> </tr> </thead> <tbody> <tr> <td rowspan="3">१</td> <td>फर्महरूलाई अनुदान</td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>बंगुर पालन फर्म</td> <td>११</td> <td>५००००</td> <td>५५००००</td> </tr> <tr> <td>बाखा पालन फर्म</td> <td>२२</td> <td>५००००</td> <td>११०००००</td> </tr> <tr> <td rowspan="3">२</td> <td>व्यक्तिगत अनुदान</td> <td></td> <td>जम्मा</td> <td>१६५००००/-</td> </tr> <tr> <td>बंगुर पालन फर्म</td> <td>३३</td> <td>१००००</td> <td>३३००००</td> </tr> <tr> <td>बाखा पालन फर्म</td> <td>४२</td> <td>१००००</td> <td>४२००००</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>७५००००/-</td> </tr> </tbody> </table> <p>साथै बाखाको खोर सुधार कार्य अन्तर्गत वडा नं. २ मा किसान श्री शेर बहादुर विश्वकर्मा सिफारिस भएकोमा वडा कार्यालयले निजको ठाउँमा किसान श्री धन बहादुर विश्वकर्माको नाम सिफारिश गरेको छ । तर, अनुदान रकम रु. १०,०००/- श्री शेर बहादुर विश्वकर्माले नै बुझेको भरपाई रहेकोले यस सम्बन्धमा छानविन गरि सम्बन्धित लाई भुक्तानी हुनुपर्ने रु.</p>	सि.नं.	व्यहोरा	संख्या	अनुदान दर	अनुदान रकम	१	फर्महरूलाई अनुदान				बंगुर पालन फर्म	११	५००००	५५००००	बाखा पालन फर्म	२२	५००००	११०००००	२	व्यक्तिगत अनुदान		जम्मा	१६५००००/-	बंगुर पालन फर्म	३३	१००००	३३००००	बाखा पालन फर्म	४२	१००००	४२००००	जम्मा				७५००००/-	१०,०००/-
सि.नं.	व्यहोरा	संख्या	अनुदान दर	अनुदान रकम																																		
१	फर्महरूलाई अनुदान																																					
	बंगुर पालन फर्म	११	५००००	५५००००																																		
	बाखा पालन फर्म	२२	५००००	११०००००																																		
२	व्यक्तिगत अनुदान		जम्मा	१६५००००/-																																		
	बंगुर पालन फर्म	३३	१००००	३३००००																																		
	बाखा पालन फर्म	४२	१००००	४२००००																																		
जम्मा				७५००००/-																																		
६३.	<p><b>सवारी साधन खरिद</b> – स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४ को दफा ५.१५ मा नेपाल सरकारबाट उपलब्ध गराइएको बजेट तथा स्रोत साधनबाट कार्यालयको नियमित प्रयोजनका लागि सवारी साधन खरिद गर्न नसकिने व्यवस्था छ । गाउँ पालिकाले यस वर्ष डबल क्याब पिकअप थान १ र ब्याक हो लोडर थान १ खरिद गरी निम्नानुसार रु. २४ लाख ४९ हजार खर्च खर्च लेखेको छ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.न./मिति</th> <th>विवरण</th> <th>संख्या</th> <th>आपूर्तिकर्ताको नाम</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>८१-०७५/११/३०</td> <td>डबल क्याब पिकअप</td> <td>१</td> <td>अग्नि इन्कपरेटेड प्रा.लि.</td> <td>२४,४९,०००/-</td> </tr> </tbody> </table>	गो.भौ.न./मिति	विवरण	संख्या	आपूर्तिकर्ताको नाम	रकम रु.	८१-०७५/११/३०	डबल क्याब पिकअप	१	अग्नि इन्कपरेटेड प्रा.लि.	२४,४९,०००/-																											
गो.भौ.न./मिति	विवरण	संख्या	आपूर्तिकर्ताको नाम	रकम रु.																																		
८१-०७५/११/३०	डबल क्याब पिकअप	१	अग्नि इन्कपरेटेड प्रा.लि.	२४,४९,०००/-																																		
<b>संघीय सशर्त अनुदान चालु खर्च (शिक्षातर्फ)</b>																																						
६४.	<p><b>अवकाश पछिको तलब भत्ता :</b> विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा दिँदा सेवामा वहाल रहेका शिक्षक तथा कर्मचारीको माग फारमका आधारमा मात्र तलब भत्ता निकासा दिनु पर्दछ । मा.वि. बाडफेदीका प्रा.वि. द्वितीय तह शिक्षक श्री टिका बहादुर कार्की मिति २०७५/८/७ मा अवकाश हुनु भएको मा निजको नाममा दोश्रो चौमासिक तलब भत्ता रु. १३०२२६/- पूरै निकासा दिएको छ । २०७५/८/६ सम्मको रु.६,५११/- मात्र तलब भत्ता निकासा हुनुपर्नेमा अवकाश अवधि पछिको रु.१२३७१५/- समेत निकासा भएको हुँदा अवकाश पछिको तलब भत्ता असुल गरी दाखिला हुनुपर्ने रु.</p>	१,२३,७१५/-																																				
६५.	<p><b>नव नियुक्त शिक्षकलाई बढी निकासा :</b> विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलब भत्ता निकासा दिँदा सेवामा वहाल रहेका शिक्षक तथा कर्मचारीको माग फारमका आधारमा मात्र तलब भत्ता निकासा दिनु पर्दछ । मा.वि. हलिडाँडामा २०७६/१/९ मा नयाँ नियुक्त हुनु भएका शिक्षक श्री अम्बिका आलेको नाममा वैशाख, जेठ र असारको समेत रु.६५,२५९/- निकासा हुनुपर्नेमा तेश्रो चौमासिक निकासा दिँदा निजको नाममा रु.१,०६,६८०/- निकासा पठाएको हुँदा बढी निकासा भएको रु.४१,४२१/- असुल गरी दाखिला हुनुपर्ने रु.</p>	४१,४२१/-																																				

दफा नं.	व्यहोरा	बेरजू रकम रु.																																																																																				
६६.	<b>बढी निकास</b> : विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता निकास दिँदा सेवामा बहाल रहेका शिक्षक तथा कर्मचारीको माग फारमका आधारमा मात्र तलब भत्ता निकास दिनु पर्दछ । मा.वि. हलिडाँडामा २०७५/१२/२९ मा स्थायी नियुक्ति भएको शिक्षक हर्क बहादुर बस्नेतलाई चैत्र २८ सम्म रु. २३,०२५/-, चैत्र २९-३० सम्मको १,८१९/-, पोशाक भत्ता रु.१०,०००/- र वैशाख देखी असार सम्मको तलब भत्ता वापत रु. ८१,८६१/- समेत जम्मा रु. १,१६,७०५/- निकास दिनुपर्नेमा रु. १,४३,०२४/- निकास दिएको देखिन्छ । बढी निकास दिएको तलब भत्ता वापतको रकम असुल गरी दाखिला हुनुपर्ने रु.	२६,३१९/-																																																																																				
	<b>साना सिंचाई कार्यक्रम तर्फ</b>																																																																																					
६७.	<b>बिल बेगर भुक्तानी</b> : प्रोभिजनल सम वापतको रकम भुक्तानी दिँदा वास्तविक खर्चको आधारमा भुक्तानी दिनु पर्दछ । साना सिंचाई कार्यक्रम अन्तर्गत देहायका आयोजनाहरुमा बिमा वापतको रकम भुक्तानी गर्दा बिमा प्रिमियम तिरेको बिल पेश नगरी भुक्तानी गरेको देखियो । वास्तविक बिल भरपाई पेश नगरी भुक्तानी गरेको उक्त प्रोभिजन सम वापतको रकम रु.१,४२,१५७/- नियमसम्मत नदेखिएको रु.	१,४२,१५७/-																																																																																				
	<table border="1"> <thead> <tr> <th>योजनाको नाम</th> <th>बिमा वापत भुक्तानी रु</th> <th>बिमाको बिल रु.</th> <th>बढी भुक्तानी रु.</th> </tr> </thead> <tbody> <tr> <td>तिनसिम्ले सहरे सिंचाई</td> <td>९००००</td> <td>-</td> <td>९००००</td> </tr> <tr> <td>फेदीखोला सिंचाई योजना</td> <td>५२१५७</td> <td>-</td> <td>५२१५७</td> </tr> <tr> <td>जम्मा</td> <td>१४२१५७</td> <td>-</td> <td>१४२१५७</td> </tr> </tbody> </table>	योजनाको नाम	बिमा वापत भुक्तानी रु	बिमाको बिल रु.	बढी भुक्तानी रु.	तिनसिम्ले सहरे सिंचाई	९००००	-	९००००	फेदीखोला सिंचाई योजना	५२१५७	-	५२१५७	जम्मा	१४२१५७	-	१४२१५७																																																																					
योजनाको नाम	बिमा वापत भुक्तानी रु	बिमाको बिल रु.	बढी भुक्तानी रु.																																																																																			
तिनसिम्ले सहरे सिंचाई	९००००	-	९००००																																																																																			
फेदीखोला सिंचाई योजना	५२१५७	-	५२१५७																																																																																			
जम्मा	१४२१५७	-	१४२१५७																																																																																			
	<b>स्थानीय पूर्वाधार क्षेत्रगत विकास कार्यक्रमतर्फ</b>																																																																																					
६८.	<b>बढी भुक्तानी</b> : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ (१ ख) मा खरिद सम्झौता अनुसार सार्वजनिक निकायले रनिङ बिल वा अन्य कुनै बिल विजकको भुक्तानी गर्दा प्राविधिक नाप जाँच गरी नापी किताब (मेजरमेन्ट बुक) मा उल्लेख भएको वास्तविक कार्यसम्पादनको आधारमा गर्नुपर्ने व्यवस्था छ । भौ.नं. १ मिति २०७६/३/७ बाट पुलचोक-लायो सडक स्तरोन्नती कार्यको लागि रु.१७,००,०००/- बजेट विनियोजन गरी कन्टिन्जेन्सी बाहेक रु. १६,३२,०००/- भुक्तानी गर्दा देहायका आइटमहरु नापी किताबमा भएको भन्दा प्राविधिक बिलमा बढी चढाई भुक्तानी गरेको हुँदा रु.५,८२,०००/- बढी बिल उठाई भुक्तानी भएको छ । नापी किताब भन्दा बढी परिमाणको प्राविधिक बिल तयार पारी भुक्तानी भएको रकम रु.४७५,११४/- (उपभोक्ताको अंश र कन्टिन्जेन्सी बाहेक) असुल हुनुपर्ने रु.	४,७५,११४/-																																																																																				
	<table border="1"> <thead> <tr> <th>आइटम नं.</th> <th>कामको विवरण</th> <th>नापी किताबको परिमाण</th> <th>प्राविधिक बिलको परिमाण</th> <th>बढी परिमाण</th> <th>दर</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>E/W excavation in:</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>1.1</td> <td>Ordinary soil</td> <td>२१०५.७१</td> <td>२२४१.६१</td> <td>१३५.९</td> <td>६५.०२</td> <td>८८३६</td> </tr> <tr> <td>1.2</td> <td>Hard soil</td> <td>१५३१.४३</td> <td>३५८१.५०</td> <td>२०५०.०७</td> <td>७८.१५</td> <td>१६०२१३</td> </tr> <tr> <td>1.3</td> <td>Ordinary rock</td> <td>१९१.४३</td> <td>३५३७.२७</td> <td>३३४५.८४</td> <td>१०५.५६</td> <td>३५३१८७</td> </tr> <tr> <td>2.</td> <td>E/W excavation for structure</td> <td>१०१.७</td> <td>२६९.५०</td> <td>१६७.८</td> <td>३६०.५०</td> <td>६०४९२</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td></td> <td>५८२७२८</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>उपभोक्तको अंश</td> <td></td> <td>८७८१७</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>कार्यालयबाट भुक्तानी</td> <td></td> <td>४९४९१०</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>कन्टिन्जेन्सी</td> <td></td> <td>१९७९६</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>खुद भुक्तानी</td> <td></td> <td>४७५,११४/-</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>-</td> </tr> </tbody> </table>	आइटम नं.	कामको विवरण	नापी किताबको परिमाण	प्राविधिक बिलको परिमाण	बढी परिमाण	दर	रकम रु.	1.	E/W excavation in:						1.1	Ordinary soil	२१०५.७१	२२४१.६१	१३५.९	६५.०२	८८३६	1.2	Hard soil	१५३१.४३	३५८१.५०	२०५०.०७	७८.१५	१६०२१३	1.3	Ordinary rock	१९१.४३	३५३७.२७	३३४५.८४	१०५.५६	३५३१८७	2.	E/W excavation for structure	१०१.७	२६९.५०	१६७.८	३६०.५०	६०४९२					जम्मा		५८२७२८					उपभोक्तको अंश		८७८१७					कार्यालयबाट भुक्तानी		४९४९१०					कन्टिन्जेन्सी		१९७९६					खुद भुक्तानी		४७५,११४/-							-	
आइटम नं.	कामको विवरण	नापी किताबको परिमाण	प्राविधिक बिलको परिमाण	बढी परिमाण	दर	रकम रु.																																																																																
1.	E/W excavation in:																																																																																					
1.1	Ordinary soil	२१०५.७१	२२४१.६१	१३५.९	६५.०२	८८३६																																																																																
1.2	Hard soil	१५३१.४३	३५८१.५०	२०५०.०७	७८.१५	१६०२१३																																																																																
1.3	Ordinary rock	१९१.४३	३५३७.२७	३३४५.८४	१०५.५६	३५३१८७																																																																																
2.	E/W excavation for structure	१०१.७	२६९.५०	१६७.८	३६०.५०	६०४९२																																																																																
				जम्मा		५८२७२८																																																																																
				उपभोक्तको अंश		८७८१७																																																																																
				कार्यालयबाट भुक्तानी		४९४९१०																																																																																
				कन्टिन्जेन्सी		१९७९६																																																																																
				खुद भुक्तानी		४७५,११४/-																																																																																
						-																																																																																
६९.	<b>माटो र चट्टानको अनुपात परिवर्तन</b> : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२४(१) बमोजिम खरिद सम्झौता बमोजिम सम्पन्न भएको कार्य सार्वजनिक निकायले स्वीकार गरेपछि करारका शर्त बमोजिम भुक्तानी गर्नु पर्दछ । रुचानी छछुरे बाबाधाम रिट्टे सडक निर्माण कार्यको लागि उपभोक्ता समितिसँग रु.२२,६२,६३५/- को सम्झौता गरी रु.२२,६२,८७२/- को कार्य सम्पन्न भएका आधारमा रु.२०,००,०००/- भुक्तानी गरेको छ । नयाँ ट्रयाक खन्ने काम रहेको उक्त सडक निर्माण कार्यमा लागत अनुमान तयार गर्दा निर्धारण गरेको नरम माटो, कडा माटो, नरम चट्टान र कडा चट्टानको अनुपात कामको नापजाँच गर्दा परिवर्तन गरी प्राविधिक बिल तयार पारेको देखिन्छ । माटो कटिङ्गको कार्यमा																																																																																					



दफा नं.	व्यहोरा								बेरजू रकम रु.		
	लागत अनुमान तयार पार्दा निर्धारण गरेको माटो र चट्टानको अनुपातमा परिवर्तन गर्नु परेमा पर्याप्त प्राविधिक पुष्ट्याई सहित अधिकार प्राप्त अधिकारीको स्वीकृतीमा मात्र परिवर्तन गर्न सकिन्छ। पर्याप्त पुष्ट्याई बेगर माटो र चट्टानको अनुपात परिवर्तन गरी बिल भुक्तानी गर्दा देहाय अनुसार रु. ५९,४९३/- बढी भुक्तानी हुन गएको छ। माटो र चट्टानको अनुपात परिवर्तन गर्नुपर्ने पर्याप्त पुष्ट्याई पेश गर्नुपर्ने अन्यथा उक्त रकम असुल हुनुपर्ने रु.								५९,४९३/-		
	कामको विवरण	लागत अनुमान		दर	नापी भएको		नापी हुनपर्ने		फरक परिमाण	फरक रकम	
		अनुपात	परिमाण		अनुपात	परिमाण	अनुपात	परिमाण			
	१. रुचानी छछेरे बाबाधाम रिठ्टे सडक										
	माटो खन्ने काम	१००	२८५११		१००	२७९७२		२७९७२			
	नरम माटो	४२.७०	१२१७४	६५.०२	४१.०४	११४७९.५९	४२.७०	११९४४.०५	-४६४.४५८	-३०१९९	
	कडा माटो	४७.०१	१३४०४	७८.१५	४२.७०८	११९४६.२७	४७.०१	१३१४९.६४	-१२०३.३७	-९४०४४	
	नरम चट्टान	८.०९	२३०७	१०५.५६	१२.९६५	३६२६.४९	८.०९	२२६२.९३६	१३६३.५५४	१४३९३७	
	कडा चट्टान	२.२०	६२५.९	१३०.८	३.२८७८	९१९.६६	२.२०	६१५.३८४२	३०४.२७५८	३९७९९	
	<b>जम्मा</b>									<b>५९४९३</b>	
७०.	<b>बिमा</b> : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११२ मा खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक दश लाख रुपैयाँ भन्दा बढी मूल्यको निर्माण गर्ने निर्माण व्यवसायीले निर्माण सामग्री, प्रयोग गरिने मेशिन, औजार वा प्लान्ट लगायत निर्माण कार्यको पूर्ण प्रतिस्थापन खर्च वापतको बिमा गराउनु पर्ने र यस्तो बिमाको अवधि निर्माण स्थल सुम्पिएको मितिदेखी मर्मत सम्भार अवधिसम्मका लागि हुनुपर्ने व्यवस्था छ। गाउँपालिका मार्फत यो वर्ष दश लाख रुपैयाँ भन्दा बढी मूल्यका देहायका निर्माण कार्य गराउँदा निर्माण व्यवसायीले निर्माण कार्यको बिमा गराएको देखिएन। दश लाख रुपैयाँ भन्दा बढीको निर्माण कार्यमा अनिवार्य रूपमा बिमा गराउनु पर्दछ।										
	ठेका नं.	निर्माण कार्य			निर्माण व्यवसायी			सम्झौता रकम रु.			
	४/२०७५/७६	वडा नं. २ स्वास्थ्य चौकी भवन निर्माण			पाखिन/सलाम जे.भी			५५९९४३२			
	५/०७५/७६	वडा नं. १० स्वास्थ्य चौकी भवन निर्माण			हिमगंगा विल्डर्स			५५७११२८			
	६/०७५/७६	वडा नं. ११ महिला सञ्जाल भवन निर्माण			तिमिलसिना निर्माण सेवा			२८६५९७५			
	७/०७५/७६	वडा नं. ४ स्वास्थ्य चौकी भवन निर्माण			पुलामी निर्माण सेवा			५६४८७१३			
७१.	<b>एज विल्ट ड्रइङ पेश नगरेको</b> : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ मा खरिद सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न भएको तीस दिनभित्र निर्माण व्यवसायीले निर्माण भए बमोजिमको (एज विल्ट) नक्सा पेश गर्नुपर्ने व्यवस्था छ। साथै देहायका निर्माण कार्यको खरिद सम्झौताको एसिसिसि ५६.१ र ५६.२ मा निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न भएपछि एज विल्ट ड्रइङ पेश गर्नु पर्ने र एज विल्ट ड्रइङ पेश नगरेमा सम्झौता रकमको ५ प्रतिशत वातको रकम रोक्का (विद होल्ड) राखी अन्तिम बिलको भुक्तानी दिनुपर्ने व्यवस्था रहेकोमा कार्यालयले निर्माण कार्यको अन्तिम बिल भुक्तानी गर्दा एज विल्ट ड्रइङ पेश गरेको छैन। सम्झौता बमोजिम एज विल्ट ड्रइङ पेश नगरे वापत रोक्का राख्नु पर्ने रकम रु.										
	ठे.नं.	निर्माण कार्य			निर्माण व्यवसायी			सम्झौता रकम		एज विल्ट ड्रइङ वापत रोक्का राख्नु पर्ने रु.	
	५/०७५/७६	वडा नं. १० स्वास्थ्य चौकी भवन निर्माण			हिमगंगा विल्डर्स			५५७११२८		२७८५५६	
	७/०७५/७६	वडा नं. ४ स्वास्थ्य चौकी भवन निर्माण			पुलामी निर्माण सेवा			५६४८७१३		२८२४३६	
	<b>जम्मा</b>									<b>५६०९९२</b>	
७२.	<b>अन्य निकायको बिल भुक्तानी</b> : नगरपालिकाले देहायका निकायहरूलाई यो वर्ष आर्थिक सहयोग गरेको देखियो।										
	गो.शौ.नं. र मिति	निकाय			प्रयोजन			रकम			
	१०६-२०७६/०३/१९	सारथि कृषि सहकारी सस्था			कार्यालय व्यवस्थापन			१५००००			
	१०७-२०७६/०३/१९	तिपनटन युवा क्लब			भवन मर्मत			५००००			
	१०८-२०७६/०३/१९	अध्यनशील सिकाई केन्द्र			विभिन्न सामग्री खरिद			२०००००			
	११०-२०७५/०३/२०				सामाजिक परिचालक तलब			१०००००			
	१०९-२०७६/०३/१९	मिर्मिरे बिहानी लालीगुराँस युवा क्लब			भवन निर्माण			१०००००			

दफा नं.	व्यहोरा	बेरजू रकम रु.
	जम्मा	६००००/-
	<b>जेष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम</b>	
७३.	यस गाउँपालिकाले यो वर्ष सामाजिक सुरक्षा भत्ता वापत रु. ५,५६,५५,०००/- खर्च गरेकोमा देखिएका व्यहोरा देहाय अनुसार छन् :	
७३.१.	<b>नगद वितरण :</b> सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ को दफा २२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयको स्वीकृति बिना हातहातै नगद वितरण गर्न पाइनेछैन भन्ने व्यवस्था गरेको छ । कार्यालयले सामाजिक सुरक्षा भत्ताको रकम वडा सचिवहरुको बैंक खातामा पेशकी पठाई वडा सचिवहरुले हातहातै लाभग्राहीहरुलाई वितरण गरेको देखिन्छ । हातहातै नगद वितरण गरी औंठा छाप लगाएको भरपाईको आधारमा पेशकी फछ्यौट गर्ने गरेको छ । कार्यविधिले हातहातै नगद वितरण गर्न नपाइने व्यवस्था गर्दा गर्दै पनि नगद वितरण गर्ने गरेको देखिएकाले यथाशिघ्र यस्तो कार्य बन्द गरी लाभग्राहीको बैंक खाता मार्फत मात्र रकम वितरण गर्ने व्यवस्था गर्नु पर्दछ ।	
७३.२.	<b>विवरण अद्यावधिक नगरेको :</b> सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ को दफा १९ मा केन्द्रीकृत व्यवस्थापन सूचना प्रणालीमा लाभग्राहीको विवरण प्रविष्टि गरी अद्यावधिक गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने व्यवस्था छ । यस कार्यालयबाट सामाजिक सुरक्षा वितरण गरिने लाभग्राहीको केन्द्रीकृत व्यवस्थापन सूचना प्रणालीमा देखिएको र रकम वितरण भरपाईमा देखिएको विवरण मेल खाएको देखिँदैन । विगत देखी भत्ता रकम वितरण हुँदै आएका तर लगतमा नाम नभएका कतिपय लाभग्राहीलाई रकम वितरण गरेको देखिन्छ । केन्द्रीकृत व्यवस्थापन सूचना प्रणालीमा भएको लगतबाट नै रकम वितरण भरपाई तयार पारी सोही बमोजिम मात्र रकम वितरण गर्नु पर्दछ । लगतमा नभएको व्यक्तिको नाम भरपाईमा हुने, भरपाईमा हातले नाम थप्ने जस्ता काम गरेको देखिएकाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण पारदर्शी र अद्यावधिक छ भन्ने सकिने अवस्था छैन । अनुगमन तथा मूल्याङ्कन समितिले विवरण अद्यावधिक गर्न लगाई सोही विवरण बमोजिम मात्र रकम वितरण गर्ने तर्फ ध्यान जानु पर्दछ ।	
७३.३.	<b>अनुगमन तथा निरीक्षण नगरेको :</b> सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ को परिच्छेद ८ मा अनुगमन तथा मूल्याङ्कन र प्रतिवेदन सम्बन्धी व्यवस्था गरेको छ । जस अनुसार सामाजिक सुरक्षा तथा जेष्ठ नागरिक कार्यक्रमको नियमित अनुगमन तथा निरीक्षण गर्न, स्थानीय स्तरको अनुगमन तथा मूल्याङ्कन समिति बनाई उक्त समितिले यस कार्यक्रमको नियमित अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण गर्ने, लाभग्राहीको अभिलेख निरीक्षण गर्ने, लाभग्राहीसँग भेटघाट गरी गुनासो तथा सुझाव संकलन गर्ने, सेवा प्रभावकारी भए नभएको जानकारी हासिल गर्ने, वडा कार्यालयबाट भएका सार्वजनिक सुनुवाईको प्रतिवेदन अध्ययन गरी प्राप्त सुझाव कार्यान्वयनको समिक्षा गर्ने, कार्यक्रम सम्बन्धमा अनियमितता भएको पाइएमा दोषी पहिचान गरी कारवाहीका लागि सिफारिश गर्ने, सही व्यक्तिलाई सही समयमा सही रकम प्रदान भए नभएको बारे अध्ययन गरी गर्नुपर्ने सुधारका विषयमा सुझाव दिने लगायतका काम, कर्तव्य र अधिकार निर्धारण गरेको छ । कार्यालयबाट सामाजिक सुरक्षा वापतको रकम वडा सचिवहरुमार्फत नगदै वितरण गर्ने गरेका कारण वडा सचिवहरुलाई समेत जोखिम भएको भन्ने बारम्बारको गुनासोलाई सम्बोधन नगरेको, कार्यक्रमको नियमित अनुगमन तथा निरीक्षण हुने नगरेको साथै लाभग्राहीहरूसँग भेटघाट गरी गुनासो तथा सुझाव संकलन गरी सुधारका लागि सुझाव दिने गरेको समेत देखिएन । कानुनले निर्धारण गरेको काम, कर्तव्य अधिकारको सही प्रयोग गरी अनुगमन तथा मूल्याङ्कन गरी कार्यक्रमलाई प्रभावकारी बनाउने तर्फ ध्यान दिनु पर्दछ ।	
७३.४.	<b>दोहोरो भुक्तानी :</b> वडा नं. ६ का वडा सचिव श्री रविन कुमार सुवेदीको २०७४/७५ को तेश्रो चौमासिक, २०७५/७६ को पहिलो र दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरिक अन्यबाट राम बहादुर पुलामी - जन्म मिति १९९९/१२/३० लाई एकै व्यक्तिलाई दोहोरो भत्ता वितरण गरेको छ । यसरी एकै व्यक्तिलाई दोहोरो भत्ता भुक्तानी गरेको रु.८,०००/- को दरले ३ चौमासिकको रु. २४,०००/- असुल गरी दाखिला गर्नुपर्ने रु.	२४,०००/-

वफा नं.	व्यहोरा	बेरजू रकम रु.																																																																														
७३.५.	<p>वडा नं. ११ का वडा सचिव श्री चेत बहादर रमौलीको २०७४/७५ को तेश्रो चौमासिक, २०७५/७६ को पहिलो र दोश्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको अभिलेखमा मृत्यु भई सकेको देखिएकोमा निजहरुका लगत कट्टा गरेकोमा कुन मितिमा मृत्यु भएको हो स्पष्ट खुलाइएको छैन । मृत्यु भै लगतकट्टा गरिएका व्यक्तिहरुको मृत्यु भएको मिति नखुलाइएका उदाहरणहरु देहाय अनुसार छन् ।</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>लाभग्राहीको नाम</th> <th>जन्म मिति</th> <th>लाभग्राहीको किसिम</th> <th>भुक्तानी रकम</th> <th>चौमासिक</th> </tr> </thead> <tbody> <tr><td>१.</td><td>विष्णु माया बोगटी</td><td>१९८६/१२/३०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>२.</td><td>कर्णबहादुर खत्री</td><td>१९८७/१२/३०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>३.</td><td>कालिमाया खुलाल मगर</td><td>१९९९/१२/३०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>४.</td><td>तिलामाया रानामगर</td><td>१९८९/१/१०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>५.</td><td>सावित्री काफ्ले</td><td>१९९४/१०/१४</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>६.</td><td>गुन्ज किर्डीरिड</td><td>१९९९/१२/३०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>७.</td><td>सेते थिङ तामाङ</td><td>१९८९/१२/३०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>८.</td><td>कृष्ण कुमारी खत्री</td><td>१९९४/१०/१४</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>९.</td><td>ज्ञानमाया पुलामी</td><td>१९९८/१२/३०</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>१०.</td><td>कालिमाया थिङ</td><td>१९९०/६/१</td><td>जेष्ठ अन्य</td><td>२४०००</td><td>३</td></tr> <tr><td>११.</td><td>दलविर कामी</td><td>१९९३/१२/३०</td><td>जेष्ठ दलित</td><td>२४०००</td><td>३</td></tr> <tr><td>१२.</td><td>अमृत बहादुर कामी</td><td>१९९७/१२/३०</td><td>जेष्ठ दलित</td><td>२४०००</td><td>३</td></tr> </tbody> </table>	क्र.सं.	लाभग्राहीको नाम	जन्म मिति	लाभग्राहीको किसिम	भुक्तानी रकम	चौमासिक	१.	विष्णु माया बोगटी	१९८६/१२/३०	जेष्ठ अन्य	२४०००	३	२.	कर्णबहादुर खत्री	१९८७/१२/३०	जेष्ठ अन्य	२४०००	३	३.	कालिमाया खुलाल मगर	१९९९/१२/३०	जेष्ठ अन्य	२४०००	३	४.	तिलामाया रानामगर	१९८९/१/१०	जेष्ठ अन्य	२४०००	३	५.	सावित्री काफ्ले	१९९४/१०/१४	जेष्ठ अन्य	२४०००	३	६.	गुन्ज किर्डीरिड	१९९९/१२/३०	जेष्ठ अन्य	२४०००	३	७.	सेते थिङ तामाङ	१९८९/१२/३०	जेष्ठ अन्य	२४०००	३	८.	कृष्ण कुमारी खत्री	१९९४/१०/१४	जेष्ठ अन्य	२४०००	३	९.	ज्ञानमाया पुलामी	१९९८/१२/३०	जेष्ठ अन्य	२४०००	३	१०.	कालिमाया थिङ	१९९०/६/१	जेष्ठ अन्य	२४०००	३	११.	दलविर कामी	१९९३/१२/३०	जेष्ठ दलित	२४०००	३	१२.	अमृत बहादुर कामी	१९९७/१२/३०	जेष्ठ दलित	२४०००	३	
क्र.सं.	लाभग्राहीको नाम	जन्म मिति	लाभग्राहीको किसिम	भुक्तानी रकम	चौमासिक																																																																											
१.	विष्णु माया बोगटी	१९८६/१२/३०	जेष्ठ अन्य	२४०००	३																																																																											
२.	कर्णबहादुर खत्री	१९८७/१२/३०	जेष्ठ अन्य	२४०००	३																																																																											
३.	कालिमाया खुलाल मगर	१९९९/१२/३०	जेष्ठ अन्य	२४०००	३																																																																											
४.	तिलामाया रानामगर	१९८९/१/१०	जेष्ठ अन्य	२४०००	३																																																																											
५.	सावित्री काफ्ले	१९९४/१०/१४	जेष्ठ अन्य	२४०००	३																																																																											
६.	गुन्ज किर्डीरिड	१९९९/१२/३०	जेष्ठ अन्य	२४०००	३																																																																											
७.	सेते थिङ तामाङ	१९८९/१२/३०	जेष्ठ अन्य	२४०००	३																																																																											
८.	कृष्ण कुमारी खत्री	१९९४/१०/१४	जेष्ठ अन्य	२४०००	३																																																																											
९.	ज्ञानमाया पुलामी	१९९८/१२/३०	जेष्ठ अन्य	२४०००	३																																																																											
१०.	कालिमाया थिङ	१९९०/६/१	जेष्ठ अन्य	२४०००	३																																																																											
११.	दलविर कामी	१९९३/१२/३०	जेष्ठ दलित	२४०००	३																																																																											
१२.	अमृत बहादुर कामी	१९९७/१२/३०	जेष्ठ दलित	२४०००	३																																																																											
७३.६.	<p>सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको अभिलेख राख्ने किताब (ढड्डा) मा देहायका व्यक्तिहरुको नाम नरहे तापनि रु. ६४,०००/- सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइयो । निजहरु लाभग्राही हुन् वा होइनन् छानबिन हुनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>भुक्तानी लिनेको नाम</th> <th>जन्म मिति</th> <th>किसिम</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>सवी कार्की</td> <td>१९९५/१२/३०</td> <td>जेष्ठ अन्य</td> <td>३२०००/-</td> <td>आ.व.२०७४/७५ को अन्तिम चौमासिक र २०७५/७६ को ३ चौमासिक</td> </tr> <tr> <td>२.</td> <td>प्रेम कुमारी खुलाल</td> <td>२००३/१२/३०</td> <td>जेष्ठ अन्य</td> <td>३२०००/-</td> <td>आ.व.२०७४/७५ को अन्तिम चौमासिक र २०७५/७६ को ३ चौमासिक</td> </tr> </tbody> </table>	क्र.सं.	भुक्तानी लिनेको नाम	जन्म मिति	किसिम	रकम	कैफियत	१.	सवी कार्की	१९९५/१२/३०	जेष्ठ अन्य	३२०००/-	आ.व.२०७४/७५ को अन्तिम चौमासिक र २०७५/७६ को ३ चौमासिक	२.	प्रेम कुमारी खुलाल	२००३/१२/३०	जेष्ठ अन्य	३२०००/-	आ.व.२०७४/७५ को अन्तिम चौमासिक र २०७५/७६ को ३ चौमासिक																																																													
क्र.सं.	भुक्तानी लिनेको नाम	जन्म मिति	किसिम	रकम	कैफियत																																																																											
१.	सवी कार्की	१९९५/१२/३०	जेष्ठ अन्य	३२०००/-	आ.व.२०७४/७५ को अन्तिम चौमासिक र २०७५/७६ को ३ चौमासिक																																																																											
२.	प्रेम कुमारी खुलाल	२००३/१२/३०	जेष्ठ अन्य	३२०००/-	आ.व.२०७४/७५ को अन्तिम चौमासिक र २०७५/७६ को ३ चौमासिक																																																																											
<b>तीनपाटन गाउँपालिका चालु खर्च</b>																																																																																
७४.	<p><b>पदाधिकारी पारिश्रमिक :</b> स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार कार्यालयले गाउँपालिका अध्यक्षलाई मासिक रु ३०,०००/-, गाउँपालिका उपाध्यक्षलाई मासिक रु ३०,०००/-, कार्यपालिकाका सदस्यहरुलाई मासिक रु.५,०००/- र गाउँसभाका सदस्यहरुलाई मासिक रु. ५,०००/- दरले यस वर्ष सुविधा वापत रु. ६०,१२,०००/- उपलब्ध गराएको पाइयो ।</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>पद</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr><td>१</td><td>अध्यक्ष</td><td>३,६०,०००/-</td></tr> <tr><td>२</td><td>उपाध्यक्ष</td><td>३,००,०००/-</td></tr> <tr><td>३</td><td>वडा अध्यक्ष (वडा नं १ देखी ११ सम्म )</td><td>२६,४०,०००/-</td></tr> <tr><td>४</td><td>कार्यपालिका सदस्य</td><td>४,३२,०००/-</td></tr> <tr><td>५</td><td>वडा सदस्य (वडा नं १ देखी ११ सम्म )</td><td>२२,८०,०००/-</td></tr> <tr><td colspan="2">जम्मा</td><td>०/-</td></tr> </tbody> </table>	क्र.सं.	पद	भुक्तानी रकम	१	अध्यक्ष	३,६०,०००/-	२	उपाध्यक्ष	३,००,०००/-	३	वडा अध्यक्ष (वडा नं १ देखी ११ सम्म )	२६,४०,०००/-	४	कार्यपालिका सदस्य	४,३२,०००/-	५	वडा सदस्य (वडा नं १ देखी ११ सम्म )	२२,८०,०००/-	जम्मा		०/-																																																										
क्र.सं.	पद	भुक्तानी रकम																																																																														
१	अध्यक्ष	३,६०,०००/-																																																																														
२	उपाध्यक्ष	३,००,०००/-																																																																														
३	वडा अध्यक्ष (वडा नं १ देखी ११ सम्म )	२६,४०,०००/-																																																																														
४	कार्यपालिका सदस्य	४,३२,०००/-																																																																														
५	वडा सदस्य (वडा नं १ देखी ११ सम्म )	२२,८०,०००/-																																																																														
जम्मा		०/-																																																																														
७५.	<p><b>कार्यपालिका न्यायिक समिति सदस्यलाई सुविधा :</b> बागमती प्रदेश सभाले बनाएको “स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन”, २०७५ ले गाउँ कार्यपालिका सदस्यहरु लाई मासिक रु. ६,०००/- र अन्य वडा सदस्यहरुलाई मासिक रु. ५,०००/- सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । गाउँपालिकाको गाउँकार्यपालिकाको मिति २०७५/०६/२५ को बैठकले कार्यपालिका सदस्यहरुलाई प्रति महिना रु. १०,०००/- र न्यायीक समितिका सदस्यहरु दुई जनालाई प्रति महिना रु. १०,०००/- भुक्तानी गर्ने निर्णय गरेको छ । प्रदेशले बनाएको ऐनको सुविधा सम्बन्धी व्यवस्था भन्दा कार्यपालिका सदस्यलाई प्रति महिना रु. ४,०००/- र न्यायीक समिति सदस्यलाई प्रति महिना रु. ५,०००/- का दरले बढी भुक्तानी गरेको पाइयो । यसरी देहायका पदाधिकारीलाई प्रदेश कानूनले तोकेभन्दा बढी हुने गरी भएको भुक्तानी असूल हुनुपर्ने देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>पद</th> <th>पदाधिकारी नाम धर</th> <th>बढी भुक्तानी दर प्रति महिना</th> <th>जम्मा भुक्तानी (एक वर्ष)</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	सि.नं.	पद	पदाधिकारी नाम धर	बढी भुक्तानी दर प्रति महिना	जम्मा भुक्तानी (एक वर्ष)						४,०८,०००/-																																																																				
सि.नं.	पद	पदाधिकारी नाम धर	बढी भुक्तानी दर प्रति महिना	जम्मा भुक्तानी (एक वर्ष)																																																																												

दफा नं.	व्यहोरा				बेरजू रकम रु.																																	
	१	कार्यपालिका सदस्य	श्री दुध कुमारी ठकुरी	४,०००/-	४८,०००/-																																	
	२	कार्यपालिका सदस्य	श्री देवमाया श्रेष्ठ	४,०००/-	४८,०००/-																																	
	३	कार्यपालिका सदस्य	श्री जगदिश्वर तोलाङ्गी	४,०००/-	४८,०००/-																																	
	४	कार्यपालिका सदस्य	श्री भगवती कुमारी श्रेष्ठ	४,०००/-	४८,०००/-																																	
	५	कार्यपालिका सदस्य	श्री गीतामाया थापा मगर	४,०००/-	४८,०००/-																																	
	६	कार्यपालिका सदस्य	श्री टेक बहादुर परियार	४,०००/-	४८,०००/-																																	
	७	न्यायीक समिति सदस्य	श्री फडिन्द्रनाथ अधिकारी	५,०००/-	६०,०००/-																																	
	८	न्यायीक समिति सदस्य	श्री गीता बोगटी	५,०००/-	६०,०००/-																																	
	<b>जम्मा</b>				०/-																																	
७६.	<p><b>बैठक भत्ता:</b> स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ४ तथा अनुसूची १ मा न्यायिक समिति, विधायन समिति, लेखा समिति र सुशासन समितिका सदस्यहरूले मात्र बैठक भत्ता पाउने उल्लेख छ। तर गाउँ कार्यपालिका कार्यालयले नगर कार्यपालिकाको बैठक, वडा समितिको बैठक लगायतमा भत्ता भुक्तानी गरी यस वर्ष देहाय अनुसार रु. १,३७,५००/- खर्च लेखेको नियमसम्मत नदेखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>बैठकको विवरण</th> <th>बैठक संख्या</th> <th>गो.भौ.र मिति</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>२</td> <td>कार्यपालिका बैठक</td> <td>१४१</td> <td>४७-२०७५/०७/१८</td> <td>१३७,५००</td> </tr> <tr> <td colspan="4" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>१३७,५००/-</b></td> </tr> </tbody> </table>					सि.नं.	बैठकको विवरण	बैठक संख्या	गो.भौ.र मिति	भुक्तानी रकम	२	कार्यपालिका बैठक	१४१	४७-२०७५/०७/१८	१३७,५००	<b>जम्मा</b>				<b>१३७,५००/-</b>																		
सि.नं.	बैठकको विवरण	बैठक संख्या	गो.भौ.र मिति	भुक्तानी रकम																																		
२	कार्यपालिका बैठक	१४१	४७-२०७५/०७/१८	१३७,५००																																		
<b>जम्मा</b>				<b>१३७,५००/-</b>																																		
७६.१.	<p><b>सभा तथा बैठक खर्च :</b> गाउँ सभाले विभिन्न मितिमा बसेका कार्यपालिका बैठक, गाउँ सभा र अन्य बैठक संचालन गर्न देहाय अनुसार खर्च लेखेको पाइयो:-</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं. र मिति</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>४७-२०७५/०८/१८</td> <td>श्रावण देखी असोज सम्मसंचालित कार्यपालिका बैठकको खाजा र यातायात खर्च</td> <td>४४७००/-</td> </tr> <tr> <td>७५-२०७५/०८/०६</td> <td>श्रावण देखी असोज सम्मसंचालित कार्यपालिका बैठकको खाजा</td> <td>७८६०५/-</td> </tr> <tr> <td>१५८-२०७५/१०/१०</td> <td>कार्तिक देखी पौष सम्म संचालित कार्यपालिका बैठकको खाजा</td> <td>१३४४७५/-</td> </tr> <tr> <td>२४८-२०७५/१२/१२</td> <td>श्रावण देखी असोज सम्म कार्यपालिका बैठकको खाजा</td> <td>९८५९५/-</td> </tr> <tr> <td>२७५-२०७५/१२/२८</td> <td>पौष देखी चैत्र सम्म कार्यपालिका बैठक</td> <td>७९७९०/-</td> </tr> <tr> <td>३०७-२०७६/०१/१६</td> <td>विभिन्न सभा संचालनमा खाजा खर्च</td> <td>१९१४५/-</td> </tr> <tr> <td>३२४-२०७६/०१/२७</td> <td>विभिन्न सभा संचालनमा खाजा खर्च</td> <td>९६९३०/-</td> </tr> <tr> <td>३८-२०७६/०३/२८</td> <td>दोस्रो गाउँ सभा, नीति कार्यक्रम र अन्य बैठकमा खाजा खर्च</td> <td>६९३३३०/-</td> </tr> <tr> <td>विभिन्न</td> <td>गाउँपालिकाको सम्पूर्ण वडामा तिज मनाउनेकार्यको खाँ</td> <td>११००००/-</td> </tr> <tr> <td colspan="2" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>०/-</b></td> </tr> </tbody> </table>					गो.भौ.नं. र मिति	विवरण	रकम	४७-२०७५/०८/१८	श्रावण देखी असोज सम्मसंचालित कार्यपालिका बैठकको खाजा र यातायात खर्च	४४७००/-	७५-२०७५/०८/०६	श्रावण देखी असोज सम्मसंचालित कार्यपालिका बैठकको खाजा	७८६०५/-	१५८-२०७५/१०/१०	कार्तिक देखी पौष सम्म संचालित कार्यपालिका बैठकको खाजा	१३४४७५/-	२४८-२०७५/१२/१२	श्रावण देखी असोज सम्म कार्यपालिका बैठकको खाजा	९८५९५/-	२७५-२०७५/१२/२८	पौष देखी चैत्र सम्म कार्यपालिका बैठक	७९७९०/-	३०७-२०७६/०१/१६	विभिन्न सभा संचालनमा खाजा खर्च	१९१४५/-	३२४-२०७६/०१/२७	विभिन्न सभा संचालनमा खाजा खर्च	९६९३०/-	३८-२०७६/०३/२८	दोस्रो गाउँ सभा, नीति कार्यक्रम र अन्य बैठकमा खाजा खर्च	६९३३३०/-	विभिन्न	गाउँपालिकाको सम्पूर्ण वडामा तिज मनाउनेकार्यको खाँ	११००००/-	<b>जम्मा</b>		<b>०/-</b>
गो.भौ.नं. र मिति	विवरण	रकम																																				
४७-२०७५/०८/१८	श्रावण देखी असोज सम्मसंचालित कार्यपालिका बैठकको खाजा र यातायात खर्च	४४७००/-																																				
७५-२०७५/०८/०६	श्रावण देखी असोज सम्मसंचालित कार्यपालिका बैठकको खाजा	७८६०५/-																																				
१५८-२०७५/१०/१०	कार्तिक देखी पौष सम्म संचालित कार्यपालिका बैठकको खाजा	१३४४७५/-																																				
२४८-२०७५/१२/१२	श्रावण देखी असोज सम्म कार्यपालिका बैठकको खाजा	९८५९५/-																																				
२७५-२०७५/१२/२८	पौष देखी चैत्र सम्म कार्यपालिका बैठक	७९७९०/-																																				
३०७-२०७६/०१/१६	विभिन्न सभा संचालनमा खाजा खर्च	१९१४५/-																																				
३२४-२०७६/०१/२७	विभिन्न सभा संचालनमा खाजा खर्च	९६९३०/-																																				
३८-२०७६/०३/२८	दोस्रो गाउँ सभा, नीति कार्यक्रम र अन्य बैठकमा खाजा खर्च	६९३३३०/-																																				
विभिन्न	गाउँपालिकाको सम्पूर्ण वडामा तिज मनाउनेकार्यको खाँ	११००००/-																																				
<b>जम्मा</b>		<b>०/-</b>																																				
७७.	<p><b>कर्मचारी प्रोत्साहन भत्ता :</b> तीनपाटन गाउँ कार्यपालिकाको २०७५/०६/२५ निर्णयानुसार कार्यालयमा अतिरिक्त समय काम गर्ने कर्मचारीहरूलाई अतिरिक्त समय भत्ता प्रदान गर्ने निर्णय गरेको पाइयो। सो बैठकको निर्णय अनुसार अधिकृत स्तरका कर्मचारीलाई मासिक रु. १५,०००/-, ना.सु. स्तरका कर्मचारीहरूलाई मासिक रु. १२,०००/-, खरिदार स्तरका कर्मचारीलाई मासिक रु. ११,०००/-, कार्यालय सहयोगी स्तरका कर्मचारीलाई मासिक रु. ६,०००/- र प्राविधिकहरूलाई मासिक रु. ८,०००/- भुक्तानी गर्ने उल्लेख छ। निर्णय अनुसार यस वर्ष विभिन्न पदका १६ जना कर्मचारीहरूलाई अतिरिक्त समय काम गरे वापत रु. ६,२०,०५६/- भुक्तानी गरेको पाइयो। यसरी अतिरिक्त समय भत्ता भुक्तानी गर्दा स्पष्ट मापदण्ड र सूचक निर्माण गरी भुक्तानी गर्नुपर्ने देखिन्छ।</p>																																					
७८.	<p><b>कर कट्टी नभएको :</b> आयकर ऐन, २०५८ को दफा ८८(१) मा वासिन्दा व्यक्तीलाई नेपालमा स्रोत भएको सेवा शुल्क वापतको भुक्तानी गर्दा १५ प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने उल्लेख छ। स्वास्थ्य संयोजक श्री रामबेचन शाहले बर्थिङ्ग सेन्टरमा काम गर्ने अ.न.मी. हरुलाई रात्री भत्ता वितरणको लागि लिएको पेशकी रु. १,००,०००/- फछ्यौट गर्दा जम्मा १५ जना अ.न.मी. को जम्मा ६५९ दिनको प्रति दिन रु. १५० का दरले कुल रु. ९८,८५०/- भुक्तानी गरेको पाइयो। सेवा शुल्क वापत को भुक्तानीमा १५ प्रतिशतका दरले हुने कर रु. १४,८२८/- कट्टी गरेको पाइएन। कर कट्टी वापतको रु. १४,८२८/- राजश्व दाखिला गरी भौचर पेश हुनुपर्ने रु.</p>					१४,८२८/-																																
७९.	<p><b>परामर्श सेवामा थप ओभरहेड –</b> सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ को उपनियम (४) सँग सम्बन्धित अनुसूची १क (परामर्श सेवाको लागत अनुमानको ढाँचा) अनुसार जनशक्तिको पारिश्रमिक, भ्रमण, बसोबास, मालसामान वा उपकरण, तालिम, गोष्ठी छपाई, मसलन्द लगायतको कूल</p>																																					

वफा नं.	व्यहोरा					बेरुजू रकम रु.
	लागत गणना पछि सो को ५ प्रतिशतले हुन आउने रकम व्यवस्थापन खर्च वापत समावेश गर्न पाउने व्यवस्था छ । तर कार्यालयले सडक संरचनाको सर्वे, डि.पि.आ कार्यको लागत अनुमान तयार गर्दा त्यस्तो खर्च वापत १० प्रतिशत राखेको र सोही आधारमा सम्झौता भई ओभरहेड वापत थप १० प्रतिशत भुक्तानी भएको छ । अतः नियममा उल्लेख भएभन्दा ५ प्रतिशत बढी भुक्तानी भएको देहाय अनुसारको रकम असूल हुनुपर्ने रु.					१,३१,८८७/-
		सर्वे, डि.पि.आ. भएको योजनाको नाम	परामर्शदाताको नाम	भुक्तानी रु. (मू.अ.कर बाहेक)	ओभरहेड वापतको रकम (१०%)	थप ओभरहेड रु. (५%)
	३०७६/०१/१६	चदाहा करिडोर तथा चकमके जिनाखु रोडको डि.पि.आ.	इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रा.लि., काठमाण्डौ	१६,२६,०००/-	१४७,८१८/-	७३,९०९
	०३०७६/०१/१६	जिगाहाखोला - चकमके रोडको डि.पि.आ.	पानेरामा रिसर्च सेन्टर प्रा.लि.काठमाण्डौ	१२,७५,५००/-	१,१५,९५५/-	५७,९७८
	<b>जम्मा</b>					<b>१३१,८८७/-</b>
८०.	<b>बढी भुक्तानी :</b> करारमा नियुक्ती भएका कर्मचारीहरुलाई करार सम्झौता अनुसार सेवा सुविधा भुक्तानी गरिनु पर्छ । कार्यालयले श्रावण महिनामा करारमा नियुक्ती गरेका ल्याब असिष्टेन्ट श्री गायन रमौली मगरलाई करार अवधी ६ महिना पुगेपछि १ महिना बराबरको तलब बराबरको रकम चाडपर्व खर्च वापत भुक्तानी गरिने भनि सम्झौता गरेको छ । निजलाई ६ महिना नपुगी असोज महिनाको तलब भत्ता भुक्तानी गर्दा १२,५००/- चाडपर्व खर्च समेत राखी भुक्तानी गरेको हुँदा करार सम्झौतामा उल्लेख गरेको सर्त भन्दा फरक पर्ने गरी भुक्तानी गरेको चाडपर्व खर्च वापतको भुक्तानी असूल हुनुपर्ने रु.					१२,५००/-
८१.	<b>हाजिरी अभिलेख :</b> भ्रमण खर्च नियमावली, २०६४ को नियम ३(१) मा भ्रमण आदेश वा निर्णय विना भ्रमण खर्च गर्ने गरी भ्रमण गर्न वा काजमा जान हुँदैन भन्ने उल्लेख छ । कार्यालयको हाजिरी पुस्तिका परीक्षण गर्दा देहायका कर्मचारीहरु कार्यालय कामकाजको लागी भ्रमण आदेश स्वीकृत गरी काजमा रहेको र उक्त अवधिमा कार्यालयमा हाजिरी गरी पछि रातो मसिले हाजिरी पुस्तिका केरेको पाईयो । यसरी हाजिरी पुस्तिकामा केरमेट गरेको अवधिको भ्रमण खर्च दावी गरेको र सोही अनुरूप भुक्तानी भएकोले सो अवधिमा भ्रमण गरेको भन्ने एकित हुन सकिएन । हाजिरी पुस्तिकामा केरमेट गरेको अवधिको भ्रमण खर्चका सम्बन्धमा यकिन गरी आगामी दिनमा यस किसिमको खर्च भुक्तानी नियन्त्रणमा कार्यालयको ध्यान जानुपर्ने देखिन्छ ।					
	सि.नं.	भ्रमण गर्ने पदाधिकारी	भ्रमण अवधी	भुक्तानी रकम (रु)		
	१	श्री राजन थापा	२०७५/६/०१ देखी २०७५/०६/०५ सम्म	६८००/-		
			२०७५/०९/२५ देखी २०७५/०९/२७	३६००/-		
	२	श्री लिला रमौली	२०७५/०७/०५ देखी २०७५/०७/०९	५१००/-		
			२०७५/०७/१२ देखी २०७५/०७/१८	७५००/-		
	३	श्री संजय थापा	२०७५/१०/२७ देखी २०७५/११/०२	९०००/-		
	४	श्री राजेन्द्र मानन्धर	२०७६/०२/०३ देखी २०७६/०२/०६	६४००/-		
	५	श्री संजय घिमिरे	२०७६/०१/१८ देखी २०७६/०१/२२	३६००/-		
	<b>जम्मा</b>				<b>०/-</b>	
८२.	<b>दोहोरो भुक्तानी :</b> करारमा नियुक्ती भएका कर्मचारीहरुलाई करार सम्झौता अनुसार सेवा सुविधा भुक्तानी गरिनु पर्छ । कार्यालयले करारमा नियुक्त गरेका ब्याक हो लोडर चालक श्री नवराज लुङ्गेलीलाई करार सम्झौतामा उल्लेख गरेको मासिक रु. १०,०००/- का दरले २०७५ माघ र फाल्गुन महिनामा भुक्तानी भएको छ । भौ.नं. २२३/२०७५/११/२८ बाट पुनः माघ र फाल्गुन महिनाको छुट रकम वापत रु. ८,३३३/- भुक्तानी गरेको छ । साथै वैसाख महिनाको तलब भत्तामा रु. १५,०००/- भुक्तानी भएको छ । सम्झौतामा उल्लेख भए भन्दा वैसाख महिनामा रु.५०००/- र माघ फाल्गुनको छुट समेत जम्मा रु. १३,३३३/- बढी भुक्तानीको आधार पेश कुनु पर्ने अन्यथा सम्बन्धितबाट असूल हुनुपर्ने रु.					१३,३३३/-
८३.	<b>इन्टरनेट जडान :</b> गाउँपालिकाले यस वर्ष गाउँपालिका भित्रका सम्पुण वडाहरुमा इन्टरनेट जडान गर्न कुल रु १८,६४,५००/- भुक्तानी गरेको छ । इन्टरनेट जडानकालागी श्री युनाइटेड नेटवर्क प्रा.ली., वर्दिवासलाई जडान शुल्क, मासिक शुल्क आदीको लागत अनुमान तयार गरी पेश गर्न पठाउने व्यहोराको पत्रानुसार उक्त फर्मबाट प्राप्त लागत अनुमान अनुसार प्रति वडा रु. १,५५,३७५/- का दरले ११ वडा					


दफा नं.	व्यहोरा					बेरुजू रकम रु.																																								
	<p>र न्यायिक समितिको कार्यालय गरी १२ स्थानमा जडान भएको छ । गाउँपालिकाका विभिन्न १२ स्थानमा जडान खर्च वापत मात्र रु. १८,६४,५००/- भएकोमा यसको मर्मत सम्भार र अन्य सेवा प्रवाहको अवस्था बारे कुनै पनि वडाबाट सकारात्मक वा नकारात्मक जवाफ पेश भएको पाइएन । सेवा सञ्चालनको स्थिति र प्रभावकारिता सम्बन्धमा कार्यालयबाट अनुगमन तथा मूल्याङ्कन गर्नु पर्ने देखिन्छ । कार्यालयमा जडान भएको ईन्टरनेटको लागत अनुमान देहाय बमोजिम पेश गरेको पाइयो ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>कामको विवरण</th> <th>संख्या</th> <th>दर</th> <th>जम्मा रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>पावर विम</td> <td>२</td> <td>४०,०००/-</td> <td>८०,०००/-</td> </tr> <tr> <td>२</td> <td>इनडोर राउटर</td> <td>१</td> <td>३,०००/-</td> <td>३,०००/-</td> </tr> <tr> <td>३</td> <td>तार</td> <td>२५ मिटर</td> <td>४०</td> <td>१,०००/-</td> </tr> <tr> <td>४</td> <td>जडान खर्च</td> <td>१ पटक</td> <td>४३,५००/-</td> <td>४३,५००/-</td> </tr> <tr> <td>५</td> <td>सेवा वापत</td> <td>१ पटक</td> <td>१०,०००/-</td> <td>१०,०००/-</td> </tr> <tr> <td>६</td> <td>भ्याट</td> <td>१ पटक</td> <td>१३%</td> <td>१७,८७५/-</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>०/-</td> </tr> </tbody> </table> <p>5mbps इन्टरनेट प्रति महिना रु. ३,०००/-</p> <p>साथै, ईन्टरनेट जडान गर्ने फर्मले कार्यालयको माग अनुसारको लागत अनुमान तयार गरी पेश गर्दा 5mbps अनलिमिटेड ईन्टरनेट सेवाकालागी प्रति महिना रु. ३०००/- खर्च लाग्ने अनुमान पेश गरेको छ । तर भौ.नं.२१७-०७५/११/२३ बाट प्रत्येक वडाहरूको ६ महिनाको बिल भुक्तानीमा प्रति महिना रु. ३३९०/-का दरले भ्याट समेत थप गरी भुक्तानी भएको छ । पेश गरेको दर भन्दा बढी भरमा माग भई सोही अनुसार भएको बढी भुक्तानी सम्बन्धितबाट असुल हुनुपर्ने रु.</p>					सि.नं.	कामको विवरण	संख्या	दर	जम्मा रकम	१	पावर विम	२	४०,०००/-	८०,०००/-	२	इनडोर राउटर	१	३,०००/-	३,०००/-	३	तार	२५ मिटर	४०	१,०००/-	४	जडान खर्च	१ पटक	४३,५००/-	४३,५००/-	५	सेवा वापत	१ पटक	१०,०००/-	१०,०००/-	६	भ्याट	१ पटक	१३%	१७,८७५/-	जम्मा				०/-	३४,३७५/-
सि.नं.	कामको विवरण	संख्या	दर	जम्मा रकम																																										
१	पावर विम	२	४०,०००/-	८०,०००/-																																										
२	इनडोर राउटर	१	३,०००/-	३,०००/-																																										
३	तार	२५ मिटर	४०	१,०००/-																																										
४	जडान खर्च	१ पटक	४३,५००/-	४३,५००/-																																										
५	सेवा वापत	१ पटक	१०,०००/-	१०,०००/-																																										
६	भ्याट	१ पटक	१३%	१७,८७५/-																																										
जम्मा				०/-																																										
	गो.भौ.नं. र मिति	व्यहोरा	स्थान	हुनुपर्ने भ्याट सहित	भएको भ्याट सहित	फरक																																								
	२१७-२०७५/११/२३	5mbps अनलिमिटेड ईन्टरनेट मासिक रु. ३,०००/- का दरले ६ महिनाको	११ वडा र क्वार्टर, न्यायिक भवन गरी १३ स्थानको	२,६४,४२०/-	२,९८,७९५/-	३४,३७५/-																																								
८४.	<p><b>पूर्व निर्धारित क्षतिपूर्ति :</b> सार्वजनिक खरिद नियमावलीको नियम १२१(क) मा आपूर्तिकर्ता, परामर्शदाता, सेवा प्रदायक वा निर्माण व्यवसायीको ढिलाइको कारणले सम्झौता बमोजिमको काम सो सम्झौतामा तोकिएको म्यदमा सम्पन्न हुन नसकेमा निजले सार्वजनिक निकायलाई सम्झौता रकमको दश प्रतिशतमा नबढ्ने गरी साधाहरण तथा प्रति दिन शुन्ना दशमलव शुन्ना पाँच प्रतिशत पूर्व निर्धारित क्षतिपूर्ति दिनु पर्ने व्यवस्था छ । कार्यालयले श्री पानोरामा रिसर्च सेन्टर प्रा.ली. लाई जिर्गाहा खोला चकमके सडक खण्डको र ईन्टुन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रा.ली. लाई चदाहा करिडोर र चकमके जिनाखु सडक खण्डको डि.पि.आर. तयार पार्ने कार्यका लागि २०७५ पौष ३ गते सम्झौता भई ३० दिनको कार्यदिश भएकोमा निर्धारित समयमा काम सम्पन्न नगरी ढिला गरी कार्य सम्पन्न गरेको पाईएकोले निजहरूबाट ढिला अवधिको हुन आउने रु. २,२६,१५४/- असुल हुनु पर्ने रु.</p>					२,२६,१५४/-																																								
	सि.नं	फर्मको नाम	सम्झौता रकम	कार्यदिश मिति	सम्पन्न गर्नु पर्ने मिति	सम्पन्न मिति	ढिला दिन	दैनिक दर (रु)	जम्मा (रु)																																					
	१	श्री पानोरामा रिसर्च सेन्टर प्रा.ली., काठमाडौं	१२,७५,५००/-	२०७५/०९/०३	२०७५/१०/०२ (३० दिन)	२०७६/०१/१७	१०४ दिन	६३७	६६२४८																																					
	२	श्री इन्टेन्सीभ स्टडी एण्ड रिसर्च सेन्टर प्रा.ली., काठमाडौं	१६,२६,०००/-	२०७५/०९/०३	२०७५/१०/०२ (३० दिन)	२०७६/०१/१७	१०४ दिन	८१३	८४५५२																																					
	३	यातायात गुरु योजना डि.पि.आर	१३,२१,२६७/-	२०७५/०९/०३	२०७५/१०/०२ (३० दिन)	२०७६/०१/२७	११४ दिन	६६१	७५३५४																																					
	जम्मा								२२६१५४/-																																					

दफा नं.	व्यहोरा	बेरजू रकम रु.																																			
८५.	<b>आकस्मिक लाभ कर :</b> आयकर ऐन, २०५८ को दफा ८८(१क) मा आकस्मिक लाभ वापतको भुक्तानीमा पच्चीस प्रतिशतका दरले करकट्टी गर्नु पर्ने उल्लेख छ । संविधान दिवसको उपलक्ष्यमा मनाइएको बक्तृत्वकला प्रतियोगितामा पुरस्कार वापत रु २७,०००/- भुक्तानी गरे वापत शिक्ष शाखा प्रमुख श्री प्रम बहादुर पौडेलले सोधभर्ना लिएकोमा आकस्मिक लाभ कर २५% ले हुने रु ६,७५०/- कट्टी गरेको पाइएन । आयकर ऐनको दफा ८८(१क) बमोजिमको रकम आन्तरिक राजश्व कार्यालयमा दाखिला भएको भौचर पेश हुनुपर्ने रु.	६,७५०/-																																			
८६.	<b>स्वीकृत कार्यक्रम बेगर खर्च :</b> आर्थिक कार्यविधि नियमावलीको नियम ३५ मा स्वीकृत बजेट बाट खर्च गर्नु पर्ने व्यवस्था छ त्यसैगरी आयुर्वेद शाखाको बजेट कार्यक्रमको सि.नं. ६ मा स्थानिय स्तरमा उपलब्ध जडिबुटी खरिद गरी औषधालयमै औषधी निर्माण गर्न रु. २,००,०००/- विनियोजन भएको छ । आयुर्वेद शाखा प्रमुख श्री चन्द्र न्यौपानेले सो वापत कार्यक्रम संचालन गर्न पेशकी लिई कार्यक्रम गरेकोमा निजले सो रकम बाट रु. १,७५,६३०/- को औषधी खरिद र बाँकी रु. २४,३७०/- अन्य खर्च गरी गाउँघर क्लिनिक, नसर्ने रोग व्यवस्थापन कार्यक्रम संचालन गरेको पाइयो । यसरी स्वीकृत कार्यक्रम भन्दा अन्यत्र गरेको खर्च रु. २,००,०००/- नियम सम्मत नदेखिएको रु.	२,००,०००/-																																			
८७.	त्यसै गरी कृषि विकास कार्यक्रमको सि. नं. ७ मा ५० प्रतिशत अनुदानमा माघ महिनामा वितरण गर्ने उन्नत आलुको विउ ६००० कि.ग्रा.को लागी रु २,४०,०००/- विनियोजन भएको देखिन्छ । कार्यक्रम अनुसार आलुको विउ प्रति कि.ग्रा. रु ४० का दरले खरिद गरी वितरण गर्नु पर्ने देखिन्छ । कार्यलयले प्रति कि.ग्रा. रु ६४ का दरमा श्री किसान खेती सेवा पसल, काभ्रेवाट ४७५० कि.ग्रा. मात्र खरिद गरी सोको ५० प्रतिशतले हुने रु. १,५२,०००/- भुक्तानी गरी ल्याइएको विउ वडा नं ७ र ८ मा वितरण गरिएको छ । कार्यलयले किसानको ५० प्रतिशत सहभागिता समेत जम्मा १२,००० कि.ग्रा. आलु वितरण गर्नु पर्नेमा ४७५० कि.ग्रा. मात्र वितरण गरिएको कृषि शाखा प्रमुख श्री राम चन्द्र यादवको प्रतिवेदनबाट देखिन्छ । यसरी लक्ष्य भन्दा ७२५० कि.ग्रा. घटि वितरण किन गरियो सो सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश हुनु पर्ने, साथै ल्याइएको आलुको विउ पनि कार्यक्रम भन्दा प्रति कि.ग्रा. २४ महंगो पारी ल्याइएकाले ४७५० कि.ग्रा.को हुन आउने रु.१,१४,०००/- को ५० प्रतिशत रु. ५७,०००/- कृषि शाखा प्रमुख श्री राम चन्द्र यादव लाई जिम्मेवार बनाई असुल हुनुपर्ने रु.	५७,०००/-																																			
८८.	<b>अन्य निकाय भुक्तानी :</b> गाउँपालिकाले देहायका निकायहरुलाई यो वर्ष आर्थिक सहयोग गरेको देखियो । छुट्टै बजेट तथा कार्यक्रमबाट संचालन हुने निकायलाई यस कार्यालयबाट खर्च लेखेको मनासिब देखिएन । अतः यस्तो खर्चमा नियन्त्रण हुनुपर्दछ																																				
	<table border="1"> <thead> <tr> <th>गो.भौ.नं. र मिति</th> <th>निकाय</th> <th>प्रयोजन</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td rowspan="4">२३-२०७५/०६/२५</td> <td>इलाका प्रहरी कार्यालय, बेलघारी</td> <td rowspan="4">दशैमा आवश्यक पर्ने इन्धन</td> <td>१५,०००/-</td> </tr> <tr> <td>प्रहरी चौकी, वाङ्गिड</td> <td>१०,०००/-</td> </tr> <tr> <td>प्रहरी चौकी, चकमके</td> <td>१०,०००/-</td> </tr> <tr> <td>प्रहरी चौकी तोस्रामखोला</td> <td>१०,०००/-</td> </tr> <tr> <td>८०-२०७५/०८/११</td> <td>प्रहरी चौकी, बेलघारी</td> <td>जि.प्र.का.को इन्धन सहयोग गरिदिने व्यहोराको पत्रानुसार इन्धनको विल भुक्तानी</td> <td>१५,०००/-</td> </tr> <tr> <td>२०३-२०७५/११/१०</td> <td>श्री लाम्पन्टार बहुमुखी क्याम्पस</td> <td rowspan="4">शैक्षिक भ्रमण वापत</td> <td>२०,०००/-</td> </tr> <tr> <td>२३४-२०७५/११/२८</td> <td>श्री कालिका मा.वि. लंगुर</td> <td>२०,०००/-</td> </tr> <tr> <td>३००-२०७६/०१/२६</td> <td>श्री तीनपाटन बहुमुखी क्याम्पस</td> <td>२०,०००/-</td> </tr> <tr> <td>३०१-२०७६/०१/२६</td> <td>श्री चन्द्रावती मा.वि., बेलघारी</td> <td>२०,०००/-</td> </tr> <tr> <td colspan="3" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>०/-</b></td> </tr> </tbody> </table>	गो.भौ.नं. र मिति	निकाय	प्रयोजन	रकम	२३-२०७५/०६/२५	इलाका प्रहरी कार्यालय, बेलघारी	दशैमा आवश्यक पर्ने इन्धन	१५,०००/-	प्रहरी चौकी, वाङ्गिड	१०,०००/-	प्रहरी चौकी, चकमके	१०,०००/-	प्रहरी चौकी तोस्रामखोला	१०,०००/-	८०-२०७५/०८/११	प्रहरी चौकी, बेलघारी	जि.प्र.का.को इन्धन सहयोग गरिदिने व्यहोराको पत्रानुसार इन्धनको विल भुक्तानी	१५,०००/-	२०३-२०७५/११/१०	श्री लाम्पन्टार बहुमुखी क्याम्पस	शैक्षिक भ्रमण वापत	२०,०००/-	२३४-२०७५/११/२८	श्री कालिका मा.वि. लंगुर	२०,०००/-	३००-२०७६/०१/२६	श्री तीनपाटन बहुमुखी क्याम्पस	२०,०००/-	३०१-२०७६/०१/२६	श्री चन्द्रावती मा.वि., बेलघारी	२०,०००/-	<b>जम्मा</b>			<b>०/-</b>	
गो.भौ.नं. र मिति	निकाय	प्रयोजन	रकम																																		
२३-२०७५/०६/२५	इलाका प्रहरी कार्यालय, बेलघारी	दशैमा आवश्यक पर्ने इन्धन	१५,०००/-																																		
	प्रहरी चौकी, वाङ्गिड		१०,०००/-																																		
	प्रहरी चौकी, चकमके		१०,०००/-																																		
	प्रहरी चौकी तोस्रामखोला		१०,०००/-																																		
८०-२०७५/०८/११	प्रहरी चौकी, बेलघारी	जि.प्र.का.को इन्धन सहयोग गरिदिने व्यहोराको पत्रानुसार इन्धनको विल भुक्तानी	१५,०००/-																																		
२०३-२०७५/११/१०	श्री लाम्पन्टार बहुमुखी क्याम्पस	शैक्षिक भ्रमण वापत	२०,०००/-																																		
२३४-२०७५/११/२८	श्री कालिका मा.वि. लंगुर		२०,०००/-																																		
३००-२०७६/०१/२६	श्री तीनपाटन बहुमुखी क्याम्पस		२०,०००/-																																		
३०१-२०७६/०१/२६	श्री चन्द्रावती मा.वि., बेलघारी		२०,०००/-																																		
<b>जम्मा</b>			<b>०/-</b>																																		
८९.	<b>भ्रमण आदेश स्वीकृति बेगर भ्रमण खर्च :</b> भ्रमण खर्च नियमावली, २०६४ को नियम ३(१) मा स्वीकृत भ्रमण आदेश वा निर्णय विना भ्रमण खर्च गर्ने गरी भ्रमण वा काजमा जान नपाइने व्यवस्था छ । भौ.नं. १६ मिति २०७६/३/२२ बाट देहायका पदाधिकारीलाई भ्रमण खर्च वापत रु. ४१,४५०/- भुक्तानी गरेकोमा निजहरुको स्वीकृत भ्रमण आदेश संलग्न रहेको पाइएन । यसरी स्वीकृत भ्रमण आदेश बेगर भ्रमण भत्ता भुक्तानी गरेको मनासिब देखिएन ।																																				
	<table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>भ्रमण गर्ने पदाधिकारीको नाम</th> <th>भ्रमणको मिति</th> <th>भ्रमण भत्ता रकम</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">१.</td> <td rowspan="2">गाउँपालिका अध्यक्ष</td> <td>२०७६/३/१-२०७६/३/४</td> <td rowspan="2">२३,८५०/-</td> </tr> <tr> <td>२०७६/३/६-२०७६/३/९</td> </tr> </tbody> </table>	क्र.सं.	भ्रमण गर्ने पदाधिकारीको नाम	भ्रमणको मिति	भ्रमण भत्ता रकम	१.	गाउँपालिका अध्यक्ष	२०७६/३/१-२०७६/३/४	२३,८५०/-	२०७६/३/६-२०७६/३/९																											
क्र.सं.	भ्रमण गर्ने पदाधिकारीको नाम	भ्रमणको मिति	भ्रमण भत्ता रकम																																		
१.	गाउँपालिका अध्यक्ष	२०७६/३/१-२०७६/३/४	२३,८५०/-																																		
		२०७६/३/६-२०७६/३/९																																			






अन्तिम लेखापरीक्षण प्रतिवेदन  
तीनपाटन गाउँपालिका, सिन्धुली



आर्थिक वर्ष २०७६।७७



महालेखापरीक्षकको कार्यालय  
काठमाडौं

दफा	भौ.नं., मिति र ब्यहोरा					बेरूजू रकम
	गो.भौ.	योजनाको नाम	योजनाको लागत अनुमान	कार्यसम्पन्न	पालिकाबाट भुक्तानी	
	१	बेलघारी लडगुर दोभान सडक	११३१६१२	११२८०५७	९९६९८२	
	३१४	ठाडो खोला वडा कार्यालय कालीमाटी सडक	११२९५४२	११३२५११	९६००००	
	१९	वडा नं.६ भरीका बाटोहरु मर्मत तथा सरसफाई	८४७०७३	८४५८५०	७४८९६०	
३६.	<p><b>हेभी इक्विपमेण्टको प्रयोग</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को नियम उपनियम (९) मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा डोजर, एक्साभेटर, लोडर, रोलर, ग्रेडर जस्ता हेभी मेशिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ । पालिका अन्तर्गत सञ्चालित अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित योजनाका उपभोक्ता समितिहरुले डोजर, एक्साभेटर लगायतका हेभी मेशिन प्रयोग गर्ने गरेको पाइएको छ । यसका केही उदाहरणहरु यसप्रकार रहेका छन् :</p>					
	गो.भौ.	उपभोक्ता समितिको नाम	लागत अनुमान	भुक्तानी रकम	प्रयोग गरेको हेभी उपकरण	हेभी उपकरणमा भएको खर्च
	३	जागे देखि कनपा १२ ११ हुदै वडा नं ७ सम्मबाटो	५३४४६४१	४७२८२२१	एक्साभेटर तथा ब्रेकर	५३४७४९८
	५	तिप्लुङ्ग ठाडो खोला कालीमाटी सडक	५६५७३७०	५००००००	एक्साभेटर तथा ब्रेकर	२६३४१८९
	१०	त्रिपुरेश्वर शिक्षा क्याम्पस भौतिक पूर्वाधार निर्माण	११३५३११	१००००००	एक्साभेटर	१३९९९९९
	२९०	चदाहा दोभान हात्तीसार ट्याम्के सडक	१२४२८५८	११०००००	एक्साभेटर	११६६६५६
	३१९	सिपाली छिलिडवाम सडक	१६९६०३५	१५०००००	एक्साभेटर तथा ब्रेकर	१५७४५५५
	४९	असारे भट्टी शिकारीडाडा सडक	९०३७८७	८०००००	एक्साभेटर	८४३०९४
	नियमावलीको व्यवस्था अनुरूप कार्य गराउनुपर्दछ ।					
३७.	<p><b>जटिल संरचना निर्माण</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७अनुसार उपभोक्ता समितिहरुलाई मेशिन, औजार उपकरणहरुको आवश्यक नपर्ने, श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ । पालिकाले आर.सि.सी. फ्रेम स्ट्रक्चर सहितका कार्यालय तथा अन्य भवन, पुल, कल्भर्ट, ओभरहेड टंकी, निर्माण, ग्रामीण विद्युतीकरण लगायतका जटिल प्राविधिक पक्ष समावेश हुने पूर्वाधार संरचना निर्माण कार्य समेत उपभोक्ता समितिहरु मार्फत गराउने गरेको देखियो । यस्ता कार्य व्यावसायिक र अनुभवी निर्माण व्यवसायी फर्मबाट बोलपत्र प्रतिस्पर्धा मार्फत गराउन उपयुक्त हुने देखिन्छ । यसका केही उदाहरणहरु यसप्रकार रहेका छन् :</p>					
	गो भौ	उपभोक्ता समितिको नाम	कामको विवरण	लागत अनुमान रकम	भुक्तानी रकम	
	६	पुष्पलाल स्मृती भवन	आरसीसी भवन निर्माण	५६२७३७१	४७९९७९९	
	२	नर्कटे कृषि सहकारी भवन	आरसीसी भवन निर्माण	११३१८४४	१००००००	
	३	लाम्पनटार बहुमुखि क्याम्पस भवन निर्माण	आरसीसी भवन निर्माण	१६९९०४१	१५०००००	
	९	तीनपाटन बहुमुखि क्याम्पस भवन निर्माण	आरसीसी भवन निर्माण	१७१५९१७	१५०००००	
	नियमावलीको व्यवस्था अनुरूप कार्य गराउनुपर्दछ ।					
३८.	<p><b>माटो र चट्टान काट्ने कार्यको अनुपात</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नम्स अनुसार लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । साथै माटो र चट्टान काट्ने कार्यको अनुपात (Soil &amp; Rock cutting Ratio) निर्धारण गर्दा विस्तृत सर्भे, डिजाइन रिपोर्ट (DPR) वा स्वाइल टेष्टको आधार लिएर गर्नुपर्दछ । कार्यालयले उक्त आधारहरु बेगरे क्रस सेक्शन ड्रइङ्ग समेत नराखी स्वाइल र रक कटिङ्गको अनुपात निर्धारण गर्ने गरेको पाइयो । कार्यालयबाट सञ्चालित मोटरबाटो योजनाहरुको भुक्तानीको सेस्ता परीक्षण गर्दा नरम तथा कडा चट्टान २० देखि ६० प्रतिशतसम्म राखेको पाइयो । प्राविधिक पुष्ट्याइँ तथा आधार र क्रस सेक्शन ड्रइङ्ग बेगर लागत बढी पर्ने आईटममा बढी अनुपात राखी भुक्तानी गर्दा लागत वृद्धि</p>					

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																																																																		
	हुने अवस्था देखिएको छ । यस किसिमको प्रवृत्तिमा सुधार हुनुपर्दछ । यसका केही उदाहरण देहाय अनुसार छन् ।																																																																			
	<table border="1"> <thead> <tr> <th rowspan="3">योजना नाम</th> <th rowspan="3">कुल एक्साभेसन परिमाण</th> <th colspan="8">खान्ने कार्यको अनुपात प्रतिशतमा तथा दर प्रति घ.मि.</th> </tr> <tr> <th colspan="2">नरम माटो</th> <th colspan="2">कडा माटो</th> <th colspan="2">नरम/मध्यम चट्टान</th> <th colspan="2">कडा चट्टान</th> </tr> <tr> <th>प्रतिशत</th> <th>दर</th> <th>प्रतिशत</th> <th>दर</th> <th>प्रतिशत</th> <th>दर</th> <th>प्रतिशत</th> <th>दर</th> </tr> </thead> <tbody> <tr> <td>जागे देखि कनपा १२ ११ हुदै वडा नं ७ सम्मबाटो</td> <td>७३७६६</td> <td>५०</td> <td>६२।९९</td> <td>४३</td> <td>७५।७०</td> <td>७</td> <td>१०२।१९</td> <td>०</td> <td>१२०।८५</td> </tr> <tr> <td>हरा भङ्ग्याङ्ग कोचे शिद्धगुफा सिम्ले सडक</td> <td>१९९४२</td> <td>४०</td> <td>६२।९९</td> <td>४०</td> <td>७५।७०</td> <td>१५</td> <td>१०२।१९</td> <td>५</td> <td>१२०।८५</td> </tr> <tr> <td>बेलघारी रातामाटा नेपाल शिखर सडक</td> <td>५७४५</td> <td>४०</td> <td>६२।९९</td> <td>४५</td> <td>७५।७०</td> <td>१५</td> <td>१०२।१९</td> <td>०</td> <td>१२०।८५</td> </tr> <tr> <td>असारे भट्टी शिकारीडाडा सडक</td> <td>११६४०</td> <td>५०</td> <td>६२।९९</td> <td>४०</td> <td>७५।७०</td> <td>१०</td> <td>१०२।१९</td> <td>०</td> <td>१२०।८५</td> </tr> </tbody> </table>	योजना नाम	कुल एक्साभेसन परिमाण	खान्ने कार्यको अनुपात प्रतिशतमा तथा दर प्रति घ.मि.								नरम माटो		कडा माटो		नरम/मध्यम चट्टान		कडा चट्टान		प्रतिशत	दर	प्रतिशत	दर	प्रतिशत	दर	प्रतिशत	दर	जागे देखि कनपा १२ ११ हुदै वडा नं ७ सम्मबाटो	७३७६६	५०	६२।९९	४३	७५।७०	७	१०२।१९	०	१२०।८५	हरा भङ्ग्याङ्ग कोचे शिद्धगुफा सिम्ले सडक	१९९४२	४०	६२।९९	४०	७५।७०	१५	१०२।१९	५	१२०।८५	बेलघारी रातामाटा नेपाल शिखर सडक	५७४५	४०	६२।९९	४५	७५।७०	१५	१०२।१९	०	१२०।८५	असारे भट्टी शिकारीडाडा सडक	११६४०	५०	६२।९९	४०	७५।७०	१०	१०२।१९	०	१२०।८५	
योजना नाम	कुल एक्साभेसन परिमाण			खान्ने कार्यको अनुपात प्रतिशतमा तथा दर प्रति घ.मि.																																																																
				नरम माटो		कडा माटो		नरम/मध्यम चट्टान		कडा चट्टान																																																										
		प्रतिशत	दर	प्रतिशत	दर	प्रतिशत	दर	प्रतिशत	दर																																																											
जागे देखि कनपा १२ ११ हुदै वडा नं ७ सम्मबाटो	७३७६६	५०	६२।९९	४३	७५।७०	७	१०२।१९	०	१२०।८५																																																											
हरा भङ्ग्याङ्ग कोचे शिद्धगुफा सिम्ले सडक	१९९४२	४०	६२।९९	४०	७५।७०	१५	१०२।१९	५	१२०।८५																																																											
बेलघारी रातामाटा नेपाल शिखर सडक	५७४५	४०	६२।९९	४५	७५।७०	१५	१०२।१९	०	१२०।८५																																																											
असारे भट्टी शिकारीडाडा सडक	११६४०	५०	६२।९९	४०	७५।७०	१०	१०२।१९	०	१२०।८५																																																											
३९.	<p><b>जनश्रमदान</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(४) मा उपभोक्ता समिति वा लाभग्राही समुदायलाई निर्माण कार्यको बिल भुक्तानी दिँदा लागत अनुमानमा रहेको मुल्य अभिवृद्धि कर, ओभरहेड कन्टिन्जेन्सी रकम र जनसहभागीताको अंश कट्टा गरेर मात्र भुक्तानी दिनु पर्ने व्यवस्था छ । जस अनुसार निम्न निर्माण कार्य गर्दा उपभोक्ता समिति मार्फत गराउँदा उपभोक्ता समिति र पालिकाले बेहार्ने अंश उल्लेख गरी सम्झौता भएको देखिन्छ । तर निर्माण कार्य सम्पन्न गर्दा घटी मूल्यांकन भएको अवस्थामा अनुपातिक कट्टी गरी भुक्तानी दिनुपर्नेमा सो गरेको नदेखिएको देहायअनुसारको रकम असूल हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.</th> <th>उपभोक्ता समिति र काम</th> <th>सम्झौता रकम</th> <th>कार्य सम्पन्न रकम</th> <th>उपभोक्ताले व्यहोर्ने %</th> <th>घटी अनुपातिक कट्टी रकम</th> </tr> </thead> <tbody> <tr> <td>४७</td> <td>निवुवाटार नकले सडक</td> <td>३३९६४४</td> <td>२६६३५५</td> <td>१५.०२</td> <td>६२१४५</td> </tr> <tr> <td>४ अफ</td> <td>सिम्ले कोचे सडक</td> <td>११२९८०८</td> <td>१११८१०८</td> <td>१५.०३</td> <td>१००००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>१४६९४५२</td> <td>१३८४६६३</td> <td></td> <td>७२१४५</td> </tr> </tbody> </table>	गो.भौ.	उपभोक्ता समिति र काम	सम्झौता रकम	कार्य सम्पन्न रकम	उपभोक्ताले व्यहोर्ने %	घटी अनुपातिक कट्टी रकम	४७	निवुवाटार नकले सडक	३३९६४४	२६६३५५	१५.०२	६२१४५	४ अफ	सिम्ले कोचे सडक	११२९८०८	१११८१०८	१५.०३	१००००		जम्मा	१४६९४५२	१३८४६६३		७२१४५	७२१४५																																										
गो.भौ.	उपभोक्ता समिति र काम	सम्झौता रकम	कार्य सम्पन्न रकम	उपभोक्ताले व्यहोर्ने %	घटी अनुपातिक कट्टी रकम																																																															
४७	निवुवाटार नकले सडक	३३९६४४	२६६३५५	१५.०२	६२१४५																																																															
४ अफ	सिम्ले कोचे सडक	११२९८०८	१११८१०८	१५.०३	१००००																																																															
	जम्मा	१४६९४५२	१३८४६६३		७२१४५																																																															
४०.	<p><b>पहिरो तथा सडक सरसफाई</b> - पालिकाले नयाँ सडक निर्माण तथा सडक चौडा गर्ने कार्य वर्षेनी गर्दै आएकोमा सडकको दिगोपनाका लागि सडक स्तरउन्नतीको कार्य गर्दा स्टक्चरतर्फको कार्यतर्फ भन्दा खन्न तथा सडक सरसफाई गर्ने कार्यमा मात्र ध्यान दिएको पाईयो । पालिकाले यस वर्ष सडकहरु चौडा तथा स्टक्चरको कार्य उपभोक्ता समितिसँग सम्झौता गरेकमा केही सडकहरु उपभोक्ता समितिले एक्साभेसनको परिमाण बढाई स्टक्चरतर्फ रिटेनिङ्ग बाल, ग्याविन बाल लगायतका कार्य गरेको समेत देखिदैन् । पालिकाले गत आर्थिक वर्ष २०७५।७६ भन्दा अघि निर्माण गरेका वा स्तरउन्नती गरेका सडक योजनाहरुमा यस वर्ष पहिरो सफाई तथा मर्मत भनी निम्नानुसारका उपभोक्ता समिति मार्फत कार्य गराई रु. ३७८३९६६ भुक्तानी गरेको छ । चेनेज तथा लोकेशनसमेत नखुलाई एकमुकष्ट रुपमा वडा भरीका बाटोहरु सफाई गर्न एक्साभेटर तथा जेसीबीको प्रयोग गरी उपभोक्ता समितिमार्फत कार्य गर्ने गरी लागत अनुमान तयार गरी कार्य गराएको पाईयो । जसका कारण पालिकाले वर्षेनि ठूलो रकम सडक सरसफाईमै खर्च गर्ने गरेको देखियो। यस्तो खर्च व्यवस्थित एवं नियन्त्रण गर्नु पर्दछ। यसका केही उदाहरणहरु यसप्रकार रहेका छन् ।</p> <table border="1"> <thead> <tr> <th>गो. भौ.</th> <th>उपभोक्ता समिति र काम</th> <th>पालिकाबाट भुक्तानी</th> <th>प्रयोग गरिएको एक्साभेटर</th> <th>एक्साभेटरमा भएको खर्च</th> </tr> </thead> <tbody> <tr> <td>११</td> <td>वडा नं.११ भरीका बाटोहरु मर्मत तथा सरसफाई</td> <td>५५०००१</td> <td>तिनपाटन सौगात ब्रदर्स कन्ट्रक्सन एण्ड सप्लायर्स</td> <td>४२९३४३</td> </tr> <tr> <td>१२</td> <td>वडा नं.४ भरीका बाटोहरु मर्मत तथा सरसफाई</td> <td>३०००००</td> <td>आकाश निर्माण सेवा</td> <td>२७६००१</td> </tr> <tr> <td>१९</td> <td>वडा नं.६ भरीका बाटोहरु मर्मत तथा सरसफाई</td> <td>७४८९६०</td> <td>कमलाजोर कन्ट्रक्सन एण्ड सप्लायर्स</td> <td>८४७५००</td> </tr> <tr> <td>४२</td> <td>वडा नं.२ भरीका बाटोहरु मर्मत तथा सरसफाई</td> <td>५०००००</td> <td>शुभश्रेया कन्ट्रक्सन एण्ड सप्लायर्स</td> <td>४४७०००</td> </tr> <tr> <td>४८</td> <td>वडा नं.५ भरीका बाटोहरु मर्मत तथा सरसफाई</td> <td>८०००००</td> <td>आर वी कन्ट्रक्सन र शुभश्रेया कन्ट्रक्सन</td> <td>८५८६६६</td> </tr> <tr> <td>२०२</td> <td>वडा नं.५ भरीका बाटोहरु मर्मत तथा सरसफाई</td> <td>९८५००५</td> <td>सोगात ब्रदर कन्ट्रक्सन एण्ड सप्लायर्स</td> <td>८१७४९८</td> </tr> </tbody> </table>	गो. भौ.	उपभोक्ता समिति र काम	पालिकाबाट भुक्तानी	प्रयोग गरिएको एक्साभेटर	एक्साभेटरमा भएको खर्च	११	वडा नं.११ भरीका बाटोहरु मर्मत तथा सरसफाई	५५०००१	तिनपाटन सौगात ब्रदर्स कन्ट्रक्सन एण्ड सप्लायर्स	४२९३४३	१२	वडा नं.४ भरीका बाटोहरु मर्मत तथा सरसफाई	३०००००	आकाश निर्माण सेवा	२७६००१	१९	वडा नं.६ भरीका बाटोहरु मर्मत तथा सरसफाई	७४८९६०	कमलाजोर कन्ट्रक्सन एण्ड सप्लायर्स	८४७५००	४२	वडा नं.२ भरीका बाटोहरु मर्मत तथा सरसफाई	५०००००	शुभश्रेया कन्ट्रक्सन एण्ड सप्लायर्स	४४७०००	४८	वडा नं.५ भरीका बाटोहरु मर्मत तथा सरसफाई	८०००००	आर वी कन्ट्रक्सन र शुभश्रेया कन्ट्रक्सन	८५८६६६	२०२	वडा नं.५ भरीका बाटोहरु मर्मत तथा सरसफाई	९८५००५	सोगात ब्रदर कन्ट्रक्सन एण्ड सप्लायर्स	८१७४९८																																
गो. भौ.	उपभोक्ता समिति र काम	पालिकाबाट भुक्तानी	प्रयोग गरिएको एक्साभेटर	एक्साभेटरमा भएको खर्च																																																																
११	वडा नं.११ भरीका बाटोहरु मर्मत तथा सरसफाई	५५०००१	तिनपाटन सौगात ब्रदर्स कन्ट्रक्सन एण्ड सप्लायर्स	४२९३४३																																																																
१२	वडा नं.४ भरीका बाटोहरु मर्मत तथा सरसफाई	३०००००	आकाश निर्माण सेवा	२७६००१																																																																
१९	वडा नं.६ भरीका बाटोहरु मर्मत तथा सरसफाई	७४८९६०	कमलाजोर कन्ट्रक्सन एण्ड सप्लायर्स	८४७५००																																																																
४२	वडा नं.२ भरीका बाटोहरु मर्मत तथा सरसफाई	५०००००	शुभश्रेया कन्ट्रक्सन एण्ड सप्लायर्स	४४७०००																																																																
४८	वडा नं.५ भरीका बाटोहरु मर्मत तथा सरसफाई	८०००००	आर वी कन्ट्रक्सन र शुभश्रेया कन्ट्रक्सन	८५८६६६																																																																
२०२	वडा नं.५ भरीका बाटोहरु मर्मत तथा सरसफाई	९८५००५	सोगात ब्रदर कन्ट्रक्सन एण्ड सप्लायर्स	८१७४९८																																																																

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																		
४१.	<p><b>स्टक्चर तर्फ घटी कार्य गरेको</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नमर्स अनुसार लागत अनुमान तयार गरी सोही अनुसार कार्य गर्ने तथा गराउने गर्नुपर्दछ । लागत अनुमानमा उल्लेख भए भन्दा फरक कार्य गर्नुपरेमा पालिकाको स्वीकृत लिई कार्य गर्नुपर्दछ । पालिकाले यस वर्ष उपभोक्ता समितिबाट कार्य गर्ने गरी लागत अनुमान तयार गरी सम्झौता गरेकोमा निम्नानुसार योजना उपभोक्ता समितिले सडक स्तर उन्नती गर्ने कार्यमा लागत अनुमान भन्दा फरक हुने गरी कार्य गर्दा पालिकाको सहमती लिनु पर्नेमा सो समेत गरेको देखिएन । सडक स्टक्चर तर्फको कार्य नगर्दा वर्षेनि उही सडक निर्माण कार्य मात्र गरिरहनु पर्नेमात्र देखिन्छ । पालिकाले यसवर्ष पनि गत विगतमा संचालन गरेको योजनाहश्रमा समेत यसवर्ष मर्मत तथा सफाई खर्च गरेको उदाहरणहरू यसअघि उल्लेख गरि सकिएको छ । तसर्थ लागत अनुमानमा तोकिए अनुसार कार्य नगरी फरक कार्य तथा स्टक्चर तर्फको कार्य गरि खर्चे पुर्ने कार्य मात्र गरेकोले देहायअनुसारको कार्य भएको देखिएन । यसका केही उदाहरणहरू</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.</th> <th>उपभोक्ता समिति र काम</th> <th>स्टक्चर तर्फ नभएको कार्य</th> <th>परीमाण</th> <th>दर</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>२१३</td> <td>पाघरे खोला देखि लाम्पानडाडा सडक</td> <td>ग्याविन</td> <td>२५</td> <td>८२४६.५६</td> <td>२०६१६४</td> </tr> <tr> <td>३६९</td> <td>विजयपुर डुडे गडाम्ने वडा कार्यालय सोलिङ्ग</td> <td>ग्याविन</td> <td>१०</td> <td>८२४६.५६</td> <td>८२४६७</td> </tr> </tbody> </table>	गो.भौ.	उपभोक्ता समिति र काम	स्टक्चर तर्फ नभएको कार्य	परीमाण	दर	रकम	२१३	पाघरे खोला देखि लाम्पानडाडा सडक	ग्याविन	२५	८२४६.५६	२०६१६४	३६९	विजयपुर डुडे गडाम्ने वडा कार्यालय सोलिङ्ग	ग्याविन	१०	८२४६.५६	८२४६७	
गो.भौ.	उपभोक्ता समिति र काम	स्टक्चर तर्फ नभएको कार्य	परीमाण	दर	रकम															
२१३	पाघरे खोला देखि लाम्पानडाडा सडक	ग्याविन	२५	८२४६.५६	२०६१६४															
३६९	विजयपुर डुडे गडाम्ने वडा कार्यालय सोलिङ्ग	ग्याविन	१०	८२४६.५६	८२४६७															
४२.	<p><b>सडक हेरालु खर्च</b> - यस पालिकामा केही सडकहरू ग्राभेल भएका र अधिकांश सडकहरू कच्ची तथा सडक स्तरउन्नती गरी चोडा गर्ने कार्य भईरहेको देखिन्छ । पालिकाले निर्माणाधिन तथा निर्माण सम्पन्न भएका सडकहरू प्रत्येक वर्ष एकसाभेटर लगागाई तथा उपभोक्ता समितिमार्फत सरसफाई तथा मर्मत गर्ने गरेको पाईयो । तरपनि पालिकाले पालिकाका विभिन्न सडकहरूको रेखदेख गर्न तथा अन्य प्रयोजनका लागि विभिन्न ९ सडकहरूमा माघ महिना देखि प्रतिमहिना रु.१५ हजारका दरले र सोभन्दा अघि प्रतिदिन रु.७००का डोर हाजिर भरी ९ जना सडक हेरालुहरू राखि यस वर्ष रु.९-३९-४००/ढ खर्च लेखेको छ । सडकको सामान्य रेखदेख तथा मर्मत कार्य पालिकाले स्वयम तथा उपभोक्ता समितिमार्फत गरीरहेकै अवस्थामा सडक हेरालु राखि खर्च लेखदा निजहरूले गरेको कार्य प्रगतिसमेत केही देखिएको छैन । पालिकाको आन्तरिक आम्दानी न्युन रहेको अवस्थामा संघ तथा प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान यस्ता प्रकृतीका कार्यमा खर्च गर्दा प्रशासनीक व्यभारमात्र बढने देखियो । अतः यस्ता खर्चमा नियन्त्रण गर्नुपर्दछ ।</p>																			
४३.	<p><b>गणनामा त्रुटी:</b> गो.भौ.१ मिति २०७७।०३।२५ बेलघारी लडगुर दोभान सडक स्तर उन्नती कार्यको लागि रु.११-३१-६१२ को लागत अनुमान तयारी गरी ६१० मिटर लम्बाई, ६ मिटर चौडाईमा तथा ०।१३ मिटर मोटाई भएको ४५७।५० घ.मि. ग्राभेलिङ्ग गर्ने कार्य प्रति घ.मि.रु. ३११ का दरले कार्य गर्ने भनी उपभोक्ता समितिसँग सम्झौता भएको छ । तर नापी तथा मुल्यांकन किताबमा १२० मिटर लम्बाईमा ३ मिटर चौडाई ३६० व.मि.ग्राभेलीङ्ग गर्ने कार्य गरेकोमा लागतअनुमानमा रहेको प्रति घ.मि.को दरले नै प्रति व.मि.को परिमाणलाई गणाना गरी रु.१११९६० भुक्तानी दिएको छ । नापी परिमाण ३६० व. मि. लाई लागत अनुमानकै मोटाई )०/१३ मी/* राखदा उपभोक्ता समितिबाट ४६।८० घ.मि. मात्र ग्राभेलिङ्गको कार्य भएको देखिन्छ । उक्त कार्यवापत १४-५५५ मात्र भुक्तानी हुनुपर्नेमा रु.१-११-९६० भुक्तानी भएकोले रु.९७-४०५ बढी भुक्तानी भएको छ । उक्त रकम असूल हुनुपर्ने देखिएको रु.</p>	९७४०५																		
४४.	<p><b>फरक स्पेशिफिकेशनमा काम गरेको:</b> गो.भौ.५ मिति २०७७।०३।२७ तिल्पुङ्ग ठाडो खोला कालीमाटी सडक स्तरउन्नती कार्यको लागि रु.५६५७३७०।५२ को लागत अनुमान तयारी गरी ९०० मिटर लम्बाई, ४ मिटर चौडाईमा तथा ०।१५ मिटर मोटाई भएको ५४० घ.मि. स्टोन सोलीङ्ग गर्ने कार्य प्रति घ.मि. रु.२१९५ का दरले कार्य गर्ने भनी उपभोक्ता समितिसँग सम्झौता भएको छ । उपभोक्ता समितिले ०।१९ मिटर मोटो )लागत अनुमान भन्दा ०।०४ मिटर बढी * स्टोन सोलीङ्ग गरी १४४ घ.मि. सोलीङ्ग गरेको नापि गरी योजनामा रु.३१६०८० थप लागत समावेश गरी भुक्तानी दिएको छ । स्थानीय स्तरमा सहजै उपलब्ध हुने ढुंगाको परिमाण बढी हुने गरि मोटाई बढाई कार्य गरेकोले पालिकालाई रु. ३-१६-०८० थप व्यभार</p>																			

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																																																																																											
	परेको देखिन्छ । प्रविधिक पुष्टाई वेगर बढी मोटाईको कार्य नापी गरी बढी भुक्तानी दिएको रकम असूल गरी संचित कोष दाखिला हुनुपर्ने देखिएको रु.	३१६०८०																																																																																											
४५.	<p><b>ग्याविनको कार्यामा बढी भुक्तानी</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नर्स अनुसार लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । पालिकाले तयार गरेको दरविश्लेषण अनुसार मन्छेबाट ग्याविन तार खरिद गरे बुनाई गरेको २*१*१ जालीको प्रति घ.मि. दर रु.४१२३ र प्रति वक्स रु.८२४६ (स्टोनफिलिङ्ग समेत) रहेको छ भने जाली बुनी मेसिन मेड ग्यावियनको दर प्रति घ.मि रु.३६७०।५० र प्रति वक्स रु.७३४१ (स्टोनफिलिङ्ग समेत) कायमहुने देखिन्छ । पालिकाले देहायका योजनामा फरक दरको प्रयोग गरि उपभोक्ता समितिसँग सम्झौता गरी सोही दरमा नै भुक्तानी गरेको कारण देहायअनुसार रकम बढी भुक्तानी हुन गएको देखिन्छ । तसर्थ उक्त रकम असूल गरि संचित कोष दाखिला हुनुपर्ने देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ</th> <th>योजनाको नाम</th> <th>जालिको प्रकार</th> <th>कार्य भएको परिमाण</th> <th>प्रयोग गरेको दर</th> <th>बढी दर</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>बेलघारी लडगुर दोभान सडक</td> <td>मेसिन मेड</td> <td>१६</td> <td>८२४६.५६</td> <td>४५७६.०६</td> <td>७३२१७</td> </tr> <tr> <td>५</td> <td>तिल्पुङ्ग ठाडो खोला कालीमाटी सडक</td> <td>मेसिन मेड</td> <td>१५</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>१३५७५</td> </tr> <tr> <td>६५</td> <td>मुख्य सडक चकमके देखि वडा कार्यालय सम्म जाने बाटो</td> <td>मेसिन मेड</td> <td>१२</td> <td>८२४६.५६</td> <td>४५७६.०६</td> <td>५४५५९</td> </tr> <tr> <td>७३</td> <td>अबल रिङ्गे चिप्लेटी रातामाटा बेसारे झ्याले सालुके सडक</td> <td>मेसिन मेड</td> <td>३५</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>३१६९५</td> </tr> <tr> <td>१०३</td> <td>बेलबोट कलामे कुद्यो मर्मत</td> <td>मेसिन मेड</td> <td>२२</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>१९९२३</td> </tr> <tr> <td>२१३</td> <td>कोलडाँडा लाम्पनडाँडा बस्तीपुर</td> <td>मेसिन मेड</td> <td>२०</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>१८११२</td> </tr> <tr> <td>२२९</td> <td>करौले पुवा खोला सडक</td> <td>मेसिन मेड</td> <td>१०</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>९०५६</td> </tr> <tr> <td>३०१</td> <td>वागयाल सडक</td> <td>मेसिन मेड</td> <td>३०</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>२७१६७</td> </tr> <tr> <td>३५६</td> <td>झुगा जोरसिमल जाने छछरि स</td> <td>मेसिन मेड</td> <td>२५</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>२२६२९</td> </tr> <tr> <td>२</td> <td>शाखमाडी सनी वालाजोर सडक</td> <td>मेसिन मेड</td> <td>५०</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>४५२७८</td> </tr> <tr> <td>६</td> <td>लडगुर दोभान शहरे दुप्रेफेदी सडक</td> <td>मेसिन मेड</td> <td>१११</td> <td>८२४६.५६</td> <td>९०५.५६</td> <td>१००५१८</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td></td> <td></td> <td></td> <td>४१५७२९</td> </tr> </tbody> </table>	गो.भौ	योजनाको नाम	जालिको प्रकार	कार्य भएको परिमाण	प्रयोग गरेको दर	बढी दर	बढी भुक्तानी	१	बेलघारी लडगुर दोभान सडक	मेसिन मेड	१६	८२४६.५६	४५७६.०६	७३२१७	५	तिल्पुङ्ग ठाडो खोला कालीमाटी सडक	मेसिन मेड	१५	८२४६.५६	९०५.५६	१३५७५	६५	मुख्य सडक चकमके देखि वडा कार्यालय सम्म जाने बाटो	मेसिन मेड	१२	८२४६.५६	४५७६.०६	५४५५९	७३	अबल रिङ्गे चिप्लेटी रातामाटा बेसारे झ्याले सालुके सडक	मेसिन मेड	३५	८२४६.५६	९०५.५६	३१६९५	१०३	बेलबोट कलामे कुद्यो मर्मत	मेसिन मेड	२२	८२४६.५६	९०५.५६	१९९२३	२१३	कोलडाँडा लाम्पनडाँडा बस्तीपुर	मेसिन मेड	२०	८२४६.५६	९०५.५६	१८११२	२२९	करौले पुवा खोला सडक	मेसिन मेड	१०	८२४६.५६	९०५.५६	९०५६	३०१	वागयाल सडक	मेसिन मेड	३०	८२४६.५६	९०५.५६	२७१६७	३५६	झुगा जोरसिमल जाने छछरि स	मेसिन मेड	२५	८२४६.५६	९०५.५६	२२६२९	२	शाखमाडी सनी वालाजोर सडक	मेसिन मेड	५०	८२४६.५६	९०५.५६	४५२७८	६	लडगुर दोभान शहरे दुप्रेफेदी सडक	मेसिन मेड	१११	८२४६.५६	९०५.५६	१००५१८	जम्मा						४१५७२९	४१५७२९
गो.भौ	योजनाको नाम	जालिको प्रकार	कार्य भएको परिमाण	प्रयोग गरेको दर	बढी दर	बढी भुक्तानी																																																																																							
१	बेलघारी लडगुर दोभान सडक	मेसिन मेड	१६	८२४६.५६	४५७६.०६	७३२१७																																																																																							
५	तिल्पुङ्ग ठाडो खोला कालीमाटी सडक	मेसिन मेड	१५	८२४६.५६	९०५.५६	१३५७५																																																																																							
६५	मुख्य सडक चकमके देखि वडा कार्यालय सम्म जाने बाटो	मेसिन मेड	१२	८२४६.५६	४५७६.०६	५४५५९																																																																																							
७३	अबल रिङ्गे चिप्लेटी रातामाटा बेसारे झ्याले सालुके सडक	मेसिन मेड	३५	८२४६.५६	९०५.५६	३१६९५																																																																																							
१०३	बेलबोट कलामे कुद्यो मर्मत	मेसिन मेड	२२	८२४६.५६	९०५.५६	१९९२३																																																																																							
२१३	कोलडाँडा लाम्पनडाँडा बस्तीपुर	मेसिन मेड	२०	८२४६.५६	९०५.५६	१८११२																																																																																							
२२९	करौले पुवा खोला सडक	मेसिन मेड	१०	८२४६.५६	९०५.५६	९०५६																																																																																							
३०१	वागयाल सडक	मेसिन मेड	३०	८२४६.५६	९०५.५६	२७१६७																																																																																							
३५६	झुगा जोरसिमल जाने छछरि स	मेसिन मेड	२५	८२४६.५६	९०५.५६	२२६२९																																																																																							
२	शाखमाडी सनी वालाजोर सडक	मेसिन मेड	५०	८२४६.५६	९०५.५६	४५२७८																																																																																							
६	लडगुर दोभान शहरे दुप्रेफेदी सडक	मेसिन मेड	१११	८२४६.५६	९०५.५६	१००५१८																																																																																							
जम्मा						४१५७२९																																																																																							
४६.	<p><b>ढुंगाको परिमाण नघटाएको</b> - गो.भौ.२ मिति २०७६।०३।२५, सडक तथा अन्य निर्माण कार्य गर्दा साईटमा उपलब्ध हुने ढुंगा मध्ये कम्तीमा ४० देखि ८० प्रतिशत प्रयोग गर्नेगरी लागत अनुमान तयार गर्नुपर्दछ । कार्यालयका प्राविधिकबाट शाखमाडी सनी वालाजोर सडक निर्माण उपभोक्ता समितिलाई भुक्तानीको लागि तयार गरिएको नापी किताब तथा उपभोक्ता विलको आइटम नं. १ आईभीमा ब्रेकर लगाई विभिन्न २० वटा चेनेजमा हार्ड रक कटिङ्गको प्रति घ.मि. रु.१२०।५० का दरले २१७४।२५ घ.मि. कडा चट्टान फुटाउने कार्यको भएको छ । तर ३९२ घ.मि. ग्याविन वर्क र २९।२७ घ.मि. स्टोन वर्कका लागि आवश्यक पर्ने ढुंगा २ कि.मि.भित्रबाट कलेक्सन गर्ने गरि प्रति घ.मि रु.१२८२।६० (प्रयोग गरिएको ढुंगामात्रको) का दरले ढुंगा खरिद गरी प्रयोग गरेको देखाईएको छ । एउटै निर्माणमा एकातर्फ ढुंगा फुटाई फाल्ने र सोही स्थानका लागि आवश्यक ढुंगा अन्तबाट खरिद गर्ने गरी लागत अनुमान स्वीकृत गरी भुक्तानी दिदाँ साईटमा उपलब्ध भएको निर्माण सामग्री प्रयोग भएन भन्न सकिने अवस्था देखिएन । सोही स्थानमा कार्य गर्दा उपलब्ध निर्माण सामग्रीहरुको ३० प्रतिशत मात्र प्रयोग गर्दासमेत उक्त कार्यमा ६५२ घ.मि. ढुंगा प्रयोग गर्न सकिन्छ । तसर्थ उक्त सडक निर्माणमा साईटमा उपलब्ध हुने ढुंगासमेत बाहिरबाट कलेक्सन गरेको देखाएकोले ४२१।२७ घ.मि.को प्रति घ.मि.रु. ६४१।३० (१ कि.मि.भित्र ढुवानी समेत) का दरले रु.२७०१६१ थप व्ययभार भुक्तानी भएको देखिन्छ । तसर्थ तसर्थ यस सम्बन्धमा पालिकाले अनुगमन गरी प्रतिवेदन सहित साईटको ढुङ्गा प्रयोग योग्य नभएको र उक्त निर्माणमा प्रयोग नभएको स्पष्ट गर्नुपर्ने अन्यथा असूल हुनुपर्ने देखिएको रकम रु.</p>	२७०१६१																																																																																											

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम														
४७.	<p><b>कार्य सम्पन्न प्रतिवेदन</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ बमोजिम कार्य सम्पन्न प्रतिवेदन लिएर मात्र अन्तिम बिल भुक्तानी गर्नुपर्ने व्यवस्था छ । पालिकामा नेवासँगको सहकार्यमा खानेपानी योजनाको सञ्चालन तथा धारा जडान गर्न पालिकाले स्थानीय सामाग्री खरिद तथा ढुवानी र ज्याला लगायतका कार्यमा देहायको रकम पालिका समपुरक कोषबाट खर्च गर्ने गरी कार्यालयको तर्फबाट वडा अध्यक्षले हस्ताक्षर गरि देहायअनुसार योजनाहरुको समझदारी पत्रमा हस्ताक्षर भएको देखिन्छ । सोही अनुसार पालिकालाले देहायअनुसारको रकम उपलब्ध गराउने गरी लागत अनुमान तयार गरिएको र सोही बमोजिम खानेपानी उपभोक्ता समितिले बिल तथा ढुवानीको भरपाई पेश गरि भुक्तानी लिएको देखिन्छ । तर उक्त कार्य भएको देखिने प्राविधिक बिल- नापी किताब तथा कार्य सम्पन्न प्रतेवेदन समावेश गरेको पाईएन। जसका कारण निर्माण कार्य के कति सम्पन्न भएको हो पालिकाले आफ्नो अंश भन्दा घटी वा बढी के कति रकम उपलब्ध गराएको हो सोसमेत खुल्ने प्रमाण कागजात सहित देहायका निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन पेश हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.</th> <th>योजनाको नाम</th> <th>पालिकाबाट भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>७७ र ३९६</td> <td>लाम्पनटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति</td> <td>१२८९४२५</td> </tr> <tr> <td>२१४</td> <td>वाङ्गरीफदी लाम्पनटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति</td> <td>२१०६२३५</td> </tr> <tr> <td colspan="2"><b>जम्मा</b></td> <td><b>३३९५६६०</b></td> </tr> </tbody> </table>	गो.भौ.	योजनाको नाम	पालिकाबाट भुक्तानी रकम	७७ र ३९६	लाम्पनटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति	१२८९४२५	२१४	वाङ्गरीफदी लाम्पनटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति	२१०६२३५	<b>जम्मा</b>		<b>३३९५६६०</b>	३३९५६६०		
गो.भौ.	योजनाको नाम	पालिकाबाट भुक्तानी रकम														
७७ र ३९६	लाम्पनटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति	१२८९४२५														
२१४	वाङ्गरीफदी लाम्पनटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति	२१०६२३५														
<b>जम्मा</b>		<b>३३९५६६०</b>														
४८.	<p><b>फलामे डण्डीको परिमाण</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा निर्माण कार्यको लागत अनुमान तयार गर्दा नेपाल सरकारबाट स्वीकृत नर्स तथा दररेट निर्धारण समितिले निर्धारण गरेको निर्माण सामग्री र ज्यालाको दर रेटको आधारमा तयार गर्नुपर्ने व्यवस्था छ । नेपाल सरकारबाट स्वीकृत नर्स अनुसार भवन निर्माण कार्यमा डण्डीको परिमाण (तौल) पि.सी.सी. परिमाण को १ देखि १.५ प्रतिशतसम्म राख्ने अभ्यास रहेको र कार्यालयबाट यसै वर्ष सम्पन्न अन्य भवनमा समेत डण्डीको परिमाण गणना गर्दा १.५ प्रतिशतलाई आधार लिई गरेको छ । गो.भौ.२३९ मिति २०७७।०३।२२ मा महिला भवन निर्माण कार्य अन्तरगत ११।४२ घ.मि.आर.सी.सी को कार्यका लागि १।३४ मे.ट. डण्डी मात्र लाग्नेमा उपभोक्ता बिलमा १।७३ मे.ट. डण्डीको प्रयोग हुने गरी लागत अनुमान तयार गरेकोमा र सोही परीमाण कार्य गर्ने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ । कार्यालयले फलामे डण्डीको परिमाण गणना गर्दा बार शेड्यूल सहितको विस्तृत गणना नगरी कंक्रीट (पि.सी.सी. फर आर.सि.सी) परिमाणलाई आधार लिई एक मुष्ट लमसममा परिमाण निर्धारण गरेको पाइयो । जसअनुसार उक्त कार्यमा ०।३९ मे.ट. डण्डीको प्रति मे.ट. रु.११७६११ का दरले रु.४५८६९ बढी भुक्तानी भएको देखिन्छ । बार सेडुअल बनाई उक्त परिमाणमा डण्डीको प्रयोग भएको प्राविधिक पुष्ट्याई पेश हुनुपर्ने अन्यथा असूल हुनुपर्ने देखिएको रु.</p>	४५८६९														
४९.	<p><b>माटो काट्ने कार्यमा बढी दर</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नर्स अनुसार लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । पालिकाले तयार गरेको दरविश्लेषण अनुसार मन्छेबाट खन्ने कार्य गरेमा नरममाटोको प्रति घ.मि. रु.३६०।५० र कडामाटोको प्रति घ.मि.रु.४३२।६० दर कायम गरेको छ । पालिकाबाट संचालित अन्य योगजनाहरुमासमेत यही दर प्रयोग गरेको छ । तर पालिकाले देहायका योजनामा फरक दरको प्रयोग गरि उपभोक्ता समितिसँग सम्झौता गरी सोही दरमा नै भुक्तानी गरेकोले देहायअनुसार रकम बढी भुक्तानी हुन गएको देखिन्छ । तसर्थ उक्त रकम असूल गरि संचित कोष दाखिला हुनुपर्ने दिखएको रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ</th> <th>योजनाको नाम</th> <th>माटोको प्रकार</th> <th>कार्य भएको परिमाण घ.मि.</th> <th>प्रयोग गरेको दर</th> <th>बढी दर</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>४२४</td> <td>कोटगाउँ सिपालि डुडे खानेपानि मर्मत</td> <td>नरम</td> <td>५०.५८</td> <td>७२१</td> <td>३६०.५०</td> <td>१८२३४</td> </tr> </tbody> </table>	गो.भौ	योजनाको नाम	माटोको प्रकार	कार्य भएको परिमाण घ.मि.	प्रयोग गरेको दर	बढी दर	बढी भुक्तानी	४२४	कोटगाउँ सिपालि डुडे खानेपानि मर्मत	नरम	५०.५८	७२१	३६०.५०	१८२३४	४२५५४१
गो.भौ	योजनाको नाम	माटोको प्रकार	कार्य भएको परिमाण घ.मि.	प्रयोग गरेको दर	बढी दर	बढी भुक्तानी										
४२४	कोटगाउँ सिपालि डुडे खानेपानि मर्मत	नरम	५०.५८	७२१	३६०.५०	१८२३४										



दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																												
	गरिएको भन्दा रु.१०००० बढी भुक्तानी दिएको छ । तसर्थ बढी भुक्तानी भएको असूल हुनुपर्ने देखिएको रु.	१००००																												
५२.	<b>फरक स्थानमा कार्य गरेको</b> - गो.भौ.४७ मिति २०७७।११।२३ निवुवाटार नक्कले सडक ट्रयाक खन्ने कार्य गर्ने गरी रु.३९९६४४ को लागत अनुमान तयार गरी ० देखि ८०० मिटरसम्मको चेनेजसम्म सडक ५ मिटर चौडा गर्ने गरी पालिकाले उपभोक्ता समितिसँग सम्झौता गरेको छ । तर उपभोक्ता समितिले पालिकाले तोकेभन्दा फरक स्थानमा ६०० मिटर लम्बाईमा सडक चौडा गर्ने कार्य गरी रु.२८८००० भुक्तानी लिएको पाईयो। तोकीएको स्थान तथा कार्यभन्दा फरक कार्य गरी भुक्तानी दिएको नियमसम्मत नदेखिएको रु.	२८८०००																												
५३.	<b>फरक नर्मस प्रयोग गरी बढी भुक्तानी:</b> गो.भौ.१ र ६ मिति २०७७।३।१७ पुष्पलाल स्मृति भवन निर्माण कार्यको लागत अनुमान तयार गर्दा आरसीसी १:१.५:३ को दर प्रति घ.मि. रु.१५३०९ (भवन निर्माण नर्मस डी २-७-४ख अनुसार) हुन आउछ । पालिकाले फरक नर्मसको प्रयोग गरी प्रति घ.मि. रु.१५९६८ कायम गरी सोही दरमा उपभोक्ता समितिसँग सम्झौता गरी भुक्तानी दिएको देखिएकोले प्रति घ.मि. रु.६५९ का दरले ६३।१६ घ.मि.मा रु.४१६२३ बढी भुक्तानी भएको देखिन्छ । त्यसैगरी पहिलो तलामा १:४ को ईटाको बाल लगाउने कार्यको प्रति घ.मि. दर रु.१५७०४ प्रयोग गर्नुपर्नेमा १६०८२।०५ प्रयोग गरेकोले प्रति घ.मि. रु.३७८/०५ का दरले ईटाको कार्य ५८।८५ घ.मि.मा रु/ २२२४८/२४ बढी भुक्तानी भएको देखियो । आरसीसी तथा ईटाको कार्यमा बढी भुक्तानी भएको रकम असूल गरी संचित कोष दाखिला हुनुपर्ने रकम रु.	६३८७१																												
५४.	<b>ईटाको बिल</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम (१०) मा उपभोक्ता समितिले हरेक किस्ताको रकम कामको प्राविधिक मुल्यांकन, खर्चका बिल भरपाई, तथा खर्च प्रमाणीत गर्ने अन्य कागजातहरु त्यस्तो समितिको बैठकबाट अनुमोदन गराई सम्बन्धित सार्वजनिक निकायमा पेश गर्नुपर्ने व्यवस्था छ । तर देहायअनुसार योजनामा ब्रिक म्यासनरी कार्यको परिमाणका लागि आवश्यक निर्माण सामग्री खरिद परिमाण पुग्ने बिल सेस्तामा संलग्न रहेको पाईएन । तसर्थ ईटा खरिद गरेको बिल पेश हुनुपर्ने अन्यथा निम्नानुसारको रकम असूल हुनुपर्ने रकम रु.  (लागत अनुमानमा ईटाको प्रतिगोटा मुल्य रु.१८।०८ राखिएकोले सोही अनुसार मुल्यांकन गरिएको)	२६९३९२																												
	<table border="1"> <thead> <tr> <th>गो.भो</th> <th>योजनाको नाम</th> <th>कार्य परिमाण</th> <th>आवश्यक पर्ने ईटा संख्या</th> <th>उ/स/ले खरिद गरेको ईटा</th> <th>नपुग ईटा</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>६</td> <td>पुष्पलाल स्मृति भवन निर्माण</td> <td>५८.९३</td> <td>३३०००</td> <td>२२०००</td> <td>११०००</td> <td>१९८८८०</td> </tr> <tr> <td>९</td> <td>तीनपाटन ब/ क्याम्पस भवन निर्माण</td> <td>२४.७४</td> <td>१३९००</td> <td>१००००</td> <td>३९०००</td> <td>७०५१२</td> </tr> <tr> <td></td> <td><b>जम्मा</b></td> <td><b>८३.६७</b></td> <td><b>४६९००</b></td> <td><b>३२०००</b></td> <td><b>५००००</b></td> <td><b>२६९३९२</b></td> </tr> </tbody> </table>	गो.भो	योजनाको नाम	कार्य परिमाण	आवश्यक पर्ने ईटा संख्या	उ/स/ले खरिद गरेको ईटा	नपुग ईटा	रकम	६	पुष्पलाल स्मृति भवन निर्माण	५८.९३	३३०००	२२०००	११०००	१९८८८०	९	तीनपाटन ब/ क्याम्पस भवन निर्माण	२४.७४	१३९००	१००००	३९०००	७०५१२		<b>जम्मा</b>	<b>८३.६७</b>	<b>४६९००</b>	<b>३२०००</b>	<b>५००००</b>	<b>२६९३९२</b>	
गो.भो	योजनाको नाम	कार्य परिमाण	आवश्यक पर्ने ईटा संख्या	उ/स/ले खरिद गरेको ईटा	नपुग ईटा	रकम																								
६	पुष्पलाल स्मृति भवन निर्माण	५८.९३	३३०००	२२०००	११०००	१९८८८०																								
९	तीनपाटन ब/ क्याम्पस भवन निर्माण	२४.७४	१३९००	१००००	३९०००	७०५१२																								
	<b>जम्मा</b>	<b>८३.६७</b>	<b>४६९००</b>	<b>३२०००</b>	<b>५००००</b>	<b>२६९३९२</b>																								
५५.	<b>लागत अनुमानमा भन्दा फरक कार्य</b> - गो.भौ.४३९ मिति २०७७।०३।२९, न्याउले बलिटार हाईछाप वडा नं.१० हुदै वडा कार्यालय सादिपवुरे जोडने सडकमा रु.३३१०८।९६ को ४१ वटा २*१*१ को ग्याविन लगाउने कार्यसमेत रु.३९५७२७३ को लागत अनुमान तयार गरी पालिकाले रु.३३६०००० र उपभोक्ताले रु.५९७२७३ बेहोर्ने गरि उपभोक्ता समितिसँग सम्झौता गरेको छ । उपभोक्ता समितिले उक्त ग्याविनको कार्य नगरी स्थानीय स्तरमै पाउने ढुंगाहरु प्रयोग गरी १६५ मिटरमा ३३७।५० घ.मि.ड्राई स्टोन म्यासनरी बाल लगाएको नापी किताब बाट देखिन्छ । उपभोक्ता समितिले डिजाईन परिवर्तन गरी अनुमान भन्दा फरक कार्य गर्दा पालिकाको सहमती लिनु पर्नेमा सोसमेत गरेको देखिएन । जसबाट एकातर्फ सडक स्टक्चर कमजोर हुने देखिन्छ भने अर्को तर्फ ग्याविन बर्नको लागि ढुंगा खरिदसमेतको लागत अनुमान बनाईएकोमा ड्राई स्टोन म्यासनरी लगाउदासमेत सोही स्थानमा पाउने ढुंगा खरिद गरी बाल लगाएको प्राविधिक मुल्यांकन गरीएको छ । ५०० मिटर आसपासबाट स्टोन कलेक्सन विधिबाट उक्त कार्यको दर विश्लेषण गर्दा उक्त कार्यको प्रति घ.मि.रु.५८७।६० का दरले घटी लागत लाग्ने देखिन्छ । जसअनुसार ३३७।५० घ.मि.मा रु.१९८३१५																													



दफा	भौ.नं., मिति र ब्यहोरा	बेरुजू रकम
	बढी भुक्तानी दिएको देखिन्छ भने प्राविधिक पुष्टाई वेगर ड्राई स्टोन म्यासनरीको कार्य गरेकोसमेत नियमित देखिएन । तसर्थ बढि भुक्तानी भएको रकम रु.१९८३१५ असूल गरी लागत अनुमानभन्दा फरक कार्य गर्नुको प्राविधिक पुष्टाई पेश हुनुपर्ने रु.	१९८३१५
५६.	<b>फर्निसिङ्गमा बढि भुक्तानी</b> - गो.भौ.१ र ६ मिति २०७७।३।१७ पुष्पलाल स्मृति भवन निर्माण कार्यको फर्निसिङ्ग अन्तरगत लमसममा रु.२००००० राखी उपभोक्ता समितिसँग सम्झौता गरीएको छ । तर उक्त कार्यको नापी तथा मुल्यांकन र उपभोक्ता बिलमा लागत लमसममा रु.२६०००० समावेश गरी लागत अनुमानमा भन्दा रु.६०००० बढी भुक्तानी दिएको देखिन्छ। तसर्थ लागत अनुमानमा लमसममा राखि सम्झौता भएकोमा सोही अनुसारमात्र भुक्तानी दिन मिल्नेमा बढी भुक्तानी भएको रकम असुल हुनुपर्ने देखिएको रु.	६००००
५७.	<b>एकमुष्ट लागत अनुमान</b> - निर्माण कार्यको लागत अनुमान तयार गर्दा स्वीकृत नर्मसको प्रयोग गरि आईटम वाईज दर विश्लेषण गरी गर्नुपर्दछ । पालिकाले पुष्पलाल स्मृति भवन निर्माण कार्य अन्तरगत फर्निसिङ्ग, ईलेक्ट्रीफिकेसन र स्यानीटरी कार्यको लागि लमसममा क्रमश रु.२०००००, १५०००० र २००००० राखि लागत अनुमान तयार गरी उपभोक्ता समितिसँग सम्झौता गरी गो.भौ.१ र ६ मिति २०७७।३।१७ बाट सोही अनुसार नै भुक्तानी दिएको छ। यसरी एकमुष्ट रकम राखि भुक्तानी दिदाँ उपभोक्ता समितिबाट तोकिए अनुसार कार्य भए नभएको एकीन गर्न सकिने अवस्था रहेन । तसर्थ लागत अनुमान तयार गर्दा मापन योग्य र तुलना गर्न मिल्ने गरी एकमुष्ट लामसममा नराखि आईटम वाईज दर राखु पर्दछ ।	
५८.	<b>ग्राभेलको कार्य घटी गरेको</b> - पालिकाले गो.भौ.५४ मिति २०७६।११।२३ बाट तीनपाटन १ घलेवारी सडक मर्मत कार्यको लागि उपभोक्ता समितिलाई रु.७६८००० भुक्तानी दिएको छ । उक्त कार्यको लागत अनुमान अनुसार उपभोक्ता समितिले २१२ मिटर सडकमा ६ मिटर चौडाई भएको १२३५ व.मि.ग्राभेल गर्ने भनी पालिका सँग सम्झौता गरेकोमा सडक खन्ने कार्य तर्फ परिमाण बढाई २६५ मिटरमा ३ मिटर चौडाई ७९५ व.मि. मात्र ग्राभेलको कार्य गरेको देखिन्छ । यसरी उपभोक्ता समितिले सडक स्तर उन्नती गर्ने कार्यमा लागत अनुमानभन्दा फरक हुने गरी कार्य गर्दा पालिकाको सहमती लिनु पर्नेमा सोसमेत गरेको देखिएन। जसबाट उपभोक्ता समिति खन्ने पुर्ने कार्यमा मात्र बढी केन्द्रीत भएको तथा सडकको स्तरउन्नतीमा ध्यान नदिएको देखियो । तसर्थ उपभोक्ता समितिलाई सम्झौतामा उल्लेख भए बमोजिमका कार्य नगरेको अवस्थामा पनि भुक्तानी दिनुको कारण सहित उक्त सडक निर्माण कार्यमा ४७० व.मि.मा प्रति व.मि.रु.३११ का दरले रु.१४६१७० को घटि कार्य गरेको अवस्थामा पनि सम्पादित कार्य स्वीकार गर्नुको प्राविधिक पुष्टाई पेश हुनुपर्ने रु.	१४६१७०
५९.	<b>परिमाण गणनामा त्रुटी</b> - नापी कितामा उल्लेख भएको परिमाणका आधारमा ठेक्का तथा उपभोक्ताको प्राविधिक विल तयार गर्नुपर्दछ । तर गो.भौ.७ हर्षा भञ्ज्याङ्ग कोचे शिद्धगुफा सिम्ले सडक खन्ने कार्य अन्तरगत ० देखि २५८० सम्म १९८२३ घ.मि.खन्ने कार्य गर्ने गरी रु.१६९४६४६ मा उपभोक्ता समितिसँग सम्झौता गरेको छ । प्राविधिकले तयार गरेको नापी किताब अनुसार उपभोक्ता समितिले ० देखि १४७० सम्म सडक निर्माण गर्दा १४६१६ घ.मि. मात्र सडक खन्ने कार्य गरेको छ । प्राविधिकले तयार गरेको उपभोक्ता नापि अनुसार १४७० मिटर सडक खण्डको कुल परीमाणलाई नरम माटोको परिमाण ४८५५ घ.मि., कडा माटो ५७७७ घ.मि., नरम २९८८ .मि. र कडा चट्टाको परिमाण ९९६ घ.मि. रहेको देखिन्छ । तर उपभोक्ता समितिको प्राविधिक विल तयार गर्दा अन्य परिमाण नापि किताब अनुसार नै रहेकोमा नरम माटोको परिमाणमा कुल परीमाण १४६१६ नै समावेश प्रति घ.मि. ६२।९९ का दरले गणना गरि भुक्तानी दिएको देखिन्छ । जसअनुसार नरम बाटो काटने कार्य तर्फ ९७६१।०६ घ.मि. बढी परिमाण गणना भई प्रति घ.मि. र.६२।९९ का दरले रु.६१४८४९ बढी भुक्तानी भएकोले उक्त रकम असूल गरि संचित कोष दाखिला हुनुपर्ने दिखएको रु.	६१४८४९

दफा	भौ.नं., मिति र ब्यहोरा	वेरुजू रकम																																																		
६०.	<p><b>मेसिनले खानेकोमा म्यानुअल दरमा भुक्तानी</b> - गो.भौ.१४४ मिति २०७७।०२।१९ बाट भाल्चन तिव्रेडाँडा निर्माणकार्यको नाली मान्छे लगाई खन्ने गरी लागत अनुमान तयार गरि उपभोक्ता समितिसँग सम्झौता गरेको छ । तर उपभोक्ता समितिले उक्त सडक नालि निर्माणका लागि मेसिनको प्रयोग गरेको देखिने फोटा तथा श्रेस्तामा संलग्न बिल समावेश रहेको छ । तर पालिका प्राविधिकले तयार गरेको नापी तथा मुल्यंकनमा उक्त कार्य मान्छेबाट भएको भनी प्रति घ.मि.३६०।५० र ४३२।६० का दरले भुक्तानी भएको छ । उपभोक्ता समितिले मेसिन लगाई कार्य गरेको अवस्थामा समेत प्रति घ.मि.रु.६२।९९ र ७५।७० को दरमा भुक्तानी हुनुपर्नेमा म्यानुअल दरमा भुक्तानी गर्दा प्रति घ.मि.रु.२९७।५१ र ३५६।९० का दरले नरम माटो १७ घ.मि.मा रु.५०५६ र कडा माटो १७ घ.मि.मा ६०७७ गरी रु.१११३३ बढी भुक्तानी भएको देखिन्छ । तसर्थ बढी भुक्तानी भएको रकम असूल गरी संचितकोष दाखिला हुनुपर्ने रकम रु.</p>	१११३३																																																		
६१.	<p><b>सडकको लम्बाई भन्दा लामो नाली</b> - पहाडी भिरालो बाटोमा भित्ता तर्फ एक तर्फी सडकमा नाली निर्माण गर्दा नालीको लम्बाई अधिकतम सडकको लम्बाई बराबरको मात्र हुनुपर्दछ । तर पालिका प्राविधिकले तयार गरेको नापी किताब अनुसार तपसिल बमोजिमका सडक योजनामा सडकको लम्बाई भन्दा लामो नाली निर्माण गरेको देखिन्छ । जसबाट उक्त सडकमा नाली निर्माण कार्यमा तपसिल बमोजिम बढी भुक्तानी भएको रकम असूल गर्नुपर्ने देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th rowspan="2">गो. भौ.</th> <th rowspan="2">निर्माण कार्य</th> <th rowspan="2">सडकको लम्बाई</th> <th rowspan="2">नालीको लम्बाई</th> <th colspan="2">सडक भन्दा नालीको बढी</th> <th rowspan="2">दर</th> <th rowspan="2">बढी भुक्तानी</th> </tr> <tr> <th>लम्बाई मि.</th> <th>परिमाण घ.मि.</th> </tr> </thead> <tbody> <tr> <td>३१४</td> <td>ठाडो खोला वडा कार्यालय कालिमाटी सडक</td> <td>९२५</td> <td>१४००</td> <td>४२५</td> <td>३८.२५</td> <td>३६०.५</td> <td>१३७८९</td> </tr> <tr> <td>१७४</td> <td>खोर भञ्ज्याङ जुके दमार सोलिङ्ग तथा जाला निर्माण</td> <td>२४९०</td> <td>४०००</td> <td>१६००</td> <td>१९६</td> <td>३६०.५</td> <td>७०६५९</td> </tr> <tr> <td>२१८</td> <td>कन्याखोला आम्बोटे खानीथान सडक</td> <td>१५२०</td> <td>३०००</td> <td>१४८०</td> <td>९२.५०</td> <td>३६०.५</td> <td>३३३४६</td> </tr> <tr> <td>१९९</td> <td>खरी भञ्ज्याङ महाभिर मोटर बाटो</td> <td>२०८०</td> <td>२५००</td> <td>४६०</td> <td>५६.३५</td> <td>३६०.५</td> <td>२८३१४</td> </tr> <tr> <td colspan="7" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>१४६१०८</b></td> </tr> </tbody> </table>	गो. भौ.	निर्माण कार्य	सडकको लम्बाई	नालीको लम्बाई	सडक भन्दा नालीको बढी		दर	बढी भुक्तानी	लम्बाई मि.	परिमाण घ.मि.	३१४	ठाडो खोला वडा कार्यालय कालिमाटी सडक	९२५	१४००	४२५	३८.२५	३६०.५	१३७८९	१७४	खोर भञ्ज्याङ जुके दमार सोलिङ्ग तथा जाला निर्माण	२४९०	४०००	१६००	१९६	३६०.५	७०६५९	२१८	कन्याखोला आम्बोटे खानीथान सडक	१५२०	३०००	१४८०	९२.५०	३६०.५	३३३४६	१९९	खरी भञ्ज्याङ महाभिर मोटर बाटो	२०८०	२५००	४६०	५६.३५	३६०.५	२८३१४	<b>जम्मा</b>							<b>१४६१०८</b>	१४६१०८
गो. भौ.	निर्माण कार्य					सडकको लम्बाई	नालीको लम्बाई			सडक भन्दा नालीको बढी		दर	बढी भुक्तानी																																							
		लम्बाई मि.	परिमाण घ.मि.																																																	
३१४	ठाडो खोला वडा कार्यालय कालिमाटी सडक	९२५	१४००	४२५	३८.२५	३६०.५	१३७८९																																													
१७४	खोर भञ्ज्याङ जुके दमार सोलिङ्ग तथा जाला निर्माण	२४९०	४०००	१६००	१९६	३६०.५	७०६५९																																													
२१८	कन्याखोला आम्बोटे खानीथान सडक	१५२०	३०००	१४८०	९२.५०	३६०.५	३३३४६																																													
१९९	खरी भञ्ज्याङ महाभिर मोटर बाटो	२०८०	२५००	४६०	५६.३५	३६०.५	२८३१४																																													
<b>जम्मा</b>							<b>१४६१०८</b>																																													
६२.	<p><b>मू.अ.कर समायोजन</b> - मूल्य अधिवृद्धि कर नियमावली, २०५३ (एकाइसौ संशोधन) को नियम ६(ग) मा सरकारी निकाय वा नेपाल सरकारको स्वामित्व भएको संघसस्थाले ठेक्का वा करार सम्झौता अन्तर्गत वस्तु तथा सेवाको आपूर्ती गर्दा सम्बन्धित ठेकदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्ने मूल्य अधिवृद्धि कर रकमको ५० प्रतिशतले हुन आउने रकम कट्टा गरी निजको नामबाट सम्बन्धित राजस्व शिर्षकमा जम्मा गरी बाँकी ५० प्रतिशत मात्र भुक्तानी दिने उल्लेख छ । तर पालिकाले तपसिल बमोजिमका कार्यमा नियमानुसार ५० प्रतिशत मू.अ.कर रकम कट्टी गरेको पाईएन। त्यसैले सम्बन्धित निर्माण व्यवसायि वा आपूर्तिकर्तालाई पालिकाबाट भुक्तानी भएको मु.अ. कर रकम समायोजन गरेको प्रमाण पेश हुने पर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.। मिति</th> <th>सामान/योजनाको नाम</th> <th>निर्माण व्यवसायि/सप्लायर्स</th> <th>भुक्तानीमा मु.अ.कर</th> <th>५० प्रतिशत रकम रु</th> </tr> </thead> <tbody> <tr> <td>२०३-२०७७/३/२७</td> <td>खानेपानी पाईप खरिद</td> <td>दुलाल सप्लायर्स</td> <td>५५१२१</td> <td>२७५६१</td> </tr> <tr> <td>१६८-२०७७/२/२१</td> <td>मेसीनरी औजार</td> <td>कमलामाई कम्प्युटर सप</td> <td>५३१०५</td> <td>२६५५३</td> </tr> <tr> <td>६-२०७६/६/१०</td> <td>वडा भरी भरीका बाटो सरसफाई</td> <td>थापा कन्ट्रक्सन</td> <td>५७१६४</td> <td>२८५८२</td> </tr> <tr> <td>१२७-२०७७/२/१५</td> <td>पालिका भवन निर्माण</td> <td>ए.एम. पाईनस जे.भी.</td> <td>७५७७६१</td> <td>३७८८८१</td> </tr> <tr> <td>१०७-२०७७/२/१४</td> <td>वडा नं.९ कार्यलय भवन</td> <td>पुलामी निर्माण सेवा</td> <td>८११६९</td> <td>४०५८५</td> </tr> <tr> <td>२५१-२०७७/३/१७</td> <td>जिर्गाहा कोटगाउँ सिचाई आयोजना मर्मत</td> <td>मिजाम कन्ट्रक्सन सर्भिस</td> <td>५४९४७</td> <td>२७४७४</td> </tr> <tr> <td>४८०-२०७७/३/३१</td> <td>एडीवी अनुदान पोल ढुवानी</td> <td>दाहाल ढुवानी सेवा</td> <td>५७३६१</td> <td>२८६८१</td> </tr> <tr> <td>५-२०७७/३/३१</td> <td>चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ</td> <td>रुद्र निर्माण सेवा</td> <td>४८१९४</td> <td>२४०९७</td> </tr> </tbody> </table>	गो.भौ.। मिति	सामान/योजनाको नाम	निर्माण व्यवसायि/सप्लायर्स	भुक्तानीमा मु.अ.कर	५० प्रतिशत रकम रु	२०३-२०७७/३/२७	खानेपानी पाईप खरिद	दुलाल सप्लायर्स	५५१२१	२७५६१	१६८-२०७७/२/२१	मेसीनरी औजार	कमलामाई कम्प्युटर सप	५३१०५	२६५५३	६-२०७६/६/१०	वडा भरी भरीका बाटो सरसफाई	थापा कन्ट्रक्सन	५७१६४	२८५८२	१२७-२०७७/२/१५	पालिका भवन निर्माण	ए.एम. पाईनस जे.भी.	७५७७६१	३७८८८१	१०७-२०७७/२/१४	वडा नं.९ कार्यलय भवन	पुलामी निर्माण सेवा	८११६९	४०५८५	२५१-२०७७/३/१७	जिर्गाहा कोटगाउँ सिचाई आयोजना मर्मत	मिजाम कन्ट्रक्सन सर्भिस	५४९४७	२७४७४	४८०-२०७७/३/३१	एडीवी अनुदान पोल ढुवानी	दाहाल ढुवानी सेवा	५७३६१	२८६८१	५-२०७७/३/३१	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ	रुद्र निर्माण सेवा	४८१९४	२४०९७	६५३७५९					
गो.भौ.। मिति	सामान/योजनाको नाम	निर्माण व्यवसायि/सप्लायर्स	भुक्तानीमा मु.अ.कर	५० प्रतिशत रकम रु																																																
२०३-२०७७/३/२७	खानेपानी पाईप खरिद	दुलाल सप्लायर्स	५५१२१	२७५६१																																																
१६८-२०७७/२/२१	मेसीनरी औजार	कमलामाई कम्प्युटर सप	५३१०५	२६५५३																																																
६-२०७६/६/१०	वडा भरी भरीका बाटो सरसफाई	थापा कन्ट्रक्सन	५७१६४	२८५८२																																																
१२७-२०७७/२/१५	पालिका भवन निर्माण	ए.एम. पाईनस जे.भी.	७५७७६१	३७८८८१																																																
१०७-२०७७/२/१४	वडा नं.९ कार्यलय भवन	पुलामी निर्माण सेवा	८११६९	४०५८५																																																
२५१-२०७७/३/१७	जिर्गाहा कोटगाउँ सिचाई आयोजना मर्मत	मिजाम कन्ट्रक्सन सर्भिस	५४९४७	२७४७४																																																
४८०-२०७७/३/३१	एडीवी अनुदान पोल ढुवानी	दाहाल ढुवानी सेवा	५७३६१	२८६८१																																																
५-२०७७/३/३१	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ	रुद्र निर्माण सेवा	४८१९४	२४०९७																																																

दफा	भौ.नं., मिति र ब्यहोरा					बेरूजू रकम
	६-२०७७/३/३१	चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग	बाराकोटी निर्माण सेवा	४८२०७	२४१०४	
	७-२०७७/३/३१	शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग	बल कन्ट्रक्सन	४८३१५	२४१५८	
	११-२०७७/३/१३	वडा नं ४ लुभु स्वास्थ्य चौकी मर्मत	बाराकोटी निर्माण सेवा	४६१८५	२३०९३	
	जम्मा				६५३७६९	
६३.	<p><b>रिटिन्सन मनी कट्टी नगरेको</b> - सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३(४) मा कुनै पनि निर्माण कार्यको रनिङ बिल भुक्तानी दिदाँ बिलमा उल्लेखित रकमको ५ प्रतिशत रकम कट्टी गरी बाँकी रकम भुक्तानी गर्नुपर्ने व्यवस्था छ । पालिकाले तपसिल बमोजिम निर्माण कार्य/मालसामान आपूर्तिको ठेक्कापट्टा गर्कोमा रिटिन्सन मनी वापतको ५ प्रतिशत रकम कट्टी नगरी भुक्तानी गरेको पाईयो । उक्त कार्यको डीएलपी पिरेड सक्रिय पश्चात निर्माण व्यसायि/आपुर्तकले कार्यालयबाट भुक्तानी लिएको मू.अ.कर सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा समायोजन गरेको प्रमाण पेश गरे पश्चात मात्र फिर्ता गर्ने गरी असूल गरी धरौटीमा जम्मा हुनुपर्ने देखिएको रु</p>					७६७९६
	गो.भौ.। मिति	योजनाको नाम	निर्माण व्यसायि	भुक्तानी रकम मु.अ.कर बाहेक	रिटिन्सन मनी रु	
	२५१-२०७७/३/१७	जिर्गाहा कोटगाउँ सिचाई आयोजना मर्मत	मिजाम कन्ट्रक्सन सर्भिस	४२२६७२	२११३४	
	५-२०७७/३/३१	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग	रुद्र निर्माण सेवा	३७०७२३	१८५३७	
	६-२०७७/३/३१	चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग	बाराकोटी निर्माण सेवा	३७०८२६	१८५४२	
	७-२०७७/३/३१	शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग	बल कन्ट्रक्सन	३७१६६०	१८५८३	
	जम्मा				७६७९६	
६४.	<p><b>पालिका भवन निर्माण</b> - ठे.नं.०१-२०७६।७७, भवन निर्माण कार्यको लागि रु.६३४२२९४९।८६ कोलागत अनुमान तयार गरी ईबिड मार्फत ठेक्का व्यवस्थापन गरेकोमा निर्माण व्यसायि श्री ए.एम. पाईनस जे.भी.ले सबैभन्दा घटी रु.४८३४१५३५।२३ अर्थात लागत अनुमानको तुलनामा २३।७८ प्रतिशत घटी कबोल गरेको छ । पालिका र निर्माण व्यसायि बीच मिति २०७६।१०।०९ मा सम्झौता भएकोमा निर्माण व्यसायिलाई रु.२ करोड बराबरको कार्य २०७७।०३।२५ सम्म सम्पन्न गर्ने र बाकी रकम बजेट व्यवस्था भएन अनुरूप २०७९।०३।२५ भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । यस वर्ष उक्त कार्यको लागि पालिकाले पालिका भवन निर्माणका लागि प्राप्त संघीय समपुरक रु.६७००००० समेत सेकेन्ड रनिङ्ग बिलसम्म रु.१७३४४८६९।६६ खर्च भएको छ । लेखापरीक्षण अवधिसम्म उक्त भवन निर्माण कार्य अन्तरगत तिन तला ढलान गर्ने कार्य सम्पन्न भएको र अन्य कार्यहरू बजेट अभावका कारण क्रमागत योजनामा समावेश गरी गरीदै आएको कार्यालयको भनाई रहेको छ । पालिकाको दैनिक कार्य संचालनका लागि विभिन्न ७ वटा घर भडामा लिई संचालन भई रहेको अवस्थामा पालिका भवन निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरि कार्य गराउदा पालिकाले वर्षेनी घरभाडा वापत खर्च गरी रहेको रु.१२९१००० जोगिने र कार्यालयको सेवा प्रवाहमासमेत थप प्रभावकारीता आउने देखिन्छ । तसर्थ पालिकाको भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरी समयमै निर्माण कार्य सम्पन्न गराउने तर्फ ध्यान दिनुपर्दछ ।</p>					
६५.	<p><b>पि.एस.को विल पेश नभएको</b> - आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (३) मा लेखा राख्दा बिल भर्पाइ सहित लेखा राख्नु पर्ने व्यवस्था छ । निर्माण कार्यमा पि.एस. आईटम अन्तरगत रहेको रकम भुक्तानी गर्दा निर्माण व्यसायिले पेश गरेको बिल भरपाई बराबरको रकम मात्र खर्च लेख्नु पर्दछ । तर वडा नं.९ कार्यालय भवन निर्माण कार्यको प्रथम बिल वापत निर्माण व्यसायि श्री पुलामी निर्माण सेवालालाई पि.एस. वापत रु.१५००० र मु.अ.कर रकम रु.१९५० समेत रु.१६९५० भुक्तानी दिएकोमा बिल समावेश गरेको पाईएन । तसर्थ निर्माण व्यसायिबाट उक्त पि.एस. रकम बराबरको बिल पेश हुनुपर्ने अन्यथा असूल हुनुपर्ने देखिएको रु.</p>					१६९५०

दफा	भौ.नं., मिति र व्यहोरा	बेरूजू रकम										
६६.	विद्युत विस्तार सामग्री खरिद - ठे.नं.१४-२०७५।७६, पालिका भित्र विद्युत सेवा नपुगेको वडामा विद्युत लाईन विस्तारका लागि आवश्यक ट्रान्सफरमर, पोल लागयततका सामग्री खरिदका लागि ठेक्का व्यवस्थापन गरीएकोमा श्री पि एण्ड डी के बिल्डर्सले ढुवानी वापत रु.२१६७९० समेत रु.८४१०७०२।२१ गर्ने गरी पालिका र सप्लायर्स बीच २०७७।०५।१७ सम्म सम्पन्न गर्ने गरी २०७६।०४।१६ मा सम्झौता भएको छ । यस सम्बन्धमा देखिएको व्यहोराहरु निम्नानुसार रहेका छन् ।											
६६.१.	पालिका र सप्लायर्स बीच २०७७।०५।१७ भित्र सम्पन्न गर्ने गरी २०७६।०४।१६ मा सम्झौता भएकोमा सप्लायर्सले कार्य सम्पादन जमानत वापत २०७७।५।१७ सम्म मात्र म्याद भएको कृषि विकास बैंक लिमिटेडको रु.४२५००० जमानत राखेको छ । तर निजले ३९८ थान पोल वर्षाको कारण देखाई सिन्धुलीमाडी मै अनलोड गरेकोमासमेत कार्यालयले निजलाई ढुवानी वापत रु.१८६७८९ समेत रु.८३७६८०२ को कार्य सम्पन्न देखाएको छ । निजले पालिकासम्म ढुवानी गर्ने गरी सम्झौता गरेकोमा उक्त कार्य नगरेको अवस्थामा निजको कार्य सम्पादन जमानत असूल गरी बाकी कार्य गराउनु पर्नेमा पालिकाले सोसमेत गरेको देखिएन ।											
६६.२.	साप्लायर्सले सिन्धुलीमाडी स्थित अनलोड गरेको विद्युतका पोलहरु ढुवानी गर्ने कार्य अमानतबाट गराई गो.भौ.४८१ बाट ४७ थान पोल ढुवानी गरेको भनी श्री दिपकुमार मल्ललाई रु.३७६०० र दीलिप कुमार समाललाई ७२ थान पोल ढुवानी गरेको भनी रु.७९२०० गरी रु.११६८०० भुक्तानी दिएको छ। सप्लायर्सले ढुवानीवापत रु.२१६७९० कबोल गरेकोमा आंशिक ढुवानीको रु.१८६७८९ भुक्तानी दिएकोले पोल ढुवानीमा रु.३०३५८९ खर्च भएको छ । जुन कार्य सप्लायर्सले सम्झौता अनुसार गर्दा रु.२१६७९० मै सम्पन्न हुनेमा सो उक्त कार्य पुरा नगर्दा पालिकालाई रु.८६७९९ बढी व्याभार पारेको छ । तसर्थ बढी व्ययभार पारेको रकम निजबाट असूल हुनुपर्ने अथवा निजको नाममा कट्टी गरिएको ५ प्रतिशत रिटेन्सन मानि फिर्ता गर्दा कट्टी गरी संचित को दाखिला गर्नुपर्ने देखिएको रु.	८६७९९										
६७.	एज बिल्ट ड्रइङ्ग - पालिका र निर्माण व्यवसायि बीच भएको सम्झौताको स्पेशल कन्डिसन अफ कन्ट्र्याकको जी.सी.सी.५६.१ मा कार्यसम्पन्न निर्माण व्यवसायीले कार्य सम्पन्न गरी अनतीम भुक्तानी लिने अवस्थामा एज बिल्ट ड्रइङ्गपेश गर्नु पर्ने र सो डकमेण्ट पेश नगरेमा सम्झौता रकमको ५ प्रतिशत रकम रकम रोक्का (विद हेल्ड) गरीने उल्लेख रहेको छ । तर पालिकाबाट यस वर्ष निर्माण सम्पन्न गरेको निर्माण कार्यको अन्तीम विल भुक्तानी लिदाँ सम्झौतामा उल्लेख भएअनुसार (लेखापरीक्षण अवधि २०७७।१०।१० सम्म पनि) एज बिल्ट ड्रइङ्ग पेश भएको पाइएन् । तसर्थ एज बिल्ट ड्रइङ्ग पेश नभएकोले असूल हुनुपर्ने देखिएको रकम रु.											
	<table border="1"> <thead> <tr> <th>ठे.नं.</th> <th>निर्माण कार्य</th> <th>निर्माण व्यवसायि</th> <th>सम्झौता रकम</th> <th>एजबिल्ट वापतको हुने रकम</th> </tr> </thead> <tbody> <tr> <td>SQ/05/2076/77</td> <td>वडा नं ३ कार्यालय भवन</td> <td>तिमल्सीना निर्माण सेवा</td> <td>१२२९४६९.६९</td> <td>६१४७३</td> </tr> </tbody> </table>	ठे.नं.	निर्माण कार्य	निर्माण व्यवसायि	सम्झौता रकम	एजबिल्ट वापतको हुने रकम	SQ/05/2076/77	वडा नं ३ कार्यालय भवन	तिमल्सीना निर्माण सेवा	१२२९४६९.६९	६१४७३	६१४७३
ठे.नं.	निर्माण कार्य	निर्माण व्यवसायि	सम्झौता रकम	एजबिल्ट वापतको हुने रकम								
SQ/05/2076/77	वडा नं ३ कार्यालय भवन	तिमल्सीना निर्माण सेवा	१२२९४६९.६९	६१४७३								
६८.	गो.भौ.४७४ मिति २०७७।०३।३१ वडा नं.१ अधुरो कार्यालय निर्माण कार्यको लागि दोस्रो रनिङ्ग बिलबाट रु.१६-३०-४३७ समेत रु.३०-८५-७७५।८७ भुक्तानी भएको छ । यससम्बन्धमा देखिएका अन्य व्यहोराहरु यसप्रकार रहेका छन् ।											
६८.१.	साविकको जिल्ला प्राविधिक कार्यालयबाट ठेक्का व्यवस्थापन भई ढकाल कन्ट्रक्सन र सो कार्यालयसँग उक्त भवन निर्माण कार्य २०७४।०२।११ भित्र सम्पन्न गर्ने गरी २०७३।०२।१२ मा रु.५४४६०६६।८७ को सम्झौता भएको थियो। साविकको बेलघारि गा.वि.स.ले रु.१६८६००० र जिल्ला प्राविधिक कार्यालयले रु.३८ लाख बेहोर्ने गरि ठेक्का व्यवस्थापन भएकोमा सो अविधि भित्र निर्माण व्यवसायीलाई प्रथम रनिङ्ग बिल वापत रु.१४५५३३८।८७ भुक्तानी दिएको देखिन्छ । सम्झौता अवधि २०७४।०२।११ भित्र व्यवसायीले											

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																												
	सो कार्य पूरा गरेको देखिएन। ततपश्चात विभिन्न कारणले उक्त निर्माण कार्य अधुरो रहेकोमा यस वर्ष साविककै वीओक्यू तथा दरमा बाँकी निर्माण कार्य २०७७।०३।२५ भित्र सम्पन्न गर्ने गरी निर्माण व्यवसायि र पालिका बीच २०७६।१२।१९ मा पुनः सम्झौता भएको छ। निर्माण कार्य सम्पन्न हुने मिति देखि १२ महिना थप अविधको कार्यसम्पादन जमानत पेश गर्न लगाई सम्झौता गर्नु पर्नेमा निर्माण व्यवसायिले २०७७ आषाढ मसान्तसम्म मात्र म्याद भएको जमानत स्वीकार गरी पालिकाले सम्झौता गरेको देखियो। नियममा तोकिए अनुसारको अवधि खाम्ने गरी कार्य सम्पादन जमानतको म्याद थप गराउनु पर्दछ।																													
६८.२.	निर्माण व्यवसायिले उक्त समय भित्र रु.१६३०४३७ को मात्र कार्य गरेकोले दोस्रो रनिङ्ग बिलसम्म भुक्तानी भएको छ। तर उक्त अविध भित्र पनि निर्माण व्यवसायिले कार्य सम्पन्न गरेको देखिएन। पालिकाले २०७७।८।१२ मा कार्यसम्पादन जमानतको म्याद २०७८ आषाढ मसान्त सम्म थप गरी पेश गरि कार्य सम्पन्न गर्न पालिकाले पत्राचार गरेकोमा निर्माण व्यवसायिले तत्परता नदेखाएको भनी २०७७।०९।१३ मा ठेक्का रद्द गरि निर्माण व्यवसायिलाई जानकारी पठाएको छ। यसरी ठेक्का पट्टा रद्द गर्दा निर्माण व्यवसायिको कार्य सम्पादन जमानत जफत गर्नुपर्नेमा निर्माण व्यवसायिले नियममा तोकिएको भन्दा घटी अविधको कार्य सम्पादन जमानत राखि सम्झौता भएकोले पालिकाले सोसमेत गर्ने अवस्था रहेको देखिएन। साथै निर्माण व्यवसायिलाई कुनै कारबाहीको सिफारिस समेत भएको पाईएन। तसर्थ यसरी नियमा तोकिए अनुसार जमानत राख्न नलगाई अधुरो निर्माण गर्दासमेत निर्माण व्यासायिलाई प्रत्यक्ष फाईदा हुने गरी ठेक्का रद्द गर्नेलाई जिम्मेवारी बनाई रिटेन्सन मानी वापत कट्टी रकम प्राविधक कार्यालयतर्फको रु.६४३९६ र पालिकातर्फको रु.७२१४४ समेत रु.१३६५४० जाफत गरी स्थानीय संचित कोष दाखिला गरेको प्रमाण पेश हुनुपर्ने रु.	१३६५४०																												
६९.	<b>पाईप वितरण</b> – सार्वजनिक खरिद नियमावलीको को नियम १० अनुसार निर्माण सामाग्रीको लागत अनुमान तयार गरी खरिद कारबाही गर्नुपर्ने उल्लेख छ। पालिकाले देहायअनुसर पाईपहरु सोझै खरिद गरेकोमा लाभग्रीहीलाई कुन कुन सूचाकांकको आधारमामा के कति पाईप दिईएको हो तथा वितरित पाई जाडान भए नभएको सो समेत खुल्ने प्राविधिक मुल्यांकनसमेत समावेश गरेको पाईएन। प्रत्येक वडाले माग तथा सूचाकांकको आधारमा के कति परिमाणमा पाईप लगायतका सामानहरु आवश्यक परेको छन माग संकलन गरी पालिकामा पठाउने तथा पालिकाले प्रतिस्पर्धाको माध्यमबाट उक्त पाईप खरिद गरी तयार गरिएको सूचाकांकको आधारमा वितरण गर्ने गरी सुधार गर्नुपर्दछ। साथै उक्त पाईपहरु जाडान भएको प्राविधिक विल पेश हुनुपर्ने रु.	९६५४८६																												
	<table border="1"> <thead> <tr> <th>भौ.नं.</th> <th>पाईप सप्लायर्स को नाम</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>२३</td> <td>दुलाल सप्लायर्स</td> <td>वडा नं १० का अध्यक्षको सिफारिसमा दुलाल सप्लायर्सबाट विभिन्न साईजका पाईप खरिद गरि ४२ जनालाई जनही १० देखि ५०० मिटर सम्म पाईप वितरण गरिएकोले सप्लायर्सलाई भुक्तानी दिन अनुरोध भए बमोजिम कार्यालयले रु.४७९१३० लाख भुक्तानी दिएको छ। सप्लायर्सबाट वडा नं १० को अध्यक्षले बुझेर लिई वडाबाट वितरण गरिएका उक्त पाईपहरु जडान भएको प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको</td> <td>४७९१३०</td> </tr> <tr> <td>४५१</td> <td>रन्जितकार ईन्टरप्राईजेज</td> <td>पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको</td> <td>८६९४५</td> </tr> <tr> <td>४३८</td> <td>साह आयन एण्ड ईलेक्ट्रीक स्टोर्स</td> <td>वडा नं ८ मा वितरण गरिएका उक्त पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको</td> <td>१९२०००</td> </tr> <tr> <td>४४९</td> <td>श्रेष्ठ ट्रेडर्स</td> <td>पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको</td> <td>१८७०७१</td> </tr> <tr> <td>४५०</td> <td>श्रेष्ठ ट्रेडर्स</td> <td>पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको</td> <td>२०३४०</td> </tr> <tr> <td colspan="3" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>९६५४८६</b></td> </tr> </tbody> </table>	भौ.नं.	पाईप सप्लायर्स को नाम	विवरण	रकम	२३	दुलाल सप्लायर्स	वडा नं १० का अध्यक्षको सिफारिसमा दुलाल सप्लायर्सबाट विभिन्न साईजका पाईप खरिद गरि ४२ जनालाई जनही १० देखि ५०० मिटर सम्म पाईप वितरण गरिएकोले सप्लायर्सलाई भुक्तानी दिन अनुरोध भए बमोजिम कार्यालयले रु.४७९१३० लाख भुक्तानी दिएको छ। सप्लायर्सबाट वडा नं १० को अध्यक्षले बुझेर लिई वडाबाट वितरण गरिएका उक्त पाईपहरु जडान भएको प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	४७९१३०	४५१	रन्जितकार ईन्टरप्राईजेज	पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	८६९४५	४३८	साह आयन एण्ड ईलेक्ट्रीक स्टोर्स	वडा नं ८ मा वितरण गरिएका उक्त पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	१९२०००	४४९	श्रेष्ठ ट्रेडर्स	पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	१८७०७१	४५०	श्रेष्ठ ट्रेडर्स	पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	२०३४०	<b>जम्मा</b>			<b>९६५४८६</b>	
भौ.नं.	पाईप सप्लायर्स को नाम	विवरण	रकम																											
२३	दुलाल सप्लायर्स	वडा नं १० का अध्यक्षको सिफारिसमा दुलाल सप्लायर्सबाट विभिन्न साईजका पाईप खरिद गरि ४२ जनालाई जनही १० देखि ५०० मिटर सम्म पाईप वितरण गरिएकोले सप्लायर्सलाई भुक्तानी दिन अनुरोध भए बमोजिम कार्यालयले रु.४७९१३० लाख भुक्तानी दिएको छ। सप्लायर्सबाट वडा नं १० को अध्यक्षले बुझेर लिई वडाबाट वितरण गरिएका उक्त पाईपहरु जडान भएको प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	४७९१३०																											
४५१	रन्जितकार ईन्टरप्राईजेज	पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	८६९४५																											
४३८	साह आयन एण्ड ईलेक्ट्रीक स्टोर्स	वडा नं ८ मा वितरण गरिएका उक्त पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	१९२०००																											
४४९	श्रेष्ठ ट्रेडर्स	पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	१८७०७१																											
४५०	श्रेष्ठ ट्रेडर्स	पाईपहरु जडान भएको देखिने प्राविधिक मुल्यांकन तथा जिन्सी दाखिला नभएको	२०३४०																											
<b>जम्मा</b>			<b>९६५४८६</b>																											
७०.	<b>सोझै खरिद</b> - सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) मा यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमिति हुने गरी टुक्रा पारी सोझै खरिद गर्न नहने व्यवस्था छ। साथै																													

दफा	भौ.नं., मिति र व्यहोरा	बेरूजू रकम																																																			
	सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४(१) मा रु. ५ लाखदेखि २० लाखसम्म लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा सिलबन्दी दरभाउपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने र रु. २० लाखभन्दा बढी लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा खरिद गर्नुपर्दा खुला बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने व्यवस्था सोही नियमावलीको ३१(१) मा रहेको छ । वर्ष भरी आवश्यक पर्ने यस्ता सामानको खरिद प्याकेज बनाई सिलबन्दी दरभाउपत्रको माध्यमबाट प्रतिस्पर्धा गराई खरिद गर्न पर्नेमा सोझै खरिद गर्नु नियम सम्मत नदेखिएको रु.	२६०७५४४																																																			
	<table border="1"> <thead> <tr> <th>भौ.नं</th> <th>विवरण</th> <th>आपूर्तिक</th> <th>भूक्तानि रु.</th> </tr> </thead> <tbody> <tr> <td>२७</td> <td>मेसीनरी औजार</td> <td>एसए कम्प्युटर ट्रेडर्स</td> <td>३२१२४२</td> </tr> <tr> <td>१६८</td> <td>मेसीनरी औजार</td> <td>एसए कम्प्युटर ट्रेडर्स</td> <td>१६५२८६</td> </tr> <tr> <td>१६८</td> <td>मेसीनरी औजार</td> <td>कमलामाई कम्प्युटर सप</td> <td>४६१६०५</td> </tr> <tr> <td>५</td> <td>चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग</td> <td>रुद्र निर्माण सेवा</td> <td>४१८९१७</td> </tr> <tr> <td>६</td> <td>चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग</td> <td>बाराकोटी निर्माण सेवा</td> <td>४१९०३४</td> </tr> <tr> <td>७</td> <td>शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग</td> <td>बल कन्ट्रक्सन</td> <td>४१९९७५</td> </tr> <tr> <td>११</td> <td>वडा नं ४ लुभु स्वास्थ्य चौकी मर्मत</td> <td>बाराकोटी निर्माण सेवा</td> <td>४०१४८५</td> </tr> <tr> <td colspan="3" style="text-align: center;"><b>जम्मा</b></td> <td><b>२६०७५४४</b></td> </tr> </tbody> </table>	भौ.नं	विवरण	आपूर्तिक	भूक्तानि रु.	२७	मेसीनरी औजार	एसए कम्प्युटर ट्रेडर्स	३२१२४२	१६८	मेसीनरी औजार	एसए कम्प्युटर ट्रेडर्स	१६५२८६	१६८	मेसीनरी औजार	कमलामाई कम्प्युटर सप	४६१६०५	५	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग	रुद्र निर्माण सेवा	४१८९१७	६	चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग	बाराकोटी निर्माण सेवा	४१९०३४	७	शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग	बल कन्ट्रक्सन	४१९९७५	११	वडा नं ४ लुभु स्वास्थ्य चौकी मर्मत	बाराकोटी निर्माण सेवा	४०१४८५	<b>जम्मा</b>			<b>२६०७५४४</b>																
भौ.नं	विवरण	आपूर्तिक	भूक्तानि रु.																																																		
२७	मेसीनरी औजार	एसए कम्प्युटर ट्रेडर्स	३२१२४२																																																		
१६८	मेसीनरी औजार	एसए कम्प्युटर ट्रेडर्स	१६५२८६																																																		
१६८	मेसीनरी औजार	कमलामाई कम्प्युटर सप	४६१६०५																																																		
५	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग	रुद्र निर्माण सेवा	४१८९१७																																																		
६	चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग	बाराकोटी निर्माण सेवा	४१९०३४																																																		
७	शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग	बल कन्ट्रक्सन	४१९९७५																																																		
११	वडा नं ४ लुभु स्वास्थ्य चौकी मर्मत	बाराकोटी निर्माण सेवा	४०१४८५																																																		
<b>जम्मा</b>			<b>२६०७५४४</b>																																																		
७.	<p><b>अफलाईन भौचर</b> - नेपालसरकाले स्थानीत तहको संचितकोष व्यवस्थापन तथा खर्च लेखांकनका लागि अनिवार्य रुपमा सुत्रको प्रयोग गर्नेपर्ने तथा सूत्रभन्दा बाहिरबाट खर्च लेखांकन गर्न नहुने भनी परिपत्र जारी गरेको छ । तर पालिकाले देहायका कारोबारहरु सुत्रमा अनलाई लेखांकन नगरी म्यानुअल विधिबाट गोश्वरा भोचर उठाई चेक जारी गरी खर्च गरेको पाईयो । जसकाकारण पालिकाको यथार्थ खर्च तथा सुत्रबाट देखिएको खर्च रकम समेत फरक हुने तथा कारोबारको यथार्थतामा समेत एकिन गर्न सकिने अवस्था रहेने । तसर्थ पालिकाले तय गरेको म्यानुअल बैक नगदी किताबमा देखिएका सुत्रभन्दा बाहिरबाट खर्च लेखांकन गरीएका भौचरहरु देहायअनुसार रहेका छन् ।</p>																																																				
	<table border="1"> <thead> <tr> <th>भौ.नं</th> <th>खर्च गरिएकन शिर्षक तथा व्यहोरा</th> <th>भूक्तानि रु.</th> </tr> </thead> <tbody> <tr> <td colspan="3"><b>पुजिगत तर्फ</b></td> </tr> <tr> <td>१-२०७६/०६/०७</td> <td>बाटो हेरालुको श्रवण तथा भाद्र महिनाको तलब भत्ता, कार्यालय प्रमुखबाट भौचर समेत प्रमाणित नभएको</td> <td>३०२४००</td> </tr> <tr> <td>२-२०७६/०९/०३</td> <td>बाटो हेरालुको छुट तलब भत्ता तथा उपभोक्ता समिति तालिमको रकम</td> <td>८१२२५</td> </tr> <tr> <td>३-२०७७/०३/११</td> <td>वद नं ८ जोगीडाँडा विद्यालय जाने बाटो सोलिङ्ग</td> <td>१०००००</td> </tr> <tr> <td>४-२०७७/०३/२७</td> <td>सिम्लेकोचे सडक निर्माण उपभोक्ता समिति</td> <td>१००००००</td> </tr> <tr> <td>५-२०७७/०३/३१</td> <td>चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग, रुद्र निर्माण सेवा</td> <td>४१८९१७</td> </tr> <tr> <td>६-२०७७/०३/३१</td> <td>चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग, बाराकोटी निर्माण सेवा</td> <td>४१९०३४</td> </tr> <tr> <td>७-२०७७/०३/३१</td> <td>शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग, बल कन्ट्रक्सन प्रालि</td> <td>४१९८७५</td> </tr> <tr> <td colspan="3"><b>सशर्त पुजिगत</b></td> </tr> <tr> <td>१-२०७६/०७/०६</td> <td>सेती पहिरे झोलुङ्गेपुल निर्माण कार्यको प्रथम रनिङ्ग बिल, एलईडब्लुबिएल एचएफजिपीएल जेभी</td> <td>४६४९०२</td> </tr> <tr> <td colspan="3"><b>चालुतर्फ</b></td> </tr> <tr> <td>३/३१/०७७</td> <td>सिधदबाबा आयल स्टोरलाई भूक्तानि</td> <td>१९३१८६</td> </tr> <tr> <td>३/३१/०७७</td> <td>पशु तथा कृषिका कर्मचारी थप तलब भूक्तानि</td> <td>३४३६३२</td> </tr> <tr> <td>३/३१/०७७</td> <td>गा पा उपाध्यक्ष पदममाया तामाङ्गको वैशाख र जेठ महिनाको पारिश्रमिक</td> <td>६००००</td> </tr> <tr> <td>३/३१/०७७</td> <td>निलकमल इन्टरप्राइजेजलाई भूक्तानि</td> <td>२९५०</td> </tr> <tr> <td colspan="3"><b>प्रकोप व्यवस्थापन तर्फ</b></td> </tr> </tbody> </table>	भौ.नं	खर्च गरिएकन शिर्षक तथा व्यहोरा	भूक्तानि रु.	<b>पुजिगत तर्फ</b>			१-२०७६/०६/०७	बाटो हेरालुको श्रवण तथा भाद्र महिनाको तलब भत्ता, कार्यालय प्रमुखबाट भौचर समेत प्रमाणित नभएको	३०२४००	२-२०७६/०९/०३	बाटो हेरालुको छुट तलब भत्ता तथा उपभोक्ता समिति तालिमको रकम	८१२२५	३-२०७७/०३/११	वद नं ८ जोगीडाँडा विद्यालय जाने बाटो सोलिङ्ग	१०००००	४-२०७७/०३/२७	सिम्लेकोचे सडक निर्माण उपभोक्ता समिति	१००००००	५-२०७७/०३/३१	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग, रुद्र निर्माण सेवा	४१८९१७	६-२०७७/०३/३१	चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग, बाराकोटी निर्माण सेवा	४१९०३४	७-२०७७/०३/३१	शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग, बल कन्ट्रक्सन प्रालि	४१९८७५	<b>सशर्त पुजिगत</b>			१-२०७६/०७/०६	सेती पहिरे झोलुङ्गेपुल निर्माण कार्यको प्रथम रनिङ्ग बिल, एलईडब्लुबिएल एचएफजिपीएल जेभी	४६४९०२	<b>चालुतर्फ</b>			३/३१/०७७	सिधदबाबा आयल स्टोरलाई भूक्तानि	१९३१८६	३/३१/०७७	पशु तथा कृषिका कर्मचारी थप तलब भूक्तानि	३४३६३२	३/३१/०७७	गा पा उपाध्यक्ष पदममाया तामाङ्गको वैशाख र जेठ महिनाको पारिश्रमिक	६००००	३/३१/०७७	निलकमल इन्टरप्राइजेजलाई भूक्तानि	२९५०	<b>प्रकोप व्यवस्थापन तर्फ</b>			
भौ.नं	खर्च गरिएकन शिर्षक तथा व्यहोरा	भूक्तानि रु.																																																			
<b>पुजिगत तर्फ</b>																																																					
१-२०७६/०६/०७	बाटो हेरालुको श्रवण तथा भाद्र महिनाको तलब भत्ता, कार्यालय प्रमुखबाट भौचर समेत प्रमाणित नभएको	३०२४००																																																			
२-२०७६/०९/०३	बाटो हेरालुको छुट तलब भत्ता तथा उपभोक्ता समिति तालिमको रकम	८१२२५																																																			
३-२०७७/०३/११	वद नं ८ जोगीडाँडा विद्यालय जाने बाटो सोलिङ्ग	१०००००																																																			
४-२०७७/०३/२७	सिम्लेकोचे सडक निर्माण उपभोक्ता समिति	१००००००																																																			
५-२०७७/०३/३१	चकमके तिल्पुम मुल बाटो ग्राभेलिङ्ग, रुद्र निर्माण सेवा	४१८९१७																																																			
६-२०७७/०३/३१	चकमके आम्बोटे सडक खण्ड ग्राभेलिङ्ग, बाराकोटी निर्माण सेवा	४१९०३४																																																			
७-२०७७/०३/३१	शाखमाडी चकमके सडक खण्ड ग्राभेलिङ्ग, बल कन्ट्रक्सन प्रालि	४१९८७५																																																			
<b>सशर्त पुजिगत</b>																																																					
१-२०७६/०७/०६	सेती पहिरे झोलुङ्गेपुल निर्माण कार्यको प्रथम रनिङ्ग बिल, एलईडब्लुबिएल एचएफजिपीएल जेभी	४६४९०२																																																			
<b>चालुतर्फ</b>																																																					
३/३१/०७७	सिधदबाबा आयल स्टोरलाई भूक्तानि	१९३१८६																																																			
३/३१/०७७	पशु तथा कृषिका कर्मचारी थप तलब भूक्तानि	३४३६३२																																																			
३/३१/०७७	गा पा उपाध्यक्ष पदममाया तामाङ्गको वैशाख र जेठ महिनाको पारिश्रमिक	६००००																																																			
३/३१/०७७	निलकमल इन्टरप्राइजेजलाई भूक्तानि	२९५०																																																			
<b>प्रकोप व्यवस्थापन तर्फ</b>																																																					

दफा	भौ.नं., मिति र ब्यहोरा			बेरूजू रकम		
	३/३१/०७७	कोरोना नियन्त्रणकार्यमा नाकामा खटिने स्वयंसेवकको खाजा खर्च	१५०००			
	१०/६/०७६	विभिन्न खर्च भुक्तानी	१६९९८५९			
		<b>जम्मा</b>	५४८३८५६			
७२.	<p><b>समपुरक अनुदानको रकम उपभोक्ता समितिबाट</b> - समपुर अनुदान सम्बन्धी कार्यविधि २०७५ को बुदा नं.९ ग मा समपुरक अनुदान वापत प्राप्त रकम खर्च गर्दा प्रचलित प्रदेश आर्थिक कार्यविधि ऐन र प्रचलित सार्वजनिक खरिद कानूनको व्यवस्थाको पूर्ण पालना गरी मितव्ययि र पारदर्शी किसिमले खर्च गर्नुपर्नेछ । साथै यस्तो अनुदानको रकम खर्च गर्दा उपभोक्ता समितिबाट गर्न नपाईने तथा तोकीयको योजनामा भन्दा फरक शिर्षकमा खर्च गर्ने नपाईने उल्लेख छ । तर पालिकालाई प्रदेश सरकारबाट स्वास्थ्य चौकी भवन निर्माण शिर्षकमा रकम विनियोजन भई प्राप्त भएकोमा उक्त रकम पालिकाले स्वास्थ्य चौकीको भवन मर्मत, सडक तथा कम्पाउण्ड वाल निर्माणमा खर्च गरेको छ । साथै कार्य विधिमा उपभोक्ता समितिबाट योजना संचालन गर्न नपाईने उल्लेख भएकोमा पालिकाले भने देहायअनुसार दुवै योजनाहरू उपभोक्ता समितिबाट संचालन गरेको पाईयो । समपुरक अनुदान प्रदान गर्ने निकायले समेत यस प्रकारका कार्यमा नियन्त्रण गर्ने र कार्यविधिको पालना नगर्ने निकायहरूलाई पुन अनुदान उपलब्ध गराउने कार्यमा समेत सुधार गर्नुपर्दछ । तसर्थ कार्यविधिमा तोकीयको प्रकृयाको पालना नगरेको तथा तोकीएको भन्दा फरक कार्यमा रकम खर्च गरेकोले उक्त खर्च रकम प्रदेश सरकारबाट समर्थन गरेको प्रमाण पेश हुनुपर्ने देखिएको रु.</p>			७९७९८३३		
	<b>गो.भौ.</b>	<b>समपुरक अनुदान प्राप्त योजनाका नाम</b>	<b>पालिकाले खर्च गरेको शिर्षक</b>	<b>खर्च भएको रकम</b>		
	४५७	वडा नं १० उप स्वास्थ्य चौकी भवन निर्माण	स्वास्थ्य चौकी मर्मत, सडक निर्माण तथा कम्पाउण्ड वाल निर्माण	३९७९८३३		
	४५९	भिमस्थान उप स्वास्थ्य चौकी भवन निर्माण	स्वास्थ्य चौकी मर्मत, सडक निर्माण तथा कम्पाउण्ड वाल निर्माण	४०००००		
		<b>जम्मा</b>		<b>७९७९८३३</b>		
७२.१.	<p>गो.भौ.४५७ मिति २०७७।०३।३०, वडा नं १० उप स्वास्थ्य चौकी मर्मत कार्यको कम्पाउण्ड वाल तथा सडक मर्मत कार्यको लागि रु.४५४६७७१।०९ को लागत अनुमान तयार गरी पालिकाले प्रदेश समपुरकबाट रु.३८४०००० र उपभोक्ताले रु.७०६७७१।०९ बेहोर्ने गरी सम्झौता भएको छ । लागत अनुमान तयार गर्दा स्टकरच तर्फ सडक विभागबाट प्रकाशित रेट एनालिसि नर्स फर रोड एण्ड ब्रिज प्रयोग गर्नुपर्नेमा फरक नर्सको प्रयोग गर्दा देहायअनुसारका आईटममा बढी दरको प्रयोग हुन गई देहाय अनुसार बढी भुक्तानी भएको छ । उक्त रकम असूल गरी प्रदेश संचितकोष दाखिला हुनुपर्ने देखिएको रु.</p>			७७८६४		
	<b>कार्य</b>	<b>परिमाण</b>	<b>प्रयोग गरेको दर</b>	<b>प्रयोग गर्नुपर्ने दर</b>	<b>बढी दर</b>	<b>बढी भुक्तानी</b>
	स्टोन सोलिङ्ग	११२.६०	२६६६.६९	२१९५	४७९.६९	५३१०३.२९
	स्टोन म्यासनरी १:४	७२.५६	८५०४.३०	८१६३.०६	३४९.२४	२४७६०.३७
		<b>जम्मा</b>				<b>७७८६३.६६</b>
७२.२.	<p>पालिकाबाट संचलीत अन्य सडक योजनाहरूमा सडक ढलान कार्य गर्दा प्रति घ.मि.रु.१३५९१ को दरले हुने १:२:४ को पीसीसी प्रयोग गरेकोमा यस स्वास्थ्य चौकी मुल गेट नजिकको ९८ मिटर सडकमा आरसीसी ढलान गर्ने कार्यको लागि प्रति घ.मि.रु.१६०९६।९८ पर्ने १:१.५:३ को पीसीसी प्रयोग गरेको पाईयो । जसका कारण पालिकालाई ४९ घ.मि. उक्त कार्यको लागि प्रति घ.मि.रु.२५०५।९८ का दरले रु.१२२७९४ बढी व्याय भार परेको देखिन्छ । तसर्थ एकै प्रकृतिको कार्यमा फरक फरक मापदण्ड तथा कार्य गराउनुको प्राविधिक कारण स्पष्ट नभएकोले प्राविधिक पुष्टाई पेश हुनुपर्ने रु.</p>			१२२७९४		

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम
७२.३.	स्वास्थ्य चौकीको कम्पाउण्ड वाल निर्माण गर्दा कुल ७६।४८ ब्रिक म्यानरी लगाएको देखिन्छ । पालिका प्राविधिकले तयार गरेको दर विश्लेषण नर्स अनुसार उक्त कार्यको लागि प्रति घ.मि.५६० का दरले ईटा लाग्ने अनुमान गरिएको छ । जसबाट उक्त ७६।४८ घ.मि कार्य गर्न ४२९०० ईटा लाग्ने देखिन्छ । तर उपभोक्ता समितिले संजाल सप्लायर्स बाट २५००० र जयमाँ दुर्गा फिक्स ईटा उद्योगबाट ५००० गरी कुल ३०००० गोटा मात्र चिम्नीको ईटा खरिद गरेको बिल पेश गरेको छ । जसअनुसार उपभोक्ता समितिले उक्त वाल निर्माणको लागि आवश्यक ईटा मध्ये १२९०० गोटा ईटा घटी खरिद गरेको देखिन्छ । जसबाट १२९०० घटामा मू.अ.कर समेत प्रति ईटा रु.१८।०८ का दरले २३३२३२ को बिल पेश हुनुपर्ने अन्यथा असूल हुनुपर्ने रु.	२३३२३२
७२.४.	भिमस्तान उपस्वास्थ्य चौकीको कम्पाउण्ड वाल निर्माण कार्यको लागि एक्सभेसनको दर प्रति घ.मि.रु.७२१ उल्लेख गरी उपभोक्ता समितिसँग सम्झौता गरी सोही दरमा उपभोक्तालाई भुक्तानी भएको छ । भवन विभागबाट प्रकाशित सिभिल वर्क नर्स अनुसार प्रति घ.मि.रु.५०४।७० मात्र हुनुपर्नेमा फरक नर्सको प्रयोग गरि प्रति घ.मि.रु.२९६।३० बढी दर कायम गरि १५८।९१ घ.मि.मा रु.३४३७३ बढी भुक्तानी भएको छ । उक्त रकम असूल गरि प्रदेश संचित कोष दाखिला हुनुपर्ने देखिएको रु.	३४३७३
७३.	<b>उपभोक्ता समिति र स्थान एउटै सम्झौता र नापि फरक फरक</b> - उस्तै प्रकृति र एउटै कार्यक्षेत्रमा काम गर्दा आवश्यक प्रभावकारी समन्वय गरी काममा हुन सक्ने दोहोरोपनाको स्थितिमा नियन्त्रण गरिनुपर्दछ । पालिकाले यस वर्ष प्रदेश समपुरक अन्तरगत भिमस्थान उपस्वास्थ्य चौकीको १४७ मिटरमा कम्पाउण्ड वाल कार्य उपभोक्ता समितिमाफत गराई रु. ३८४०००० लाख खर्च गरेको छ । त्यसैगरी संघीय सरकार ससत अनुदानबाट पनि सोही स्थानमा उपभोक्ता समितिबाट ६५ मिटर वाल लगाउने कार्य गराई रु.९६०००० खर्च लेखेको छ । तर एउटै उपभोक्ता समितिमाफत कार्य गराएकोमा दुवै कार्यको छुट्टाछुट्टै लागत अनुमात सम्झौता तथा कार्यसम्पन्न प्रतिवेदन बनाईएको छ । कुन रकमले कनु कुनस्थानमा कार्य भएकोहो सो समेत खुलाएको देखिएन । यसरी एकै स्थानमा एउटै उपभोक्ता समितिबाट कार्य गराउदाँ एकै लागत अनुमान तथा कार्यसम्पन्नबाट कार्य गराउने तथा कुन शिर्षकबाट केकति रकम बेहोर्नेहो सो खुलाउनु पर्नेमा सो नगरेकोले कुन साईड के कति कार्य कुन शिर्षकबाट विनियोजित रकमबाट भएको हो एकीन गर्ने स्थिति नदेखिएको हुँदा यस सम्बन्धमा पालिकाले दोहोरोपना रहे/नरहेको सम्बन्धमा यकिन गर्नुपर्दछ ।	
७४.	<b>ठेक्काबाट गर्नुपर्ने कार्य उभोक्ता समितिबाट</b> - प्रदेश पुर्वाधार साझेदारी विकास कार्यक्रम कार्यान्वयन निर्देशिका २०७६ अनुसार रु.५० लाख भन्दा बढि लागत अनुमान भएका योजनाहरु खुला प्रतिस्पर्धा बोलपत्र आहवान अर्थात ठेक्कापट्टाका माध्यमबाट गर्नुपर्ने उल्लेख छ । जसअनुसार रु.५० लाख भन्दा बढी लागत अनुमान भएका योजनाहरु उपभोक्ता समितिबाट संचालन गर्ने मिल्ने देखिदैन । प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तरगत जंगे दिख कमलामाई जगरपिलका वडा नं.१२, ११ हुदै पालिका वडा नं.७ सम्मको मोटरबाटो स्तरउन्नतीका रु.५० लाख बजेट व्यवस्था भएको पालिकाका प्राविधिकले उक्त कार्यको लागि रु.५३४४६४१।९१ को लागत अनुमान तयार गरी पालिकाले ४७३०००० र उपभोक्ता समितिले रु.८०३८८४१।९१ उपभोक्ता समितिले बेहोर्ने गरी सम्झौता गरी कार्य गराएको छ । उपभोक्ता समितिले रु.५३४६८७०।०५ को कार्य गरी ४७२८२२१ भुक्तानी लिएको देखिन्छ । यसरी ठेक्काबाट गर्ने भनि तोकी आएकोमा समेत उपभोक्ता समितिबाट गराएको नियमसम्मत नदेखिएको रु.	४७२८२२१
७५.	<b>शिर्षक फरक पारी खर्च</b> - नेपाल सरकार एकीकृत आर्थिक संकेत वर्गिकरण व्याख्या २०७४ अनुसार पालिको सभाले विनियोजन गरेको शिर्षक परक नपर्ने गरी खर्च लेखु पर्दछ । तर पालिकाले देहायअनुसारका शिर्षकबाट फरक शिर्षकमा खर्चलेखेको पाईयो । तसर्थ शिर्षक फरक पारी खर्च लेखेको रकम नियमित हुनुपर्ने देखिएको रु.	१०६८४२३



दफा	भौ.नं., मिति र ब्यहोरा				बेरूजू रकम
	भौ.नं.	खर्च लेखिएको शिर्षक	खर्च लेखुपर्ने शिर्षक	खर्च रकम रु.	
	४३०	फर्निचर तथा फिक्चर्स	पुस्तक लागायत स्टेशनरी, कार्यालय सामग्री तथा मसलन्द	८५७१८७	
	४३२	पुजिगत शिर्षक	कार्यालय संचालन तथा विविध	१६४७८६	
	४३३	पुजिगत शिर्षक	कार्यालय संचालन तथा विविध	४६४५०	
	जम्मा			१०६८४२३	
७६.	<p><b>सशर्तमा तोकिए भन्दा फरक कार्यमा खर्च</b> – संघीय सरकारबाट स्वास्थ्य चौकी भवन नभएको वडाका लागि भवन निर्माण शिर्षकमा रकम विनियोजन भई प्राप्त भएकोमा उक्त रकम पालिकाले स्वास्थ्य चौकीको कम्पाउण्ड वाल निर्माणमा खर्च गरेको छ । यसरी तोकिय भन्दा फरक कार्यमा खर्च गर्दा सम्न्धीत निकायको सहमती लिनुपर्नेमा सो समेत गरेको पाईएन । तसर्थ उक्त रकम खर्च संघ सरकारबाट समर्थन भएको प्रमाण पेश हुनुपर्ने रु.</p>				२५२९३३७
	गो.भौ.	पालिकाले खर्च गरेको शिर्षक		खर्च भएको रकम	
	२८	वडा नं १० स्वास्थ्य चौकी घेरावार तथा कम्पाउण्ड वाल निर्माण		११५२०००	
	९	वडा नं २ स्वास्थ्य चौकी घेरावार तथा कम्पाउण्ड वाल निर्माण		९६००००	
	११	वडा नं ४ भवन मर्मत		४१७३२७	
	जम्मा			२५२९३२७	
७७.	<p><b>घटी अनुपातिक कट्टी:</b> गो.भौ.२८ मिति २०७७।०३।२७ मा संघीय ससर्त तर्फ वडा नं. १० मा कम्पाउण्ड वाल निर्माण कार्यको लागि रु.१३५७४३४ मध्ये पालिकाले रु.११५२००० बेहोर्ने र बाँकी रकम उपभोक्ता समितिले बेहोर्ने गरी सम्झौता गरेको छ । तर उपभोक्ता समितिले रु.१२५७४४६ बराबरको मात्र कार्य सम्पन्न गरेको देखिएकोले पालिकाले रु.१०६७१४४ मात्र खर्च लेख्न मिल्ने देखिन्छ । तर पालिकाले रु.११५२००० खर्च लेखेकोले उपभोक्ता समितिलाई रु.८४८५६ बढी भुक्तानी भएको देखिन्छ । तसर्थ उक्त बढि भुक्तानी भएको रकम असूल गरी संघीय संचित कोष दाखिला हुनुपर्ने रु.</p>				८४८५६
७८.	<p><b>खर्चको बिल भरपाई पेश नभएको</b> – आर्थिक कार्यविधि नियमावलीको नियम ३६ (३) अनुसार सरकारी रकम खर्च गर्दा सोको बिल भरपाई सहितको लेखा राख्नुपर्ने व्यवस्था छ । तर गो.भौ.३३ मिति २०७७।०३।३१ बाट देहायको शिर्षकबाट रकम खर्च जनाएकोमा श्रेस्तामा खर्चको बिल भरपाई संलग्न रहेको नदेखिएको भनी औल्या पश्चात आर्थिक वर्ष २०७५।७६ को स्वास्थ्य तर्फको खर्च नभई बाँकी रहेको फिर्ता पाठाउन बाँकी रकम २०७५।७६ को लेखापरीक्षणको क्रममा मिति २०७६ फागुनमा शिक्षा तर्फबाट खर्च लेखि फिर्ता पठाएको बेरूजू दाखिला भौचर पेश गरेकोमा उक्त बैक भौचर बराबरको रकमको गोश्वरा भौचर सुत्रमा नउठाएकोले हिसाब मिलान खर्च गरेको प्रमाण पेश । जसअनुसार स्वास्थ्य तर्फ खर्च लेखिनु पर्नेमा शिक्षातर्फ खर्च लेखिएकोले शिर्षक फरक पारी खर्च लेखेको देखिएको खर्च रकम नियमित नदेखिएको रु.</p>				१४७९९६४
	सि.नं.	खर्च लेखांकन गरिएको शिर्षक		रकम	
	१	ठाडो खोला पक्की पुलको डीपीआर निर्माण		१३०००००	
	२	न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि आवश्यक औजार उपकरण तथा स्वास्थ्य सामग्री खरिद		१५००००	
	३	वित्तीय साक्षरता कार्यक्रमका लागि मेसिन उपकरण		२९९६४	
	जम्मा			१४७९९६४	
७९.	<p><b>कार्यदिश भन्दा पहिलेका बिल भरपाई</b> – गो.भौ.४२९ मिति २०७७।०३।२७ बाट महिला दलित सम्बन्धी कार्यक्रम र बालमैत्री वडा घोषणा कार्यक्रम संचालन वापत रु.९६००० खर्च गरेको पाईयो । यस सम्बन्धमा देखिएका व्यहोराहरु यसप्रकार रहेको छन् ।</p>				

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम												
	<p>१. पालिकाको प्रशासकीय अधिकृत छैटो श्री जितेन्द्र गिरीले वडा सचिव श्री लेक बहादुर रानालाई मिति २०७७।०३।२५ भित्रमा कार्यक्रम सम्पन्न गर्ने गरी २०७६।१२।२८ मा कार्यदिश दिएको पत्र श्रेस्तामा संलग्न रहेको छ ।</p> <p>२. २०७६।१२।१० मा वडा समितिको निर्णयले वडा सचिवमार्फत उक्त कार्यक्रम संचालन गर्ने निर्णय गरेको गरेको छ भने वडा अध्यक्ष श्री पुण्यहरी भुजेलले २०७६।१२।१७ मा कायदिशका लागि सिफारिस गरेको देखिन्छ। विश्वव्यापी कोरोना महामारीका कारण नेपाल सरकारले समेत देशव्यापी लकडाउन घोषणा गरी अतिआवश्यक बाहेकका सेवा बाहेकका संचालन गर्ने रोक लगाएको अवस्थामा यसरी कार्य गर्ने गरी सिफारिस गर्दा कोभीड संक्रमण फैलिन सक्ने जोखिमलाईसमेत ध्यान दिएको देखिएन।</p> <p>३. श्रेस्तामा संलग्न विलभरपाई परीक्षण गर्दा १०१ जनाको खाजा तथा अन्य खर्चका २०७६।०५।१२ मा जारी गरिएका रु.३८९२० को विल, ६७ जना को खाजा तथा अन्य खर्चको २०७६।०५।२७ मा जारी भएका रु.२२५५० र १०२ जनाको खाजा तथा अन्य खर्चको २०७६।१०।२६ र ३० मा जारी भएका रु.३५४५० का विल संलग्न रहेको देखिन्छ । वडा समिति तथा प्रशासकीय अधिकृतले कार्य सुरु गर्न आदेश दिएको मितिभन्दा पहिलेको विलभरपाई संलग्न रहेकोले उक्त कार्यक्रम तोकिए बमोजिम भएको हो र पेश भएका विल भरपाईहरुसमेत यथार्थ हुन् भन्न सकिएन् ।</p>													
	<b>सघीय सरकारबाट हस्तान्तरित कार्यक्रम</b>													
	शिक्षा तर्फ													
८०.	<p><b>शिक्षक दरबन्दी र पदपूर्ति</b> - स्थानीय तह अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा दरबन्दी अनुसार शिक्षकको पदपूर्ति भई नियमित पठनपाठनको व्यवस्था हुनुपर्दछ । यस स्थानीय तह अन्तर्गत विभिन्न तहका ८९ सामुदायिक विद्यालयहरुको शिक्षक दरबन्दी र पदपूर्तिको अवस्था एवं विद्यार्थीको संख्या निम्नानुसार रहेको देखिन्छ ।</p>													
	<table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>विद्यालयको नाम</th> <th>शिक्षक दरबन्दी</th> <th>पदपूर्ति</th> <th>पदपूर्ति मध्ये करार</th> <th>विद्यार्थी संख्या</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>८९ वटा विद्यालय</td> <td>३४४</td> <td>१६२</td> <td>१८२</td> <td>१०२५३</td> </tr> </tbody> </table> <p>यस सम्बन्धमा निम्नानुसार देखिएको छ ।</p> <ul style="list-style-type: none"> <li>स्थानीय तह मातहतमा रहेका ८९ विद्यालयमध्ये १० विद्यालयमा विद्यार्थी भएपनि शिक्षक दरबन्दी रहेको देखिएन । दरबन्दी नभएका विद्यालयहरुमा राहत दरबन्दी तथा पालिकाले दरबन्दी स्वीकृत गरी आन्तरिक श्रोतबाट तलबभत्ता खुवाउने गरि पदपूर्ति गरी पठन पाठनको व्यवस्था मिलाएको छ ।</li> <li>८९ विद्यालयमा ३४४ शिक्षक दरबन्दी रहेकोमा १६२ पदमा स्थायी पदपूर्ति भएको र बाँकी पदमा अस्थायी तथा राहत शिक्षक रहेको देखिन्छ । दरबन्दी अनुसारको शिक्षक पदपूर्ति हुनुपर्दछ ।</li> </ul> <p>विद्यार्थी संख्याको तुलनामा शिक्षक बढी भएकोबाट कम भएको विद्यालयमा शिक्षकको दरबन्दी मिलान एवं न्युन विद्यार्थी भएका विद्यालयहरु सम्भाव्यताका आधारमा समायोजन गर्नुपर्दछ ।</p>	सि.नं	विद्यालयको नाम	शिक्षक दरबन्दी	पदपूर्ति	पदपूर्ति मध्ये करार	विद्यार्थी संख्या	१.	८९ वटा विद्यालय	३४४	१६२	१८२	१०२५३	
सि.नं	विद्यालयको नाम	शिक्षक दरबन्दी	पदपूर्ति	पदपूर्ति मध्ये करार	विद्यार्थी संख्या									
१.	८९ वटा विद्यालय	३४४	१६२	१८२	१०२५३									
८१.	<p><b>अनुगमन प्रतिवेदन पेश:</b> शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट तयार पारिएको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६।७७ शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रमबाट माध्यमिक विद्यालयहरुमा पुस्तकालय स्थापना तथा व्यवस्थापन, शिक्षण सिकाइमा आ.इ.सि.टी प्रयोग र विज्ञान प्रयोगशाला स्थापनाका लागि प्रति विद्यालय रु.६५००००/- र विज्ञान, गणित र अंग्रेजी सामग्री (KITS) अनुदान रु. ५०,०००/-का दरले एकमुष्ट अनुदान रकम उपलब्ध गराउने र सो रकमबाट तोकिएको स्पेशिफिकेशन अनुसारका किताव तथा</p>													

दफा	भौ.नं., मिति र ब्यहोरा					बेरूजू रकम																																																																																									
	ल्याव सामग्री र विज्ञान सामग्री कार्यविधि अनुसार खरिद गरे नगरेको अनुगमन गर्नुपर्ने व्यवस्था छ। पालिकाले देहायका विद्यालयहरूलाई उल्लिखित शीर्षकमा रु. ७१००,०००/- अनुदान रकम उपलब्ध गराएकोमा तोकिएबमोजिमको काम भए नभएको सम्बन्धमा अनुगमन हुनुपर्दछ ।																																																																																														
	<table border="1"> <thead> <tr> <th>भोचर नं.</th> <th>विद्यालयको नाम</th> <th>कार्यक्रमको नाम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>६५।०७७।२।५</td> <td>कमला मा.वि.छहरे</td> <td>ICT Lab</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>सरस्वती मा.वि. हिलेपानी</td> <td>ICT Lab</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>मा.वि.सान्दाने, जरायोटा</td> <td>ICT Lab</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>मा.वि. हलिडीडा</td> <td>ICT Lab</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>हिराथुम्की मा.वि., तोश्रामखोला</td> <td>ICT Lab</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>मा.वि. मझुवा दोभान</td> <td>विज्ञान प्रयोगशाला</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>मा.वि. महभीर</td> <td>पुस्तकालय</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>मा.वि. शिशावोट</td> <td>पुस्तकालय</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>जनसेवा मा.वि. रिट्टे</td> <td>पुस्तकालय</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td>मा.वि. गैरीखानी</td> <td>पुस्तकालय</td> <td>६५००००</td> </tr> <tr> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>६५०००००</b></td> </tr> <tr> <td></td> <td>मा.वि. लाम्पाटन, वतासे</td> <td>KITS अनुदान</td> <td>२०००००</td> </tr> <tr> <td></td> <td>भवानी मा.वि. कत्लेशिखर</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>मा.वि मझुवा दोभान</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>चम्पादेवी मा.वि.</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>मा.वि. आम्बोटे</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>जनप्रेमी मा.वि.</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>नि.मा.वि. लङ्गुरडाडा</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>नि.मा.वि. कालीमाटी</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td>जनज्योति नि.मा.वि.</td> <td>KITS अनुदान</td> <td>५००००</td> </tr> <tr> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>६०००००</b></td> </tr> <tr> <td></td> <td></td> <td><b>कुल जम्मा</b></td> <td><b>७१०००००</b></td> </tr> </tbody> </table>	भोचर नं.	विद्यालयको नाम	कार्यक्रमको नाम	रकम	६५।०७७।२।५	कमला मा.वि.छहरे	ICT Lab	६५००००		सरस्वती मा.वि. हिलेपानी	ICT Lab	६५००००		मा.वि.सान्दाने, जरायोटा	ICT Lab	६५००००		मा.वि. हलिडीडा	ICT Lab	६५००००		हिराथुम्की मा.वि., तोश्रामखोला	ICT Lab	६५००००		मा.वि. मझुवा दोभान	विज्ञान प्रयोगशाला	६५००००		मा.वि. महभीर	पुस्तकालय	६५००००		मा.वि. शिशावोट	पुस्तकालय	६५००००		जनसेवा मा.वि. रिट्टे	पुस्तकालय	६५००००		मा.वि. गैरीखानी	पुस्तकालय	६५००००			<b>जम्मा</b>	<b>६५०००००</b>		मा.वि. लाम्पाटन, वतासे	KITS अनुदान	२०००००		भवानी मा.वि. कत्लेशिखर	KITS अनुदान	५००००		मा.वि मझुवा दोभान	KITS अनुदान	५००००		चम्पादेवी मा.वि.	KITS अनुदान	५००००		मा.वि. आम्बोटे	KITS अनुदान	५००००		जनप्रेमी मा.वि.	KITS अनुदान	५००००		नि.मा.वि. लङ्गुरडाडा	KITS अनुदान	५००००		नि.मा.वि. कालीमाटी	KITS अनुदान	५००००		जनज्योति नि.मा.वि.	KITS अनुदान	५००००			<b>जम्मा</b>	<b>६०००००</b>			<b>कुल जम्मा</b>	<b>७१०००००</b>		
भोचर नं.	विद्यालयको नाम	कार्यक्रमको नाम	रकम																																																																																												
६५।०७७।२।५	कमला मा.वि.छहरे	ICT Lab	६५००००																																																																																												
	सरस्वती मा.वि. हिलेपानी	ICT Lab	६५००००																																																																																												
	मा.वि.सान्दाने, जरायोटा	ICT Lab	६५००००																																																																																												
	मा.वि. हलिडीडा	ICT Lab	६५००००																																																																																												
	हिराथुम्की मा.वि., तोश्रामखोला	ICT Lab	६५००००																																																																																												
	मा.वि. मझुवा दोभान	विज्ञान प्रयोगशाला	६५००००																																																																																												
	मा.वि. महभीर	पुस्तकालय	६५००००																																																																																												
	मा.वि. शिशावोट	पुस्तकालय	६५००००																																																																																												
	जनसेवा मा.वि. रिट्टे	पुस्तकालय	६५००००																																																																																												
	मा.वि. गैरीखानी	पुस्तकालय	६५००००																																																																																												
		<b>जम्मा</b>	<b>६५०००००</b>																																																																																												
	मा.वि. लाम्पाटन, वतासे	KITS अनुदान	२०००००																																																																																												
	भवानी मा.वि. कत्लेशिखर	KITS अनुदान	५००००																																																																																												
	मा.वि मझुवा दोभान	KITS अनुदान	५००००																																																																																												
	चम्पादेवी मा.वि.	KITS अनुदान	५००००																																																																																												
	मा.वि. आम्बोटे	KITS अनुदान	५००००																																																																																												
	जनप्रेमी मा.वि.	KITS अनुदान	५००००																																																																																												
	नि.मा.वि. लङ्गुरडाडा	KITS अनुदान	५००००																																																																																												
	नि.मा.वि. कालीमाटी	KITS अनुदान	५००००																																																																																												
	जनज्योति नि.मा.वि.	KITS अनुदान	५००००																																																																																												
		<b>जम्मा</b>	<b>६०००००</b>																																																																																												
		<b>कुल जम्मा</b>	<b>७१०००००</b>																																																																																												
८२.	<b>वढी निकासः</b> शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट तयार पारिएको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६।७७ शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रमबाट विज्ञान, गणित र अंग्रेजी सामग्री (KITS) अनुदान रु. ५०,०००—/का दरले एकमुष्ट अनुदान रकम उपलब्ध गराउने उल्लेख छ। पालिकाले मा/वि/ लाम्पन वतासेलाई रु/२००००० अनुदान दिएको देखिएकोले निर्देशिका विपरित हुने गरी रु/१५०००० वढी निकास दिएकोले असुल गरी संघीय सञ्चित कोष दाखिला गर्नु पर्ने रु/					१५००००																																																																																									
८३.	<b>छात्रवृत्ति वितरणः</b> पालिकाले छात्रवृत्ति निकास दिएको रकम विद्यालयले सोही प्रयोजनमा खर्च गरेको अनुगमन गरी यकिन गर्नु पर्दछ। यो वर्ष पालिकाले गोश्वारा भौचर नं. ५०।२०७७।१।८ बाट ४८ विद्यालयलाई देहाय अनुसार दलित, सिमान्तकृत र छात्रा छात्रवृत्ति रु. १८३९६००।— निकास दिएको छ। छात्रवृत्ति सम्बन्धमा देखिएका व्यहोरा निम्नानुसार छन् —																																																																																														
	<table border="1"> <thead> <tr> <th>छात्रवृत्तिको प्रकार</th> <th>विद्यालय संख्या</th> <th>विद्यार्थी संख्या</th> <th>छात्रवृत्ति दर</th> <th>जम्मा रकम</th> </tr> </thead> <tbody> <tr> <td>छात्रा</td> <td></td> <td>३४३६</td> <td>४००</td> <td>४५७२००</td> </tr> <tr> <td>दलित</td> <td></td> <td>११४३</td> <td>४००</td> <td>१३७४४००</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td></td> <td><b>४५७९</b></td> <td><b>४००</b></td> <td><b>१८३९६००</b></td> </tr> </tbody> </table>	छात्रवृत्तिको प्रकार	विद्यालय संख्या	विद्यार्थी संख्या	छात्रवृत्ति दर	जम्मा रकम	छात्रा		३४३६	४००	४५७२००	दलित		११४३	४००	१३७४४००	<b>जम्मा</b>		<b>४५७९</b>	<b>४००</b>	<b>१८३९६००</b>																																																																										
छात्रवृत्तिको प्रकार	विद्यालय संख्या	विद्यार्थी संख्या	छात्रवृत्ति दर	जम्मा रकम																																																																																											
छात्रा		३४३६	४००	४५७२००																																																																																											
दलित		११४३	४००	१३७४४००																																																																																											
<b>जम्मा</b>		<b>४५७९</b>	<b>४००</b>	<b>१८३९६००</b>																																																																																											
८४.	गाउँपालिकाले विद्यालयलाई निकास दिएको छात्रवृत्ति रकम वितरण गरे नगरेको सम्बन्धमा अनुगमन गरेको प्रतिवेदन पेश गरेको छैन।																																																																																														
८५.	पालिकाले छात्रवृत्ति निकास दिएको रकम विद्यालयले सोही प्रयोजनमा खर्च गरेको यकिन गर्नु पर्दछ । यो वर्ष छात्रवृत्ति निकास दिएको रकम विद्यालयले विद्यार्थीलाई वितरण गरेको भरपाई पेश गरेका छैनन् ।																																																																																														

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																				
	पालिकाले प्रतिक्रियाबाट उक्त रक वितरणको भरपाई पेश गरेको छ । तसर्थ उक्त वितरित रकम सम्बन्धमा पालिकाले अनुगमन गरी सोको सदुपयोग भएको सम्बन्धमा यकिन गर्नुपर्दछ ।																					
८६.	<b>शौचालय निर्माण:</b> कार्यक्रम कार्यान्वयन पुस्तिकाको क्रियाकलाप नं.११.१.२.१ शौचालयको आवश्यकता भएका विद्यालयहरूलाई पानी तथा स्वास्थ्य र सरसफाई सहितको शौचालय निर्माण कार्यको लागि रु.७ लाखको दरले अनुदान उपलब्ध गराउने व्यवस्था छ । कार्यक्रम कार्यान्वयन पुस्तिकामा भौतिक सुधार विस्तार कार्यक्रम कार्यान्वयन गर्दा सम्पन्न कार्यको नापी किताब र निमाण सम्पन्न भए पश्चात कार्य सम्पन्न प्रतिवेदन तयार गर्नु पर्ने उल्लेख छ । यो वर्ष गाउँपालिकाले गोश्वारा भौचर नं. ६५।०७७।२।५ बाट देहाय अनुसार ३ वटा विद्यालयलाई शौचालय निर्माण गर्न अनुदान निकाशा दिएकोमा उक्त निर्माण कार्य सम्पन्न गरी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरेको नदेखिएकोले निर्माण कार्य सम्पन्न गरी नापी किताब र कार्यसम्पन्न प्रतिवेदन पेश हुनुपर्ने रु	२१०००००																				
	<table border="1"> <thead> <tr> <th>सि/नं/</th> <th>विद्यालयको नाम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>जोरवाराही प्रा.वि. बाघमारा</td> <td>७०००००</td> </tr> <tr> <td>२</td> <td>घ्याम्पादेवी नि.मा.वि., घ्याम्पा</td> <td>७०००००</td> </tr> <tr> <td>३</td> <td>प्रा.वि. बाघमारा</td> <td>७०००००</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td></td> <td><b>२१०००००</b></td> </tr> </tbody> </table>	सि/नं/	विद्यालयको नाम	रकम	१	जोरवाराही प्रा.वि. बाघमारा	७०००००	२	घ्याम्पादेवी नि.मा.वि., घ्याम्पा	७०००००	३	प्रा.वि. बाघमारा	७०००००	<b>जम्मा</b>		<b>२१०००००</b>						
सि/नं/	विद्यालयको नाम	रकम																				
१	जोरवाराही प्रा.वि. बाघमारा	७०००००																				
२	घ्याम्पादेवी नि.मा.वि., घ्याम्पा	७०००००																				
३	प्रा.वि. बाघमारा	७०००००																				
<b>जम्मा</b>		<b>२१०००००</b>																				
८७.	<b>पाठ्यपुस्तक अनुदान:</b> शिक्षा विज्ञान तथा प्रविधि विकास मन्त्रालयबाट मिति २०७६।४।२७ मा स्वीकृत भएको कार्यक्रम कार्यान्वयन पुस्तिकाको मार्गदर्शनको क्रियाकलाप नं. ३.१ मा IEMIS मा प्रविष्ट तथ्याङ्कलाई सम्बन्धित विद्यालयबाट कक्षागत विद्यार्थीको यथार्थ तथ्याङ्कसँग सत्यापन गराई आवश्यक कक्षागत र विषयगत पाठ्यपुस्तकको सँख्या यकिन गरी पहिलो पटक विद्यार्थी संख्याको ७५ प्रतिशतलाई अनुदान दिने, २०७७ वैशाखमा शुरुहुने शैक्षिक शत्रको विद्यार्थी भर्नाको विवरण, पाठ्यपुस्तक खरिद र वितरण गरेको विवरणका आधारमा यकिन हुने रकममात्र थप अनुदान दिने उल्लेख छ। यो वर्ष पालिकाले गो/भौ/नं/ ८९ विद्यालयलाई ७५ प्रतिशतले हुने रकम हिसाव गरी रु.४९२८३७१।५० पाठ्यपुस्तक अनुदान उपलब्ध गराएकोमा शैक्षिक शत्रको सुरुवातमै पुरा सेटमा पुस्तक उपलब्ध भए नभएको अनुगमन गरी उपलब्धताको सुनिश्चित गरेको देखिएन। कार्यविधिले निर्दिष्ट गरे अनुरूप अनुगमन गरी समयमै सबै विद्यार्थीले पाठ्यपुस्तक प्राप्त गरेको र वचत रहेको रकम फिर्ता गरेको सुनिश्चित गर्नुपर्दछ।																					
८८.	<b>सेनिटरी प्याड खरिद:</b> सामुदायिक विद्यालयका छात्राहरूलाई निशुल्क स्यानिटरी प्याड वितरण गर्न पालिकाले उत्पादक कम्पनीको होलसेल दरमा ३७८७८ प्याकेट सेनिटरीप्याड सोझै खरिद गरी गो.भौ.नं. १४७ र १४८।०७७।३।३१ बाट रु. २४९९९७०।— भुक्तानी गरेको छ । ।प्याड खरिद तथा वितरण सम्बन्धमा देखिएका व्यहोरा निम्नअनुसार छ:																					
	<table border="1"> <thead> <tr> <th>सि/नं/</th> <th>आपूर्ति कर्ता</th> <th>दर</th> <th>संख्या</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>जनक कस्मेटिक्स एण्ड गिफ्ट हाउस</td> <td>६६/००३</td> <td>७५७५</td> <td>४९९९७५</td> </tr> <tr> <td>२</td> <td>रवी जनरल स्टोर्स</td> <td>६५/९९५</td> <td>३०३०३</td> <td>१९९९९९५</td> </tr> <tr> <td></td> <td><b>जम्मा</b></td> <td></td> <td><b>३७८७८</b></td> <td><b>२४९९९७०</b></td> </tr> </tbody> </table>	सि/नं/	आपूर्ति कर्ता	दर	संख्या	रकम	१	जनक कस्मेटिक्स एण्ड गिफ्ट हाउस	६६/००३	७५७५	४९९९७५	२	रवी जनरल स्टोर्स	६५/९९५	३०३०३	१९९९९९५		<b>जम्मा</b>		<b>३७८७८</b>	<b>२४९९९७०</b>	
सि/नं/	आपूर्ति कर्ता	दर	संख्या	रकम																		
१	जनक कस्मेटिक्स एण्ड गिफ्ट हाउस	६६/००३	७५७५	४९९९७५																		
२	रवी जनरल स्टोर्स	६५/९९५	३०३०३	१९९९९९५																		
	<b>जम्मा</b>		<b>३७८७८</b>	<b>२४९९९७०</b>																		
८८.१.	प्याड खरिदको लागि आपूर्तिकर्तासँग भएको सम्झौतामा आपूर्ति हुने स्यानिटरी प्याडको म्याद समाप्त हुने अवधि स्टोर दाखिला हुने समयमा १८ महिना बाँकी रहेको हुनु पर्ने, उत्पादनको म्याद सोभन्दा कम हुने भएमा ७५ प्रतिशत म्याद बाँकी हुनु पर्ने उल्लेख भए तापनि सामान आपूर्तिको समयमा पालिकाले मालसामानको निरीक्षणको नगरेकोले सो बमोजिमको म्याद तथा निर्धारित गुणस्तरको भए नभएको खुल्न आएन। खरिद नियमावलीमा भएको व्यवस्था अनुसार आपूर्ति भएका सामानको भण्डार दाखिला गर्नु अगावै निरीक्षण गरी तोकिएको गुणस्तर परिमाण र अवधि बमोजिम भएको सुनिश्चित गर्नु पर्दछ।																					

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम
८८.२.	पालिकाले छात्राहरुको स्वास्थ्य तथा सरसफाईसँग र विद्यालय अनुपस्थिति कम गर्ने विषयसँग जोडिएको खरीद कार्य आर्थिक वर्षको सुरुमा गरी समयमै वितरणको व्यवस्था मिलाउनुपर्नेमा आर्थिक वर्षको अन्त्यमा खरीद गरी विद्यालयलाई वितरण गरेको छ। सेनिटरी प्याडको सुरक्षित भण्डारण गरी विद्यालयको माग अनुसार निकास दिने, तोकिएअनुसार वितरण भए नभएको र वितरणको अभिलेख व्यवस्थित राखेनराखेको अनुगमन गर्ने र वर्षान्तमा रहेको मौज्जात यकिन गरी आगामी वर्षकोलागि आवश्यक खुद परिमाण यकिन गरी आवश्यक परिमाणमामात्र खरिद गर्ने व्यवस्था मिलाउनु पर्दछ।	
८८.३.	<b>मू.अ.कर कट्टी नगरेको:</b> मू.अ.कर नियमावली २०५३(२१औं संशोधन) को नियम ६.ग अनुसार सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु वा सेवा वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने मू.अ.कर रकमको ५०% हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शिर्षकमा जम्मा गरी बाँकी रकम भुक्तानी दिने व्यवस्था छ। उपर्युक्त बमोजिको रकममा मु/अ/कर रु/ २८७६०० भुक्तानी दिएकोमा ५० प्रतिशतले हुने रकम कट्टी नगरी पुरै भुक्तानी दिएकोले सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट समायोजन गरेको प्रमाण पेश हुनु पर्ने रु	१४३८००
८९.	<b>समानिकरण अनुदानबाट शिक्षकको तलब भत्ता</b> — अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ ले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ। पालिकाले स्वीकृत दरबन्दीभित्र नपरेका एवं विद्यालयले गत विगतदेखि नै आन्तरिक स्रोतबाट तलब भत्ता व्यहोरेका शिक्षकलाई वित्तीय समानिकरण अनुदानबाट रु. २५२९८९६८/ तलब भत्ता अनुदान दिएको पाईयो। तसर्थ पालिकाको आन्तरिक आम्दानी समेत न्युन रहेको अवस्थामा यसरी विद्यालयले व्यवस्था गरेको निजी शिक्षकहरुको तलब वापत रकम अनुदान दिने कार्यमा नियन्त्रण हुनुपर्दछ।	
	<b>स्वास्थ्यतर्फ</b>	
९०.	<b>औषधी खरिद</b> — सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १(क) मा बिस लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था भए छ। तर स्थानीय तहहरुले उक्त प्रक्रियावेगर रु. १७३६७९४/ का औषधि सोझै खरिद गरेको छ। यस सम्बन्धी देखिएको व्यहोराहरु त्रिानुसार छन:	
९०.१.	खरिद गरेका उक्त औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको नदेखिएको,	
९०.२.	आपूर्ति हुने औषधि डब्लु.एच.ओ. सटिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राखे नगरेको तथा उक्त औषधि बिक्रीको लागि होइन खुलाएको प्रमाण समावेश नभएको,	
९०.३.	आपूर्ति भएका औषधी एंवम सर्जिकल समान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न सकिएन।	
९०.४.	औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र जिल्लाबाट हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रुपमा आम्दानी बाँध्ने नगरेको,	
	तसर्थ औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको एकीन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण	

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरुजू रकम																																																	
	खुल्ने गरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको औषधिहरु जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्दछ ।																																																		
९१.	<b>तलबी प्रतिवेदन:</b> निजामती सेवा ऐन, २०४९ को दफा ७ ख(२) मा मन्त्रालय, सचिवालय, आयोग र विभाग तथा उपत्यकाभित्र रहेका कार्यालयमा कार्यरत निजामती कर्मचारीको हकमा निजामती किताबखाना र जिल्लास्थित कार्यालयका निजामती कर्मचारीको हकमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तलबी प्रतिवेदन पारित गराई तलब खर्च लेख्नु पर्ने व्यवस्था छ । गाउँपालिकाले अन्तर्गत कार्यरत स्वास्थ्य तर्फका कर्मचारीहरुको तलबी प्रतिवेदन पास नगरी तलब खर्च लेखेको छ । तलबी प्रतिवेदन पारित गरेर मात्र तलब भुक्तानी गर्ने तर्फ कार्यालयको ध्यान जानु पर्दछ ।																																																		
९२.	<b>प्रमाण वेगर भुक्तानी:</b> आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ (८) अनुसार कुनै रकमको भुक्तानि दिँदा रीत पुगे वा नपुगेको जाँच गर्नु पर्ने व्यवस्था छ । भुक्तानि गर्नु पर्ने रकम एकिन नगरी भुक्तानि गर्नु हुँदैन । सोही नियमावलीमा गत वर्षको दायित्व बाँकी रहेमा भुक्तानी दिन बाँकीको कच्चावारीमा चढाई प्रमाणित गरी राख्नुपर्ने व्यवस्था छ । पालिकाले गोश्वारा भौचर नं. ३६।०७६।१२।२९ बाट करारको कर्मचारीलाई तलब भुक्तानी दिदा गंगा कुमारी पुलामीलाई गत वर्षको जेठ र आषाढको छुट पारिश्रमिक खर्च रु/ १८००० लेखेकोमा विगतमा भुक्तानी नभएको प्रमाण पेश हुन सकेन । उक्त रकम असुल गर्नु पर्दछ रु////	१८०००																																																	
९३.	<b>न्यानो झोला खरिद:</b> परिवार स्वास्थ्य महाशाखा वार्षिक कार्यक्रम सञ्चालन निर्देशिका २०७४।७५ मा आमा सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा प्रसुति गर्ने महिलालाई एउटा न्यानो झोला प्रदान गर्ने व्यवस्था छ । विगत वर्षमा स्वास्थ्य चौकीहरुमा उपलब्ध गराएको न्यानोझोलाको मौज्जात परिमाण यकिन नगरी यो वर्ष पुन २०० वटा न्यानो झोला खरिद तथा स्वास्थ्य चौकीमा वितरण गरी गरी भौ नं १२५।०७७।३।२२ बाट रु. १७९८९६। खर्च लेखेको छ । पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यातायात खर्च वितरण भएको विवरण अनुसार जम्मा १२६ जना महिलाहरुले प्रसुति सेवा प्राप्त गरेको देखियो । प्रसुति संख्याको आधारमा यो वर्ष खरिद भएकोमध्ये ७४ थान न्यानो झोलाहरु मौज्जातमै बाकी रहने र गत वर्षको मौज्जात हुदा अझ बढी मौज्जात रहने देखिएकोले आवश्यकता भन्दा बढी हुने गरी खरिद गरेको देखियो । आवश्यकता भन्दा बढी खरिद गर्ने कार्यमा नियन्त्रण हुनु पर्दछ ।																																																		
९४.	<b>मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम:</b> मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमबाट यो वर्ष प्रसुती यातायात, प्रोत्साहन तथा संस्थागत रुपमा भुक्तानी हुने रकमसमेत देहायअनुसार रु. ६२९०००।— खर्च लेखेकोमा निम्न व्यहोरा देखियो:																																																		
	<table border="1"> <thead> <tr> <th>गो.भौ.नं</th> <th>प्रा.स्वा.केन्द्र</th> <th>खर्च लेखेको संख्या</th> <th>४ पटक सुविधा लिने संख्या</th> <th>स्वास्थ्य सस्थाले पाउने रकम</th> <th>पालिकाबाट खर्चलेख्नु पर्ने रकम</th> <th>सशर्तबाट लेखेको खर्च</th> </tr> </thead> <tbody> <tr> <td>२०।०७६।११।२</td> <td>बाहुन तिल्पुड</td> <td>१५</td> <td>११</td> <td>१५०००</td> <td>५३६००</td> <td>७८०००</td> </tr> <tr> <td></td> <td>बेलघारी</td> <td>४२</td> <td>३१</td> <td>४२०००</td> <td>१५०८००</td> <td>१९६४००</td> </tr> <tr> <td></td> <td>लाम्पनटार</td> <td>४२</td> <td>२२</td> <td>४२०००</td> <td>१४३६००</td> <td>२१२०००</td> </tr> <tr> <td></td> <td>आम्बोटे</td> <td>१५</td> <td>९</td> <td>१५०००</td> <td>५२२००</td> <td>७६६००</td> </tr> <tr> <td></td> <td>बालाजोर</td> <td>१२</td> <td>९</td> <td>१२०००</td> <td>४३२००</td> <td>६६०००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>१२६</td> <td>८२</td> <td>१२६०००</td> <td>४४३६००</td> <td>६२९०००</td> </tr> </tbody> </table>	गो.भौ.नं	प्रा.स्वा.केन्द्र	खर्च लेखेको संख्या	४ पटक सुविधा लिने संख्या	स्वास्थ्य सस्थाले पाउने रकम	पालिकाबाट खर्चलेख्नु पर्ने रकम	सशर्तबाट लेखेको खर्च	२०।०७६।११।२	बाहुन तिल्पुड	१५	११	१५०००	५३६००	७८०००		बेलघारी	४२	३१	४२०००	१५०८००	१९६४००		लाम्पनटार	४२	२२	४२०००	१४३६००	२१२०००		आम्बोटे	१५	९	१५०००	५२२००	७६६००		बालाजोर	१२	९	१२०००	४३२००	६६०००		जम्मा	१२६	८२	१२६०००	४४३६००	६२९०००	
गो.भौ.नं	प्रा.स्वा.केन्द्र	खर्च लेखेको संख्या	४ पटक सुविधा लिने संख्या	स्वास्थ्य सस्थाले पाउने रकम	पालिकाबाट खर्चलेख्नु पर्ने रकम	सशर्तबाट लेखेको खर्च																																													
२०।०७६।११।२	बाहुन तिल्पुड	१५	११	१५०००	५३६००	७८०००																																													
	बेलघारी	४२	३१	४२०००	१५०८००	१९६४००																																													
	लाम्पनटार	४२	२२	४२०००	१४३६००	२१२०००																																													
	आम्बोटे	१५	९	१५०००	५२२००	७६६००																																													
	बालाजोर	१२	९	१२०००	४३२००	६६०००																																													
	जम्मा	१२६	८२	१२६०००	४४३६००	६२९०००																																													
९५.	पालिकाले गाउँपालिकाको तर्फबाट थप गरेको रु. १२६००० गाउँपालिकाको आन्तरिक स्रोतबाट खर्च लेख्नुपर्नेमा संघीय सशर्तबाट खर्च लेखेकोले सो रकम संघीय सञ्चितकोष दाखिला गर्नु पर्दछ रु.....	१२६०००																																																	
९६.	निर्देशिका अनुसार आमा सुरक्षा कार्यक्रमबाट प्रोटोकल अनुसारका ८२ र प्रोटोकल नपुगेका ४४ समेत जम्मा १२६ जनाको खर्च रु. ४४३६००।—पालिकाले थप गरेको रु. १००० ले १२६ जनाको हुने रु.१२६००० समेत गणना गर्दा जम्मा रु. ५६९६०० खर्च लेख्न मिल्नेमा पालिकाले रु.६२९००० खर्च लेखेकोले रु.																																																		

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																																				
	५९४०० निर्देशिका विपरित वढी खर्च लेखेको भनी लेखापरीक्षणबाट औल्यापश्चात उक्त रकममा भुक्तानी लिने लाभग्राहीहरु देखिने एएनसी कार्ड पेश गरेकोछ । तसर्थ पालिकाले खर्च लेखदा प्राप्त प्रमाण कागजात संलग्न राखेतर्फ ध्यान दिनुपर्दछ ।																																					
९७.	खर्च लेखेको विल भरपाईसाथ सम्लग्न कागजात परीक्षण गर्दा ८२ सुत्केरीको मात्र प्रोटोकल अनुसारको समय पुगेको जनाई एएनसी कार्ड समावेश गरी खर्च लेखेको देखियो । बाँकी ४४ जना सुत्केरीको एएनसी कार्ड तथा निजहरुको परिचय खुल्ने कागजातवेगर प्रसुति यातायात खर्च- सस्थागत अनुदान र पालिकाले थप गरेको रकमसमेत प्रति सुत्केरी रु. ४००० को दरले रु. १७६००० भुक्तानी दिएको देखिएकोले सो सम्बन्धमा पालिकाले ती सस्थामा सुत्केरी भएका वास्तविक लाभग्राहीलाई भुक्तानी भएको हो होईन यकिन गर्नु पर्दछ भन औल्याए पश्चात पालिका ४४ जनाकै एएनसी कार्ड पेश गरेको छ । तसर्थ पालिकाले यस प्रकारका रकम भुक्तानी तथा खर्च लेखदा खर्च लेख्न मिल्ने प्रयास प्रमाण कागजात संलग्न राखि खर्च लेखे तर्फ ध्यान दिनुपर्दछ ।																																					
९८.	<b>वढी ग्रेड भुक्तानी:</b> पालिकाले अदालतको फैसला तथा अर्थमन्त्रालयको परिपत्र अनुसार २०५७।४।१ भन्दा पहिले सेवा प्रवेश गरेका प्राविधिक कर्मचारीलाई २०७३ श्रावण देखि ०७७ फागुन सम्मको प्राविधिक ग्रेड वापतको छुट रकम भुक्तानी दिदा सो अवधिको ग्रेड दरले हिसाव गरी पुरानो दरले खाएको रकम कटाएर दिनु पर्नेमा २०७६ श्रावण देखि खान पाउने दरले हिसाव गरी भुक्तानी दिएको छ। गो/भौ/नं/ ५४।०७७।१।२१ बाट छुट ग्रेड भुक्तानी दिदा चालु आ/व/ को दरले हिसाव गरी २०७६ माघ महिनासम्म ४५ महिना कायम गरी एकमुष्ठ पुरानो ग्रेडसमेत कट्टा नगरी भुक्तानी दिएको देखिएकोले देहायअनुसार कर्मचारीहरुलाई वढी भुक्तानी दिएको रकम असुल गर्नुपर्ने देखियो रु////	१४०६४६																																				
	<table border="1"> <thead> <tr> <th>नाम थर</th> <th>भुक्तानी दिनुपर्ने रकम</th> <th>पुरानो ग्रेड</th> <th>जम्मा भुक्तानी दिनुपर्ने रकम</th> <th>भुक्तानी रकम</th> <th>वढी रकम</th> </tr> </thead> <tbody> <tr> <td>विनोद चौधरी</td> <td>९३४८०</td> <td>२४९६०</td> <td>६८५२०</td> <td>१०८०००</td> <td>३९४८०</td> </tr> <tr> <td>मोहनबहादुर दाहाल</td> <td>९३४८०</td> <td>२४९६०</td> <td>६८५२०</td> <td>१०८०००</td> <td>३९४८०</td> </tr> <tr> <td>मदन विक्रम दाहाल</td> <td>९३४८०</td> <td>२४९६०</td> <td>६८५२०</td> <td>१०८०००</td> <td>३९४८०</td> </tr> <tr> <td>सावित्रा कुमारी दाहाल</td> <td>७७९९४</td> <td>१५६००</td> <td>६२३९४</td> <td>८४६००</td> <td>२२२०६</td> </tr> <tr> <td colspan="5" style="text-align: center;"><b>जम्मा</b></td> <td>१४०६४६</td> </tr> </tbody> </table>	नाम थर	भुक्तानी दिनुपर्ने रकम	पुरानो ग्रेड	जम्मा भुक्तानी दिनुपर्ने रकम	भुक्तानी रकम	वढी रकम	विनोद चौधरी	९३४८०	२४९६०	६८५२०	१०८०००	३९४८०	मोहनबहादुर दाहाल	९३४८०	२४९६०	६८५२०	१०८०००	३९४८०	मदन विक्रम दाहाल	९३४८०	२४९६०	६८५२०	१०८०००	३९४८०	सावित्रा कुमारी दाहाल	७७९९४	१५६००	६२३९४	८४६००	२२२०६	<b>जम्मा</b>					१४०६४६	
नाम थर	भुक्तानी दिनुपर्ने रकम	पुरानो ग्रेड	जम्मा भुक्तानी दिनुपर्ने रकम	भुक्तानी रकम	वढी रकम																																	
विनोद चौधरी	९३४८०	२४९६०	६८५२०	१०८०००	३९४८०																																	
मोहनबहादुर दाहाल	९३४८०	२४९६०	६८५२०	१०८०००	३९४८०																																	
मदन विक्रम दाहाल	९३४८०	२४९६०	६८५२०	१०८०००	३९४८०																																	
सावित्रा कुमारी दाहाल	७७९९४	१५६००	६२३९४	८४६००	२२२०६																																	
<b>जम्मा</b>					१४०६४६																																	
९९.	<b>शीर्षक फरक पारी खर्च:</b> पालिकाले अर्थमन्त्रालयद्वारा जारी खर्चको सँकेत र वर्गीकरणमा तोकिए अनुसारका खर्च सँकेत नं .बाट खर्च लेख्नु पर्दछ । लेखापरीक्षणको क्रममा देहाय बमोजिमका भौचर र मितिबाट उक्त वर्गीकरणमा उल्लेख भएकोभन्दा फरक शीर्षकबाट खर्च लेखी भुक्तानी दिएको दिएको देखिएकोले नियमित नदेखिएको रु	२६२३६५																																				
	<table border="1"> <thead> <tr> <th>भौ/नं/ मिति</th> <th>खर्चको विवरण</th> <th>खर्च लेख्नुपर्ने शीर्षक</th> <th>खर्च लेखेको शीर्षक</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>११३।०७७।२।२५</td> <td>कम्प्युटर प्रिन्टर लगायतका मेशीनरी औजार</td> <td>मेशीनरी औजार ३११२२</td> <td>तलव २११११</td> <td>१५००००</td> </tr> <tr> <td>३०।०७६।११।८</td> <td>कार्यालय सामान</td> <td>कार्यालय सामग्री २२३११</td> <td>तलव २११११</td> <td>२०७७५</td> </tr> <tr> <td>२९।०७६।११।८</td> <td>कार्यालय सामान</td> <td>कार्यालय सामग्री २२३११</td> <td>तलव २११११</td> <td>५२५९०</td> </tr> <tr> <td>३४।०७६।११।२२</td> <td>सञ्चार खर्च</td> <td>सञ्चार महशुल २२११२</td> <td>तलव २११११</td> <td>२४०००</td> </tr> <tr> <td>५३।०७७।१।२१</td> <td>सञ्चार खर्च</td> <td>सञ्चार महशुल २२११२</td> <td>महंगी भत्ता २११३२</td> <td>१५०००</td> </tr> <tr> <td colspan="4"></td> <td>२६२३६५</td> </tr> </tbody> </table>	भौ/नं/ मिति	खर्चको विवरण	खर्च लेख्नुपर्ने शीर्षक	खर्च लेखेको शीर्षक	रकम	११३।०७७।२।२५	कम्प्युटर प्रिन्टर लगायतका मेशीनरी औजार	मेशीनरी औजार ३११२२	तलव २११११	१५००००	३०।०७६।११।८	कार्यालय सामान	कार्यालय सामग्री २२३११	तलव २११११	२०७७५	२९।०७६।११।८	कार्यालय सामान	कार्यालय सामग्री २२३११	तलव २११११	५२५९०	३४।०७६।११।२२	सञ्चार खर्च	सञ्चार महशुल २२११२	तलव २११११	२४०००	५३।०७७।१।२१	सञ्चार खर्च	सञ्चार महशुल २२११२	महंगी भत्ता २११३२	१५०००					२६२३६५		
भौ/नं/ मिति	खर्चको विवरण	खर्च लेख्नुपर्ने शीर्षक	खर्च लेखेको शीर्षक	रकम																																		
११३।०७७।२।२५	कम्प्युटर प्रिन्टर लगायतका मेशीनरी औजार	मेशीनरी औजार ३११२२	तलव २११११	१५००००																																		
३०।०७६।११।८	कार्यालय सामान	कार्यालय सामग्री २२३११	तलव २११११	२०७७५																																		
२९।०७६।११।८	कार्यालय सामान	कार्यालय सामग्री २२३११	तलव २११११	५२५९०																																		
३४।०७६।११।२२	सञ्चार खर्च	सञ्चार महशुल २२११२	तलव २११११	२४०००																																		
५३।०७७।१।२१	सञ्चार खर्च	सञ्चार महशुल २२११२	महंगी भत्ता २११३२	१५०००																																		
				२६२३६५																																		
	<b>कृषि सशर्त</b>																																					
१००.	<b>प्रधानमन्त्री रोजगार कार्यक्रम</b> — स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन एवम् सामूदायिक पूर्वाधारहरुको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले स्थानीयतहभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । यस कार्यक्रम अन्तर्गत पालिकाले यस																																					

दफा	भौ.नं., मिति र व्यहोरा	बेरुजू रकम																								
	वर्ष ३ वटा सडकमा कज वे तथा स्ल्याब निर्माण कार्य गरी यस वर्ष ४० जनालाई रोजगारी उपलब्ध गराई रु.२९८१००० खर्च गरेको छ । लक्षित वर्गलाई ९ दिनदेखि ६० दिनसम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्च समेत खर्च लेखेका छन् । उक्त खर्चबाट लक्षित वर्गमा अल्पकालीन रोजगारी सृजना भए तापनि कामको दीगोपना तथा दीर्घकालीन रोजगारी सृजना भएको देखिंदैन ।																									
	<b>सामाजिक सुरक्षातर्फ</b>																									
	यस गाउँपालिकाले यो वर्ष सामाजिक सुरक्षा वापत रु ९८१७००००/ खर्च गरेको छ । लेखापरीक्षण योजना अनुसार नमुना छनौट गरी परीक्षण गर्दा देखिएका प्रमुख व्यहोरा देहायबमोजिम छन्ः																									
१०१.	<b>अभिलेख व्यवस्थापन:</b> सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले लाभग्राहीको नाम दर्ता र नवीकरण, लगत कट्टा तोकिएको मिति भित्रै परिचयपत्र अनिवार्य रूपमा नवीकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने, प्रत्येक वर्ष लगत अध्यावधिक गरी लाभग्राहीको संख्या यकिन गर्नुपर्ने, भत्ता वितरण गर्दा बैंक मार्फत भत्ता वितरण गर्नुपर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रिकृत सूचना प्रणालीमा प्रविष्टी गरि अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पाउने सम्बन्धित स्थानीय निकायको हुने व्यवस्था गरेको छ । पालिकामा सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थित बनाउन घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणाली <b>MIS System</b> लागु गरीएको छ । तर प्रणालीमा विवरणहरु शुद्ध र पुर्ण रूपमा प्रविष्टि नगरेको कारणले प्रणालीको माध्यमबाट निकालिएको भरपाईको वितरणमा पनि शुद्धता पाइएन । दोहोरो नाम समावेश भएको, मृत्यु भएका व्यक्तिको पनि भरपाईमा नाम नहटाएको जस्तो समस्या देखिएको हुँदा लाभग्राहीको विवरण अद्यावधिक र विश्वसनिय देखिएन ।																									
१०२.	<b>नगद वितरण:</b> सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को सि/न/२२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयको स्वीकृति विना हातहतै नगद वितरण गर्न पाइनेछैन भन्ने व्यवस्था गरेको छ । कार्यालयले सामाजिक सुरक्षा भत्ताको रकम वडा सचिवहरुलाई पेशकी दिई सचिवहरुले हातहतै लाभग्राहीहरुलाई वितरण गरेको देखिन्छ । हातहतै नगद वितरण गरी औठाछाप लगाएको भरपाईको आधारमा पेशकी फछ्यौट गर्ने गरेको छ । नगद वितरण गर्न नपाइने व्यवस्था गर्दा गर्दै पनि कार्यालयले हातहतै नगद वितरण गरेबाट कार्यविधिको पालना नभएको देखिएकोले यथाशिघ्र यस्ता कार्य बन्द गरी लाभग्राहीको बैंक खातामार्फत मात्र रकम वितरण गर्ने व्यवस्था गर्नुपर्दछ ।																									
१०३.	<b>मृतक लाभग्राही लाई भुक्तानी:</b> पालिकाले पेश गरेको सामाजिक सुरक्षा भत्ता वितरणको खर्चमध्ये नमुना छनौटमा परेको वडा नं. ६ को भरपाई परीक्षण गर्ने क्रममा मृत्यु दर्ताको अभिलेख माग गरी भिडान गर्दा मृत्यु भइसकेको व्यक्तिको नाममासमेत भत्ता वितरण गरेको पाइयो । त्यसले गर्दा छनौटको दायरा बढाएर अन्य वडाकासमेत मृत्यु दर्ता परीक्षण गर्दा देहायबमोजिमका व्यक्तिहरुको मृत्युपछि भुक्तानि भएको पाइयो । मृत्यु मिति भन्दा पछि भत्ता दिन नमिल्ने हुनाले देहायका लाभग्राहीको नाममा मृत्युपछि भुक्तानि दिएको भनी भरपाई तयार गरी खर्च लेखेको रकम असुल गरी संघीय संचित कोषमा दाखिला गर्नुपर्ने रु	१२०००																								
	<table border="1"> <thead> <tr> <th>वडा नं</th> <th>नाम</th> <th>मृत्यु मिति</th> <th>ना नं</th> <th>चौमासिक</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>५</td> <td>नरध्वज बुढाथोकी</td> <td>०७६/५/३०</td> <td>१०२६</td> <td>प्रथम</td> <td>६०००</td> </tr> <tr> <td>५</td> <td>धनवीर सार्की</td> <td>०७६/५/२०</td> <td>२३०५</td> <td>प्रथम</td> <td>६०००</td> </tr> <tr> <td>जम्मा</td> <td>वडा सचिव खगेन्द्र कार्की</td> <td></td> <td></td> <td></td> <td>१२०००</td> </tr> </tbody> </table>	वडा नं	नाम	मृत्यु मिति	ना नं	चौमासिक	भुक्तानी रकम	५	नरध्वज बुढाथोकी	०७६/५/३०	१०२६	प्रथम	६०००	५	धनवीर सार्की	०७६/५/२०	२३०५	प्रथम	६०००	जम्मा	वडा सचिव खगेन्द्र कार्की				१२०००	
वडा नं	नाम	मृत्यु मिति	ना नं	चौमासिक	भुक्तानी रकम																					
५	नरध्वज बुढाथोकी	०७६/५/३०	१०२६	प्रथम	६०००																					
५	धनवीर सार्की	०७६/५/२०	२३०५	प्रथम	६०००																					
जम्मा	वडा सचिव खगेन्द्र कार्की				१२०००																					
१०४.	<b>घटी फिर्ता:</b> कर्मचारीले लिएको पेशकी खर्चको विलभरपाई पेश गरी समयमै फछ्यौट गर्नु पर्दछ । पेशकी रकम खर्च नभै नगद बाँकी रहेमा तत्काल बैंक दाखिला गर्नु पर्दछ । वडा सचिवले सामाजिक सुरक्षा भत्ता वितरणका लागि पालिकाबाट पेशकी लिई वितरण पश्चात बढी रकम बैंक फिर्ता गर्ने गरेको पाइयो । देहाय बमोजिमका																									



दफा	भौ.नं., मिति र ब्यहोरा	बेरुजू रकम																																							
	वडाका सचिवले कम फिर्ता गरेको रकम सम्बन्धितबाट असुल गरी राजश्व खातामा दाखिला हुनुपर्ने भनी औल्याय पश्चात रु.२५६०० असूल भई बेरुजू दाखिला भएको छ भने बाँकी रहेको देहाय अनुसारको रकम असूल हुनुपर्ने रु.....	८०००																																							
	<table border="1"> <thead> <tr> <th>वडा नं</th> <th>विवरण</th> <th>वडा सचिवको नाम</th> <th>असुल हुनुपर्ने रकम</th> </tr> </thead> <tbody> <tr> <td>५</td> <td>प्रथम चौमासिक वितरण भरपाई भन्दा वढी खर्च</td> <td>खगेन्द्र कार्की</td> <td>८०००</td> </tr> </tbody> </table>	वडा नं	विवरण	वडा सचिवको नाम	असुल हुनुपर्ने रकम	५	प्रथम चौमासिक वितरण भरपाई भन्दा वढी खर्च	खगेन्द्र कार्की	८०००																																
वडा नं	विवरण	वडा सचिवको नाम	असुल हुनुपर्ने रकम																																						
५	प्रथम चौमासिक वितरण भरपाई भन्दा वढी खर्च	खगेन्द्र कार्की	८०००																																						
१०५.	लेखापरीक्षणको क्रममा छनौटमा परेका वडाको परीक्षण गर्दा मृत्यु भैसकेका ब्यक्तिलाईसमेत भत्ता वितरण भएको पाईएकोले अन्य सबै वडाहरूसंग मृत्यु दर्ताको अभिलेख माग गर्दा केही वडाबाट प्राप्त हुन नसकेको र प्राप्त भएका वडा मध्ये वडा नं १ र ६ बाहेकका वडाहरूमा धेरै लामो समय अघि मृत्यु भएका ब्यक्तिको मात्र दर्ता गरेको र यस आ व मा मृत्यु भएकाहरूको मृत्यु दर्ताको अभिलेखसमेत राखेको पाइएन । जसले गर्दा मृत्यु भैसकेका ब्यक्तिलाई भत्ता वितरण भए नभएको यकिन गर्न सकिएन ।																																								
१०६.	<b>नागरिकता नम्बर उल्लेख नभएको:</b> सामाजिक सुरक्षा नियमावली- २०७६ को नियम १३ मा ऐन विपरित सामाजिक भत्ता लिएको जानकारी हुन आएमा पालिकाले छानविन गरी असुल उपर गराउने र पदाधिकारी तथा कर्मचारीको मिलिमतो वा सम्लग्नतामा ऐन विपरित हुने गरी सामाजिक सुरक्षा भत्ता वितरण भएको देखिएमा कारवाहीको लागि लेखी पठाउनु पर्ने उल्लेख छ। सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नागरिकता नंबर उल्लेख गर्नु पर्दछ। वितरण गर्दा एउटै नाम भएका ब्यक्ति धेरै जना हुन सक्ने र ब्यक्ति चिन्ने आधार नै नागरिकता नम्बर भएकाले अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेमा पालिकाले नागरिकता नम्बर नभएका १५७० लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेकोले भुक्तानी दिएका व्यक्ती वास्तविक लाभग्राही भए नभएको यकिन हुन सकेत। लेखापरीक्षणको क्रममा नमुना छनौट गरी परीक्षण गरिएका वडामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नरहेका ब्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता खर्च लेखेको देखिएकोले देहायका वडामासमेत यस प्रकारको जोखिम रहेको देखिन्छ। यस बारेमा पालिकाले सामाजिक सुरक्षा भत्ता नियमावली- २०७६ बमोजिम टुङ्गो लगाउनु पर्दछ ।																																								
	<table border="1"> <thead> <tr> <th>वडा नं</th> <th>जम्मा लाभग्राही</th> <th>नागरिकता नं उल्लेख नभएको</th> </tr> </thead> <tbody> <tr><td>१</td><td>३६४</td><td>२११</td></tr> <tr><td>२</td><td>३३५</td><td>१६३</td></tr> <tr><td>३</td><td>२१०</td><td>१००</td></tr> <tr><td>४</td><td>२९३</td><td>१२७</td></tr> <tr><td>५</td><td>३२६</td><td>१४४</td></tr> <tr><td>६</td><td>३८५</td><td>१९६</td></tr> <tr><td>७</td><td>१७६</td><td>१०३</td></tr> <tr><td>८</td><td>२४२</td><td>१४७</td></tr> <tr><td>९</td><td>३२८</td><td>१९०</td></tr> <tr><td>१०</td><td>२१७</td><td>७०</td></tr> <tr><td>११</td><td>२७५</td><td>११९</td></tr> <tr><td></td><td>३१५१</td><td>१५७०</td></tr> </tbody> </table>	वडा नं	जम्मा लाभग्राही	नागरिकता नं उल्लेख नभएको	१	३६४	२११	२	३३५	१६३	३	२१०	१००	४	२९३	१२७	५	३२६	१४४	६	३८५	१९६	७	१७६	१०३	८	२४२	१४७	९	३२८	१९०	१०	२१७	७०	११	२७५	११९		३१५१	१५७०	
वडा नं	जम्मा लाभग्राही	नागरिकता नं उल्लेख नभएको																																							
१	३६४	२११																																							
२	३३५	१६३																																							
३	२१०	१००																																							
४	२९३	१२७																																							
५	३२६	१४४																																							
६	३८५	१९६																																							
७	१७६	१०३																																							
८	२४२	१४७																																							
९	३२८	१९०																																							
१०	२१७	७०																																							
११	२७५	११९																																							
	३१५१	१५७०																																							
१०७.	<b>प्रतिवेदन पेश गर्नुपर्ने:</b> सामाजिक सुरक्षा नियमावली २०७६ को नियम २३(१) (मा स्थानिय तहले आफ्नो क्षेत्रभित्र वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको चौमासिक तथा वार्षिक प्रतिवेदन अनुसूची- ६ बमोजिमको ढाँचामा तयार गरी विभाग तथा प्रदेशको सामाजिक सुरक्षा सम्बन्धी विषय हेर्ने निकायमा पठाउनु पर्नेछ । उपनियम १ बमोजिम चौमासिक प्रतिवेदन पठाउंदा पहिलो चौमासिक प्रतिवेदन मंसिर ७ गते भित्र दोस्रो चौमासिक प्रतिवेदन चैत ७ गतेभित्र र तेस्रो चौमासिक प्रतिवेदन तथा वार्षिक प्रतिवेदन अर्को आर्थिक वर्षको																																								

दफा	भौ.नं., मिति र ब्यहोरा	बेरूजू रकम																																								
	साउन १५ गतेभित्र विभागले तोकेबमोजिम पठाउनु पर्नेछ भन्ने व्यवस्था भएकोमा गाउँपालिकामा सो नियमको पालना भएको पाइएन । गाउँपालिकाले नियमको पालना गर्ने विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।																																									
१०८.	<p><b>कोभिड—१९ तर्फ:</b> आ.व २०७६।७७ को आषाढ मसान्तसम्म कोभिड—१९ रोकथाम तथा नियन्त्रणको लागि भएको आम्दानी तथा खर्चको विवरण निम्नानुसार रहेको छ ।</p> <table border="1"> <thead> <tr> <th>आम्दानी स्रोत</th> <th>रकम रु</th> <th>खर्च शिर्षक</th> <th>रकम रु</th> </tr> </thead> <tbody> <tr> <td>नेपाल सरकार</td> <td>१२०२२०००</td> <td>राहत वितरण</td> <td>४६२४२८३</td> </tr> <tr> <td>प्रदेश संचित कोषबाट</td> <td>८०००००</td> <td>क्वारेन्टाइन होलिडि सेन्टर निर्माण व्यवस्थापन</td> <td>१८२०००</td> </tr> <tr> <td>राजस्व बाँडफाँड</td> <td>१७०४०००</td> <td>आईसोलेशन केन्द्र निर्माण</td> <td>७००६५</td> </tr> <tr> <td></td> <td></td> <td>जनशक्ति परिचालन</td> <td>३७३१७९२</td> </tr> <tr> <td></td> <td></td> <td>औषधी तथा स्वास्थ्य सामग्री खरिद</td> <td>५५९००४</td> </tr> <tr> <td></td> <td></td> <td>स्वास्थ्य पूर्वाधार निर्माण</td> <td>८५००००</td> </tr> <tr> <td></td> <td></td> <td>अन्य शीर्षकमा खर्च</td> <td>१९२६६२०</td> </tr> <tr> <td></td> <td></td> <td>मौज्दात बाँकी</td> <td>२५८२२३६</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td><b>१४५२६०००</b></td> <td><b>जम्मा</b></td> <td><b>१४५२६०००</b></td> </tr> </tbody> </table> <p>कोभिड—१९ मा गाउँपालिकाबाट भएको खर्चको श्रेस्ता परीक्षणबाट निम्न व्यहोरा देखिएका छन्।</p> <p>पालिकाले २०७७।१।२५ को पत्रिकामा ३ दिनको अवधि राखी बोलपत्रको सुचना प्रकाशन गरेकोमा मधुगंगा सप्लायर्सको एकमात्र बोलपत्र परे अनुसार सोही सप्लायर्स सँग रु. ४६-२४-२८३ बराबरको खाद्यान्न सामग्री खरिद गरी २८९२ परिवारलाई वितरण गरेको छ भने बाँकी सामग्रीहरू सोझै खरिद गरेको छ ।</p>	आम्दानी स्रोत	रकम रु	खर्च शिर्षक	रकम रु	नेपाल सरकार	१२०२२०००	राहत वितरण	४६२४२८३	प्रदेश संचित कोषबाट	८०००००	क्वारेन्टाइन होलिडि सेन्टर निर्माण व्यवस्थापन	१८२०००	राजस्व बाँडफाँड	१७०४०००	आईसोलेशन केन्द्र निर्माण	७००६५			जनशक्ति परिचालन	३७३१७९२			औषधी तथा स्वास्थ्य सामग्री खरिद	५५९००४			स्वास्थ्य पूर्वाधार निर्माण	८५००००			अन्य शीर्षकमा खर्च	१९२६६२०			मौज्दात बाँकी	२५८२२३६	<b>जम्मा</b>	<b>१४५२६०००</b>	<b>जम्मा</b>	<b>१४५२६०००</b>	
आम्दानी स्रोत	रकम रु	खर्च शिर्षक	रकम रु																																							
नेपाल सरकार	१२०२२०००	राहत वितरण	४६२४२८३																																							
प्रदेश संचित कोषबाट	८०००००	क्वारेन्टाइन होलिडि सेन्टर निर्माण व्यवस्थापन	१८२०००																																							
राजस्व बाँडफाँड	१७०४०००	आईसोलेशन केन्द्र निर्माण	७००६५																																							
		जनशक्ति परिचालन	३७३१७९२																																							
		औषधी तथा स्वास्थ्य सामग्री खरिद	५५९००४																																							
		स्वास्थ्य पूर्वाधार निर्माण	८५००००																																							
		अन्य शीर्षकमा खर्च	१९२६६२०																																							
		मौज्दात बाँकी	२५८२२३६																																							
<b>जम्मा</b>	<b>१४५२६०००</b>	<b>जम्मा</b>	<b>१४५२६०००</b>																																							
	<b>विपद् व्यवस्थापन</b>																																									
१०९.	<p><b>समिति गठन-</b> विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७(१) मा प्रत्येक स्थानीय तहले अध्यक्ष तथा प्रमुखको अध्यक्षतामा बढीमा ८ जना सदस्य रहेको स्थानीय विपद् व्यवस्थापन समिति गठन गर्नुपर्ने व्यवस्था छ । पालिकाले ऐनमा तोकिएबमोजिमको समिति गठन गरेको/समिति गठन भई १ पटक मात्र बैठक बसेको छ । उक्त बैठकले आगलागी जन्य क्षति भएमा नियमानुसार पालिकाबाट क्षतिपुर्ती स्वरूप रकम सहयोग गर्ने, बाढी पहिरोबाट हुने हानीनोक्सानीको क्षतिपुर्ती वापत रकम प्रदान गर्ने र विपद् व्यवस्थापन न्युन गर्न सबैले आआफ्नो ठाउँबाट पहल गर्ने निर्णय गरेको छ । त्यसैगरि पालिकाले कोभिड १९ को नियन्त्रणका लागि मिति २०७७।०१।०३ मा ११ सदस्यीय कोभिड नियन्त्रण तथा व्यवस्थापन समिति गरेको छ । उक्त समितिको ३ पटक बैठक बसी मुख्य सहरहरूमा रोजगारीका लागि गई अलपत्र परेका पालिकाका नागरीकहरूलाई उद्धार गरी ल्याउने, राहात सामग्री वितरण गर्ने, कोभिड १९ विरुद्ध जनचेतनजा फैलाउने, क्यारिडिन व्यवस्थापन लागयतका कार्यहरूमार्फत संक्रमण नियन्त्रणमा सक्रिय रूपमा सहभागी हुने निर्णय गरेको देखियो ।</p>																																									
११०.	<p><b>कार्य योजना -</b> विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७(२) तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम (८) मा स्थानीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारमा परिषद्/कार्यकारी/प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत एकीकृत क्षेत्रगत नीति तथा कार्यक्रम अनुरूप हुने गरी स्थानीय विपद् व्यवस्थापन योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, बजेट विनियोजन गर्न लगाउने, सबै पक्षको समन्वय र संलग्न गराउने, विपद् पूर्व तयारी तथा प्रतिकार्य समिति गठन गर्ने, प्रभावित क्षेत्रमा उद्धार र राहत व्यवस्था गर्ने, ऐन बमोजिम कार्य गरे/नगरेको अनुगमन गर्ने, विपद् सूचना प्रणाली विकास र सञ्चालन, तथ्याङ्क अद्यावधिक गर्ने, विपद् घरपरिवारको पहिचान गर्ने, कर्मचारी क्षमता अभिवृद्धिको व्यवस्था र कार्यक्रम सहितको कार्ययोजना तयारी गरी लागू गर्ने/गराउन सम्बन्धी व्यवस्था छ</p>																																									

दफा	भौ.नं., मिति र व्यहोरा	बेरूजू रकम																														
	। पालिकाले ऐन तथा नियमावलीमा तोकिएका कार्यहरू नगरेको पाइएन । ऐन तथा नियमावलीको पालना गर्नु/गराउनु पर्दछ ।																															
१११.	<b>वार्षिक प्रतिवेदन</b> — विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ४५ मा स्थानीय विपद् व्यवस्थापन समितिले प्रत्येक आर्थिक वर्षमा गरेको कामको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ । पालिकाले कामको विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित समितिमा पेस गरेको पाइएन । ऐनमा भएको व्यवस्थाको पालना हुनुपर्दछ ।																															
११२.	<b>आन्तरिक लेखापरीक्षण</b> — स्थानीय तह संचालन ऐन, २०७४ को दफा ७७ (२) मा स्थानीय तहले आर्थिक कारोबारको नियमितता, मितव्ययिता, कार्यक्षमता र प्रभावकारीताको आधारमा प्रत्येक चौमासिक समाप्त भएको एक महिना भित्र आन्तरिक लेखापरीक्षण गराई आन्तरिक लेखापरीक्षणबाट देखिएका व्यहोराहरू अन्तिम लेखापरीक्षण हुनुअगावै फछ्यौट गर्नुपर्ने व्यवस्था उल्लेख छ । तर पालिकाले आन्तरिक लेखापरीक्षकले औल्याएका देहायका व्यहोराहरू लेखापरीक्षण अविधसम्म पनि फछ्यौट गरेको पाइएन । उक्त बेरूजूरु तोकिए बमोजिम फछ्यौट गर्नुपर्ने देखिएको रु.	२४६५८४																														
	<table border="1"> <thead> <tr> <th colspan="2">व्यहोरा</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td colspan="3">योजनाको रकम भुक्तानी गर्दा कार्यसम्पन्न प्रतिवेदन अनुसार हुनु पर्नेमा निम्न योजनाहरूको रकम भुक्तानी गर्दा कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी भुक्तानी भएको देखिएकाले उ स बाट रकम असुल उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने रु</td> </tr> <tr> <td>वडा नं १ बाटो मर्मत उ स</td> <td>भौ नं ५४ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको</td> <td>२२८५</td> </tr> <tr> <td>कालीमाटी पुलामी टोल वेथीपाखा बाटो मर्मत उ स</td> <td>भौ नं १०९ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको</td> <td>२१२३</td> </tr> <tr> <td>नकले करुन्जेल बाँध सिचाइ कुलो मर्मत उ स</td> <td>भौ नं १११ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको</td> <td>१३३४</td> </tr> <tr> <td>काहुलेपाखा आरुबोट सल्लो बाटो निर्माण उ स</td> <td>भौ नं १२२ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको</td> <td>९४५१</td> </tr> <tr> <td>आरुबोट काहुले बाटो मर्मत घर्ती डाँडा उ स</td> <td>भौ नं १२५ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको</td> <td>३३०८</td> </tr> <tr> <td>वडा नं ७मा पत्यानी कृषि भवन निर्माण उ स</td> <td>भौ नं २२१ अनुसार लागत अनुमानमा डि पी सी नभएको तर कार्य सम्पन्न प्रतिवेदनमा भएको, डी पी सी र इट्टाको ग्राहोको दर फरक परेकोले बढी भएको रकम रु</td> <td>६६३८८</td> </tr> <tr> <td>वडा नं ४ मा इनार बेल्टार आर भि टी निर्माण उ स</td> <td>भौ नं २२१ अनुसार लागत अनुमानमा भन्दा खुद काम भएकोमा ७।२० पि भि सी कपर वायरको दर बढी राखेको र ढुवानी भाडा राख नपाइनेमा ढुवानी भाडा राखेकोले बढी भएको रकम रु</td> <td>५९४४</td> </tr> <tr> <td>बजार मोटरबाटो तथा स्टल निर्माण उ स</td> <td>भौ नं २२३ मा १२. ५cm gravelling work को दर बढी राखी रकम बढी भुक्तानी भएको रु</td> <td>५०३८</td> </tr> </tbody> </table>	व्यहोरा		रकम	योजनाको रकम भुक्तानी गर्दा कार्यसम्पन्न प्रतिवेदन अनुसार हुनु पर्नेमा निम्न योजनाहरूको रकम भुक्तानी गर्दा कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी भुक्तानी भएको देखिएकाले उ स बाट रकम असुल उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने रु			वडा नं १ बाटो मर्मत उ स	भौ नं ५४ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	२२८५	कालीमाटी पुलामी टोल वेथीपाखा बाटो मर्मत उ स	भौ नं १०९ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	२१२३	नकले करुन्जेल बाँध सिचाइ कुलो मर्मत उ स	भौ नं १११ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	१३३४	काहुलेपाखा आरुबोट सल्लो बाटो निर्माण उ स	भौ नं १२२ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	९४५१	आरुबोट काहुले बाटो मर्मत घर्ती डाँडा उ स	भौ नं १२५ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	३३०८	वडा नं ७मा पत्यानी कृषि भवन निर्माण उ स	भौ नं २२१ अनुसार लागत अनुमानमा डि पी सी नभएको तर कार्य सम्पन्न प्रतिवेदनमा भएको, डी पी सी र इट्टाको ग्राहोको दर फरक परेकोले बढी भएको रकम रु	६६३८८	वडा नं ४ मा इनार बेल्टार आर भि टी निर्माण उ स	भौ नं २२१ अनुसार लागत अनुमानमा भन्दा खुद काम भएकोमा ७।२० पि भि सी कपर वायरको दर बढी राखेको र ढुवानी भाडा राख नपाइनेमा ढुवानी भाडा राखेकोले बढी भएको रकम रु	५९४४	बजार मोटरबाटो तथा स्टल निर्माण उ स	भौ नं २२३ मा १२. ५cm gravelling work को दर बढी राखी रकम बढी भुक्तानी भएको रु	५०३८	
व्यहोरा		रकम																														
योजनाको रकम भुक्तानी गर्दा कार्यसम्पन्न प्रतिवेदन अनुसार हुनु पर्नेमा निम्न योजनाहरूको रकम भुक्तानी गर्दा कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी भुक्तानी भएको देखिएकाले उ स बाट रकम असुल उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने रु																																
वडा नं १ बाटो मर्मत उ स	भौ नं ५४ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	२२८५																														
कालीमाटी पुलामी टोल वेथीपाखा बाटो मर्मत उ स	भौ नं १०९ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	२१२३																														
नकले करुन्जेल बाँध सिचाइ कुलो मर्मत उ स	भौ नं १११ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	१३३४																														
काहुलेपाखा आरुबोट सल्लो बाटो निर्माण उ स	भौ नं १२२ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	९४५१																														
आरुबोट काहुले बाटो मर्मत घर्ती डाँडा उ स	भौ नं १२५ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	३३०८																														
वडा नं ७मा पत्यानी कृषि भवन निर्माण उ स	भौ नं २२१ अनुसार लागत अनुमानमा डि पी सी नभएको तर कार्य सम्पन्न प्रतिवेदनमा भएको, डी पी सी र इट्टाको ग्राहोको दर फरक परेकोले बढी भएको रकम रु	६६३८८																														
वडा नं ४ मा इनार बेल्टार आर भि टी निर्माण उ स	भौ नं २२१ अनुसार लागत अनुमानमा भन्दा खुद काम भएकोमा ७।२० पि भि सी कपर वायरको दर बढी राखेको र ढुवानी भाडा राख नपाइनेमा ढुवानी भाडा राखेकोले बढी भएको रकम रु	५९४४																														
बजार मोटरबाटो तथा स्टल निर्माण उ स	भौ नं २२३ मा १२. ५cm gravelling work को दर बढी राखी रकम बढी भुक्तानी भएको रु	५०३८																														

दफा	भौ.नं., मिति र ब्यहोरा		बेरुजू रकम
	आँपखोला निगुरे सडक मर्मत उ स	भौ नं ३३० अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	२५२०
	वान्द्रे मोटरबाटो सोलिड उ स	भौ नं ३५२ अनुसार बिल भरपाइ, कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	४४६८
	नर्कटे इनार निर्माण उ स	भौ नं ४१४ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	५००२
	चिसापानी, गैरो, कात्तिके, नागभञ्ज्याङ मोटरबाटो मर्मत तथा निर्माण उ स	भौ नं ४३७ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	१५७७
	कोल्टार सिचाइ कुलो मर्मत योजना उ स	भौ नं ४५५ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	३८३९
	कापले पाखिन गैरा खानेपानी इनार निर्माण उ स	भौ नं ४६६ अनुसार कार्यसम्पन्न प्रतिवेदनमा घटी काम भएको तर रकम भुक्तानी भने पुरै भएको	२०७६
	चालु भौ नं २	तारानाथ अधिकारीले गा पा भवन निर्माणबाट क्षती भएका व्यक्तीहरुले पाउने रकम एकमुष्ट १४०००० बुझेको तर भरपाइमा १३३०३५ मात्र भएकोले बाकी रकम तारानाथ अधिकारीबाट रकम असुल उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने	६९६५
	चालु भौ नं ३	वडानं ०१ मा तिज विशेष कार्यक्रम गरेको तर कुनै फोटोहरु नराखेकाले आवश्यक फोटोहरु राख्नुपर्ने देखिन्छ	४५०००
	चालु भौ नं ५	कार्यक्रमको लागी खर्च भएको भनी आवश्यक कागजात बेगर होटललाई भुक्तानी गर्दा रु २०००० भन्दा सानो टुक्रा टुक्रा बिल जारी गरी भुक्तानी भएको	
	चालु भौ नं ६	पोष्टमार्टमको लागी बोलेरो प्रयोग गरेबापत गाडीधनीले पाउने रकम भौ नं ७६ को टीप्पणी अनुसार १२००० हुनुपर्नेमा बढी रकम भुक्तानी भएकोले बढी रकम जित बहादुर खत्रीबाट असुल उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने,	४६६६
	चालु भौ नं ७	वडा अध्यक्ष तथा वडा सचिवको बैठक भत्ता बापतको रकम प्रदेश राजपत्रमा २०७६ कार्तिक देखी दिने निर्णय भएको तर वडा नं ०५ का वडा अध्यक्ष दिनेश रमौलीलाई श्रावण देखी दिएकाले रकम बढी भुक्तानी भएकोले बढी भएको रकम वडा अध्यक्षबाट उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने,	४५०००
	चालु भौ नं ८	पोष्टमार्टमको लागी बोलेरो प्रयोग गरेबापत गाडीधनीले पाउने रकम भौ नं ७६ को टीप्पणी अनुसार १२००० हुनुपर्नेमा बढी रकम भुक्तानी भएकोले बढी रकम जित बहादुर खत्रीबाट असुल उपर गरी संघिय संचित कोषमा दाखिला गर्नुपर्ने,	८०००
	चालु भौ नं ९	वडा नं ०७ का वडा सचिवलाई भौ नै २३८ बाट मसिर-बैशाख सम्मको खाजा खर्च बापतको रकम भुक्तानी गरेकोले दोहोरो रकम भुक्तानी भएको हुँदा दोहोरो भुक्तानी भएको रकम वडा	२१६००



महालेखापरीक्षकको  
वार्षिक प्रतिवेदन  
२०७९

तीनपाटन गाउँपालिका, सिन्धुली



महालेखापरीक्षकको कार्यालय  
काठमाडौं, नेपाल

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम																												
			४९७	भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो २	जाली, सोलिड	७४०	२६९०७	९०.९७	२६५५९०																												
				जम्मा					९०५६६५९																												
३२			<p><b>एकजाभेटर दर्ता</b></p> <p>गाउँपालिकाको आर्थिक ऐन, २०७७ को दफा ७ को अनुसूची ६ मा देहाय बमोजिम सवारी साधन दर्ता कर लाग्ने व्यवस्था छ । देहायका चेनवाला एकजाभेटर पालिकामा दर्ता नभएको पाइएकोले दर्ता गरी ऐनको व्यवस्था बमोजिमको कर संचित कोष दाखिला हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>सवारी साधन</th> <th>दर्ता दर</th> </tr> </thead> <tbody> <tr> <td>९७</td> <td>बेल्डार सान्दाने दर्के सडक</td> <td>ब्लु ओसन विल्डर्सको चेनवाला जेसिवि</td> <td>९००००</td> </tr> <tr> <td>९८२</td> <td>पचरंग सिकारीडाडाँ असारेभट्टी सडक</td> <td>लंगुरठाकुर कन्सट्रक्सन एण्ड सप्लायर्स</td> <td>९००००</td> </tr> <tr> <td>२०८</td> <td>साउनेखोल्सी डाडाँटोल सडक</td> <td>कमलासिन्धु कन्सट्रक्सन</td> <td>९००००</td> </tr> <tr> <td>४०४</td> <td>सौरा बाटो निर्माण</td> <td>दाहाल निर्माण सेवा</td> <td>९००००</td> </tr> <tr> <td>२</td> <td>मुख्य सडक मर्मत तथा ग्राभेल</td> <td>नेवार निर्माण सेवा एण्ड सप्लायर्स</td> <td>९००००</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>५००००</td> </tr> </tbody> </table>						भौ.न	उपभोक्ता समिति	सवारी साधन	दर्ता दर	९७	बेल्डार सान्दाने दर्के सडक	ब्लु ओसन विल्डर्सको चेनवाला जेसिवि	९००००	९८२	पचरंग सिकारीडाडाँ असारेभट्टी सडक	लंगुरठाकुर कन्सट्रक्सन एण्ड सप्लायर्स	९००००	२०८	साउनेखोल्सी डाडाँटोल सडक	कमलासिन्धु कन्सट्रक्सन	९००००	४०४	सौरा बाटो निर्माण	दाहाल निर्माण सेवा	९००००	२	मुख्य सडक मर्मत तथा ग्राभेल	नेवार निर्माण सेवा एण्ड सप्लायर्स	९००००	जम्मा			५००००	५०,०००
भौ.न	उपभोक्ता समिति	सवारी साधन	दर्ता दर																																		
९७	बेल्डार सान्दाने दर्के सडक	ब्लु ओसन विल्डर्सको चेनवाला जेसिवि	९००००																																		
९८२	पचरंग सिकारीडाडाँ असारेभट्टी सडक	लंगुरठाकुर कन्सट्रक्सन एण्ड सप्लायर्स	९००००																																		
२०८	साउनेखोल्सी डाडाँटोल सडक	कमलासिन्धु कन्सट्रक्सन	९००००																																		
४०४	सौरा बाटो निर्माण	दाहाल निर्माण सेवा	९००००																																		
२	मुख्य सडक मर्मत तथा ग्राभेल	नेवार निर्माण सेवा एण्ड सप्लायर्स	९००००																																		
जम्मा			५००००																																		
३३			<p><b>जिर्गाहा चकमके मोटरबाटो निर्माण</b></p> <p>जिर्गाहा चकमके मोटरबाटो निर्माणका लागि रु ९५४९६९३।००(भ्याट र पि एस सहित ) को लागत अनुमान बनाई ठेक्का आह्वान गरेको सम्बन्धमा देखिएका व्यहोराहरु निम्नानुसार छन ।</p>																																		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३३.४			पालिकाले समयमा पहिलो पटकको सूचनामा ऐन बमोजिम दोस्रो घटी रु ३६५८७७५।५६ ( भ्याट र पि एस बाहेक ५६.७२% घटी) कवोल गर्ने पुलामी आर आर टी जे भी तीनपाटन ५ सँग सम्झौता गरी कार्य अगाडि नबढाएको तथा २०७७।१२।१९ मा दोस्रोपटक सूचना प्रकाशन गरी मिति २०७८।२।१७ र मिति २०७८।३।२० मा कार्यसम्पन्न गर्ने गरी रु ४९४९४२९।८०(४९.२४% घटी) मा सम्झौता गरेको छ । प्रदेश समपूरकबाट प्राप्त अनुदानको आर्थिक वर्षको अन्त्यमा आई ठेक्का गरेको कारण आषाढ मसान्तसम्म रु ६५२९३५।००(९३%) मात्र कार्य भई सोही अनुसार भुक्तानी भएको छ । पालिकाले निर्माण व्यवसायीसँग म्याद थप समेत नगरेको र उक्त निर्माण कार्य अधुरै रहन गएको छ । समयमा ठेक्का गरी कार्यसम्पन्न गराउनेतर्फ पालिकाले ध्यान दिनुपर्दछ ।	
३४			<b>बढी भुक्तानी</b> स्वास्थ्य क्लिनिक भवन वडा नं ५ मा निर्माणका लागि राज विल्डर्स र पालिकाबीच रु ३७९३४५७।८४ मा सम्झौता भई कार्य अगाडि बढाएकोमा आषाढ मसान्तसम्म रु.३४९५००३।०० को नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदन पेश भएको छ । पालिकाले भौचर नं १६ बाट रु १९३४०३४।००, भौचर नं २९ बाट रु ८८९९२९।०० र भौचर नं ४५ बाट रु ८७०९३३।०० समेत रु ३५४३२८८।०० भुक्तानी दिएको पाइयो । घटी कार्यसम्पन्न हुदाँ समेत रु ९२८२८५।०० बढी भुक्तानी दिएको रकम १० प्रतिशत व्याजसहित असुल हुनुपर्ने रु	१४९,९९३
३५			<b>चिसापानी डकाहा चकमके बाहुनतिल्पुड नवलपुर सडक (पहिलो ठेक्का)</b> चिसापानी डकाहा चकमके बाहुनतिल्पुड नवलपुर सडक (पहिलो ठेक्का)को सम्बन्धमा देखिएका व्यहोराहरु निम्नानुसार छन:	
३५.१			चिसापानी डकाहा चकमके बाहुनतिल्पुड नवलपुर सडक निर्माणका लागि पालिकाले रु ९५८९४४७।०० (भ्याट र पि एस सहितको ) लागत अनुमान बनाई बोलपत्र आह्वान गरेको छ । लागत अनुमानको आइटम नं ७,८,९,१० मा ३२८९२ घ.मि. नरम माटो, ३९९०० घ.मि.कडा माटो , ४०६ घ.मि नरम चट्टान र ४०३६ घ.मि. कडा चट्टान खन्ने कार्यको प्रति घनमिटर दर क्रमशः रु ५४, ६४,८९ र ९३८ मू.अ.कर र ओभरहेड सहितको रहेकोमा उक्त कामको लागत अनुमान रु ४३५२९९४।०० कायम हुनुपर्नेमा पुनः भ्याट जोडी रु ४९९७९७९।०० कायम भई ठेक्का भएकोले रु ५६५७८५।०० बढीको लागत अनुमान भएको छ । सो कारणले गर्दा भ्याट र पि.एस.सहित रु ९०९५६६२।०० लागत अनुमान कायम भई ठेक्का हुनुपर्नेमा रु ९५८९४४७।०० (भ्याट र पि एस सहितको ) लागत अनुमान कायम भई ठेक्का आह्वान भएको छ ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
३५.२			पालिका र निर्माण व्यवसायी थापा निर्माण सेवावीच रु ३६०६८५२।००(भ्याट र पि एस सहितको ६२% घटि ) मा २०७८।३।३० सम्ममा कार्यसम्पन्न गर्ने गरी सम्झौता गरी कार्य अगाडि बढाएकोमा हालसम्म भौ न २५३ बाट रु ७१९६६५।०० र भौ न ४९४ बाट रु १९४५७८।०० गरी जम्मा रु ९१४२४३।००(२५%) कार्यसम्पन्न भई भुक्तानी भएको छ ।																									
३५.३			उक्त ठेक्काको २५% मात्र कार्यसम्पन्न भएकोमा हालसम्म म्याद थप भएको छैन । निर्माण व्यवसायिलाई पालिकाले समयमा प्रोग्राम अपडेट माग्ने र ठेक्का म्याद भित्र कार्यसम्पन्न गराउन नसकेको देखिन्छ । घटीमा ठेक्का पारी काम ओगट्ने र सम्झौता अनुरूप काम नगर्ने प्रवृत्तिले गर्दा यो आयोजनाको ७५% काम अधुरो रहन गएको छ ।																									
३६			<p><b>परामर्श सेवा</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२ मा परामर्श सेवाको लागत अनुमान सम्बन्धी व्यवस्था छ । परामर्श सेवाको लागत अनुमान तयार गर्दा नियम ९ को अधिनमा रही लागत अनुमान तयार गर्नुपर्दछ । त्यस्तो लागत अनुमान तयार गर्दा अनुसूची १(क) को ढाचाँमा रही बनाउनुपर्ने र अनुसूची १(क) अनुसार कार्यालयको व्यवस्थापन खर्च कुल लागत अनुमानको ५% राख्नुपर्ने व्यवस्था छ । पालिकाले देहायका योजनाहरुको IEE गर्दा नियमावली बमोजिम ५% व्यवस्थापन खर्च राख्नुपर्नेमा १५% राखी लागत अनुमान तयार गरेको छ र लागत अनुमानकै हाराहारीमा कोटेशन स्वीकृत गरी भुक्तानी गरेको छ । नियमावलीको व्यवस्था भन्दा बढी लागत अनुमान बनाई देहायका परामर्शदातालाई बढी भुक्तानी दिएको रकम असुल हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>परामर्श दाता</th> <th>लागत अनुमान</th> <th>सम्झौता रकम</th> <th>भुक्तानी हुनुपर्ने व्यवस्थापन खर्च (५%)</th> <th>भुक्तानी भएको व्यवस्थापन खर्च (१५%)</th> <th>बढी भुक्तानी रकम (१०%)</th> </tr> </thead> <tbody> <tr> <td>बागेश्वरी सिभिल कन्सल्ट प्रालि</td> <td>४९९०१०</td> <td>४९७७६५</td> <td>१९२००</td> <td>५७६००</td> <td>३८४००</td> </tr> <tr> <td>रिदान कन्सल्ट प्रा लि</td> <td>४९९०१०</td> <td>४९८३३०</td> <td>१९२००</td> <td>५७६००</td> <td>३८४००</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td></td> <td>७६८००</td> </tr> </tbody> </table>	परामर्श दाता	लागत अनुमान	सम्झौता रकम	भुक्तानी हुनुपर्ने व्यवस्थापन खर्च (५%)	भुक्तानी भएको व्यवस्थापन खर्च (१५%)	बढी भुक्तानी रकम (१०%)	बागेश्वरी सिभिल कन्सल्ट प्रालि	४९९०१०	४९७७६५	१९२००	५७६००	३८४००	रिदान कन्सल्ट प्रा लि	४९९०१०	४९८३३०	१९२००	५७६००	३८४००	जम्मा					७६८००	७६,८००
परामर्श दाता	लागत अनुमान	सम्झौता रकम	भुक्तानी हुनुपर्ने व्यवस्थापन खर्च (५%)	भुक्तानी भएको व्यवस्थापन खर्च (१५%)	बढी भुक्तानी रकम (१०%)																							
बागेश्वरी सिभिल कन्सल्ट प्रालि	४९९०१०	४९७७६५	१९२००	५७६००	३८४००																							
रिदान कन्सल्ट प्रा लि	४९९०१०	४९८३३०	१९२००	५७६००	३८४००																							
जम्मा					७६८००																							



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
४२			<p><b>एजबिल्ट ड्रइङ</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ मा खरिद सम्झौता बमोजिम निर्माण कार्य भएको ३० दिन भित्र निर्माण व्यवसायिले निर्माण भएबमोजिको (एजबिल्ट नक्शा) पेस गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी कार्यालय र निर्माण व्यवसायी बिच भएको सम्झौताको Special condition of contract को GCC 71.2 मा निर्माण व्यवसायीले कार्यसम्पन्न गरेको ३० दिनभित्र एजबिल्ट ड्रइङ पेश गर्नुपर्ने नगरेमा रु. २० हजार रोक्का गरिने उल्लेख छ। तर यसवर्ष निर्माण सम्पन्न भएका देहायअनुसारका निर्माण कार्यको अन्तिम बिल बापत निर्माण व्यवसायीलाई भुक्तानी दिएकोमा लेखा परिक्षण अवधि २०७८/११/१ सम्म पनी एजबिल्ट ड्रइङ पेश भएको पाईएन। तसर्थ एजबिल्ट ड्रइङ पेश नभएकोले असुल हुनुपर्ने देखिएको रकम रु.</p> <table border="1"> <thead> <tr> <th>आयोजना</th> <th>निर्माण व्यवसायी</th> <th>वापत</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>डाडाँगाउ सिपाली चारघरे खानी छिलिडबास धापचौकी सडक</td> <td>अमर निर्माण सेवा</td> <td>एज विल्ट</td> <td>२००००</td> </tr> <tr> <td>झो पु सिक्रे सिसाउबोट माथिल्लो बजार चकमके</td> <td>पुलामी RRT जे भी</td> <td>एज विल्ट</td> <td>२००००</td> </tr> <tr> <td>वडा कार्यालय भवन वडा नं ३</td> <td>अधिकारी कन्सट्रक्सन</td> <td>एज विल्ट</td> <td>२००००</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>६००००</td> </tr> </tbody> </table>	आयोजना	निर्माण व्यवसायी	वापत	रकम	डाडाँगाउ सिपाली चारघरे खानी छिलिडबास धापचौकी सडक	अमर निर्माण सेवा	एज विल्ट	२००००	झो पु सिक्रे सिसाउबोट माथिल्लो बजार चकमके	पुलामी RRT जे भी	एज विल्ट	२००००	वडा कार्यालय भवन वडा नं ३	अधिकारी कन्सट्रक्सन	एज विल्ट	२००००	जम्मा			६००००	६०,०००
आयोजना	निर्माण व्यवसायी	वापत	रकम																					
डाडाँगाउ सिपाली चारघरे खानी छिलिडबास धापचौकी सडक	अमर निर्माण सेवा	एज विल्ट	२००००																					
झो पु सिक्रे सिसाउबोट माथिल्लो बजार चकमके	पुलामी RRT जे भी	एज विल्ट	२००००																					
वडा कार्यालय भवन वडा नं ३	अधिकारी कन्सट्रक्सन	एज विल्ट	२००००																					
जम्मा			६००००																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
				४२६	कालीमाटी गणस्थान सडक मर्मत	३६४९८३	
				जम्मा		५८४४९४२	
५०			<p><b>सामी परियोजना</b></p> <p>सुरक्षित आप्रवासन परियोजना (सामी) तेस्रो चरणको कार्यक्रमका लागि यो वर्ष तीनपाटन गाउँपालिकामा कार्यक्रम सञ्चालन गरी रिलिफ नेपाल नामक संस्थालाई जम्मा रु. १८००००० विनियोजन भई आएकोमा बिभिन्न भौचरबाट गरी रु.१६५४०५२ (कर कट्टीपछी ) रु. १६३२०९९ भुक्तानी गरेको छ। सुरक्षित आप्रवासनको परियोजनाको कार्यक्रम सञ्चालनका लागि बार्षिक रुपमा रिलिफ नेपाल सँग सम्झौता गरी सम्झौता अनुरूपको कार्यसम्पन्नको कागजात संलग्न गरी पेश भएपश्चात भुक्तानी दिनुपर्नेमा यो बर्षको लागि पालिका र रिलिफ नेपालबिच सम्झौता भएको तथा सम्झौता नविकरण भएको प्रमाण पेश नभएकोले सो को प्रमाण पेश गर्नुपर्ने रु.</p>				१,६३२,०९९
५१			<p><b>आन्तरिक लेखापरीक्षणबाट कायम व्यहोराहरू</b></p> <p>स्थानीय सरकार संचालन ऐन, २०७४ को खफा ७७(३) मा आन्तरिक लेखापरीक्षणमा औल्याइएका व्यहोराहरू अन्तिम लेखापरीक्षण हुनुभन्दा अगावै सम्परीक्षण गराउनुपर्ने व्यवस्था छ । आन्तरिक लेखापरीक्षणबाट देखिएका व्यहोराहरू अन्तिम लेखापरीक्षण हुँदासम्म फर्स्यौट नभएका निम्नानुसार व्यहोराहरू कायम गरिएको छः</p>				
५१.१			<p><b>बढी भुक्तानी:</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ अनुसार खर्चका बिल भरपाई सहित त्यसलाई पुष्ट्याई गर्ने कागजात सहितको लेखा राखनुपर्ने र भुक्तानी गर्दा रीत पुगे नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । पालिका यस वर्ष निम्नानुसार उपभोक्ता समितिलाई कार्यसम्पन्न प्रतिवेदनमा भन्दा बढी भुक्तानी दिएको रकम असुल गर्नुपर्ने रु.</p>				३१,६९०
			१०९/२०७७-११-२०	सान्धाने सितल छाँया उ.स लाई रकम भुक्तानी गर्दा इट्टाको वालको काम नापी किताब र अन्तिम प्रतिवेदनमा रकम फरक परी बढी भुक्तानी भएकाले सो रकम उ.स.बाट असुल गर्नुपर्ने रु.		४०२६	
			११२/२०७७-११-२०	पहिरे मोटर बाटो उ.स. लाई रकम भुक्तानी गर्दा रडको काममा बढी दर राखी रकम भुक्तानी भएकोले सो रकम उ.स.बाट असुल उपर गर्नुपर्ने रु.		७६१	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम
			११७/२०७७-११-२०	भालुखोला चौतारा संरक्षण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	३४५
			१२०/२०७७-११-२०	माधव काफ्ले लाई अमानत बाट ड्वाईलेट निर्माण भएको तर बढी भुक्तानी भएकाले सो रकम उ.स.बाट असुल उपर गर्नुपर्ने रु.	५१३
			१३०/२०७७-११-२१	ढ्वाङ्ग्रे खाडी साठीमुरे उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	७९१३
			१७६/२०७७-१२-०९	रामेबाहुन मोटरवाटो सोलिड उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	६०८९
			३८२/२०७७-०३-१५	बेलभञ्ज्याङ पल्लो सल्ले सडक उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	४३६२
			४३९/२०७७-०३-२३	खाल्टेखोला मलामी घाट निर्माण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	१३४४
			४४७/२०७७-०३-२५	बोक्सेटार खानेपानी निर्माण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	१०९५
			४५१/२०७७-०३-२५	अधिकारी कुल धर्मशाला निर्माण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	५०२५
			२१७/२०७७-१०-१९	चकमके जनरल स्टोर्सलाई रु१४४८० भुक्तानी दिदाँ कर योग्य रकमको १.५ प्रतिशतले हुन आउने रकम रु२१७ असुल गर्नुपर्ने रु.	२१७

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम
				जम्मा	३१६९०
			१०९/२०७७-११-२०	सान्धाने सितल छाँया उ.स लाई रकम भुक्तानी गर्दा इट्टाको वालको काम नापी किताब र अन्तिम प्रतिवेदनमा रकम फरक परी बढी भुक्तानी भएकाले सो रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	४०२६
			११२/२०७७-११-२०	पहिरे मोटर बाटो उ.स. लाई रकम भुक्तानी गर्दा रडको काममा बढी दर राखी रकम भुक्तानी भएकोले सो रकम उ.स.बाट असुल उपर गर्नुपर्ने रु.	७६१
			११७/२०७७-११-२०	भालुखोला चौतारा संरक्षण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	३४५
			१२०/२०७७-११-२०	माधव काफ्ले लाई अमानत बाट ड्वाइलेट निर्माण भएको तर बढी भुक्तानी भएकाले सो रकम उ.स.बाट असुल उपर गर्नुपर्ने रु.	५१३
			१३०/२०७७-११-२१	ढ्वाङ्ग्रे खाडी साठीमुरे उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	७९१३
			१७६/२०७७-१२-०९	रामेबाहुन मोटरवाटो सोलिड उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	६०८९
			३८२/२०७७-०३-१५	बेलभञ्ज्याङ पल्लो सल्ले सडक उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	४३६२
			४३९/२०७७-०३-२३	खाल्टेखोला मलामी घाट निर्माण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	१३४४
			४४७/२०७७-०३-२५	बोक्सेटार खानेपानी निर्माण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम	१०९५

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम
				भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	
			४५१/२०७७-०३-२५	अधिकारी कुल धर्मशाला निर्माण उ.स लाई रकम भुक्तानी गरेको तर कार्य सम्पन्न प्रतिवेदनमा भन्दा बढी रकम भुक्तानी भएकाले बढी भुक्तानी भएको रकम उ.स.बाट असुल गर्नुपर्ने रु.	५०२५
			२१७/२०७७-१०-१९	चकमके जनरल स्टोर्सलाई रु१४४८० भुक्तानी दिँदा योग्य रकमको १.५ प्रतिशतले हुन आउने रकम रु२१७ असुल गर्नुपर्ने रु.	२१७
				जम्मा	३१६९०
५१.२	२५८	२०७७-११-२८	एउटै होटलबाट एकै दिनमा खाना तथा खाजाको रकम भुक्तानी गर्दा २ लाख भन्दा बढीको भएको तर एकै मितिका बिलहरु टुक्रा पारी २० हजार भन्दा कमको बनाएको देखिएकाले मू.अ. करमा दर्ता भएको होटलबाट कारोबार गर्नुपर्ने देखिएको रु.		५९३,७०५
५२	४१७	२०७८-३-२१	<b>वडा सडक मर्मत ३</b> वडा सडक मर्मत ३ का लागि पालिका र वडा सडक मर्मत ३ उपभोक्ता समिति बीच सम्झौता भई पालिकाबाट रु ४६५३७७।०० भुक्तानी भएको छ । लागत अनुमान तथा प्राविधिक विलमा पहिरो पन्छाउने तथा सडक चौडा पार्ने काम मानिसद्वारा गरिएको भनी नरम माटो ११२५ घ.मि.को प्रति घनमिटर रु.३६०। र कडा माटो १९९ घ.मि.को प्रति घनमिटर रु.४३२। का दरले हुन आउने रकम रु.४९०९६८।०० गणना गरी उपभोक्ताको सहभागिताको रकम कट्टा गरी रु.४६५३७७।०० भुक्तानी दिएको पाइयो । मेसिनद्वारा घटी रकममा गर्न सकिने काम मानिसले खनेको भनी भुक्तानी दिएको सम्बन्धमा विश्वस्त हुन सकिएन । मेसिनद्वारा खनिने गरी लागत अनुमान बनाउँदा नरम माटो खन्ने कामको प्रति घनमिटर रु.४७। र कडा माटो खन्ने कामको प्रति घनमिटर रु.५६। ले रु.६४०१९।०० मा पूरा हुनसक्ने देखिएको छ । घटी रकममा काम गर्न सकिने हुदाँहुँदै पालिकाले बढी दरको प्रयोग गरी पालिकालाई थप ब्यभार पारेको रु		४०१,३५८

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५३			<p><b>सिमलभन्ज्याङ पहिरो नियन्त्रण</b></p> <p>सिमलभन्ज्याङ पहिरो नियन्त्रणका लागि पालिकाबाट रु.५ लाख बजेट विनियोजन भएकोमा रु.४९९०६६।०० को लागत अनुमान बनाई सूचीकृत फर्ममार्फत कोटेशन लिइ उक्त कार्य गर्ने भनी पालिकाले सवैभन्दा घटी कवोल गर्ने थापा कन्सट्रक्सनलाई छनौट गरेको पाइयो । लागत अनुमान बनाउदाँ मूल्य अभिवृद्धि कर सहित रु.४२४६६५।०० को लागत अनुमान कायम हुनुपर्नेमा पुनः रु.५५२०६।०० मू.अ.कर जोडी रु.४७९८७९।०० को लागत अनुमान तयार गरी सोही अनुरूप भुक्तानी भएको छ । मूल्य अभिवृद्धि कर दोहोरो पारी रु.५५२०६।०० बढी भुक्तानी दिएको रकम असुल हुनुपर्ने रु.</p>	५५,२०६
५४	१	२०७८-२-१९	<p><b>रिङ्गे चपलेटी झ्याले विद्युत विस्तार</b></p> <p>रिङ्गे चपलेटी झ्याले विद्युत् विस्तारका लागि पालकाले नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र सिन्धुलीलाई रु.९९९४८२।०० पेशकी उपलब्ध गराएको छ । पालिकाले विद्युत् प्राधिकरणले पठाएको दरमा ढुवानी जोडी तयार गरेको लागत अनुमान भ्याटसहित रु ९५९८८४।०० भएकोमा पेशकी उपलब्ध गराउदाँ मू.अ.कर सहितको लागत अनुमानमा पुनः मू.अ.कर जोडी रु.९९९४८२।०० पेशकी उपलब्ध गराएकोले बढी पेशकी उपलब्ध गराएको रु ३९५९८।०० असुल हुनुपर्ने रु</p>	३९,५९८
५५			<p><b>परिमाण गणनामा त्रुटी</b></p> <p>नापी कितावमा उल्लेख भएको परिमाणका आधारमा ठेक्का वा उपभोक्ता समितिको प्राविधिक बिल तयार गर्नुपर्दछ । पालिकाले भौ.नं. ६४।२०७७।९।२६ बाट वडा नं १ को वडाभरिको मोटरबाटो मर्मत उपभोक्ता समितिलाई सडक सरसफाई सम्बन्धी कार्य गरेको भनी रु ९६०००।०० भुक्तानी दिएको पाइयो । नापी कितावमा नरम माटो ६४६८ घ.मि. (४०%), कडा माटो ५१४८ घ.मि. (३०%) र नरम चट्टान ५१४८ घ.मि. (३०%) गरी जम्मा १७१६२ घ.मि. (१००%) माटो खनेको उल्लेख हुनुपर्नेमा नरम चट्टानमा (६८६४ घ.मि.)४०% परिमाण उल्लेख गरी जम्मा खनेको परिमाणको ११०% गणना भई सोही अनुरूप भुक्तानी भएको पाइयो । नरम चट्टानमा १०% (१७१४ घ.मि.) बढी परिमाण गणना भई रु.७७। का दरले बढी भुक्तानी भएको रकम रु.१३९९७८।०० असुल हुनुपर्ने रु</p>	१३९,९७८

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५६			<p><b>जिर्गाहा चकमके मोटरबाटो निर्माण मर्मत</b></p> <p>जिर्गाहा चकमके मोटरबाटो निर्माण मर्मत उपभोक्ता समिति र पालिका बीच उक्त मोटरबाटो ग्राभेल तथा मर्मतको काम गर्नका लागि मिति २०७८।३।१९ मा सम्झौता भएको छ । नापी तथा प्राविधिक मूल्याङ्कनमा रु.२८०२७३९।०० को कार्यसम्पन्न भई रु.४२२६५३।०० जनश्रमदान कट्टा गरी रु.२३८००८६।०० भुक्तानीका लागि सिफारिश भई आएकोमा सूत्रद्वारा भौ.नं.४९९।२०७८।३।३० मा उपभोक्ता समितिको नाममा रु.२८०२०००।०० को भुक्तानी भएको देखिन्छ । बैक अफ काठमाडौंमा रहेको पालिकाको खाताको स्टेटमेन्ट हेर्दा उक्त उपभोक्ता समितिको नाममा रु.२२३७३४३।०० को चेक काटिएको पाइयो । मिति २०७८।३।३० मा पालिकाले पुनः मेनुअल भौचर उठाई भौचर सच्याई घटी भुक्तानी दिएको जनाएको छ । बैकमा एउटा रकमको चेक काटिने र सूत्रमा एकथरी रकमको भौचर उठाएको सम्बन्धमा यकिन गरी हिसाव मिलान गर्नुपर्ने रु.</p>	५६४,६५७
५७	१३	२०७८-३-२४	<p><b>कार्यसम्पन्न प्रतिवेदन</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ मा निर्माण सम्पन्न भैसकेपछि कार्यसम्पन्न प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था छ । बगरवारी क्वामिनखोला डुम्रेवेशी देव्रेखोला सडक निर्माणका लागि उपभोक्ता समितिलाई पालिकाले लागत अनुमानका आधारमा रु.११३८८०४।०० मा उपभोक्ताको अंश कट्टा गरी रु.९६७९८३।०० भुक्तानी दिएको छ । उक्त कामको नापी तथा कार्यसम्पन्न प्रतिवेदन पेश भएको छैन । नियमावलीको व्यवस्था बमोजिम कार्यसम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने रु.</p>	९६७,९८३
५८			<p><b>ईस्टमेटभन्दा फरक काम</b></p> <p>घागेटार गिन्चउर सिमलटार हुँदै वाडरिडफेदी सडक स्तरोन्नति कार्यको भुक्तानीका सम्बन्धमा देखिएका व्यहोराहरु निम्नानुसार छनः</p>	
५८.१	६	२०७८-३-२३	<p>घागेटार गिन्चउर सिमलटार हुँदै वाडरिडफेदी सडक स्तरोन्नति कामका लागि पालिका र उपभोक्ता समितिबीच मेसिनले नरम माटो, कडा माटो, नरम चट्टान र कडा चट्टान १२४९६ घ.मी. काट्ने कार्य, ६८ घ.मि. ढुङ्गा सोलिड गर्ने, २*१*१ का २० वटा जाली र स्ल्याव वनाउने कार्य र २५०० मिटरमा २७० घ.मि को मानिसद्वारा नाली बनाउने भनी रु.११३१२५४।०० को लागत अनुमान बनाई रु.९६००००।०० पालिकाले व्यहोर्ने गरी सम्झौता भएको छ । नापी तथा प्राविधिक विलमा २६३० मिटरको बाटो खन्ने काम गरेको जनाई १३३१७ घ.मि. मेसिनद्वारा माटो खनेको र ३००० मिटर नाली बनाउन ४२० घ.मि. माटो मानिसद्वारा खनिएको भनिएको छ । लागत अनुमान अनुसार स्टकटचरको काम नगरी सजिलो मात्र काम गरेको पाइयो । लागत अनुमानमा उल्लेख नभएको आइटम नं ३ मा २०० मिटरमा २ मिटर चौडाई र १.४० मिटर उचाईमा ५६० घ.मि. माटो मेसिनले खन्नेको भनी प्रति घनमिटर रु.५६.५० का दरले रु.३१६४०।०० भुक्तानी दिएको सम्बन्धमा स्पष्ट आधार नभएकोले यकिन गर्न नसकिएको रु.</p>	३१,६४०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																		
५८.२			लागत अनुमानको आइटम नं २ मा ३००० मिटर लम्बाई ,०.३० मिटर चौडाई र ०.३० मिटर उचाईमा २७० घ.मि. प्रति घनमिटर रु ३६० का दरले मानिसले माटो खन्ने कार्य गर्ने गरी रु.९७२००।०० को लागत अनुमान बनाएकोमा नापी किताव तथा प्राविधिक विलमा ३००० मिटर लम्बाई, ०.४० मिटर चौडाई र ०.३५ मिटर उचाईमा ४२० घ.मि माटो खनेको जनाई रु.१५१२००।०० भुक्तानी दिएको र उक्त कार्यको चेनेज समेत नखुलाई, सशोधित लागत अनुमान समेत नबनाई रु.५४०००।०० बढी भुक्तानी दिएको रकम असुल हुनुपर्ने रु.	५४,०००																																		
५९			<p><b>सडकभन्दा बढी लम्बाइमा नाली</b></p> <p>पहाडी भिरालो बाटोमा भित्ता तर्फ एक तर्फी सडकमा नाली निर्माण गर्दा नालीको लम्बाई अधिकतम सडकको लम्बाई बराबरको मात्र हुनुपर्दछ । तर पालिकाले तयार गरेको नापी किताव अनुसार तपशिल बमोजिमको सडक योजनामा सडकको लम्बाई भन्दा लामो नाली निर्माण भएको देखिन्छ । उक्त नालीको चेनेज समेत खुलाएको पाइएन । जसबाट उक्त नाली निर्माण कार्यमा तपशिल बमोजिमको बढी भुक्तानी भएको रकम असुल हुनुपर्ने देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th rowspan="2">भौ.न</th> <th rowspan="2">निर्माण कार्य</th> <th rowspan="2">सडकको लम्बाई</th> <th rowspan="2">नालीको लम्बाई</th> <th colspan="2">सडक भन्दा नालीको बढी</th> <th rowspan="2">दर</th> <th rowspan="2">बढी भुक्तानी</th> </tr> <tr> <th>लम्बाई मि.</th> <th>परिमाण घ.मि</th> </tr> </thead> <tbody> <tr> <td>८८</td> <td>कम्मरखोला बतासे सोलुगे खोरभन्ज्याङ मोटरबाटो</td> <td>३३६०</td> <td>३५००</td> <td>१४०</td> <td>६१</td> <td>३६०</td> <td>२१९६०</td> </tr> <tr> <td>९३</td> <td>अधुरो बाहुनडाडाँ कोद्वे सडक निर्माण</td> <td>९२०</td> <td>१२३०</td> <td>३१०</td> <td>२४</td> <td>४७</td> <td>११२८</td> </tr> <tr> <td colspan="7">जम्मा</td> <td>२३०८८</td> </tr> </tbody> </table>	भौ.न	निर्माण कार्य	सडकको लम्बाई	नालीको लम्बाई	सडक भन्दा नालीको बढी		दर	बढी भुक्तानी	लम्बाई मि.	परिमाण घ.मि	८८	कम्मरखोला बतासे सोलुगे खोरभन्ज्याङ मोटरबाटो	३३६०	३५००	१४०	६१	३६०	२१९६०	९३	अधुरो बाहुनडाडाँ कोद्वे सडक निर्माण	९२०	१२३०	३१०	२४	४७	११२८	जम्मा							२३०८८	२३,०८८
भौ.न	निर्माण कार्य	सडकको लम्बाई	नालीको लम्बाई					सडक भन्दा नालीको बढी				दर	बढी भुक्तानी																									
				लम्बाई मि.	परिमाण घ.मि																																	
८८	कम्मरखोला बतासे सोलुगे खोरभन्ज्याङ मोटरबाटो	३३६०	३५००	१४०	६१	३६०	२१९६०																															
९३	अधुरो बाहुनडाडाँ कोद्वे सडक निर्माण	९२०	१२३०	३१०	२४	४७	११२८																															
जम्मा							२३०८८																															



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
६०			<p><b>जटिल संरचना</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार उपभोक्ता समितिहरुलाई मेशिन, औजार उपकरणहरुको आवश्यक नपर्ने, श्रममूलक कार्यको जिम्मेवारी दिनुपर्ने व्यवस्था रहेको छ । पालिकाले आर.सि.सी. फ्रेम स्ट्रक्चर सहितका भवन लगायतका जटिल प्राविधिक पक्ष समावेश हुने पूर्वाधार संरचना निर्माण कार्य समेत उपभोक्ता समितिहरु मार्फत गराउने गरेको देखियो । यस्ता कार्य व्यावसायिक र अनुभवी निर्माण व्यवसायी फर्मबाट बोलपत्र प्रतिस्पर्धा मार्फत गराउन उपयुक्त हुने देखिन्छ । यसका केही उदाहरणहरु देहाय बमोजिम रहेका छन् :</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>काम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>२३३</td> <td>महिला भवन निर्माण</td> <td>भवन निर्माण</td> <td>११३५०८५</td> </tr> <tr> <td>४३०</td> <td>महिला संजाल भवन निर्माण</td> <td>भवन निर्माण</td> <td>४८००००</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	काम	रकम	२३३	महिला भवन निर्माण	भवन निर्माण	११३५०८५	४३०	महिला संजाल भवन निर्माण	भवन निर्माण	४८००००									
भौ.न	उपभोक्ता समिति	काम	रकम																					
२३३	महिला भवन निर्माण	भवन निर्माण	११३५०८५																					
४३०	महिला संजाल भवन निर्माण	भवन निर्माण	४८००००																					
६१			<p><b>कार्यसम्पन्न प्रतिवेदन</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० अनुसार निर्माण सामग्रीहरुको लागत अनुमान तयार गरी खरिद कारवाही गर्नुपर्ने उल्लेख छ । पालिकाले देहाय अनुसार पाइपहरु तथा सिमेन्ट, ट्याडकी, जाली पटकपटक सोझै खरिद गरी कुन कुन लाभग्राहीलाई कुन कुन सूचांकको आधारमा के कति पाइप दिइएको हो तथा वितरीत पाइप जडान भए नभएको सो समेत खुल्ने प्राविधिक मूल्याडकन समेत समावेश गरेको पाइएन । बजेटमा पाइप तथा सिमेन्ट खरिद तथा वितरण भनी उल्लेख गर्ने गरे तापनि प्रत्येक वडाले माग तथा सूचांकको आधारमा के कति परिमाणमा पाइप लगायतका सामग्रीहरु आवश्यक परेका छन् माग संकलन गरी पालिकामा पठाउने तथा पालिकाले प्रतिस्पर्धाको माध्यमबाट उक्त पाइप लगायतका सामानहरु खरिद गरी तयार गरिएको सूचकांकको आधारमा वितरण गर्ने गरी सुधार गर्नुपर्दछ । साथै उक्त पाइपहरु जडान भएको प्राविधिक विल पेश हुनुपर्ने रू</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>आपूर्तिक</th> <th>विवरण</th> <th>मिटर/बोरा</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>११</td> <td>दुलाल सप्लायर्स</td> <td>२० र ३२ MM का पाइपहरु</td> <td>३५०० मि</td> <td>२६५५००</td> </tr> <tr> <td>११</td> <td>दुलाल सप्लायर्स</td> <td>ओपिसी सिमेन्ट</td> <td>२२३ बोरा</td> <td>२१४१९२</td> </tr> <tr> <td>२०२</td> <td>तीनपाटन सौगात ब्रदर कन्स्ट्रक्सन एण्ड सप्लायर्स</td> <td>विभिन्न साइजका HDPE पाइप र</td> <td>४२२५ मि र ६० बोरा</td> <td>३७२९७३</td> </tr> </tbody> </table>	भौ.न	आपूर्तिक	विवरण	मिटर/बोरा	रकम	११	दुलाल सप्लायर्स	२० र ३२ MM का पाइपहरु	३५०० मि	२६५५००	११	दुलाल सप्लायर्स	ओपिसी सिमेन्ट	२२३ बोरा	२१४१९२	२०२	तीनपाटन सौगात ब्रदर कन्स्ट्रक्सन एण्ड सप्लायर्स	विभिन्न साइजका HDPE पाइप र	४२२५ मि र ६० बोरा	३७२९७३	२,४३४,४६७
भौ.न	आपूर्तिक	विवरण	मिटर/बोरा	रकम																				
११	दुलाल सप्लायर्स	२० र ३२ MM का पाइपहरु	३५०० मि	२६५५००																				
११	दुलाल सप्लायर्स	ओपिसी सिमेन्ट	२२३ बोरा	२१४१९२																				
२०२	तीनपाटन सौगात ब्रदर कन्स्ट्रक्सन एण्ड सप्लायर्स	विभिन्न साइजका HDPE पाइप र	४२२५ मि र ६० बोरा	३७२९७३																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
					सिमेन्ट		
			२०१	निलकमल इन्टरप्राइजेज	HDPE पाइप	१२०० मि	४१९९८
			२१०	श्रेष्ठ मेसिनरी कन्सर्न	६ वटा पम्प र HDPE पाइप	७६० मिटर	२८६८५१
			२२२	चकमके ट्रेडर्स	ह्युमपाइप	२ वटा	३५९९९
			४४४	श्रेष्ठ मेसिनरी कन्सर्न	पम्प तथा केवल	१ थान	४७१४९
			४५७	दुलाल सप्लायर्स	HDPE पाइप	४६३ मि	४६५६९
			४६४	मनिस ट्रेडर्स	HDPE पाइप	४७८ मि	१४००००
			४६३	नविन सप्लायर्स	HDPE पाइप	३७६५ मि	१७०१७८
			४६१	मनिस ट्रेडर्स	HDPE पाइप, ग्याविन बक्स	१३६९ मि र ५० वटा जालि	२७९५००
			४६०	नविन सप्लायर्स	HDPE पाइप	३८४० मि	२३०८५९
			४५९	दुलाल सप्लायर्स	HDPE पाइप	२३५ मि र ट्याडकी १८ पिस	९३२३०
			४९२	तीनपाटन सौगात ब्रदर कन्सट्रक्सन एण्ड सप्लायर्स	HDPE पाइप	१६० मि	१११६४४
			३२९	पुरानो खानेपानी तथा कुलो मर्मतका लागि सिमेन्ट खरिद	ओपिसी सिमेन्ट	१०२ बोरा	९७८२५

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम																																																																																					
			जम्मा				२४३४४६७																																																																																					
६२			<p><b>बढी भुक्तानी</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नर्म्स अनुसार तयार गर्नुपर्ने व्यवस्था छ । पालिकाले तयार गरेको दर विश्लेषण अनुसार मान्छेबाट खन्ने कार्य प्रति घनमिटर रु ३६०।०० र कडा माटोको प्रति घन मिटर रु ४९८।०० र मेसिनद्वारा कडा माटो खन्ने कार्यको प्रति घनमिटर रु ८४।०० दर कायम गरेको छ । पालिकाले देहायका योजनाहरुमा फरक दरको प्रयोग गरी उपभोक्ता समितिसँग सम्झौता गरी सोही दरमा नै भुक्तानी गरेकोले देहायअनुसार रकम बढी भुक्तानी हुन गएको छ । तसर्थ उक्त रकम असूल गरि संचित कोष दाखिला हुनुपर्ने देखिएको रु</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>काम</th> <th>पालिका दर</th> <th>भुक्तानी दर</th> <th>बढी दर</th> <th>परिमाण</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>३७</td> <td>डडुवा मोटरबाटो</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>६४</td> <td>२३१०४</td> </tr> <tr> <td>८९</td> <td>छेमन्दो गुफा अवल मर्मत</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>२७</td> <td>९७४७</td> </tr> <tr> <td>१९७</td> <td>अधेरी कुलो निर्माण</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>८५</td> <td>३०६८५</td> </tr> <tr> <td>२३८</td> <td>प्रावि गहते घेरावारा</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>२०</td> <td>७२२०</td> </tr> <tr> <td>२७७</td> <td>सामतेङ्ग क्षेत्रीय गुम्वा दंगेली भवन</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>१५</td> <td>५४१५</td> </tr> <tr> <td>२७४</td> <td>तीनसिम्ले सहरे सिन्चाई</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>११४</td> <td>४११५४</td> </tr> <tr> <td>३९४</td> <td>बहुलीछागाँ नरापुरडाडाँ सिन्चाई</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>१५</td> <td>५४१५</td> </tr> <tr> <td>४०४</td> <td>सिपाली गुम्वा व्यवस्थापन</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>२८</td> <td>१०१०८</td> </tr> <tr> <td>४७८</td> <td>शिवमन्दिर निर्माण</td> <td>मानिसद्वारा खन्ने</td> <td>३६०</td> <td>७२१</td> <td>३६१</td> <td>१७</td> <td>६१३७</td> </tr> <tr> <td>४८९</td> <td>लाम्पानटार युवा क्लव</td> <td>मानिसद्वारा खन्ने</td> <td>४९८</td> <td>७२१</td> <td>२२३</td> <td>३८</td> <td>८४७४</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	काम	पालिका दर	भुक्तानी दर	बढी दर	परिमाण	बढी भुक्तानी	३७	डडुवा मोटरबाटो	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	६४	२३१०४	८९	छेमन्दो गुफा अवल मर्मत	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	२७	९७४७	१९७	अधेरी कुलो निर्माण	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	८५	३०६८५	२३८	प्रावि गहते घेरावारा	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	२०	७२२०	२७७	सामतेङ्ग क्षेत्रीय गुम्वा दंगेली भवन	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	१५	५४१५	२७४	तीनसिम्ले सहरे सिन्चाई	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	११४	४११५४	३९४	बहुलीछागाँ नरापुरडाडाँ सिन्चाई	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	१५	५४१५	४०४	सिपाली गुम्वा व्यवस्थापन	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	२८	१०१०८	४७८	शिवमन्दिर निर्माण	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	१७	६१३७	४८९	लाम्पानटार युवा क्लव	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	३८	८४७४	१९१,७९०
भौ.न	उपभोक्ता समिति	काम	पालिका दर	भुक्तानी दर	बढी दर	परिमाण	बढी भुक्तानी																																																																																					
३७	डडुवा मोटरबाटो	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	६४	२३१०४																																																																																					
८९	छेमन्दो गुफा अवल मर्मत	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	२७	९७४७																																																																																					
१९७	अधेरी कुलो निर्माण	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	८५	३०६८५																																																																																					
२३८	प्रावि गहते घेरावारा	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	२०	७२२०																																																																																					
२७७	सामतेङ्ग क्षेत्रीय गुम्वा दंगेली भवन	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	१५	५४१५																																																																																					
२७४	तीनसिम्ले सहरे सिन्चाई	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	११४	४११५४																																																																																					
३९४	बहुलीछागाँ नरापुरडाडाँ सिन्चाई	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	१५	५४१५																																																																																					
४०४	सिपाली गुम्वा व्यवस्थापन	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	२८	१०१०८																																																																																					
४७८	शिवमन्दिर निर्माण	मानिसद्वारा खन्ने	३६०	७२१	३६१	१७	६१३७																																																																																					
४८९	लाम्पानटार युवा क्लव	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	३८	८४७४																																																																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम	
			२२	मा.वि सिसाबोटे	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	३३	७३५९	
			३७	लक्ष्मी प्रा वि केरावारी	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	२४	५३५२	
			३६	नारायणपुर प्रावि	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	२४	५३५२	
			३५	मावि शिसावोटे	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	३३	७३५९	
			३५	मा वि हलिडाडाँ	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	३९	८६९७	
			३२	जनसेवी मा वि रिठ्ठे	मानिसद्वारा खन्ने	४९८	७२१	२२३	२४	५३५२	
			४००	फेदी कुलो निर्माण	मेसिनद्वारा कडा माटो खन्ने काम	८४	१२०	३६	१३५	४८६०	
				जम्मा						१९१७९०	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
६३			<p><b>चेनेज नखुलाएको</b></p> <p>कुनै पनि सडक सम्बन्धी कार्य जस्तै सडक कटिड, सोलिड आदिको भुक्तानी दिदाँ विस्तृत नापी सहित चेनेज खुलाई भुक्तानी दिनुपर्दछ । पालिकाले देहायका योजनाहरुमा चेनेज नखुलाई देहाय बमोजिम रकम भुक्तानी गरेको छ । चेनेज नखुलाई भुक्तानी दिने प्रवृत्तिमा सुधार गर्नुपर्दछ । यसका उदहारणहरु देहायबमोजिम छन:</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>काम</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>३४</td> <td>कालीमाटी कुडुले बाटो मर्मत</td> <td>३७०२ घ.मि माटो खन्ने काम</td> <td>१९२०००</td> </tr> <tr> <td>४०</td> <td>आरुबोट भन्ज्याङ सल्ले हिराथुम्की सडक</td> <td>१६४९ घ.मि माटो खन्ने काम</td> <td>१९२०००</td> </tr> <tr> <td>१७२</td> <td>पचरड सिकारीडाडाँ बाटो स्तरोन्नति</td> <td>३८६७ घ.मि माटो खन्ने काम</td> <td>१८५३०६</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>५६९३०६</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	काम	भुक्तानी रकम	३४	कालीमाटी कुडुले बाटो मर्मत	३७०२ घ.मि माटो खन्ने काम	१९२०००	४०	आरुबोट भन्ज्याङ सल्ले हिराथुम्की सडक	१६४९ घ.मि माटो खन्ने काम	१९२०००	१७२	पचरड सिकारीडाडाँ बाटो स्तरोन्नति	३८६७ घ.मि माटो खन्ने काम	१८५३०६	जम्मा			५६९३०६	
भौ.न	उपभोक्ता समिति	काम	भुक्तानी रकम																					
३४	कालीमाटी कुडुले बाटो मर्मत	३७०२ घ.मि माटो खन्ने काम	१९२०००																					
४०	आरुबोट भन्ज्याङ सल्ले हिराथुम्की सडक	१६४९ घ.मि माटो खन्ने काम	१९२०००																					
१७२	पचरड सिकारीडाडाँ बाटो स्तरोन्नति	३८६७ घ.मि माटो खन्ने काम	१८५३०६																					
जम्मा			५६९३०६																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम															
६४			<p><b>हेभी इक्वीपमेन्टको प्रयोग</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को नियम उपनियम (९) मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा डोजर, एक्साभेटर, लोडर, रोलर, ग्रेडर जस्ता हेभी मेशिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ । सो नियमावलीको प्रतिबन्धात्मक वाक्यांशमा लागत अनुमान तयार गर्दाको समयमा हेभी मेशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य भनी उल्लेख भएको रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिशमा सार्वजनिक निकायबाट सहमति लिई त्यस्ता मेशिन प्रयोग गर्न सकिने उल्लेख छ । पालिका अन्तर्गत सञ्चालित अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित योजनाका उपभोक्ता समितिहरूले डोजर, एक्साभेटर लगायतका हेभी मेशिन प्रयोग गर्ने गरेको पाइए तापनि नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित प्राविधिकको सिफारिश गराई गाउँ कार्यपालिकाको कार्यालयबाट सहमति लिएको पाइएन । यसका केही उदाहरणहरू यसप्रकार रहेका छन् । नियमावलीको ब्यबस्था अनुरूप कार्य गराउनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>भौ .न</th> <th>उपभोक्ता समिति</th> <th>काम</th> <th>प्रयोग गरेको हेभी इक्वीपमेन्ट</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>मा.वि रिठ्ठे देखि किडरिड भन्ज्याङ सम्म सडक</td> <td>सडक खन्ने</td> <td>एक्जाभेटर र ब्रेकर</td> <td>८७२३६०</td> </tr> <tr> <td>१३</td> <td>वयरवोट हर्भन्ज्याङ धापाचौकी सडक</td> <td>सडक खन्ने</td> <td>एक्जाभेटर र ब्रेकर</td> <td>९६०३२८</td> </tr> </tbody> </table>	भौ .न	उपभोक्ता समिति	काम	प्रयोग गरेको हेभी इक्वीपमेन्ट	भुक्तानी	१	मा.वि रिठ्ठे देखि किडरिड भन्ज्याङ सम्म सडक	सडक खन्ने	एक्जाभेटर र ब्रेकर	८७२३६०	१३	वयरवोट हर्भन्ज्याङ धापाचौकी सडक	सडक खन्ने	एक्जाभेटर र ब्रेकर	९६०३२८	
भौ .न	उपभोक्ता समिति	काम	प्रयोग गरेको हेभी इक्वीपमेन्ट	भुक्तानी															
१	मा.वि रिठ्ठे देखि किडरिड भन्ज्याङ सम्म सडक	सडक खन्ने	एक्जाभेटर र ब्रेकर	८७२३६०															
१३	वयरवोट हर्भन्ज्याङ धापाचौकी सडक	सडक खन्ने	एक्जाभेटर र ब्रेकर	९६०३२८															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																			
६५			<p><b>रीतपूर्वक कर वीजक</b></p> <p>मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को उपनियम १७ मा कुनै वस्तु वा सेवा आपूर्ति गर्दा सोही नियमावलीको अनुसूची ५ र ५(ख) बमोजिमको ढाचाँमा कर बिजक जारी गर्नुपर्ने व्यवस्था छ । देहायका उपभोक्ता समितिले पेश गरेका विल परीक्षण गर्दा वीजकमा वीजक नं उल्लेख नभएका तथा हातले वीजक नं उल्लेख गरेको पाइयो । रीतपूर्वक कर विजक जारी गरेको नपाइएकोले देहायका वीजकहरुको कर समायोजन प्रमाण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>निर्माण व्यवसायी</th> <th>बिजक नं</th> <th>विजक मिति</th> <th>रकम</th> <th>मु.अ कर</th> </tr> </thead> <tbody> <tr> <td>१३</td> <td>रुचानी छछरे पाङ्ग्रेपानी झुगाँ र लुकुवा मोटरबाटो</td> <td>थापा कन्सट्रक्सन</td> <td>४०</td> <td>२०७८।३।२०</td> <td>३८३२९६</td> <td>४४०९६</td> </tr> <tr> <td>१४</td> <td>बगरबारीडुम्रेवेशी देब्रेखोला सडक</td> <td>बालाजोर कन्सट्रक्सन</td> <td>४५</td> <td>२०७८।३।१६</td> <td>११३०००</td> <td>१३०००</td> </tr> <tr> <td>२५</td> <td>सावि वडाँ नं ५ मोटरबाटो सफा उ स</td> <td>दाजाभई चकमके कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालि</td> <td>५</td> <td>२०७७।८।११</td> <td>१४४४६०</td> <td>१६६४०</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td></td> <td>७३७३६</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	निर्माण व्यवसायी	बिजक नं	विजक मिति	रकम	मु.अ कर	१३	रुचानी छछरे पाङ्ग्रेपानी झुगाँ र लुकुवा मोटरबाटो	थापा कन्सट्रक्सन	४०	२०७८।३।२०	३८३२९६	४४०९६	१४	बगरबारीडुम्रेवेशी देब्रेखोला सडक	बालाजोर कन्सट्रक्सन	४५	२०७८।३।१६	११३०००	१३०००	२५	सावि वडाँ नं ५ मोटरबाटो सफा उ स	दाजाभई चकमके कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालि	५	२०७७।८।११	१४४४६०	१६६४०		जम्मा					७३७३६	७३,७३६
भौ.न	उपभोक्ता समिति	निर्माण व्यवसायी	बिजक नं	विजक मिति	रकम	मु.अ कर																																	
१३	रुचानी छछरे पाङ्ग्रेपानी झुगाँ र लुकुवा मोटरबाटो	थापा कन्सट्रक्सन	४०	२०७८।३।२०	३८३२९६	४४०९६																																	
१४	बगरबारीडुम्रेवेशी देब्रेखोला सडक	बालाजोर कन्सट्रक्सन	४५	२०७८।३।१६	११३०००	१३०००																																	
२५	सावि वडाँ नं ५ मोटरबाटो सफा उ स	दाजाभई चकमके कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालि	५	२०७७।८।११	१४४४६०	१६६४०																																	
	जम्मा					७३७३६																																	
६६			<p><b>जालीमा बढी भुक्तानी</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नर्म्स अनुसार लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । पालिकाले तयार गरेको दर विश्लेषण अनुसार ग्याविन तार खरिद गरी मान्छेद्वारा बुनिएको २*१*१ को heavy hexagonal जालीको प्रति बक्स(स्टोन फिलिड सहित) रु ८७२३।००, कमर्शियलको रु ८११२।०० र मेसिनमेड जालीको प्रतिबक्स रु ७८०५।०० रहेको छ । त्यसैगरी ३*१*१ को heavy hexagonal मानिसद्वारा बुनिएको जालीको प्रतिबक्स रु १२८१९।०० र मेसिनमेडको प्रतिबक्स रु १११४२।०० रहेको छ । पालिकाले देहायका आयोजनाहरुमा मेसिनमेड</p>	३८६,९४२																																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम		
			जाली खरिद गरी हेन्डमेडको रकम भुक्तानी दिने गरी लागत अनुमान बनाई सोही अनुरूप भुक्तानी दिएको पाइयो । मेसिनमेड जाली प्रयोग भएको अवस्थामा हेन्डमेड जालीको रकम भुक्तानी दिएको देहाय बमोजिमको रकम असुल हुनुपर्ने रु								
				भौ.न	उपभोक्ता समिति	विवरण	मेसिनमेड जालीको पालिका दर	हेन्डमेड जालीको पालिका दर	बढी दर	परिमाण	बढी भुक्तानी
				१३	रुचानी छर्छरे पाङ्ग्रेपानी झुङगा लुकुवा मोटरबाटो निर्माण	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	३८	३४८८४
				१७	बेल्टार सान्दाने दर्के सडक स्तरोन्नती	२*१*१ को heavy hexagonal	६१६५	६४८१	३१६	३७	११६९२
				३	निमावि कालीमाटी भौतिक सुधार तथा पहिरो नियन्त्रण	२*१*१ को commercial	७४६६	८११२	६४६	४८	३१००८
				१४	बगरबारी डुम्रेवेशी देव्रेखोला सडक	२*१*१ को commercial	७४६६	८११२	६४६	४०	२५८४०
				५२	क्वामिन फडिरे खोल्सा मर्मत	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	१६	१४६८८
				६६	ढडढडे खोल्सा तच्का निर्माण	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	१०	९१८०
				१०९	मनोज आले(जरायोटारचोक्टी सडक)	२ *१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	१०	९१८०
				९८	टाउकेडाँडा किराते बाटो मर्मत	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	२५	२२९५०



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			१६४	सान्धाने भन्ज्याड जाली निर्माण	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	१२	११०१६
			१६४	सान्धाने भन्ज्याड जाली निर्माण	३*१*१ को heavy hexagonal	१११४२	१२८१९	१६७७	४	६७०८
			३२६	गैरीखानी बमराबटे सडक	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	१३	११९३४
			३९९	भिम ब.सार्की (गायत्री मन्दिर धारापानी)	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	१०	९१८०
			३९६	गोठडाडाँ जुम्लिड सालुके झ्यालेरिङ्गे सडक	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	५२	४७७३६
			४०२	वडा स्तरीय फुटवल मैदान निर्माण सान्धाने	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	३३	३०२९४
			४१७	वडा कार्यालय घडेरी निर्माण	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	५८	५३२४४
			४९७	भालुखोला सुन्दरफाटँ लाम्पान्टार क्याम्पस माथिल्लो १	२*१*१ को heavy hexagonal	७८०५	८७२३	९१८	२६	२३८६८
					३*१*१ को heavy hexagonal	१११४२	१२८१९	१६७७	२०	३३५४०
			जम्मा							३८६९४२

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																				
६७			<p><b>घटी विल</b></p> <p>माटो कटिडका लागि पालिकाले तयार गर्दा नर्म्स तथा दर विश्लेषण अनुसार १०० % मेसिन हुने गरी तयार गरेको छ । उपभोक्ता समितिले पेश गरेको विल भर्पाइ पेश गर्दा सोही अनुपातमा विल तथा भर्पाइहरु पेश गर्नुपर्नेमा देहायका उपभोक्ता समितिको विल परीक्षण गर्दा सो भन्दा फरक हुने गरी मेसिनतर्फको पार्ट घटाई डोर हाजिरी तयार गरी लागत अनुमानसँग बराबर हुने गरी भर्पाइहरु पेश गरेको देखियो । जसले गर्दा उपभोक्ता समितिले कम परिमाणमा कार्य गरी भुक्तानी प्रयोजनको लागि डोर हाजिरी तयार गर्ने अथवा घटी कार्य गरी बढी भुक्तानीको विल तयार गरी तथा कम रकमको मूल्य अभिवृद्धि वीजक प्राप्त गरी कर छली गर्ने जस्तो जोखिम देखिएको छ । यस्तो कार्य नियन्त्रण गरी देहाय अनुसार नर्म्सभन्दा घटी समय मेसिनबाट काम गरेको देखाई कम वीजक जारी गरेको रकम असुल हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>पालिकाबाट भुक्तानी</th> <th>नापी तथा कार्यसम्पन्न</th> <th>विजक पेश</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१३</td> <td>वयखवोट विजयपुर ध्याम्पा हर्षा भन्ज्याङ धापचौकी सडक</td> <td>९९५७६०</td> <td>११२७०७६</td> <td>९६०३२८</td> <td>१६६७४८</td> </tr> <tr> <td>१</td> <td>मावि रिठ्ठेदेखि किडरिड भन्ज्याङ सम्मको सडक निर्माण</td> <td>१०६३८०२</td> <td>१०६३८०२</td> <td>८७२३६०</td> <td>१९१४४२</td> </tr> <tr> <td>२९</td> <td>वडाभरीको मोटरबाटो सरसफाई कार्य ४</td> <td>५७६०००</td> <td>६९६३७९</td> <td>५२३६९८</td> <td>१७२६८१</td> </tr> <tr> <td>६४</td> <td>वडाभरीको मोटरबाटो सरसफाई कार्य ६</td> <td>९६००००</td> <td>११४७२९५</td> <td>९५९४५०</td> <td>१८७८४५</td> </tr> <tr> <td colspan="5">जम्मा</td> <td>७१८७१६</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	पालिकाबाट भुक्तानी	नापी तथा कार्यसम्पन्न	विजक पेश	बढी भुक्तानी	१३	वयखवोट विजयपुर ध्याम्पा हर्षा भन्ज्याङ धापचौकी सडक	९९५७६०	११२७०७६	९६०३२८	१६६७४८	१	मावि रिठ्ठेदेखि किडरिड भन्ज्याङ सम्मको सडक निर्माण	१०६३८०२	१०६३८०२	८७२३६०	१९१४४२	२९	वडाभरीको मोटरबाटो सरसफाई कार्य ४	५७६०००	६९६३७९	५२३६९८	१७२६८१	६४	वडाभरीको मोटरबाटो सरसफाई कार्य ६	९६००००	११४७२९५	९५९४५०	१८७८४५	जम्मा					७१८७१६	७१८,७१६
भौ.न	उपभोक्ता समिति	पालिकाबाट भुक्तानी	नापी तथा कार्यसम्पन्न	विजक पेश	बढी भुक्तानी																																			
१३	वयखवोट विजयपुर ध्याम्पा हर्षा भन्ज्याङ धापचौकी सडक	९९५७६०	११२७०७६	९६०३२८	१६६७४८																																			
१	मावि रिठ्ठेदेखि किडरिड भन्ज्याङ सम्मको सडक निर्माण	१०६३८०२	१०६३८०२	८७२३६०	१९१४४२																																			
२९	वडाभरीको मोटरबाटो सरसफाई कार्य ४	५७६०००	६९६३७९	५२३६९८	१७२६८१																																			
६४	वडाभरीको मोटरबाटो सरसफाई कार्य ६	९६००००	११४७२९५	९५९४५०	१८७८४५																																			
जम्मा					७१८७१६																																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																
६८			<p><b>उपभोक्ता समिति मार्फत खरिद</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समितिबाट सामान खरिद गर्न सक्ने व्यवस्था रहेको देखिदैन । पालिकाले देहायका सामानहरु खरिद गर्नका लागि मात्र उपभोक्ता समिति गठन गरी सोही समितिमार्फत खरिद गरी सोही समितिलाई भुक्तानी गरेको पाइयो । तसर्थ उपभोक्ता समितिमार्फत खरिद गर्न मिल्ने नदेखिएको रु</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>आपुर्तक</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>९२</td> <td>चिसा पानीपम्प खरिद</td> <td>रन्जितकार इन्टरप्राइजेज</td> <td>१४४०००</td> </tr> <tr> <td>३८६</td> <td>भदौरे सिन्चाई कुलो मोटर पम्प खरिद</td> <td>श्रेष्ठ मेसिनरी कन्सर्न</td> <td>२०३५८०</td> </tr> <tr> <td>४१९</td> <td>आहाले माझिटोल सिन्चाई मोटर पम्प खरिद</td> <td>लाल ब माझी</td> <td>९६०००</td> </tr> <tr> <td>१६८ चालु</td> <td>वडा नं ६ मा अतिरिक्त हुलाक व्यवस्थापन गर्दा फर्निचर खरिद</td> <td>सवलइन्टरप्राइजेज</td> <td>४८०००</td> </tr> <tr> <td>२२३</td> <td>युवा खेलकुद तथा विविध उ स (खेलकुद सामग्री खरिद गरी वितरण)</td> <td></td> <td>७२०००</td> </tr> <tr> <td>२२५</td> <td>युवा खेलकुद तथा विविध उ स (खेलकुद सामग्री खरिद गरी वितरण)</td> <td></td> <td>१९२०००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td>७५५५८०</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	आपुर्तक	रकम	९२	चिसा पानीपम्प खरिद	रन्जितकार इन्टरप्राइजेज	१४४०००	३८६	भदौरे सिन्चाई कुलो मोटर पम्प खरिद	श्रेष्ठ मेसिनरी कन्सर्न	२०३५८०	४१९	आहाले माझिटोल सिन्चाई मोटर पम्प खरिद	लाल ब माझी	९६०००	१६८ चालु	वडा नं ६ मा अतिरिक्त हुलाक व्यवस्थापन गर्दा फर्निचर खरिद	सवलइन्टरप्राइजेज	४८०००	२२३	युवा खेलकुद तथा विविध उ स (खेलकुद सामग्री खरिद गरी वितरण)		७२०००	२२५	युवा खेलकुद तथा विविध उ स (खेलकुद सामग्री खरिद गरी वितरण)		१९२०००		जम्मा		७५५५८०	७५५,५८०
भौ.न	उपभोक्ता समिति	आपुर्तक	रकम																																	
९२	चिसा पानीपम्प खरिद	रन्जितकार इन्टरप्राइजेज	१४४०००																																	
३८६	भदौरे सिन्चाई कुलो मोटर पम्प खरिद	श्रेष्ठ मेसिनरी कन्सर्न	२०३५८०																																	
४१९	आहाले माझिटोल सिन्चाई मोटर पम्प खरिद	लाल ब माझी	९६०००																																	
१६८ चालु	वडा नं ६ मा अतिरिक्त हुलाक व्यवस्थापन गर्दा फर्निचर खरिद	सवलइन्टरप्राइजेज	४८०००																																	
२२३	युवा खेलकुद तथा विविध उ स (खेलकुद सामग्री खरिद गरी वितरण)		७२०००																																	
२२५	युवा खेलकुद तथा विविध उ स (खेलकुद सामग्री खरिद गरी वितरण)		१९२०००																																	
	जम्मा		७५५५८०																																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
६९			<p><b>फरक आयोजनामा खर्च</b></p> <p>बागमती प्रदेशद्वारा मिति २०७७ मंसिर २२ मा प्रदेश राजपत्रमा प्रकाशित भई लागू भएको प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि, २०७७ को दफा ८ मा अनुदान रकम खर्च गर्ने विधि र प्रकृयाको बारेमा उल्लेख छ । उक्त दफामा समपुरक अनुदान जुन आयोजनामा उपलब्ध गराइएको हो सोही आयोजनामा खर्च गर्नुपर्ने र समपुरक अनुदान उपभोक्ता समिति मार्फत खर्च गर्न नपाइने व्यवस्था छ । पालिकामा प्रदेश समपुरक अन्तर्गत प्राप्त देहायका योजनाहरु ठेक्का गरी बाँकी रहेको रकम उपभोक्ताबाट गराएको तथा जुन आयोजनामा अनुदान प्राप्त भएको हो सो आयोजना भन्दा फरक आयोजनामा खर्च गरेको पाइयो । यसरी निर्देशिका विपरीत खर्च गरेको रकम प्रदेश संचित कोषमा फिर्ता दाखिला हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ .न</th> <th>अनुदान प्राप्त भएको योजना</th> <th>खर्च भएको कार्यक्रम</th> <th>उपभोक्ता मार्फत खर्च</th> </tr> </thead> <tbody> <tr> <td>४९९</td> <td>जिर्गाहा चकमके मोटरबाटो निर्माण</td> <td>जिर्गाहा चकमके मोटरबाटो निर्माण उ स</td> <td>२८०२०००</td> </tr> <tr> <td>४६६</td> <td>भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो बजार</td> <td>लाम्पान्टार बहुमुखी क्याम्पस</td> <td>९००००</td> </tr> <tr> <td>४९७</td> <td>सम्म मोटरबाटो वडा ११</td> <td>भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो बजारसम्म मोटरबाटो वडा ११उ स</td> <td>२८०७०००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td>५६९९०००</td> </tr> </tbody> </table>	भौ .न	अनुदान प्राप्त भएको योजना	खर्च भएको कार्यक्रम	उपभोक्ता मार्फत खर्च	४९९	जिर्गाहा चकमके मोटरबाटो निर्माण	जिर्गाहा चकमके मोटरबाटो निर्माण उ स	२८०२०००	४६६	भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो बजार	लाम्पान्टार बहुमुखी क्याम्पस	९००००	४९७	सम्म मोटरबाटो वडा ११	भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो बजारसम्म मोटरबाटो वडा ११उ स	२८०७०००		जम्मा		५६९९०००	५,६९९,०००
भौ .न	अनुदान प्राप्त भएको योजना	खर्च भएको कार्यक्रम	उपभोक्ता मार्फत खर्च																					
४९९	जिर्गाहा चकमके मोटरबाटो निर्माण	जिर्गाहा चकमके मोटरबाटो निर्माण उ स	२८०२०००																					
४६६	भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो बजार	लाम्पान्टार बहुमुखी क्याम्पस	९००००																					
४९७	सम्म मोटरबाटो वडा ११	भालुखोला सुन्दरफाँट लाम्पान्टार क्याम्पस माथिल्लो बजारसम्म मोटरबाटो वडा ११उ स	२८०७०००																					
	जम्मा		५६९९०००																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																												
७०			<p><b>कार्यविधि विपरीत खर्च</b></p> <p>विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७५ दफा ८ मा प्रदेश वा स्थानीय तहले विशेष अनुदानको रकम खर्च गर्दा जुन आयोजना वा कार्यक्रममा रकम प्राप्त भएको हो सोही आयोजनामा मात्र खर्च गर्नुपर्ने र उक्त आयोजनाहरु उपभोक्ता मार्फत सन्चालन गर्न नमिल्ने व्यवस्था छ । पालिकालाई यस वर्ष संघीय विशेष अनुदानमा प्राप्त अनुदानको रकम कार्यविधि विपरीत तोकिएको कार्यक्रमभन्दा फरक आयोजनामा खर्च भएको तथा उपभोक्ता मार्फत गराएको पाइएकोले कार्यविधि विपरीत खर्च गरेको रकम रु २६११७४७।०० संघीय संचितकोषमा दाखिला गर्नुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ .न</th> <th>अनुदान प्राप्त भएको योजना</th> <th>उपभोक्ता मार्फतको रकम</th> <th>फरक आयोजनामा खर्च</th> </tr> </thead> <tbody> <tr> <td colspan="4">जम्वावती भगवती गुफा संरक्षण तथा संम्बर्धन वडा नं ९ को बजेट</td> </tr> <tr> <td>३३</td> <td>जम्वावती भगवती गुफा संरक्षण तथा संम्बर्धन वडा नं ९ उ स</td> <td>१३८४७४७</td> <td>०</td> </tr> <tr> <td colspan="4">स्वास्थ्य क्लिनिक भवन वडा नं ५ को बजेट</td> </tr> <tr> <td>३६</td> <td>नारायणपुर प्रा.वि को भौतिक पूर्वाधार निर्माण</td> <td>०</td> <td>६५००००</td> </tr> <tr> <td>४२</td> <td>स्वास्थ्य क्लिनिक भवन वडा नं ५ उ.स</td> <td>५७७०००</td> <td>०</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>१९६१७४७</td> <td>६५००००</td> </tr> </tbody> </table>	भौ .न	अनुदान प्राप्त भएको योजना	उपभोक्ता मार्फतको रकम	फरक आयोजनामा खर्च	जम्वावती भगवती गुफा संरक्षण तथा संम्बर्धन वडा नं ९ को बजेट				३३	जम्वावती भगवती गुफा संरक्षण तथा संम्बर्धन वडा नं ९ उ स	१३८४७४७	०	स्वास्थ्य क्लिनिक भवन वडा नं ५ को बजेट				३६	नारायणपुर प्रा.वि को भौतिक पूर्वाधार निर्माण	०	६५००००	४२	स्वास्थ्य क्लिनिक भवन वडा नं ५ उ.स	५७७०००	०		जम्मा	१९६१७४७	६५००००	२,६११,७४७
भौ .न	अनुदान प्राप्त भएको योजना	उपभोक्ता मार्फतको रकम	फरक आयोजनामा खर्च																													
जम्वावती भगवती गुफा संरक्षण तथा संम्बर्धन वडा नं ९ को बजेट																																
३३	जम्वावती भगवती गुफा संरक्षण तथा संम्बर्धन वडा नं ९ उ स	१३८४७४७	०																													
स्वास्थ्य क्लिनिक भवन वडा नं ५ को बजेट																																
३६	नारायणपुर प्रा.वि को भौतिक पूर्वाधार निर्माण	०	६५००००																													
४२	स्वास्थ्य क्लिनिक भवन वडा नं ५ उ.स	५७७०००	०																													
	जम्मा	१९६१७४७	६५००००																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
७१			<p><b>बढी भुक्तानी</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ को उपनियम १० बमोजिम जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक विल भर्पाई र कागजात संलग्न भए वा नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । पालिकाले मानिसद्वारा माटो खनिएको लागत अनुमान तथा नापी कितावमा जनाई देहाय बमोजिमको उपभोक्ता समितिलाई म्यानुअल दरमा भुक्तानी दिएको पाइयो । उपभोक्ता समितिले पेश गरेको बिल, भर्पाई तथा स्वेस्ता संलग्न फोटोहरु परीक्षण गर्दा डोजरद्वारा माटो खनिएको पाइयो । मेसिनद्वारा खनिएको माटोलाई मानिसद्वारा खनेको देखाई बढी भुक्तानी दिएको देहायबमोजिमको रकम असुल हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>भौ.न</th> <th>उपभोक्ता समिति</th> <th>परिमाण</th> <th>मेसिनको दर(गा.पा दर)</th> <th>मेनुअल दर</th> <th>बढी दर</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>३४</td> <td>कालीमाटी कूडुले बाटो मर्मत</td> <td>३४</td> <td>९८</td> <td>३६०</td> <td>२६२</td> <td>८९०८</td> </tr> <tr> <td>४०</td> <td>आरुबोट भन्ज्याड सल्ले हिराथुम्की लाहेयडाडा बाटो</td> <td>१०८</td> <td>५६</td> <td>३६०</td> <td>३०४</td> <td>३२८३२</td> </tr> <tr> <td>५२</td> <td>क्वामिन फडिरे खोला मर्मत</td> <td>९</td> <td>८९</td> <td>२८८४</td> <td>२७९५</td> <td>२५१५५</td> </tr> <tr> <td>६८</td> <td>देउराली मोटरबाटो सोलिड</td> <td>२५०</td> <td>५६</td> <td>३६०</td> <td>३०४</td> <td>७६०००</td> </tr> <tr> <td colspan="6">जम्मा</td> <td>१४२८९५</td> </tr> </tbody> </table>	भौ.न	उपभोक्ता समिति	परिमाण	मेसिनको दर(गा.पा दर)	मेनुअल दर	बढी दर	बढी भुक्तानी	३४	कालीमाटी कूडुले बाटो मर्मत	३४	९८	३६०	२६२	८९०८	४०	आरुबोट भन्ज्याड सल्ले हिराथुम्की लाहेयडाडा बाटो	१०८	५६	३६०	३०४	३२८३२	५२	क्वामिन फडिरे खोला मर्मत	९	८९	२८८४	२७९५	२५१५५	६८	देउराली मोटरबाटो सोलिड	२५०	५६	३६०	३०४	७६०००	जम्मा						१४२८९५	१४२,८९५
भौ.न	उपभोक्ता समिति	परिमाण	मेसिनको दर(गा.पा दर)	मेनुअल दर	बढी दर	बढी भुक्तानी																																								
३४	कालीमाटी कूडुले बाटो मर्मत	३४	९८	३६०	२६२	८९०८																																								
४०	आरुबोट भन्ज्याड सल्ले हिराथुम्की लाहेयडाडा बाटो	१०८	५६	३६०	३०४	३२८३२																																								
५२	क्वामिन फडिरे खोला मर्मत	९	८९	२८८४	२७९५	२५१५५																																								
६८	देउराली मोटरबाटो सोलिड	२५०	५६	३६०	३०४	७६०००																																								
जम्मा						१४२८९५																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय									बेरुजु रकम
					रिजाल							
			२	जेष्ठ नागरिक दलित	प्रेम बहादुर रिजाल	२०१४-१२-२९	१०	२०३०३७-३७४	८०००	८०००	८०००	
			३	जेष्ठ नागरिक भत्ता	सुकु माया तामाङ	२०००-१२-३०	३	२०९८	१२०००	१२०००		१६०००
			४	एकल महिला	सुकु माया तामाङ	२०१०-१२-३०	३	२०९८	८०००	८०००		
			५	जेष्ठ नागरिक भत्ता	धन माया गोले	२००६-०६-१९	१	२४१२	१२०००			१२०००
			६	जेष्ठ नागरिक भत्ता	स्याम माया गोले	२००६-०६-१९	१	२४१२	१२०००			
			७	जेष्ठ नागरिक भत्ता	बुद्धि माया मगर	२००५-०१-०२	३	२५५१	१२०००	१२०००		२४०००
			८	जेष्ठ नागरिक भत्ता	बुद्धी माया मगर	२००५-०१-०३	२	२५५१	१२०००	१२०००		
			९	जेष्ठ नागरिक भत्ता	भिम बहादुर तामाङ	२००२-०४-२२	२	३२७०	१२०००	१२०००		२४०००
			१०	जेष्ठ नागरिक भत्ता	भिम बहादुर	२००२-०४-२२	३	३२७०	१२०००	१२०००		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय									बेरुजु रकम
					तामाङ							
			११	जेष्ठ नागरिक भत्ता	इन्द्र लाल श्रेष्ठ	२०००-१२-३०	७	५०४८/२०२६	१२०००	१२०००		२४०००
			१२	जेष्ठ नागरिक भत्ता	मान बहादुर श्रेष्ठ	२०००-१२-३०	७	५०४८/२०२६	१२०००	१२०००		
			१३	जेष्ठ नागरिक भत्ता	अक्कल बहादुर श्रेष्ठ	२००५-१२-३०	५	९११८२०५९	१२०००	१२०००		२४०००
			१४	जेष्ठ नागरिक भत्ता	अक्कल बहादुर श्रेष्ठ	२००५-१२-३०	१०	९११८२०५९	१२०००	१२०००		
			१५	जेष्ठ नागरिक भत्ता	डम्बर कुमारी खड्का	२००५-१२-३०	२	१४९३	१२०००	१२०००		२३८०६
			१६	जेष्ठ नागरिक भत्ता	डम्बर कुमारी खड्का	२००५-१२-३०	२		११९०३	११९०३		
			१७	जेष्ठ नागरिक भत्ता	सुकु माया आले	२००६-१२-३०	२	११८८०-३६९		१२०००		१२०००
			१८	जेष्ठ नागरिक भत्ता	सुकु माया आले मगर	२००६-१२-३०	२	११८८०-३६९		१२०००		



क्रम	भौचर नम्बर	भौचर मिति	बिधिसू	पूर्ण अपाङ्गता भत्ता	शंकर श्रेष्ठ	२०४१-०५-०९	२	५९८-२७३१३		१२०००		१२०००	बेरुजु रकम
			२०	पूर्ण अपाङ्गता भत्ता	शंकर श्रेष्ठ	२०४१-०५-०९	६	५९८-२७३१३		१२०००			
			२१	एकल महिला	मंगली कुमारी मगर	२०१०-१२-३०	३	२३१९		८०००		८०००	
			२२	एकल महिला	मंगली कुमारी मगर	२०१०-१२-३०	२			८०००			
								<b>जम्मा</b>	<b>१७१९०३</b>	<b>२२३९०३</b>	<b>२००००</b>	<b>२०३८०६</b>	